

## Annex 54: Prospectus of SMC

त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त  
एवम्  
विश्वविद्यालय अनुदान आयोग (UGC) द्वारा U.A.A. मान्यताप्राप्त

**सुकुणा बहुमुखी क्याम्पस**  
सुन्दरहरैचा-१२, मोरङ  
स्था: २०४८

**परिचयात्मक विवरण पुस्तिका**  
**२०७५**



021-545717, 021-545617, 9852045617  
Notice Board 1618021-545717  
email: [sukunac@yahoo.com](mailto:sukunac@yahoo.com)  
website: [www.sukuna.edu.np](http://www.sukuna.edu.np)



## अध्यक्षको कलमबाट



**श्री देवेन्द्रकुमार मास्के**  
अध्यक्ष  
क्याम्पस सञ्चालक समिति

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त सुकुना बहुमुखी क्याम्पस प्रदेश नं. १ कै गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा स्थापित भइसकेको छ। यस क्याम्पसले शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा मानविकी सङ्कायमा +२ देखि स्नातकोत्तर तहसम्मका कार्यक्रमहरू सफलताका साथ सञ्चालन गरी २५ वर्षे रजत महोत्सवको सुन्दर इतिहास निर्माण गरिसकेको छ। +२ देखि स्नातकोत्तर तहसम्मका विभिन्न सङ्काय र तहमा विद्यार्थीहरूले प्राप्त गरेको विषयगत र कक्षागत नतिजाले क्याम्पसको पठनपाठनको गुणस्तरीयता पुष्टि गरेको छ।

आगामी दिनहरूमा शिक्षाको स्तर अभिवृद्धि गर्नका लागि क्याम्पस अझै गम्भीर रूपमा निरन्तर लागिपरेको छ। यस क्षेत्रका शिक्षक अभिभावक, विद्यार्थी र सरोकारवालाहरूको माग, सुझाव र हौसलालाई सम्बोधन गर्दै शैक्षिक कार्यक्रम तथा अन्य गतिविधिहरूमा अझ बढी

विविधीकरण तथा प्रभावकारिता सिर्जना गरी थप प्राविधिक तथा नयाँ विषयहरू सञ्चालन गरी विश्वविद्यालयोन्मुख नमुना क्याम्पसका रूपमा यस क्याम्पसलाई विकसित गर्न सञ्चालक समिति क्रियाशील रहेको छ। यसका लागि आवश्यक भौतिक पूर्वाधारहरूको थप विकास तथा थप शैक्षिक कार्यक्रमहरूको सम्भाव्यता अध्ययन भइरहेको छ भने पठनपाठनमा गुणात्मक विकास गर्न क्याम्पस निरन्तर रूपमा लागिपरेको छ। क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले पनि निरन्तर रूपमा सहयोग पुऱ्याइरहेको छ भने आगामी दिनमा समेत यस किसिमको सहयोग लिनका लागि HERP (Higher Education Reform Project) मा क्याम्पसलाई समावेश गरी कार्यक्रम सञ्चालन भइरहेको यथार्थ पनि सबैमा जानकारी गराउन चाहन्छु।

अन्त्यमा, यस क्याम्पसमा गुणात्मक शिक्षा सञ्चालनमा प्रेरणा प्रदान गर्नुहुने अभिभावक, त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, प्राध्यापक एवम् कर्मचारी तथा निष्ठावान् विद्यार्थीहरूमा हार्दिक आभार प्रकट गर्दै यसको विकास तथा उन्नतिका लागि दृढतका साथ निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्दछु।



**क्याम्पस प्रमुखको  
कलमबाट**



**श्री प्रेमप्रसाद भट्टराई  
क्याम्पस प्रमुख**

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त एवम् विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन (Quality Assurance and Accreditation : QAA) प्राप्त सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङको परिचयात्मक विवरण पुस्तिका यस क्याम्पसमा अध्ययन गर्न आउनुभएका विद्यार्थीहरूलाई र क्याम्पससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धमा रहनुभएका सम्पूर्ण महानुभावहरूलाई समेत सङ्क्षिप्त जानकारी दिने उद्देश्यले तयार पारिएको हो । यसमा क्याम्पसको सामान्य परिचयका साथै यहाँ अध्ययन अध्यापन गराइने विषयहरूको सङ्कायगत पाठ्यांश शीर्षक, पाठ्यांश सङ्ख्या, पाठ्यांशको प्रकृति, विषयगत पूर्णाङ्क, विद्यार्थीले प्राप्त गर्न सक्ने सुविधाहरू, क्याम्पसमा सञ्चालित कार्यक्रमहरू, विद्यार्थी आचार संहिता, क्याम्पसका प्राध्यापकहरूको नामसूची तथा केही आवश्यक जानकारीहरू पनि समावेश गरिएको छ । यसबाट विद्यार्थीवर्गलगायत अभिभावक एवम् सम्बद्ध सबै पक्षमा लाभ पुग्न सक्नेछ भन्ने मैले आशा गरेको छु ।

आफ्ना छोराछोरीहरूको उज्ज्वल शैक्षिक भविष्य निर्माणका लागि सुकुना बहुमुखी क्याम्पसलाई उपयुक्त र रोजाइको क्याम्पस बनाउनुभएकामा आदरणीय अभिभावकज्यूहरूप्रति सादर धन्यवाद ज्ञापन गर्दछु । अन्तमा यस क्याम्पसमा अध्ययन गर्न आउनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई सिङ्गो क्याम्पस परिवारकातर्फबाट र मेरो व्यक्तिगततर्फबाट पनि हार्दिक स्वागत गर्दै प्रत्येक विद्यार्थीमा आफू र आफ्ना मातापिता तथा अभिभावकहरूको चाहना पूरा गर्ने, आफ्नो समाज र राष्ट्रप्रतिको दायित्व वहन गर्न सक्ने आफू र आफ्नो क्याम्पसको गरिमा र महिमालाई आत्मसात् गर्ने, अटल निष्ठा, लगनशीलता, अनुशासितता र सच्चाइका साथ अध्ययन गर्ने उच्च क्षमता र वातावरण प्राप्त हुन सकोस् भन्ने शुभेच्छासमेत व्यक्त गर्दछु ।



**सहायक क्याम्पस प्रमुखको  
कलमबाट**



**श्री लक्ष्मीकुमार श्रेष्ठ  
सहायक क्याम्पस प्रमुख**



**श्री चन्द्रमणि राई  
सहायक क्याम्पस प्रमुख**

नेपालका विभिन्न जिल्ला र क्षेत्रबाट यस सुकुना बहुमुखी क्याम्पसमा शैक्षिक उत्साहका साथ उच्च शिक्षा हासिल गर्न आउनुभएका सम्पूर्ण विद्यार्थीवर्गमा हार्दिक स्वागत गर्दै यस क्याम्पसमा अध्ययन गरी यहाँहरूको शैक्षिक अभीष्ट अपेक्षित रूपमा पूर्ण हुन सकोस्, हाम्रा आदरणीय अभिभावकज्यूहरूको मनोवाञ्छा साकार होस् र राष्ट्रले गुणस्तरीय शिक्षाप्राप्त, युगसापेक्ष, कर्मशील, इमानदार र अनुशासित नागरिक प्राप्त गर्नसकोस् भन्ने शुभेच्छासहित यो सानो पुस्तिका, सुकुना बहुमुखी क्याम्पसप्रतिको जिज्ञासालाई अलिकति भए पनि पूरा गर्नसक्ने साधन बनोस् र यसले विद्यार्थीहरूको तहगत अध्ययनीय विषयवस्तुको विवरण सरल ढङ्गले दिई सहयोग पुऱ्याउन सकोस् भन्ने धारणा राखी, प्रकाशित गरिएको छ । हामीलाई विश्वास छ, यसबाट विद्यार्थीवर्ग अवश्यमेव लाभान्वित हुनुहुने छ ।

धन्यवाद



## सुकुना बहुमुखी क्याम्पस : एक फलक

प्रदेश नं.-१ को तराई खण्डमा अवस्थित सुकुना बहुमुखी क्याम्पस मुलुकका सामुदायिक क्याम्पसहरूमध्ये आफ्नो छुट्टै परिचय लिएर अगाडि बढिरहेको गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरूको रोजाइको क्याम्पस हो । विक्रम संवत् २०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र सङ्कायको प्रमाणपत्र तहबाट सुकुना माध्यमिक विद्यालयमा प्रारम्भ भएको सुकुना क्याम्पस आज सुकुना बहुमुखी क्याम्पसका रूपमा स्थापित हुन पुगेको छ । कार्यक्रमिक रूपमा हेर्दा यो क्याम्पस विभिन्न शैक्षिक कार्यक्रमहरूको सङ्गम स्थल बन्न पुगेको छ । वि.सं. २०७२ भाद्र ३ गते विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालबाट गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन (QAA: Quality Assurance and Accreditation) प्राप्त गरी हाल UGC कै उच्च शिक्षा सुधार योजना (HERP: Higher Education Reform Project) भित्र रही कार्य गर्दै आएको छ ।

यहाँ स्नातक तहमा शिक्षा, व्यवस्थापन, विज्ञान र मानविकी सङ्काय एवम् स्नातकोत्तर तहमा शिक्षा र व्यवस्थापन सङ्कायका कार्यक्रमहरू सञ्चालित छन् । शिक्षाअन्तर्गत चार बर्से स्नातक तहमा मूल र सहायक विषयका रूपमा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, अर्थशास्त्र, जनसङ्ख्या शिक्षा, स्वास्थ्य शारीरिक शिक्षा छन् । शैक्षिक योजना तथा व्यवस्थापन (EPM) विषयलाई यसै वर्ष २०७५/०७६ देखि Minor विषयका रूपमा राखिएको छ । सिमेस्टर (जम्मा नौ सिमेस्टर) प्रणालीअन्तर्गत ICTE का विषयहरू रहेका छन् भने तीनवर्से बी. एड.का सबै कार्यक्रमहरू गतवर्ष (शै.स. २०७४/०७५) देखि नै समाप्त भइसकेका छन् । स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्कायअन्तर्गत वार्षिक प्रणालीअन्तर्गत अन्तिम दोस्रो वर्षमा नेपाली, शैक्षिक योजना तथा व्यवस्थापन, अङ्ग्रेजी, पाठ्यक्रम योजना र अभ्यास, गणित, स्वास्थ्य शिक्षा र जनसङ्ख्या शिक्षा विषयहरू विशिष्टीकरण विषयका रूपमा राखिएका छन् भने यिनै विषयहरूमा २०७४ सालदेखि सिमेस्टर प्रणालीमा पठनपाठन सुरु भइसकेको छ । त्यसै गरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तहमा भौतिक शास्त्र, रसायनशास्त्र, जीवशास्त्र र गणित विषयको पठनपाठन हुने गरेको छ । मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत हालसम्म तीन बर्से कार्यक्रम नै सञ्चालनमा रहेको छ र यसमा विशिष्टीकरण विषयका रूपमा दुई विषय लिनुपर्ने प्रावधानअनुसार नेपाली, अङ्ग्रेजी, समाजशास्त्र र अर्थशास्त्र विषयहरू राखिएका छन् । व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तेस्रो वर्षसम्म तोकिएका सबै विषयहरू अनिवार्य विषयका रूपमा शिक्षण गरिँदै आइएको छ भने चौथो वर्षमा विशिष्टीकरण



विषयका रूपमा Accounting, Finance र Marketing विषयहरू अन्तर्गतका विषयहरू दिइएको छ । ICTE तर्फ २०७२ सालदेखि नै सिमेस्टर प्रणालीअनुसारका विषयहरू सञ्चालनमा छन् भने व्यवस्थापनतर्फ स्नातकोत्तर तहमा त्यस सङ्कायका लागि तोकिएका सबै विषयहरू अनिवार्य विषयका रूपमा शिक्षण गरिदै आइएको छ ।

यस क्षेत्रका जग्गादाता-चन्दादाता अभिभावकहरू, शिक्षाप्रेमी, समाजसेवी, जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीवर्ग एवम् तत्कालीन छिमेकी गाविसहरू र जिल्ला विकास समिति, मोरङ तथा यसलाई सम्बन्धन दिने संस्था विभुवन विश्वविद्यालयको पनि यसको निर्माणमा उल्लेखनीय योगदान रहेको छ । यसरी हेर्दा सम्बद्ध सबै पक्षको सामूहिक र अधिक प्रयासबाट मात्र यो क्याम्पस आजको अवस्थासम्म आइपुग्न सफल भएको हो । स्थापनाकालदेखि आजसम्म आइपुग्दा यस क्याम्पसका नाममा लगभग ५ बिगाहा जमिन छ भने कम्पाउन्ड वालले घेरिएको क्षेत्रभित्र क्याम्पसले शिक्षण भवन, प्रशासकीय एवम् पुस्तकालय भवन र विज्ञान भवनहरूका साथै स्ववियु भवन, चमेनागृह, साइकल स्टेन्ड, मोटरसाइकल स्टेन्ड, टेबल टेनिस हल, बास्केटबल कोर्ट, फुटबल तथा भलिबल मैदान, सम्मान स्मारक, सरस्वतीको मन्दिर, पुष्पवाटिका, रजत महोत्सवस्तम्भ तथा क्याम्पस गेटबाहिरदेखि भित्रसम्मका पक्की बाटाहरू निर्माण गरी आफूलाई व्यवस्थित र मर्यादित बनाउँदै आएको छ । यसका अतिरिक्त पुस्तकालय, वाचनालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला प्रत्येक भवनको प्रत्येक तलामा छात्र छात्राका लागि अलग अलग शौचालय छ । क्याम्पसमा प्रत्येक तलामा चिस्यानसहित शुद्धीकरण गरिएको स्वच्छ खानेपानीको व्यवस्था छ । समग्रमा भन्नुपर्दा विद्यार्थीहरूको सर्वाङ्गीण विकास र उन्नयनका लागि सदैव तत्पर छ सुकुना बहुमुखी क्याम्पस ।

### सत्रगत समय विभाजन तथा सञ्चालित कार्यक्रमहरू

१. बिहानी सत्र: बिहान ६:०० बजेदेखि बिहान १०:३० बजेसम्म

सञ्चालित कार्यक्रमहरू

क. शिक्षाशास्त्र सङ्काय (बि.एड. तर्फ)

नेपाली शिक्षा, अङ्ग्रेजी शिक्षा, गणित शिक्षा, अर्थशास्त्र शिक्षा, विज्ञान शिक्षा, जनसङ्ख्या शिक्षा, स्वास्थ्य शिक्षा, र ICT Education का विषयहरू ।

ख. व्यवस्थापन सङ्कायतर्फ

नेपाली तथा अङ्ग्रेजी छुट्टा छुट्टै माध्यममा

ग. मानविकी तथा सामाजिकशास्त्र अन्तर्गत (३ बर्से बि.ए. तर्फ)

नेपाली तथा अङ्ग्रेजी समाजशास्त्र र अर्थशास्त्रका विषयहरू



घ. + २ का शिक्षा सङ्काय कक्षा १२ का विषयहरूमात्र

नेपाली, अङ्ग्रेजी, गणित, अर्थशास्त्र, जनसङ्ख्या, स्वास्थ्य र शारीरिक शिक्षा, र शिक्षा विषयसँग सम्बद्ध अनिवार्य विषयहरू ।

ङ. + २ विज्ञानका विषयहरू

२. दिवा सत्र : बिहान १०:३० बजेदेखि दिनको २:५० बजेसम्म सञ्चालित कार्यक्रमहरू

क. +२ व्यवस्थापन सङ्कायअन्तर्गतका सम्पूर्ण विषयहरू (नेपाली र अङ्ग्रेजी छुट्टै माध्यममा पढाइ हुने ।

ख. +२ का शिक्षा सङ्कायका निम्न विषयहरू मात्र:

नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र, जनसङ्ख्या, गणित, स्वास्थ्य र शारीरिक शिक्षा, र शिक्षा विषयसँग सम्बद्ध अनिवार्य विषयहरू ।

ग. + २ मानविकी तथा सामाजिकशास्त्रअन्तर्गत निम्न विषयहरू नेपाली, अङ्ग्रेजी, राजनीतिशास्त्र, अर्थशास्त्र, स्वास्थ्य र शारीरिक शिक्षा, जनसङ्ख्या र समकालीन समाज (Elective मा मात्र) Contemporary Society का विषयहरू ।

घ. विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत ४ वर्स बी. एस्सी का विषयहरू (यसको छुट्टै परिचयपुस्तिका क्याम्पसमा उपलब्ध छ ।

३. सायंकालीन (बेलुका) सत्र: दिनको ३:१० बजेदेखि बेलुकाको ७:३० बजेसम्म : यसको छुट्टै परिचयपुस्तिका क्याम्पसमा उपलब्ध छ ।

#### सञ्चालित कार्यक्रमहरू

क. शिक्षाशास्त्र सङ्कायतर्फ : नेपाली शिक्षा, Education Planning and Management, अङ्ग्रेजी शिक्षा, गणित शिक्षा, जनसङ्ख्या शिक्षा, स्वास्थ्य र शारीरिक शिक्षा र पाठ्यक्रमका विषयहरू ।

ख. व्यवस्थापनतर्फ: एम. बी. एस. (MBS) का विषयहरू ।

#### विशेष जानकारीका लागि

क्याम्पस प्रशासनिक कार्यहरू बिहानी र दिवा सत्रमा सहज ढङ्गले प्रश्न गर्न सकिने भएको हुँदा सोहीअनुसार पुस्तकालयसँग सम्बन्धित र परीक्षासम्बन्धी सेवाजगति अन्य आवश्यक सम्पूर्ण प्रशासनिक सेवाहरू लिई लाभान्वित हुनुहुन समेत आग्रह गरिन्छ ।



**Sukuna Parichaya 2075**

<b>Management</b>							
<b>Class- XI (500 marks)</b>							
<b>Compulsory Subjects</b>				<b>Optional Subjects</b>			
<b>S.No</b>	<b>Subjects</b>	<b>Code No</b>	<b>F.M.</b>	<b>S.No.</b>	<b>Subject</b>	<b>Code No</b>	<b>F.M.</b>
1	Nepali	003	100	1	Economics	126	100
2	English	002	100	2	Accountancy	124	100
				3	Business Studies	328	100
					or, Computer Science( Theory+ Practical: 75+25)	130	100



**Sukuna Parichaya 2075**

<b>Management Class-XII (500 Marks)</b>							
<b>Compulsory Subjects</b>				<b>Optional Subjects</b>			
<b>S.No</b>	<b>Subjects</b>	<b>Code No</b>	<b>F.M.</b>	<b>S.No.</b>	<b>Subject</b>	<b>Code No</b>	<b>F.M.</b>
1	English	004	100	1	Economics	226	100
				2	Accountancy	224	100
				3	Business Studies	268	100
					or, Computer Science (Th. +Pr.: 75+25)	230	100
				4	Marketing (Th. +Pr. : 80+20)	910	100
					or Business Mathematics	908	100

<b>Class XI Education Compulsory Subjects F.M. = 300</b>			
<b>S.N.</b>	<b>Subjects</b>	<b>Code No</b>	<b>F.M.</b>
1	Compulsory Nepali	Code: 003	100
2	Compulsory English	Code:002	100
3	Introduction to Education	Code: 134	50
4	Instructional Pedagogy (Th. +Pr. : 40+10)	Code:136	50

**Optional Subjects :** Any two subjects from any two groups (B, D, E and F)

**2. (Group B) : Any one**

<b>S.N.</b>	<b>Subjects</b>	<b>Code No</b>	<b>F.M.</b>
1	Economics	Code 126	100
2	Population Studies (Th. +Pr.: 80+20)	Code 146	100



## Sukuna Parichaya 2075

### 3.(Group D) : Any one

S.N.	Subjects	Code No	F.M.
1	Mathematic	Code 116	100
2	Health and Physical Education ( Th. +Pr.; 75+25)	Code 144	100

### 4.(Group E) : Any one

S.N.	Subjects	Code No	F.M.
1	Nepali	Code 132	100
2	Geography	Code 118	100

### 5.(Group F)

S.No.	Subjects	Code No	F.M.
1	English	Code120	100

Note: This campus has provided only one subject from each group from the following. (Students should take **only one subject from each group.**)

Group A: HPE/MATH/ Nep.

Group B: Eng/ Eco/ Pop

Class XII Education			
Compulsory Subjects		F.M.: 300	
S.N.	Compulsory Subjects	Code No	F.M.
1	English	004	100
2	Child Development and Learning	902	100
3	Instructional Evaluation	918	50
4	Practicum (Student Teaching)	920	50

## Sukuna Parichaya 2075

2. (Optional subjects any two related to class XI optional subjects)

Class XII Education			
Optional Subjects		F.M.: 300	
S.N.	Subjects	Code No	F.M.
Group B	Economics	226	100
	Population ( Th. +Pr.: 80+20)	246	100
Group D	Mathematics	216	100
	Health and Physical Education ( Th. +Pr.: 50+50)	244	100
Group E	Nepali	232	100
Group E	English	220	100

### Class XI For Humanities

Compulsory Subjects		F.M. = 200	
S.N.	Subjects	Code No	F.M.
1	Compulsory Nepali	Code: 003	100
2	Compulsory English	Code:002	100

Any three subjects from A,B,D,E and 'F' Group 3x100= 300

S.N.	Subjects	Code No	F.M.
1	Political Science	158	100
2	Health and Physical Education ( Th. +Pr. : (75+.25)	144	100
3	Economics		100
4	Population Studies (Th. +Pr.:80+20)	146	100
5	Mathematics	116	100
6	Nepali	132	100
7	English	120	100

Note: This campus has provided only one subject from each group from the following. (Students should take only one subject from each group.)

Group A: Math/ Nep./Health  
B: Eng./Eco./Pop<sup>n</sup>.  
C: Political Science



**Class XII Humanities**

1. **Compulsory English** 100  
 2. **Optional Subjects any three (Related to class XI optional subjects)** 3x100=300

S.N.	Subjects	Code No	F.M.
1	Political Science	258	100
2	Population Studies (Th. +Pr.:80+20)	246	100
3	Economics		100
4	Health and Physical Education (Th. +Pr.: 50+50)	244	100
5	Mathematics	216	100
6	Nepali	232	100
7	English	220	100

4th paper compulsory

3.	4 <sup>th</sup> Paper Contemporary Society	Code: 924	100
----	--	-----------	-----

**Four Year B.Ed.**

**Introduction**

Since 1996 Tribhuvan University (TU) has been implementing three-year Bachelor programmes with annual examination system in faculties of Education, Management and Humanities and social sciences and institute of science and technology. Recently, duration of bachelor programs in those faculties and institute has been made four years by adding one more year. In conformity with this faculty of Education (FOE) is going to introduce four year Bachelor of Education (B.Ed) with two specialization subject area like in three-year B.Ed. Accordingly, students of four-year B.Ed. programme will have to study on subject area as specialization major and the next as specialization area selecting from among Nepali Education, English Education, Mathematics Education, Science Education (Physical Science), Health and physical Education, Population Education, History Education, Geography Education, Economic

Education, and political science Education. Students may also study one of the courses from among science Education(biological Science), Health Education, Physical Education, Vocational Education, Primary Education, Early Childhood Development Education, Non-formal Education and Education Management as specialization minor.

Four-year B.Ed. with annual examination system is a professional as well as academic programme designed for preparing competent teachers who can teach two subjects at secondary level.

#### **Courses structure**

Each student must pass 22 courses to earn four-year B.Ed.. These courses are divided into four major groups-group 'A' with communication skills; group 'B' with professional cores Areas; group 'C' with specialization major courses and group 'D' with specialization minor courses. Group 'E' includes Teaching practice/practicum. The details of course structure is given below :

Table 1: Four-year B.Ed. course structure (Annual System)

Group of courses	No. of Courses	Full Marks	First Year	Second Year	Third Year	Fourth Year
Group A communication skills	2	200	200	-	-	-
Group B Professional core areas	4	400	100	100	100	100 (Elective)
Group C: Specialization major	10	1000	200	300	300	200
Group D: Specialization Minor	5	500	100	200	100	100



## Sukuna Parichaya 2075

GroupE: Teaching internship/Pract icum	1	100	–	–	–	100
Total	22	2200	600	600	500	500

Course Titles	
<b>Course Titles under each group are given below;</b>	
<b>Group A: Communication skills</b>	
All courses under this group are compulsory	
General Nepali (1 <sup>st</sup> year)	
General English (1 <sup>st</sup> year)	
<b>Group B: Professional core courses</b>	
Philosophical and sociological foundations of Education ( 1 <sup>st</sup> year)	
Educational psychology (2 <sup>nd</sup> year)	
Curriculum and evaluation(3 <sup>rd</sup> year)	
Ed. 442 Classroom Instruction ( 4 <sup>th</sup> year)	
<b>Group C: Specialization major</b>	
Students are required to select one of the following specialization areas with 10 courses in each area considering entry requirement.	
Nepali Language Education	
English Language Education	
Math Education	
Science Education	
Health and Physical Education	
Population Education	
Geography Education	
Economic Education	
Political Science Education	
<b>Group D: Specialization minor</b>	
Student are required to select one of the following specialization areas with 5 courses. But it should be different	

## Sukuna Parichaya 2075

from specialization major. For example, a student majoring Nepali cannot select nepali as minor. Specially, student majoring science Education (Physical Science) must select biology as minor subject.

Nepali Language Education

English Language Education

Math Education

Science Education

Health and Physical Education

Population Education

Geography Education

Economic Education

Political Science Education

Educational Planning and Management

### Entry Requirement

Students with higher secondary Education Examination pass certificate (HSEEP, hereafter only HSE) or proficiency certificate level of Tribhuvan University (PCL) or equivalent to HSE/Grade 12 pass are eligible for the admission in B.Ed programme in addition, they need other requirements for the admission in different major subject specialization areas which are as follows:

1. Nepali Education

HSE/Grade 12 pass or PCL with Nepali with at least 200 marks

2. English Education HSE/Grade 12 pass of PCL with English of linguistics major

HSE/Grade 12 pass or PCL with 50% marks in general English.

Or

Candidates with HSE/Grade 12 pass or PCL must secure 50% marks in the entrance Examination conducted by the respective department of the campuses

3. Mathematics Education H



- HSE/Grade 12 pass or PCL with mathematics major containing at least 200 marks
4. Science Education  
HSE/Grade 12 pass or PCL with physics, Chemistry and Biology subjects with at least 100 full marks in each subject
  5. Health and physical Education  
HSE/Grade 12 pass or PCL with Health & Physical Education.  
Or  
HSE/Grade 12 pass or PCL with science or population or  
Home science or Nursing and any other subjects.  
HSE/Grade 12 pass or PCL without Health and physical Education background must pass the physical fitness related entrance test conducted by the respective department of the campuses.  
The candidate without physical Disability will be eligible to study Health and physical Education.
  6. Population Education  
HSE/Grade 12 pass or PCL with population studies or Geography or Economics or Health and physical Education or Community Health or Science Education and History Education, HSE/grade 12 passed or PCL or its equivalent from any faculty Eligibility for selecting minor subject

Except science Education minor (Biology), minor subjects areas are opened for all students irrespective of their previous study areas in Grade 11 and 12 or PCL. Only those students who are majoring physical science can select biology minor. Students are required to select minor subject areas that should be different from their major subjects areas.

Course Cycle

## Sukuna Parichaya 2075

Courses offered in the First, Second, Third and Fourth years are presented below:

### Courses Offered in the First Year

Compulsory/core subjects		
Subjects	Code No.	F.M.
Compulsory Nepali	Nep. Ed. 401	100
General English	Eng. Ed. 411	100
Philosophical and Sociological Foundations of Education	Ed. 412	100
Major Subjects (Specialization) any one Group		
Subjects	Code No.	F.M.
• नेपाली कथा र उपन्यास	नेपा. शि. ४९६	100
• नेपाली नाटक एकाङ्की र निबन्ध	नेपा. शि. ४९७	100
• Foundation of Language and Linguistics(Th. +Pr.80+20)	Eng.Ed. 416	100
• Reading Writing and Critical Thinking	Eng.Ed. 417	100
• Foundation of Mathematics	Math. Ed. 416	100
• Calculus-I	Math .Ed. 417	100
• Chemistry I ( Th. +Pr.: 80+20)	Sc.Ed. 416	100
• Physics I ( Th. +Pr.:80+20)	Sc.Ed. 417	100
• Foundation of Health Education	Hp. Ed. 416	100
• Foundation of Physical Education(Th. +Pr. 50+50)	Hp.Ed. 417	100
• Foundation of Population Education	Pop.Ed. 416	100
• Quality of life	Pop. Ed. 417	100
• Economic Analysis	Eco.Ed. 416	100
• Quantitative Techniques	Eco.Ed. 417	100
• Fundamentals of Ageing	Pop. Ed.445	100
• Project and Seminar on Population Education	Pop. Ed.446	100



<b>Minor subjects (Specialization)</b> <b>Any one course different from major subject areas</b>		
<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
नेपाली कथा र उपन्यास	नेपा.शि. ४१८	<b>100</b>
Foundation of Language and Linguistics (Th. +Pr.: 80+20)	Eng.Ed. 418	<b>100</b>
Biology I Animal Science (Th. +Pr.: 40+10)	Sc.Ed. 418	<b>50</b>
Biology I Plant Science (Th. +Pr.: 40+10)	Sc. Ed. 418	<b>50</b>
Foundation of Health	H.Ed. 418	<b>100</b>
Foundation of Population Education	Pop.Ed. 418	<b>100</b>
Economic Analysis	Eco.Ed.418	<b>100</b>
Educational Administration	Ed. PM.418	<b>100</b>

**Courses Offered in the Second Year**

<b>Compulsory/core subjects</b>		
<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
Educational Psychology	Ed. 421	<b>100</b>
<b>Major Subjects (Specialization) Any one Group relating to the major subject area of the first year</b>		
<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
• भाषाविज्ञान र नेपाली भाषा	नेपा. शि. ४२२	<b>100</b>
• नेपाली कविता र काव्य	नेपा. शि. ४२३	<b>100</b>
• नेपाली भाषापाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण पद्धति	नेपा. शि. ४२४	<b>100</b>
• Expanding Horizons in English	Eng. Ed. 422	<b>100</b>
• English for Communication(Th. +Pr.: 80+20)	Eng. Ed. 423	<b>100</b>
• Basic of Academic Writing	Eng. Ed. 424	<b>100</b>
• Geometry	Math Ed. 422	<b>100</b>
• Real Analysis	Math Ed. 423	<b>100</b>
• The Historical Development of Mathematics	Math Ed. 424	<b>100</b>

### Sukuna Parichaya 2075

•		
• Physics II (Th.+Pr.: 80+20)	Sc.Ed. 422	100
• Chemistry II (Th.+Pr.:80+20)	Sc.Ed. 423	100
• Mathematics for Science Education	Sc.Ed. 424	100
• Fundamentals of Public Health	Hp. Ed. 422	100
• Management & Supervision of Public Health and Practices	Hp. Ed. 423	100
• Sports Science (Th.+Pr.: 50+50)	HP. Ed. 424	100
• Population Situation of Nepal	Pop. Ed. 422	100
• Population Dynamics	Pop. Ed. 423	100
• Basic Environmental Education	Pop. Ed. 424	100
• Nepalese Economy	Eco.Ed. 422	100
• Economics for Development and Planning	Eco.Ed. 423	100
• Economics of Education (Th.+Pr.:80+20)	Eco.Ed. 424	100
<b>Minor subjects (Specialization) Any one group relating to the minor subject area of the first year</b>		
<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
• भाषाविज्ञान र नेपाली भाषा,	नेपा. शि. ४२८	100
• नेपाली कविता र काव्य	नेपा. शि. ४२९	100
• English for communication (Th.+Pr.:80+20)	Eng. Ed. 428	100
• Basic of Academic Writing	Eng. Ed. 429	100
• Plant Science II (Th.+Pr.:40+10)	Sc. Ed. 427	50
• Animal Science II (Th.+Pr.:40+10)	Sc. Ed. 428	50
• Environmental Education (Th.+Pr.:80+20)	Sc. Ed. 429	100
• Fundamentals of Public Health	H. Ed. 428	100
• Management & Supervision of Health and Physical Education	H. Ed. 429	100



### Sukuna Parichaya 2075

• Population Situation of Nepal	Pop Ed. 428	100
• Population Dynamics	Pop Ed. 429	100
• Nepalese Economy	Eco.Ed.428	100
• Economics for Development and Planning	Eco.Ed.429	100
• Fundamentals of Educational Planning	Ed. PM. 428	100
• Educational Management	Ed. PM. 429	100

### Courses Offered in the Third Year

<b>Core subjects</b>		
<b>Subject</b>	<b>Code No.</b>	<b>F.M.</b>
Curriculum and Evaluation	Ed. 431	100
<b>Major subjects (Specialization)</b>		
<b>Any one Group Relating to the major subject area of the first and the second year</b>		
<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
• नेपाली भाषा शिक्षण	नेपा.शि. ४३२	100
• प्रयोगिक भाषाविज्ञान	नेपा.शि. ४३३	100
• साहित्यशास्त्र र नेपाली समालोचना	नेपा.शि. ४३४	100
• English Language Teaching Methods and Practices	Eng. Ed. 432	100
• Critical Reading in English	Eng.Ed. 433	100
• English for Mass Communication (Th.+ Pr: 80+20)	Eng.Ed. 434	100
• Teaching Mathematics at Secondary Level (Th.+Pr.:80+20)	Math Ed. 432	100
• Modern Algebra	Math. Ed. 433	100
• Analytical Geometry	Math. Ed. 434	100
• Methods of Teaching Science (Th.+ Pr.:80+20)	Sc.Ed.432	100
• Chemistry III (Th.+Pr.:80+20)	Sc.Ed. 433	100
• Physics III (Th.+ Pr:80+20)	Sc.Ed. 434	100

### Sukuna Parichaya 2075

• Teaching Health and Physical Education	Hp.Ed.432	100
• Environmental Health and Health Promotion	Hp.Ed.433	100
• Basic Research and Project Meet in Health and Physical Education (Th.+ Pr: 50+50)	Hp.Ed. 434	100
• Method of Teaching Economics	Eco. Ed. 432	100
• Government Finance and Financial System	Eco.Ed.433	100
• International Economics	Eco Ed. 434	100
• Methods of Teaching Population Education (Th.+ Pr:80+20)	Pop. Ed. 432	100
• Basic Public Health	Pop. Ed. 433	100
• Basic Research in Population Health (Th.+ Pr:50+50)	Pop Ed. 434	100
<b>Minor subjects (Specialization) 100</b> <b>Any one course relating to the minor subject area of the first and second year</b>		
• <b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
• नेपाली भाषाशिक्षण	नेपा.शि. ४३९	100
• English Language Teaching Methods and Practices	Eng. Ed. 439	100
• Plant ScienceIII(Th.+Pr.:40+10)	Sc. Ed. 438	50
• Animal Science III (Th.+Pr.:40+10)	Sc. Ed. 439	50
• Teaching Health Education	H. Ed. 438	100
• Method of Teaching Economics	Eco. Ed. 439	100
• Methods of Teaching Population Education	Pop.Ed.439	100
• Educational Supervision	Ed. PM. 439	100



**Courses Offered in the Fourth Year**

<b>Core subjects</b>		
<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
Teaching Practice	Ed. 440	100
Classroom Instruction	Ed. 442	100
<b>Major Subjects(Specialization) Any one Group relating to the major subject area of the first, second and third year</b>		
<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
• अनुसन्धान विधि : (सैद्धान्तिक र प्रयोगात्मक : ८०+२०)	नेपा.शि. ४४५	100
• व्यावहारिक लेखन तथा सम्पादन : (सैद्धान्तिक र प्रयोगात्मक :- ८०+२०)	नेपा. शि. ४४६	100
• Research Methodology in English (Th +Pr.:50+50)	Eng. Ed. 445	100
• Literature for Language Development	Eng.Ed. 446	100
• Linear Algebra and Vector Analysis	Math. Ed. 445	100
• Advance Calculus	Math. Ed. 446	100
• Chemistry IV (Th. +Pr.:80+20)	Sc. Ed. 445	100
• Physics IV (Th. +Pr.:80+20)	Sc.Ed. 446	100
• School Health Programme and Community Health Survey(Th. +Pr.:50+50)	Hp. Ed. 445	100
• Sports Training in Physical Education	Hp. Ed. 446	100
• Fundamental of Ageing	Pop. Ed. 445	100
• Project and Seminar on Population Education	Pop. Ed. 446	100
• Managerial Economics and Research in Economics Education	Eco.Ed.445	100
• Population Economics	Eco.Ed.446	100
•		

<b>Minor subjects (Specialization) Any one course relating to the minor subject are of the first second and third year</b>		
<b>• Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
• व्यावहारिक लेखन तथा सम्पादन : (सैद्धान्तिक र प्रयोगात्मक :- ८०+२०)	नेपा.शि. ४४९	<b>100</b>
• Literature for Language Development	Eng.Ed.449	<b>100</b>
•		
• Plant Science IV (Th. +Pr.:40+10)	Sc. Ed. 448	<b>50</b>
• Animal Science IV (Th. +Pr.:40+10)	Sc. Ed. 449	<b>50</b>
• School Health Programme and Community Health Survey (Th. +Pr.:50+50)	Hp. Ed. 449	<b>100</b>
• Population Economics	Eco.Ed.449	<b>100</b>
• High School Management and Practices (Th. + Pr.:80+20)	Ed. PM. 449	<b>100</b>
<b>B. A. 1<sup>st</sup> year</b>		
<b>Compulsory Group</b>		
<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
Nepali	Nep. 301	100
English	Eng. 201	100
<b>Optional Subjects</b>		
Western Intellectual Tradition Literary Theory	Eng. 311	100
Introduction to Sociology (Theory + Practical : 80+20)	So. 401	100
नेपाली आख्यान र नाटक	नेप. ३११	100
Micro Economics	Eco. 311	100
<b>B.A. 2<sup>nd</sup> Year</b>		
<b>Compulsory Subject</b>		
<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
English	202	100



<b>Specialization Subjects (Four Subjects From two Related Groups)</b>			
	<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
Group 1	• आधुनिक नेपाली कविता काव्य	नेपाली ३१२	100
	• नेपाली लोकसाहित्य, पूर्वआधुनिक साहित्य तथा आधुनिक नेपाली निबन्ध	नेपाली ३१३	100
Group 2	• Mathematics and Statistics for Economics	Eco.312	100
	• Macro Economics	Eco. 313	100
Group 3	• Sociological Theories (Th.+ Pr.:80+20)	So. 402	100
	• Dynamics of Nepali Society (Th. + Pr.:80+20)	So. 403	100
Group 4	• Prose: Essays and Short Stories	Eng. 312	100
	• Drama and Film	Eng. 313	100
<b>B.A. 3<sup>rd</sup> Year Specialization Subjects (Four Subjects From two Related Groups)</b>			
	<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
Group 1	• साहित्य सिद्धान्त, नेपाली समालोचना तथा शोध र सिर्जनविधि	नेपाली ३१४	१००
	• क) भाषाविज्ञान र नेपाली भाषा	नेपाली ३१५	५०
	• ख) ऐच्छिक विशेष अध्ययन	नेपाली ३१५	५०
Group 2	• Public Finance, Financial System and International Trade	Eco. 314	100
	• Development Economics and Nepalese Economics	Eco. 415	100
Group 3	• Research Methods in Sociology(Th.+Pr.:80+20)	So. 404	100
	• Sociology of Democracy, Diversity and Inequality (Th.+Pr.:80+20)	So 405	100

## Sukuna Parichaya 2075

Group 4	• Poetry	Eng. 314	100
	• Critical Thinking, Practical Criticism	Eng. 315	100
<b>B.A 3<sup>rd</sup> Year</b>			
<b>1. Functional Paper ( Compulsory for all groups)</b>			
Sociology of Development Th.+Pr. : 60+40)		So. 406	100
<b>1 year B.Ed.</b>			
<b>Compulsory Subject</b>			
1	Philosophical and Sociological Foundations of Education	Ed. 412	100
2	Educational Psychology	Ed. 413	100
3	Curriculum and Evaluation	Ed. 414	100
4	(a) Student Teaching	Ed. 498	100
	(b) Practicum (For Education Only)	Ed. 499	100

<b>Specialization Subjects. (Two Subjects from any related groups)</b>			
	<b>Subjects</b>	<b>Code No.</b>	<b>F.M.</b>
Group 1	Teaching Social Studies	Sost. Ed. 438	100
	Methods of Teaching Economics	Eco. Ed. 490	100
Group 2	Fundamentals of Language and Linguistics	Eng. Ed. 416	100
	Method of Teaching English	Eng. Ed. 490	100
Group 3	Educational Administration	Ed. Mgt. 412	100
	Educational Supervision	Ed. Mgt. 413	100
Group 4	Teaching Social Studies	Sost. Ed. 438	100
	Method of Teaching Geography	Geog. Ed. 490	100
Group 5	Fundamentals of Health and Health Science	H.Ed. 416	100
	Method of Teaching Health	H.Ed. 490	100



## Sukuna Parichaya 2075

Group 6	Teaching Social Studies	Sost. Ed. 438	100
	Method of Teaching History	Hist.Ed. 490	100
Group 7	Mathematics for School Teachers	Math. Ed. 416	100
	Method of Teaching Mathematics	Math. Ed. 490	100
Group 8	सामान्य र प्रायोगिक भाषाविज्ञान	नेपा. शि. ४९६	100
	नेपाली भाषाशिक्षण	नेपा.शि. ४९०	100
Group 9	Teaching Social Studies	Sost. Ed. 438	100
	Method of Teaching Political Science	Pol. Ed. 490	100
Group 10	Population Environment and Quality of Life	Pop. Ed. 416	100
	Method of Teaching Population	Pop. Ed. 490	100
Group 11	Methods of Teaching Science at Secondary School	Sc. Ed. 490	100
	Science Curriculum Practical Activities (Practical)	Sc. Ed. 491	100
<b>BBS 1<sup>st</sup> Year Compulsory Subject</b>			
Business English		Mgt 201	100
Business Statistics		Mgt 202	100
Business Economics		Mgt 203	100
Accounting for Financial Analysis and Planning		Mgt 211	100
Principles of Management		Mgt 213	100
<b>BBS 2<sup>nd</sup> year Compulsory Subject</b>			
Cost & Mgmt. Accountancy		Mgt 212	100
Business Communication		Mgt 205	100
Found. Of Human Resource Management		Mgt 216	100
Fundamentals of Marketing		Mgt 214	100
Macro Economics		Mgt 206	100

<b>BBS 3<sup>rd</sup> year Compulsory Subject</b>		
Organizational Behavior	Mgt 219	100
Fundamentals of Financial Management	Mgt 215	100
Fundamentals of taxation A Auditing	Mgt 218	100
Business law	Mgt 204	100
Business Environment & Strategic Management	Mgt 217	100

<b>BBS 4<sup>th</sup> year</b>		
<b>Compulsory Entrepreneurship</b>		
Entrepreneurship and Enterprise Development	Mgt. 220	100
Business Research Methods	Mgt. 221	50
Final Project	Mgt. 401	50
<b>Specialization Subjects</b>		
<b>Accounting (Specialization)</b>		
Advanced Financial Accounting	Acc 252	100
Advance Auditing	Acc 253	100
Budgeting and controlling of Profit	Acc 254	100
<b>Finance</b>		
Fundamentals of Corporate Finance	FIN 250	100
Foundations of Financial Institutions and Markets	FIN 252	100
Fundamentals of Investment	FIN 253	100
<b>Marketing</b>		
Fundamentals of Selling	MKT 250	100
Fundamentals of Advresting	MKT 253	100
Survive Marketing	MKT 254	100



CSIT, (Compulsory Entrepreneurship)			
Semester I	English Language-I	Eng. Ed. 411	100
	साधारण नेपाली-१	नेपा. शि. ४११	100
	Fundamantetal of Education	ICT Ed. 411	100
	Introduction of Information Technology	ICT Ed. 415	100
	Programming Concept with C	ICT Ed. 416	100
	Fundamantals of Mathemetic	ICT Ed. 415	100
Semester II	English Language-II	Eng. Ed. 421	100
	साधारण नेपाली-२	नेपा. शि. ४२१	100
	Social prospective in Education	ICT Ed. 421	100
	Digital Logics	ICT Ed. 425	100
	Object Oriented Programming with C + +	ICT Ed. 426	100
	Number Theory	ICT Ed. 425	100
Semester III	Developmental Phychology		100
	ICT in Education		100
	Developmental Psychhology	Ed. 431	100
	ICT in Education	ICT Ed. 431	100
	Data Structureand Algorithm	ICT Ed. 435	100
	Microprcessor & Computer Organization	IC Ted. 436	100
	Web technology	ICT Ed. 437	100
	Calculus	Math Ed. 435	100
Semester IV	Phychology of Learning	Ed. 441	100
	Operating System	ICT Ed. 445	100
	Database Management System	ICT Ed. 446	100
	System analysis and Design	ICT Ed. 447	100
	Probability and statistics	Math Ed. 445	100
	Analytic Geometry	Math Ed. 446	100

### Sukuna Parichaya 2075

Semester V	Fundamentals of Curriculum	Ed. 451	100
	Java Programming Language	ICT Ed. 455	100
	Data Communication and Networks	ICT Ed. 456	100
	Software Engeering and Project Management	ICT Ed. 457	100
	Numerical Analysis	Math Ed. 455	100
Semester VI	Assessment in Teaching and learning	Ed. 461	100
	Visual Programming	ICT Ed. 465	100
	Computer Graphics	ICT Ed. 466	100
	E learning & ICT Educational Padagogy	ICT Ed. 467	100
	Graph Theory	Math ed. 465	100
Semester VII	Padagogy and Inclusive Education	Ed. 471	100
	Network Security	ICT Ed. 475	100
	Artificial Intelligence in Education	ICT Ed. 476	100
	Discrete Mathematics	Math Ed. 475	100
	Teaching Mathemetics	Math ed. 476	100
Semester VIII	Basic Stastics and Research in Education	Ed. 481	100
	Technology in Education	ICT Ed. 485	100
	Educational Project	ICT Ed. 486	100
	Network Administrator	ICT Ed. 487	100
	Algebra	ICT Ed. 485	100
Semester IX	Practicum/Teaching Practice	ICT Ed. 491	100



**Sukuna Parichaya 2075**

Semester V	Fundamentals of Curriculum	Ed. 451	100
	Java Programming Language	ICT Ed. 455	100
	Data Communication and Networks	ICT Ed. 456	100
	Software Engeering and Project Management	ICT Ed. 457	100
	Numerical Analysis	Math Ed. 455	100
Semester VI	Assessment in Teaching and learning	Ed. 461	100
	Visual Programming	ICT Ed. 465	100
	Computer Graphics	ICT Ed. 466	100
	E learning & ICT Educational Padagogy	ICT Ed. 467	100
	Graph Theory	Math ed. 465	100
Semester VII	Padagogy and Inclusive Education	Ed. 471	100
	Network Security	ICT Ed. 475	100
	Artificial Intelligence in Education	ICT Ed. 476	100
	Discrete Mathematics	Math Ed. 475	100
	Teaching Mathemetics	Math ed. 476	100
Semester VIII	Basic Stastics and Research in Education	Ed. 481	100
	Technology in Education	ICT Ed. 485	100
	Educational Project	ICT Ed. 486	100
	Network Administrator	ICT Ed. 487	100
	Algebra	ICT Ed. 485	100
Semester IX	Practicum/Teaching Practice	ICT Ed. 491	100

**शैक्षिक कार्यक्रमसम्बन्धी थप जानकारी :**

१. कक्षा ११ को भर्नासम्बन्धी सम्पूर्ण प्रक्रिया आषाढ तेस्रो हप्तादेखि प्रारम्भ गरिनेछ र श्रावण महिनाको पहिलो हप्तादेखि पठनपाठन सुरु गरिनेछ ।
२. बी.एड. प्रथम वर्ष बी.बी.एस. प्रथम वर्ष एवम् एक बर्से बी.एड.को भर्नासम्बन्धी कार्यक्रम सूचनाद्वारा पछि सार्वजनिक गरिनेछ ।
३. बी.एड. तेस्रो वर्ष, बी.बी.एस. तेस्रो वर्ष र बी.ए. तेस्रो वर्षको भर्नासम्बन्धी कार्यक्रम दोस्रो वर्षको परीक्षा सकिनासाथ प्रारम्भ गरी पठनपाठनसमेत सुरु गरिनेछ ।
४. बी.एड. दोस्रो वर्ष, बी.बी.एस.दोस्रो र बी.ए.दोस्रो वर्षको भर्ना र पठनपाठन प्रथम वर्षको परीक्षा सकिनासाथ सुरु गरिनेछ ।
५. अभ्यास शिक्षण, प्राक्टिकम प्राक्टिकल, प्रोजेक्ट वर्क, भौगोलिक भ्रमण आदिजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने मिति, समय र स्थान आवश्यकतानुसार निर्धारण गरी विशेष सूचनाद्वारा जानकारी गराइनेछ ।
६. त्रि.वि.नामदर्ता, उ.मा.शि.प.नामदर्ता, परीक्षा आवेदन, परीक्षासञ्चालन आदिजस्ता कार्यक्रमहरू त्रि.वि.तथा उ.मा.शि.प.ले तोकेका मितिमा हुनेछन् ।
७. कक्षा ११, बी.एड. प्रथम वर्ष, बी.बी. एस प्रथम वर्ष, बी.ए.प्रथम वर्ष र एक बर्से बी.एड. मा भर्ना हुन चाहने विद्यार्थीले एस. एल.सी. देखिका सम्पूर्ण लब्धाङ्कपत्र तथा चारित्रिक प्रमाणपत्रका प्रमाणित फोटोकपीहरू र आफ्नो दुवै कान देखिने पासपोर्ट साइजको फोटो आवेदनसाथ अनिवार्य पेस गर्नुपर्नेछ । क्याम्पसले मागेका बखतमा भने सक्कलै लब्धाङ्कपत्र र प्रमाणपत्रहरू पनि बुझाउनुपर्नेछ ।
८. त्रि.वि.नामदर्ता र एस.एल.सी.बोर्ड.(नेपाल) बाहेक अन्य विश्वविद्यालय वा बोर्डबाट परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले माइग्रेसन तथा अन्य आवश्यक कागजातहरू समेत अनिवार्य पेस गर्नुपर्नेछ ।
९. त्रि.वि. नामदर्ता र उ.मा.शि.प. नामदर्ताका लागि अर्थात् रजिस्ट्रेसन फाराम भर्दा पनि माथि बुँदा नं. ७/८ मा लेखिएका कुराहरू अनिवार्य पालन गर्नुपर्नेछ ।
१०. बी.एड. प्रथम वर्षमा प्रवेश लिने विद्यार्थीले प्रवीणता प्रमाणपत्र तह वा सो सरहको अन्य कुनै परीक्षा दिँदा लिएको मूल विषयलाई नै विशिष्टीकरण विषय बनाउनुपर्नेछ । बी.ए.तर्फ भने जुनसुकै विषय लिन सकिनेछ ।
११. व्यवस्थापनतर्फ कक्षा ११ मा कम्प्यूटर विषय लिनेले छुट्टै कम्प्यूटर शुल्क तिर्नुपर्ने ।
१२. कुनै पनि ऐच्छिक विषयको कक्षामा न्यूनतम विद्यार्थी सङ्ख्यामा १५ हुनुपर्नेछ, अन्यथा त्यस्तो ऐच्छिक विषयको कक्षा सञ्चालन गरिने छैन ।



१३. हरेक विद्यार्थीले क्याम्पस आउँदा क्याम्पसले तोकेको पोसाक छात्र-छात्रा दुवैका लागि खराने रडको सर्ट र पेन्ट (छात्राका लागि सोही रडको कुर्ता सुरुवाल र सेतो सल ) अनिवार्य लगाउनु पर्नेछ ।
१४. क्याम्पसको परिचयपत्र आवश्यकता परेमा तुरुन्त देखाउनु पर्नेछ ।
१५. लाइब्रेरी कार्डबिना पुस्तकालय सुविधा प्राप्त हुनेछैन ।
१६. क्याम्पसले तोकेको शुल्क निर्धारित समयमा बुझाउनु पर्नेछ ।
१७. अन्य कुराहरू आवश्यकतानुसार जानकारी गराइनेछ ।

#### विद्यार्थीका लागि उपलब्ध सुविधाहरू :

१. आर्थिक सुविधा :

क) कुल विद्यार्थी सङ्ख्याको ६ प्रतिशत विद्यार्थीलाई नियमानुसार आवश्यक प्रक्रिया पुर्‍याई ११ महिनाको शुल्क बराबरको रकम शुल्क सहूलियतका रूपमा प्रदान गर्ने व्यवस्था छ ।

ख) कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूमध्ये

१) एस.एल.सी. परीक्षामा ८० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेका विद्यार्थीहरूलाई जनही चालु शैक्षिक वर्षको ६ महिनाको पढाइ शुल्क बराबरको रकम छात्रवृत्ति स्वरूप प्रदान गरिनेछ ।


२) Letter Grading अन्तर्गतका ३.६५ स्तरीकृत अङ्क (Grade Point) वा सोभन्दा बढी प्राप्त गरेका विद्यार्थीहरूलाई जनही चालु शैक्षिक वर्षको ४ महिनाको पढाइ शुल्क बराबरको रकम छात्रवृत्ति स्वरूप प्रदान गरिनेछ ।

ग) बी.एड.प्रथम वर्ष, बी.बी.एस. प्रथम वर्ष र बी.ए. प्रथम वर्षमा भर्ना भई अध्ययन गर्ने विद्यार्थीहरूमध्ये प्रवीणता प्रमाणपत्र तह वा सोसरहको परीक्षामा ७० प्रतिशत वा सोभन्दा बढी प्रतिशत ल्याई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई जनही चालु शैक्षिक वर्षको ६ महिनाको मासिक पढाइ-शुल्क बराबरको रकम छात्रवृत्ति स्वरूप प्रदान गरिनेछ ।

घ) उ.मा.शि.प.बाट कक्षा ११ को र त्रि.वि.बाट स्नातक प्रथम, दोस्रो तथा तेस्रो वर्षको परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने प्रत्येक सङ्कायका प्रत्येक कक्षाका एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति स्वरूप चालु शैक्षिक वर्षको ११ महिनाको शुल्क बराबरको एकमुष्ट रकम प्रदान गरिनेछ तर यस किसिमको सहूलियत प्राप्त गर्नका लागि सङ्कायगत कक्षामा घटीमा ३० जना विद्यार्थी हुनुपर्नेछ । त्यस्तो सङ्ख्या नभए क्याम्पसले सर्वोत्कृष्ट एक जना छात्र वा छात्रा जसको उत्तीर्ण प्रतिशत बढी छ उसैलाई प्रदान गरिने छ ।

- ड) बी.एड. प्रथम वर्ष, बी.बी.एस. प्रथम वर्ष र बी.ए. प्रथम वर्षमा भर्ना भई अध्ययन गर्ने विद्यार्थीहरूमध्ये प्रवीणता प्रमाणपत्र तह वा सोसरहको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई जनही चालु शैक्षिक वर्षको ११ महिनाको मासिक पढाइ शुल्कको २५ प्रतिशत बराबरको रकम छात्रवृत्ति स्वरूप प्रदान गरिनेछ ।
- च) क्याम्पसले लिने सबै विषय र चरणको ल्यागत/आन्तरिक परीक्षामा समावेश नहुने विद्यार्थीहरूलाई माथि 'क' देखि 'ड' सम्म उल्लेख गरिएका सुविधाहरू उपलब्ध गराइने छैन ।
- छ) प्रवेश परीक्षा र आन्तरिक परीक्षामा आफ्नो तहमा सर्वोत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने प्रत्येक कक्षाका एक जना छात्र र एक जना छात्रालाई ३ महिनाको मासिक पढाइ शुल्क बराबरको रकम प्रदान गरिनेछ तर यसका लागि प्रत्येक कक्षामा घटीमा ३० जना विद्यार्थी हुनुपर्नेछ । त्यस्तो सङ्ख्या नभए क्याम्पसले सर्वोत्कृष्ट एक जना छात्र वा छात्रा जसको उत्तीर्ण प्रतिशत बढी छ उसैलाई सहूलियत प्रदान गर्नेछ ।
- ज) पुरस्कार वा छात्रवृत्ति लिन आउने विद्यार्थी क्याम्पस पोसाकमा हुनु पर्नेछ ।

## २. पुस्तकालय सुविधा

- क) हरेक विद्यार्थीलाई लाइब्रेरी कार्डका आधारमा एक पटकमा एउटा पुस्तक बढीमा ७ दिनका लागि अध्ययन गर्न लैजान दिने व्यवस्था छ ।
- ख) क्याम्पसका सबै सङ्काय विभाग र विषयसँग सम्बन्धित पाठ्यपुस्तक तथा सहायक पुस्तकहरूको व्यवस्था पर्याप्त मात्रामा  साथै रिडिङ रुमको पनि व्यवस्था छ ।

## अन्य सुविधा

- क) भूगोल, गणित, विज्ञान, स्वास्थ्य र ICT Ed. विषयका छुट्टाछुट्टै प्रयोगशाला छन् ।
- ख) क्याम्पस परिसरभित्र खानेपानी र चमेना गृहको व्यवस्था गरिएको छ ।
- ग) महिला शौचालय तथा पुरुष शौचालयको छुट्टाछुट्टै व्यवस्था छ ।
- घ) खेल मैदान क्याम्पस परिसरभित्रै छ ।
- ड) क्याम्पस परिसरभित्र छुट्टाछुट्टै साइकल स्टेन्ड र मोटरसाइकल स्टेन्डको व्यवस्था गरिएको छ ।
- च) क्याम्पस परिसरभित्र छुट्टै मञ्चसहितको स्ववियु भवन छ ।



## Sukuna Parichaya 2075

क्र.स	नाम थर	पद	सम्पर्क नं.
१	श्री प्रेमप्रसाद भट्टराई	क्याम्पस प्रमुख	९८४२०५८३१९ ९८५२०४५६१७
२	श्री लक्ष्मीकुमार श्रेष्ठ (विहानी सत्र)	सहायक क्याम्पस प्रमुख	९८४२०५६६३२
३	श्री चन्द्रमणि राई (दिवा सत्र)	सहायक क्याम्पस प्रमुख	९८४२०५८२०१ ९८५२०४१५८६
४	श्री केशवराज भट्टराई (वेलुकी सत्र)	कार्यक्रम संयोजक	९८४२४७९९२०
५	श्री बलराम पोखरेल	कार्यक्रम संयोजक (व्यवस्थापन सङ्काय)	९८४२०९१२३८

### विषय शिक्षण समिति प्रमुखहरू

क्र.स	नाम थर	पद	सम्पर्क नं.
१	श्री मेघनारायण श्रेष्ठ	नेपाली	
२	श्री प्रेमबहादुर तामाङ	गणित/विज्ञान	
३	श्री सुकदल लिम्बू	सामाजिक /स्वास्थ्य/ जनसङ्ख्या	
४	श्री विदुर सुवेदी	अभ्यास शिक्षण	
५	श्री गुरुप्रसाद अधिकारी	अङ्ग्रेजी	९८४२०९१२३८
६	श्री हरिराम लिम्बू	विज्ञान	९८४२०७२५७६
७	श्री गणेशप्रसाद दाहाल	अनुसन्धान विभाग	९७४२०५९५७१

### सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैचा, मोरङ

क्याम्पस सञ्चालक समिति (गठन मिति २०७२ माघ ८ गते)

क्र.सं.	नाम	पद	वैफियत
१	श्री देवेन्द्रकुमार मास्के	अध्यक्ष	निर्वाचित
२	श्री गोपालबहादुर थापा	उपाध्यक्ष	निर्वाचित
३	श्री प्रेमप्रसाद भट्टराई	सदस्यसचिव	क्याम्पसप्रमुख
४	श्री केदारप्रसाद गुरागाई	सदस्य	निर्वाचित
५	श्री हरिप्रसाद घिमिरे	सदस्य	निर्वाचित
६	श्री विश्वेश्वर ढकाल	सदस्य	निर्वाचित
७	श्री तिलकप्रसाद ढकाल	सदस्य	निर्वाचित

## Sukuna Parichaya 2075

८	श्री हेमचन्द्र घिमिरे	सदस्य	निर्वाचित
९	श्री अम्बरबहादुर घिमिरे	सदस्य	निर्वाचित
१०	श्री नारायणप्रसाद चुडाल	सदस्य	निर्वाचित
११	श्री गणेशराज मास्के	सदस्य	निर्वाचित
१२	श्री चन्द्रबहादुर गुरुङ	पदेन सदस्य	पूर्व अध्यक्ष
१३	श्री अजम्बर राई	सदस्य	निर्वाचित
१४	श्री अर्जुनराज अधिकारी	पदेन सदस्य	सभापति प्राध्यापक संघ
१५	श्री लक्ष्मीकुमार श्रेष्ठ	पदेन सदस्य	प्र.अ., सुकुना मा. वि.
१६	श्री सुरेन्द्रबहादुर थापा	सदस्य	
१७	श्री टीकाप्रसाद कट्टेल	सदस्य	
१८	श्री केशव अधिकारी	सदस्य	
१९	श्री भोलेश्वर दुलाल	सदस्य	मनोनीत
२०	श्री नवराज चापागाई	सदस्य	मनोनीत
२१	श्री रमेश खड्का	सदस्य	मनोनीत
२२	श्री शिवप्रसाद ढकाल	पदेन सदस्य	प्रमुख, सुन्दरहरैँचा न.पा.
२३	श्री धनमाया तामाङ	पदेन सदस्य	उप प्रमुख, सुन्दरहरैँचा
२४	श्री रोशनप्रसाद ढकाल	पदेन सदस्य	वडाध्यक्ष, सुन्दरहरैँचा
२५	त्रि. वि. प्रतिनिधि	सदस्य	त्रि. वि. बाट मनोनीत

**लेखा समिति:**(गठन मिति २०७२ माघ ८ गते)

क्र.सं.	नाम	पद	विशेष
१	श्री पूर्णप्रसाद ढकाल	संयोजक	निर्वाचित
२	श्री दुर्गाप्रसाद गौतम	सदस्य	निर्वाचित
३	श्री रुद्रबहादुर कार्की	सदस्य	निर्वाचित

**पुनरावेदन समिति :** (गठन मिति २०७२ माघ ८ गते)

क्र.सं.	नाम	पद	विशेष
१	श्री एकराज भट्टराई	संयोजक	निर्वाचित
२	श्री मोहनप्रसाद काफ्ले	सदस्य	निर्वाचित
३	श्री पीताम्बर ढकाल	सदस्य	निर्वाचित
४	श्री मकरनन्द पराजुली	सदस्य	निर्वाचित



सल्लाहकार समिति : (गठन मिति २०७३ वैशाख २२ गते)

क्र.सं.	नाम	पद	विशेष
१	श्री रामप्रसाद काफ्ले	संयोजक	इटहरी, सुनसरी
२	श्री लक्ष्मीप्रसाद प्रसाई	सदस्य	सुन्दरहरैँचा, मोरङ
३	श्री उदयनारायण काफ्ले	सदस्य	सुन्दरहरैँचा, मोरङ
४	श्री उद्धवप्रसाद रिजाल	सदस्य	विराटनगर, मोरङ
५	श्री कृष्णप्रसाद दाहाल	सदस्य	सुन्दरहरैँचा, मोरङ
६	श्री रामबहादुर इवारम	सदस्य	सुन्दरहरैँचा, मोरङ

क्याम्पससम्बन्धी संक्षिप्त विवरण : २०६८

१	क्याम्पसको स्थापना/स्वीकृति मिति : २०४८ साल माघ १४ गते
२	क्याम्पसको सञ्चालन मिति : २०४८ साल फागुन ११ गते

घ. सम्बन्धन प्राप्त शैक्षिक कार्यक्रमहरू :

क्र.सं.	कार्यक्रम	सङ्काय	सम्बन्धन प्राप्त वर्ष	सम्बन्धन दिने संस्था
१	प्रवीणता प्रमाणपत्र तह	मानविकी	२०४८	त्रि.वि. (हाल सञ्चालनमा नरहेको)
२	प्रवीणता प्रमाणपत्र तह	शिक्षाशास्त्र	२०४९	त्रि.वि. (हाल सञ्चालनमा नरहेको)
३	स्नातक तह (१ बर्से)	शिक्षाशास्त्र	२०५२	त्रि.वि.
४	स्नातक तह (३ बर्से)	शिक्षाशास्त्र	२०५४	त्रि.वि.
५	+२ (कक्षा ११)	वाणिज्य	२०५४	उ.मा.शि.प.
६	स्नातक तह (३ बर्से)	व्यवस्थापन	२०६०	त्रि.वि.
७	+२ (कक्षा ११)	विज्ञान	२०६१	उ.मा.शि.प.
८	स्नातकोत्तर तह	शिक्षाशास्त्र	२०६१	त्रि.वि.
९	स्नातक तह (३ बर्से)	मानविकी	२०६५	त्रि.वि.

## Sukuna Parichaya 2075

१०	विशेष (कक्षा-१२)	शिक्षाशास्त्र	२०६५	त्रि.वि. (हाल सञ्चालनमा नरहेको)
११	स्नातकोत्तर तह	व्यवस्थापन	२०६६	त्रि.वि.
१२	+२ (कक्षा ११)	मानविकी	२०६६	उ.मा.शि.प.
१३	+२ (कक्षा ११)	शिक्षाशास्त्र	२०६६	उ.मा.शि.प.
१४	स्नातक तह (B. Sc.)	विज्ञान (४ बर्से)	२०६९	त्रि.वि.
१५	स्नातक तह (ICTE)	शिक्षाशास्त्र	२०६९	त्रि.वि.

### शैक्षिक संरचना :

क्र.स	नाम थर	पद	विशेष संलग्नता
१	श्री प्रेमप्रसाद भट्टराई	क्याम्पसप्रमुख	सबै सत्र
२	श्री लक्ष्मीकुमार श्रेष्ठ	सहायक क्याम्पस प्रमुख	बिहानी सत्र
३	श्री चन्द्रमणि राई	सहायक क्याम्पस प्रमुख	दिवा सत्र
४	श्री केशवराज भट्टराई	कार्यक्रम संयोजक	स्नातकोत्तर कार्यक्रम
५	श्री बलराम पोखरेल	कार्यक्रम संयोजक	नेपाली शिक्षण समिति
६	श्री प्रेमबहादुर तामाङ	अध्यक्ष	गणित/विज्ञान शिक्षण समिति
७	श्री सुकदल लिम्बू	अध्यक्ष	सामाजिक/स्वास्थ्य /जनसङ्ख्या शिक्षण समिति
८	श्री विदुर सुवेदी	अध्यक्ष	अभ्यास शिक्षण समिति
९	श्री गुरुप्रसाद अधिकारी	अध्यक्ष	अङ्ग्रेजी शिक्षण समिति
१०	श्री बलराम पोखरेल	अध्यक्ष	व्यवस्थापन शिक्षण समिति
११	श्री हरिराम लिम्बू	अध्यक्ष	विज्ञान शिक्षण समिति
१२	श्री गणेशप्रसाद दाहाल	अध्यक्ष	अनुसन्धान विभाग समिति



## प्राध्यापकहरूको नाम सूची

क्र.स	नाम घर	पद	विशेष संलग्नता
१	श्री प्रेमप्रसाद भट्टराई	क्याम्पस प्रमुख (सहप्राध्यापक)	सवै सत्र
२	श्री लक्ष्मीकुमार श्रेष्ठ	सहायक क्याम्पस प्रमुख (उपप्राध्यापक)	विहानी सत्र
३	श्री चन्द्रमणि राई	सहायक क्याम्पस प्रमुख (उपप्राध्यापक)	दिबा सत्र
४	श्री केशवराज भट्टराई	कार्यक्रम संयोजक (उपप्राध्यापक)	स्नातकोत्तर कार्यक्रम
५	श्री बलराम पोखरेल	कार्यक्रम संयोजक (उपप्राध्यापक)	व्यवस्थापन सङ्काय
६	श्री प्रेमबहादुर तामाङ	उपप्राध्यापक	पूर्णकालीन स्थायी
७	श्रीमती कान्ता सुवेदी	उपप्राध्यापक	पूर्णकालीन स्थायी
८	डा. श्री मोहनकुमार तुम्बाहाङ	उपप्राध्यापक	पूर्णकालीन स्थायी
९	श्री सुकदल लिम्बू	उपप्राध्यापक	पूर्णकालीन स्थायी
१०	श्री मेघनारायण श्रेष्ठ	उपप्राध्यापक	पूर्णकालीन स्थायी
११	श्री भानुभक्त भण्डारी	उपप्राध्यापक	पूर्णकालीन स्थायी
१२	श्री अर्जुनराज अधिकारी	उपप्राध्यापक	पूर्णकालीन स्थायी
१३	श्री उमानाथ भट्टराई	उपप्राध्यापक	पूर्णकालीन स्थायी
१४	श्री गुरुप्रसाद अधिकारी	उपप्राध्यापक	पूर्णकालीन स्थायी
१५	श्री हरिराम लिम्बू	उपप्राध्यापक	पूर्णकालीन स्थायी
१६	श्री लक्ष्मीप्रसाद गुरागाई	उपप्राध्यापक	पूर्णकालीन स्थायी
१७	श्री विदुर सुवेदी	उपप्राध्यापक	पूर्णकालीन स्थायी
१८	श्री केदारमान श्रेष्ठ	उपप्राध्यापक	पूर्णकालीन स्थायी
१९	श्री जनार्दन गुरागाई	उपप्राध्यापक	पूर्णकालीन स्थायी
२०	श्री गणेशप्रसाद दाहाल	उपप्राध्यापक	पूर्णकालीन स्थायी
२१	श्री नरप्रसाद भण्डारी	उपप्राध्यापक	पूर्णकालीन स्थायी
२२	श्री हरिवहादुर खत्री	उपप्राध्यापक	पूर्णकालीन स्थायी
२३	श्री इन्द्रप्रसाद तिमिसिना	उपप्राध्यापक	पूर्णकालीन स्थायी
२४	श्री ध्रुवप्रसाद नेपाल	उपप्राध्यापक	पूर्णकालीन स्थायी
२५	श्री नरेन्द्रकुमार राई	उपप्राध्यापक	पूर्णकालीन स्थायी
२६	श्री मुक्तिनाथ दाहाल	उपप्राध्यापक	पूर्णकालीन स्थायी
२७	श्री हर्कबहादुर गुरुङ	उपप्राध्यापक	पूर्णकालीन स्थायी
२८	श्री गेहेन्द्र खनाल	उपप्राध्यापक	पूर्णकालीन स्थायी
२९	श्री उमादेवी गुरागाई	उपप्राध्यापक	पूर्णकालीन स्थायी

## Sukuna Parichaya 2075

३०	श्री ठाकुरप्रसाद सुवेदी	उपप्राध्यापक	पूर्णकालीन स्थायी
३१	श्री तोर्णराज पौडेल	उपप्राध्यापक	पूर्णकालीन स्थायी
३२	श्री अशोककुमार राई	उपप्राध्यापक	पूर्णकालीन स्थायी
३३	श्री शङ्कर देवान	उपप्राध्यापक	पूर्णकालीन स्थायी
३४	श्री प्रमोद निरौला	उपप्राध्यापक	पूर्णकालीन स्थायी
३५	श्री गुणराज नेपाल	उपप्राध्यापक	पूर्णकालीन स्थायी
३६	श्री बालकृष्ण खड्का	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
३७	श्री उमेश उप्रेती	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
३८	श्री कृष्णप्रसाद भुर्तेल	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
३९	श्री बालकुमार कालाखेती	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
४०	श्री खगेन्द्रप्रसाद सुवेदी	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
४१	श्री दीपकप्रसाद न्यौपाने	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
४२	श्री वासुदेव दाहाल	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
४३	श्री दीपक गौतम	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
४४	श्री जीवन सापकोटा	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
४५	श्री नीलकण्ठ दाहाल	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
४६	श्री टीकाप्रसाद उपाध्याय	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
४७	श्री दीपक भण्डारी	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
४८	श्री माया देवान	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
४९	श्री खगेन्द्रराज दाहाल	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
५०	श्री रमेश खतिवडा	शिक्षण सहायक	पूर्णकालीन अस्थायी
५१	श्री शक्तिकपुर थापा	शिक्षण सहायक	करार
५२	श्री फडिन्द्रकुमारी भण्डारी	शिक्षण सहायक	करार
५३	श्री महेशप्रसाद रेग्मी	शिक्षण सहायक	करार
५४	श्री मदनबहादुर थापा	शिक्षण सहायक	करार
५५	श्री कृष्णप्रसाद आचार्य	शिक्षण सहायक	करार
५६	श्री सीताराम खतिवडा	शिक्षण सहायक	करार
५७	श्री अतुल भट्टराई	शिक्षण सहायक	करार
५८	श्री नारायणप्रसाद सिग्देल	शिक्षण सहायक	करार
५९	श्री धर्मकुमारी कालाखेती	शिक्षण सहायक	करार
६०	श्री उमा ढुङ्गेल	शिक्षण सहायक	करार
६१	श्री होमनाथ भट्टराई	शिक्षण सहायक	करार
६२	श्री ज्ञानेन्द्र अधिकारी	शिक्षण सहायक	करार
६३	श्री जितेन्द्र लिम्बू	शिक्षण सहायक	करार
६४	श्री गणेशप्रसाद भट्टराई	शिक्षण सहायक	करार
६५	श्री कल्पना मिश्र	शिक्षण सहायक	करार
६६	श्री मनीषकुमार थापा	शिक्षण सहायक	करार
६७	श्री जयराम राजवंशी	खेल प्रशिक्षक	करार



## Sukuna Parichaya 2075

६८	श्री इन्द्रवहादुर क्षेत्री	शिक्षण सहायक	अंशकालीन
६९	श्री भोजराज घिमिरे	शिक्षण सहायक	अंशकालीन
७०	श्री खगेन्द्रप्रसाद लुइटेल	शिक्षण सहायक	अंशकालीन
७१	श्री दण्डपाणि गौतम	शिक्षण सहायक	अंशकालीन
७२	श्री अशोक बस्नेत	शिक्षण सहायक	अंशकालीन
७३	श्री राजकुमार निरौला	शिक्षण सहायक	अंशकालीन
७४	श्री राजेन्द्र कार्की	शिक्षण सहायक	अंशकालीन
७५	श्री योजना शर्मा	शिक्षण सहायक	अंशकालीन
७६	श्री वासुदेव दाहाल	शिक्षण सहायक	अंशकालीन
७७	श्री सन्तोष गौतम	शिक्षण सहायक	अंशकालीन
७८	श्री राजेन्द्रप्रसाद गिरी	शिक्षण सहायक	अंशकालीन
७९	श्री दिव्यराज दाहाल	शिक्षण सहायक	अंशकालीन
८०	श्री हेमराज दाहाल	शिक्षण सहायक	अंशकालीन
८१	श्री वेगबहादुर काफ्ले	शिक्षण सहायक	अंशकालीन
८२	श्री रमेश खतिवडा (ख)	शिक्षण सहायक	अंशकालीन
८३	श्री योगराज पोदार	शिक्षण सहायक	अंशकालीन
८४	श्री भक्तबहादुर बस्नेत	शिक्षण सहायक	अंशकालीन
८५	श्री जिता अधिकारी	शिक्षण सहायक	अंशकालीन
८६	श्री भक्तबहादुर खड्का	शिक्षण सहायक	अंशकालीन
८७	श्री बालकृष्ण गौतम	शिक्षण सहायक	अंशकालीन
८८	श्री मातृका थापा	शिक्षण सहायक	अंशकालीन
८९	श्री त्रिलोचन सिटौला	शिक्षण सहायक	अंशकालीन
९०	श्री मोहन कार्की	शिक्षण सहायक	अंशकालीन
९१	श्री सोमा थापा	शिक्षण सहायक	अंशकालीन

### कर्मचारीहरूको विवरण : २०७४

क्र.सं.	नाम	पद	विशेष
१	श्री देवीप्रसाद गौतम	ना.सु.	स्थायी
२	श्री देवराज गिरी	खरिदार	स्थायी
३	श्री सूर्यप्रसाद अधिकारी	खरिदार	स्थायी
४	श्री प्रमिला गुरागाई	खरिदार	स्थायी
५	श्री रीता भण्डारी	खरिदार	स्थायी
६	श्री युवराज सुवेदी	मुखिया	स्थायी
७	श्री पुष्पराज घिमिरे	मुखिया	अस्थायी

८	श्री प्रदीप पोखरेल	मुखिया	अस्थायी
९	श्री लोकप्रकाश भट्टराई	मुखिया	अस्थायी
१०	श्री विकास अधिकारी	मुखिया	अस्थायी
११	श्री नारायणप्रसाद उप्रेती	परिचर	स्थायी
१२	श्री प्रेमलाल खवास	परिचर	स्थायी
१३	श्री रुद्रप्रसाद खतिवडा	परिचर	स्थायी
१४	श्री भूमकप्रसाद भट्टराई	परिचर	स्थायी
१५	श्री भूमिका लिम्बू	ल्याव सहायक	अस्थायी

**श्री सुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङ  
विद्यार्थीहरूले पालना गर्नुपर्ने आचार सहिता**

**१. क्याम्पसका नियमहरू :**

- क. क्याम्पसको सूचनाहरूलाई पालना गर्नु पर्नेछ ।
- ख. कक्षा कोठामा तोकिएको पोसाकमा मात्र प्रवेश गर्न पाइनेछ ।
- ग. समयभित्रै कक्षामा प्रवेश गर्नु पर्नेछ ।
- घ. अनुमति लिएर मात्र कक्षा तथा प्रयोगशालामा प्रवेश गर्नु पर्नेछ ।
- ङ. आफूलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरूको व्यवस्था आफैले मिलाउनु पर्नेछ ।
- च. क्याम्पस परिसरभित्र अपशब्द बोल्न र अभद्र व्यवहार गर्न पाइने छैन ।
- छ. विद्यार्थी परिचय-पत्र अनिवार्य बनाई साथमा राख्नु पर्नेछ ।
- ज. सही विवरण, सूचनाहरू प्रसारण गर्ने र पारस्परिक सहयोग गर्नु पर्नेछ ।
- झ. हुल-हुज्जत र अनावश्यक हल्ला गर्न पाइने छैन ।
- ञ. शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूसँग सम्मानजनक व्यवहार गर्नु पर्नेछ ।
- ट. क्याम्पस परिसरलाई स्वच्छ, शान्त र शैक्षिक वातावरण मैत्री बनाउन भूमिका खेल्नु पर्नेछ ।
- ठ. कपाल कटाइ/रखाइ, स्वाभाविक हुनु पर्नेछ, रङ रोगन गरिनु हुँदैन ।
- ड. कक्षामा कम्तीमा ९०% उपस्थित हुनु पर्नेछ ।
- ढ. क्याम्पस वातावरणलाई समग्रमा अनुशासित र मर्यादित बनाउनु पर्नेछ ।
- ण. धूमपान, मद्यपान, खैनी, गुडका, पानपराग, पानजस्ता वस्तु प्रयोग गर्न पाइने छैन ।
- त. जथाभावी फोहोर गर्न पाइने छैन कन्टेनरको प्रयोग गर्नु पर्नेछ ।
- थ. सबैको प्रजातान्त्रिक र मौलिक अधिकारको सम्मान गर्नु पर्नेछ ।



२. परीक्षा एवं अतिरिक्त क्रियाकलापहरूसम्बन्धी नियमहरू :
  - क. क्याम्पसले सञ्चालन गरेको आन्तरिक परीक्षामा सहभागी भई उत्तीर्ण गर्नु पर्नेछ ।
  - ख. अतिरिक्त क्रियाकलापहरूमा सृजनशील र सक्रिय रूपमा भाग लिनु पर्नेछ ।
  - ग. क्याम्पसमा सञ्चालन हुने आन्तरिक तथा वार्षिक परीक्षाहरूलाई मर्यादित र अनुशासित बनाउन सहयोग गर्नु पर्नेछ ।
३. क्याम्पस परिसरभित्र कुनै पनि अवस्थामा मोबाइल प्रयोग गर्न पाइने छैन ।
४. प्रयोगशालासम्बन्धी नियमहरू :
  - क. प्रयोगशालाका सामग्रीहरू जथाभावी प्रयोग गर्न पाइने छैन ।
  - ख. सामग्री तथा उपकरणहरू प्रयोग गरिसकेपछि दुरुस्त र सफा गरी बुझाउनु पर्नेछ ।
  - ग. स्टोरमा अनुमतिबिना प्रवेश गर्न पाइने छैन ।
  - घ. उपकरणहरू अत्यन्त सावधानीपूर्वक प्रयोग गर्नु पर्नेछ ।
५. पानी तथा विद्युतीय सामग्रीको प्रयोग गरिसकेपछि बन्द गर्नु पर्नेछ ।
६. पुस्तकालयसम्बन्धी नियमहरू :
  - क. तोकिएको समयमा मात्र पुस्तकहरू लिने र बुझाउने ।
  - ख. पुस्तकहरू प्रयोग गर्दा सफा र जतनसाथ प्रयोग गर्नु पर्नेछ ।
  - ग. वाचनालय (Reading Room) मा होहल्ला नगरी शान्त वातावरण बनाउन सहयोग गर्नु पर्नेछ ।
७. शौचालय प्रयोग गरिसकेपछि अनिवार्य पानी खन्याई सफा गर्नु पर्नेछ ।
८. क्याम्पसको कुनै पनि भौतिक सम्पत्ति सबैको सम्पत्ति भएकाले हानि नोक्सानी हुनबाट जोगाई संरक्षण गर्न भूमिका खेल्नु पर्नेछ ।
९. क्याम्पसलाई सबै किसिमका नकारात्मक गतिविधि हुनबाट जोगाउने आफू पनि जोगिने र तुरुन्त माथिल्लो निकायमा सूचना गर्नु पर्नेछ ।
१०. नीति, नियम, निर्देशन तथा सूचनाहरू प्रवाह गर्न सहयोग गर्नु पर्नेछ ।
११. आचारसंहिता उलङ्घन तथा समाधान :
  - क. माथि उल्लिखित नियमहरू पालना गर्नुपर्ने र उलङ्घन भएको प्रमाणित भएमा क्षतिको लेखाजोखाको आधारमा सम्बन्धित व्यक्तिबाट असुल-उपर गराइनेछ ।
  - ख. अनैतिक र खराब आचरण गरेको प्रमाणित भए त्यस्तो व्यक्तिलाई क्याम्पसबाट निष्कासन गरिनेछ ।

ग. क्याम्पसले तोकेको नियम र मापदण्ड पूरा नगरे परीक्षामा सामेल गराइने छैन ।

घ. आफूलाई चित्त नबुझेको वा अन्याय भएको लागेमा क्याम्पसको माथिल्लो निकायमा न्यायिक उपचारका लागि निवेदन दिन सकिनेछ ।

१२. क्याम्पससम्बन्धी सूचना तथा जानकारीहरू १६१८०२१५४५७७ मा डायल गरी लिन सकिनेछ ।

१३. क्याम्पसमा सम्पर्क गर्नुपरेमा : ०२१५४५६१० वा ०२१५४५७७ वा ९८५२०४५६१७ मा डायल गर्ने ।





विश्वविद्यालय अनुदान आयोग

सानाथिमी, भक्तपुर, नेपाल

**UNIVERSITY GRANTS COMMISSION**  
SANATHIMI, BHAKTAPUR, NEPAL

**Certificate Of Institutional Accreditation**

*The University Grants Commission on the recommendation of the  
Quality Assurance and Accreditation Committee hereby duly confers  
The Certificate of the Institutional Accreditation to*

**SUKUNA MULTIPLE CAMPUS**


Koshi-Haraincha Municipality Ward No.4, Morang  
Nepal

*Parashar Koirala*

Chairman  
(Prof. Parashar Prasad Koirala)

Date: 2072 /04/27 (BS)  
12 August, 2015 (AD)

This certificate is valid for five years from the date of issue.




मुद्रणः

हिउँचुली अपसेट प्रेस, विराटचौक, मोरङ  
सम्पर्क नं. ०२१-५४५५८२



# Prospectus



**B.Sc. (General Science)  
+2 Science**

Affiliated to TU & NEB (Accredited by UGC, Nepal)

**SUKUNA MULTIPLE CAMPUS**

Sundarharaincha-12, Morang



## अध्यक्षको कलमबाट



केशव अधिकारी  
अध्यक्ष  
सञ्चालक समिति

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यासन (QAA) प्रमाणपत्र प्राप्त सुकुना बहुमुखी क्याम्पस प्रदेश नं. १ कै गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा स्थापित भइसकेको छ । यस क्याम्पसले शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा मानविकी सहकार्यमा +२ देखि स्नातक तथा स्नातकोत्तर तहसम्मका कार्यक्रमहरू सफलताका साथ सञ्चालन गरी दश वर्षे रजत महोत्सवसम्मको सुन्दर इतिहास निर्माण गरिसकेको छ । विज्ञान विषयमा लामो समयदेखि +२ कक्षा गुणात्मक उपलब्धिका साथ सञ्चालन गर्दै आएको यस क्याम्पसमा बी.एससी. कार्यक्रमसमेत सफलतापूर्वक सञ्चालन भइरहेको कुरा विद्यार्थीहरूको उल्लेख्य गर्ना तथा तिनीहरूले प्राप्त गरेको उपलब्धिकाबाट पुष्टि भइसकेको छ ।

आगामी दिनहरूमा शिक्षाको स्तर अभिवृद्धि गर्नका लागि क्याम्पस अर्को गम्भीर रूपमा निरन्तर लागिपरेको छ । यस क्षेत्रका विद्यार्थी, अभिभावक र सरोकारवालाहरूको माग, सुझाव र हौसलालाई सम्बोधन गर्दै विगतका त्रुटिहरूलाई सच्याउँदै शैक्षिक कार्यक्रम तथा अन्य गतिविधिहरूमा अझ बढी विविधिकरण तथा प्रभावकारिता सिर्जना गरी थप प्राविधिक तथा नयाँ विषयहरू सञ्चालन गरी विश्वविद्यालयानुस नमुना क्याम्पसका रूपमा यस क्याम्पसलाई विकसित गर्न सञ्चालक समिति क्रियाशील रहेको छ । यसका लागि आवश्यक नैतिक पूर्वाधारहरूको थप विकास तथा थप शैक्षिक कार्यक्रमहरूको सम्भाव्यता अध्ययन भइरहेको छ भने विज्ञान विषयको पठनपाठनमा गुणात्मक विकास गर्न क्याम्पस निरन्तर रूपमा लागिपरेको छ । यसका लागि विश्वविद्यालय अनुदान आयोगले पनि निरन्तर रूपमा सहयोग पुऱ्याइरहेको छ भने आगामी दिनमा समेत यस किसिमको सहयोग लिनका लागि HERP ( Higher Education Reform Programme ) मा क्याम्पसलाई समावेश गरी कार्यक्रम सञ्चालन भइरहेको रथार्थ पनि सबैमा जानकारी गराउन चाहन्छु ।

अन्तमा यस क्याम्पसमा गुणात्मक शिक्षा सञ्चालनमा प्रेरणा प्रदान गर्नुहुने अभिभावक, त्रि.वि. डीन कार्यालय, विश्वविद्यालय अनुदान आयोग, प्राध्यापक एवम् शिक्षक, कर्मचारी, तथा निष्ठावान् विद्यार्थीहरूमा हार्दिक आभार प्रकट गर्दै यसको विकास तथा उन्नतिका लागि दृढताका साथ निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।





## Message from Campus Chief



**Chandra Mani Rai**  
Campus Chief

I am pleased to express that Sukuna Multiple Campus (SMC) has really made a great progress in the academic field since its establishment in 2048 B.S. With the realization of the scope of science and technology in the present world context, the campus started offering Bachelor Science (B.Sc.) for higher education in General Science for Physical and Biological groups since the academic year 2069/070. So we are now determined to make SMC as an ideal institution for Science and technology enhancement through collective efforts from the entire stakeholders. For this mission, this campus is applying innovative teaching-learning activities & methods to produce competent students & human resources who are able to establish themselves in global competitive career arena. I, therefore, take this opportunity to announce the inception of a new era for us in the field of Science Education.

Meanwhile, this campus has been awarded QAA (Quality Assurance & Accreditation) from UGC, Nepal and it has been involved in the HERP, a program conducted by UGC. It indicates that the campus has maintained the quality standard of higher education.

Thank you all.



Library



Dark room



Biology Lab

G.M. Counter



## Message from Asst. Campus Chief



**Keshab Raj Bhattarai**  
Asst. Campus Chief



**Arjun Raj Adhikari**  
Asst. Campus Chief

Sukuna Multiple Campus is no more unfamiliar name in province number one. The science programmes (B.Sc. and +2) are paving their ways directed to the success to the mark. We are very glad to know the excellent result science programme has produced in the recent years and would like to promise to leave no stones unturned for the benefit of its stake holders.

## Commitment

### from Science Program Coordinators



**Indra Prasad Poudel**  
B.Sc. Program Coordinator



**Hanu Bahadur Gurung**  
+2 Science Program Coordinator

It gives us an immense pleasure to say that Sukuna Multiple Campus has successfully completed four cycles of Four Year B.Sc. program. We are also proud of sharing with you all that Science Department at SMC is not only equipped with well-furnished laboratories but also manned by cooperative and highly qualified and dedicated faculty members. It is our firm commitment that the administrative body is fully involved in bringing about the expected outcomes. We believe in quality, not in quantity, however action is really more challenging than the words. We are dedicated to make this program as a delightful effort for imparting scientific knowledge.

We, as the science program coordinators, present ourselves with the following commitments:

- Provide laboratory and library equipped with modern instruments, text books and reference books, along with qualified and experienced teachers.
- Offer quality education locally at affordable cost as per the demand.
- Provide quality and competitive education with maintaining a high degree of discipline.
- Managing academic program in additional subjects, especially in the fourth year in the days to come.
- Managing sufficient faculty members as per the requirement.

-0-



## Introduction

Sukuna Multiple Campus (Affiliated to TU & NEB) was established in public initiation in 2048 B.S. with the sole aim of providing Higher Education. This campus is offering quality education under four Faculties: Education, Humanities, Management and Science. Classes of two faculties: Education and Management are running up to Master's Level and the other two are running their classes up to the Bachelor's Degree. The campus started its Bachelor's Degree program in General Science in physical group in 2069/070 and biological group in 2070/071 targeting to address the demand of local guardians who were compelled to send their children far from home paying higher cost for Science education for higher level.

Unlike other Faculties such as Education, Management and Humanities; Science Faculty is comparatively expensive. However, the campus is trying its best to impart Science Education at affordable cost with all special equipments necessary for theoretical as well as practical classes with special privileges to the promising students.

The subject combination for B.Sc. includes Physics, Chemistry, Mathematics (for Physical group) and Zoology, Botany, Chemistry (for Biological group) along with compulsory subjects.

## Vision

"Academic excellence for civilized, advanced and equitable society"

## Mission

The mission of SMC is "to impart quality, technical as well as practical education to produce advanced, research oriented competent manpower based on the people's participation expanding physical facilities and optimal utilization of manpower management."



*Awarded from QAA Certificate*



*HERP Orientation Prof. Dr. Hridaya Ratna Bajracharya (UGC)*



*Academia Industry Dialogue*



*Semester Dissemination*



*Semester Dissemination (Chief Guest Mr. Dilli Ram Upreti, Registrar)*



## SUBJECTS OFFERED FOR B.SC.

Year	Physics	Chemistry	Math	Botany	Zoology	Compulsory
B.Sc. I	Phy 101 (Th) Phy 102 (Pr)	Chem 101 (Th) Chem 102 (Pr)	Math 101 (Th) Math 102 (Th)	Bot 101 (Th) Bot 102 (Pr)	Zool 101 (Th) Zool 102 (Pr)	Sc 101 (Th)
B.Sc. II	Phy 201 (Th) Phy 202 (Pr)	Chem 201 (Th) Chem 202 (Pr)	Math 201 (Th) Math 202 (Th)	Bot 201 (Th) Bot 202 (Pr)	Zool 201 (Th) Zool 202 (Pr)	Appd. Stat 201 (Th)
B.Sc. III	Phy 301 (Th) Phy 302 (Pr)	Chem 301 (Th) Chem 302 (Pr)	Math 301 (Th) Math 302 (Th)	Bot 301 (Th) Bot 302 (Pr)	Zool 301 (Th) Zool 302 (Pr)	RM 305 (Th+Pr)
Elect. any One	Phy 304 (Th) Phy 305 (Th)	Chem 303 (Th) Chem 305 (Th)	Math 303 (Th+Pr) Math 304 (Th)	Bot 303 (Th) Bot 304 (Th)	Zool 303 (Th) Zool 304 (Th)	
B.Sc. IV	Phy 401 (Th) Phy 402 (Pr) Phy 403 (Th) Phy 404 (Pr) Phy 405 (Th) Phy 406 (Res.) Phy 407 (Th+Pr)	Chem 401 (Th) Chem 402 (Pr) Chem 403 (Th) Chem 404 (Pr) Chem 405 (Th) Chem 407 (Th)	Math 401 (Th) Math 402 (Pr) Math 403 (Th) Math 404 (Th+Pr) Math 405 (Th+Pr) Math 406 (Proj.) Math 407 (Th)	Bot 401 (Th) Bot 402 (Pr) Bot 403 (Th) Bot 404 (Pr) Bot 405 (Th) Bot 407 (Th)	Zool 401 (Th) Zool 402 (Pr) Zool 403 (Th) Zool 404 (Pr) Zool 405 (Th) Zool 406 (Proj.) Zool 407 (Th)	COM 408 (Th+Pr)

### Goal

"To produce advanced, research level competent manpower offering quality, technical as well as practical education based on the people's participation."

### Entrance and Admission Procedure

The students who pass the entrance exam administered by college are eligible for the admission in the intended level. In the case of plus two (+2) admission intending to study science as optional subjects, the student must have passed the SEE or equivalent examination scoring at least Grade Point Average (GPA) '2' and C+ in mathematics and science. In the case for B.Sc., candidates deemed eligible by Trivuwun University and those who passed the entrance exam conducted by the Dean's Office (science and technology) will be considered qualified for admission.



Visit of world bank representatives



Management Committee (Old & New)



## Physical facilities

The campus has three blocks located within spacious compound with the facilities of botanical garden, chilled and filtered drinking water and hygienic canteen. For the students willing to participate in various games, there are fields for football, volleyball, basketball and table tennis hall. One out of the three blocks is intended specially for the science program for teaching, indoor practical lab works and related activities. The rooms available therein are well ventilated and spacious with all the necessary amenities.

## Library facilities

A well facilitated and equipped library comprising of course books, reference books and necessary materials is on service. A student can borrow two books at a time on his/her library card deposit. The borrowed books can be studied for two weeks. Then, the students can either exchange or renew the borrowed books.

## Laboratory facilities

We have two separate blocks of laboratory for +2 level, whereas for B.Sc. we have two laboratories and stores for each subject separately (namely Physics, Chemistry, Biology and Computer Science) with adequate number of computers, apparatuses, chemicals and other equipments required for practical classes.

## Extra-curricular activities

Keeping in mind that extra-curricular activities are part of physical and mental development and they reveal out person's potential and talent, the campus holds many extra-curricular activities like sports, exhibitions, field trip, excursion, intra campus debate, quiz contest and so on.

## Evaluation system

To follow students learning activities and teachers' effectiveness, three unit tests and three internal tests are conducted at regular intervals. The exams are compulsory, and in case of absence or failure in the exam, they should re-sit for internal test along with the additional assignment until he/she scores satisfactory result.

## EXTRA ACTIVITIES



High Jump



Volleyball



Basketball



Singing



Dancing



## Scholarship facilities

Different types of regular scholarships are awarded to the students according to their excellence in previous level and performance as per the norms set up by the campus.

- For +2 level, additional scholarship equivalent to fees of 11 months to the top three students in the entrance exam including at least a girl student.
- On the basis of term exam score, scholarship equivalent to 100%, 50% and 25% fee of three months is provided to the first, second and third students respectively after each the result of the terminal test.
- For B. Sc. Level, scholarship equivalent to fee of two months is provided to a male and a female student who score highest marks in the entrance exam.
- Regular freeship will be provided by campus on tuition fee to 6% students for each level based on the total number of students admitted in the concerned faculty.
- Special scholarship granted by the UGC will also be provided to the students in accordance with the norms of the UGC.
- Scholarship will be provided to the excellent students from the fund set up by social workers and individual enthusiasts for education.
- Scholarship is offered to the excellent students from the fund established by various cooperatives in the locality.

## Teaching Faculty

The campus has got competent and experienced faculty members to ensure quality science education to the students in each level.

## Audio-visual aids

Special classes (theory/practical) are held with the help of audio-visual aids (Multimedia Projector, OHP) as per the requirement.

## Transportation

The campus has provided one way bus service for facilitating the students for timely arrival to the campus in the morning shift. For this, one bus is managed from the eastern side (from Bhaunne) and one from the west (from Itahari).

## Disciplinary system

Discipline is essentially an indispensable part of learning and prosperity. The campus maintains its rules, regulation and code of conduct specified by TU and the campus.

## Uniform or Dress code

For boys: Specified colored shirts, pants, tie, black belt, black leather shoes, sweater and coat. For girls: Two choices are available; Specified colored shirts, pants, tie, black belt, black shoes, sweater and coat or Kurta shalwar.

(The prescribed dress model is available in the campus)



Cultural Programme (B.B.A. Students)





Prof. Dr. Devraj Adhikari (UGC)



SCIENCE EXHIBITION GALLERY



### Toppers

Muskan Jalan, Anita Limbu, Sherya Humagain, Gopal Magar, Tirtha Ghimire (B.Sc. 4th Year)

### Students Poll



+2 Science Students



We are proud to be the students of Sukuna Multiple Campus, one of the reputed colleges in the eastern region. We are extremely happy that the college has been running B.Sc. programme with highly qualified and experienced faculty members. As the students of science, it gives us immense satisfaction to have practical classes in well managed laboratories. With its well furnished labs and library, we all feel proud to be a part of it.

**Prabin Raut, Tribeni Parajuli, Bidhya Kadel, Sushma Gautam  
Kishor Gachhadar, Sisir Subedi, Prasanta Adhikari (B.Sc. 3rd Year)**

There are many colleges with many facilities but we have chosen this college to study B.Sc. Because, before we came here, we had heard many good aspects of this college such as well qualified, highly experienced and renowned teachers, modern facilities, advanced teaching method and scientific justification for understanding, well equipped Physics, Chemistry and Biology labs, library and with intensive classes to meet the academic standard and the production of human resource as per the needs of this competitive arena.







SILVER JUBILEE-2073/74, Inaguration, Hon. President Bidhya Devi Bhandari)



Guest of Silver Jubilee



Prof. Dr. Tirtha Raj Khaniya (VC-TU)



PT



Teachers & Non-teaching Staff's Farewell



Scholarship distribution & Management committee General Assembly Day 2076



# PHOTO GALLERY



+2, 2072/073



+2, 2073/074



B.Sc.-I (Bio), 2074/075



B.Sc.-I (Phy), 2074/075



B.Sc.-II (Phy/Bio), 2073/074



B.Sc.-III (Phy/Bio), 2072/073



B.Sc.-IV (Phy/Bio), 2071/072



B.Sc.-IV (Phy), 2076



B.Sc.-IV (Phy), 2069/070



B.Sc.-II (Bio), 2073/074



B.Sc.-I, 2075/076



B.Sc.-I, 2075/076

## Ex-Students Poll

It was our privilege and honor to study at Sukuna Multiple Campus. After our SLC & +2, joining SMC was golden opportunity and a turning point of our life. The friendly environment with qualified and experienced teachers and staff provided us confident and made us labour to show our hidden talent inside us. The facilities like Physics, Chemistry, Biology laboratories with well facilities and modern method of teaching guided us in our path of success. If somebody



Ashish Baraili, Mahima Gurung, Sambriddi Bikram Kaffle

wants to deal with quality of education for +2 or B.Sc. level then we refer them to join SMC and make their future bright and blooming. Thank you.  
-O-



Ranju Khatiwada, Anita Limbu, Dinesh GC



## FACULTY MEMBERS


S.N.	Name of Teachers/Staffs	Designation	Subject/Academic	Qualification
1.	Indra Prasad Timsina	Coordinator (B.Sc program)	Mathematics	M. Sc., B. Ed.
2.	Harka Bahadur Gurung	Coordinator (+2 Science program)	Chemistry	M. Sc., B. Ed.
3.	Mohan Kumar Tumbahang	Lecturer	English	M. Sc.
4.	Jivan Sapkota	Lecturer	Zoology	M. Sc., B. Ed.
5.	Kedarman Shrestha	Teaching assistant	English	M.A., M.Ed.
6.	Nilakantha Dahal	Teaching assistant	Physics	M.Sc., B.Ed.
7.	Madan Thapa	Teaching assistant	Botany	M.Sc.
9.	Ramesh Khatriwada (A)	Lecturer	Physics	M. Sc.
10.	Tika Prasad Upadhyaya	Lecturer	Chemistry	M. Sc., P.G.D.C.A.
11.	Dipak Neupane	Lecturer	Nepali	M.A. Gold medalist/M.Ed.
12.	Torna Raj Paudel	Lecturer	English	M.Ed.
13.	Gyanendra Adhikari	Teaching assistant	Physics	M. Sc.
14.	Jitendra Limbu	Teaching assistant	Botany	M. Sc., B. Ed.
15.	Atul Bhattarai	Teaching assistant	Computer Science	M. C. A.
16.	Kalpna Mishra	Teaching assistant	Chemistry	M. Sc.
15.	Ramesh Khatriwada (B)	Teaching assistant	Physics	M. Sc., B. Ed.
16.	Yog Raj Poddar	Teaching assistant	Chemistry	M. Sc.
17.	Diby Raj Dahal	Teaching assistant	Zoology	M. Sc., B. Ed. M.A. in R.D.
18.	Lekh Bahadur Dhimal	Teaching assistant	Mathematics	M. Sc.
19.	Dilli Ram Rai	Teaching assistant	Botany	M. Sc.
20.	Bikash Adhikari	Lab Assistant	+2 Science	
21.	Bhumika Limbu	Lab Person	+2 Science	

### Salient Features

- Peaceful location.
- Run by experienced, qualified and dynamic teaching faculty.
- Limited no. of students.
- Sound environment for teaching & learning.
- Sufficient Premises.
- Non-profitable public institution.
- Offer quality education at affordable cost.

### Other Programs of the College

- +2 Education, Arts
- +2 Management (English & Nepali Medium)
- B.B.A. (T.U.), B.Ed., B.B.S., B.A.
- One Year B.Ed.
- B.Ed. in Science (Both One year & Four Years) and ICT
- M.Ed. (E.P.M., English, Nepali, Maths, Health, Curriculum, Population)
- M.B.S.



Notice Board No. 1618021-545717

## SUKUNA MULTIPLE CAMPUS

Sundarharaincha-12, Morang, Nepal

☎ Tel.: 021-545617 / 545717, Fax : 021-545717

✉ sukunac@yahoo.com

🌐 www.sukuna.edu.np







**Who to Contact?**

S.N.	Name	Purpose	Telephone No	Email Address	Designation
1	Chandra Mani Rai	General (ALL)	9852045617	kanchhabanu@yahoo.com, sukunac@yahoo.com	Campus Chief
2	Keshav Raj Bhattarai	Evening Shift -academic program	9842479920	keshabhattacharai66@yahoo.com	Assist. Campus Chief
3	Arjun Raj Adhikari	+ Morn. Shift academic program	9852056749	arjunsd8@gmail.com	Assist. Campus Chief
4	Megh Narayan Shrestha	+2 (Day Shift) academic program	9842027389	meghnarayanshrestha@gmail.com	Assist. Campus Chief
5	Balaram Pokhrel	Management	9842091238	pokharelbalaram2027@gmail.com	Coordinator
6	Prem Bahadur Tamang	Mathematics	9842145666	prem_tamang58@yahoo.com	HoD
7	Sukdal Limbu	Social Edu. Department	9842058625	slsukdal@gmail.com	HoD
8	Umanath Bhattarai	Nepali Department	9842089265	tikanath.tulasa2017@gmail.com	HoD
9	Guru Pd. Adhikari	English Department	9842021027	gurusirsukuna@yahoo.com	HoD
10	Jandardan Guragain	Health + Pop Department	9852059551	jguragain69@gmail.com	HoD
11	Indra Timsina (IT)	B.Sc. Science Program	9842080184	indratimsina90@gmail.com	Coordinator
12	K.P. Acharya	BBA Program	9852055208	acharyakp.kpa@gmail.com	Director
13	Bidur Subedi	Teaching practice	9842167970	bsubedi60@yahoo.com	HoD
14	Ganesh Pd. Dahal	Research	9852041535	gpdahal222@gmail.com, gpdahal@yahoo.com	Coordinator
15	N.P. Bhandari	Quality Assurance Accreditation (QAA) & Self-Assessment Team (SAT)	9842572605	np.bhandari@yahoo.com, bhandarinp2028@gmail.com	Coordinator
16	Harka Bdr. Gurung	+ Science	9862014591	rodhiratna90@gmail.com	HoD
16	Atul Bhattarai	ICT	9842120960	atulbhattarai.smc@gmail.com	Focal Person
17	Basu Dev Dahal	Tracer Study	9842083445	basudevdevdahal83@gmail.com	Coordinator
18	Devi Pd. Gautam	Administration	9852041541	sukunamc2048@gmail.com	Admin. Head
19	Surya Pd. Adhikari	Examination	9852054481	sukunacexam@gmail.com	Section Head
20	Dev Raj Giri	Library	9842303538	giri2devraj@gmail.com	Section Head
21	Bikash Adhikari	Science Lab	9842139214	bkasadhikari@gmail.com	
22	Yubraj Subedi	Account	9842176187	sukunamc2048@gmail.com	Section Asist.
23	Santosh Limbu	Free Student Union (FSU)	9842504843		President
24	Dipak Rai	Student Quality Circle	9862063029	dipakdikhalichharai@gmail.com	Coordinator

*Academic Programs at Master's Level]*



*Academic Programs at Bachelor's Levels*



*Academic Programs at +2 Levels*



Affiliated to TU

**SUKUNA**  
MULTIPLE CAMPUS

- Sundarharaincha-12, Morang
- 021-545617, 021-545717
- 9852045617 (Campus Chief)
- [www.sukuna.edu.np](http://www.sukuna.edu.np)
- [sukunac@yahoo.com](mailto:sukunac@yahoo.com),  
[sukunac2048@gmail.com](mailto:sukunac2048@gmail.com)
- Notice Board: 1618021545717





"Property of SMC is a Public Asset: You Feel as if You are in Your Own Garden"  
 "QAA Certified Campus is the First Choice of the Students"

*SMC: A Right Destination for Higher Education.*



Affiliated to TU

**SUKUNA**  
**MULTIPLE CAMPUS**

[Accredited by University Grants Commission(UGC) Nepal 2015]



## अध्यक्षको तर्फबाट



केशव अधिकारी  
अध्यक्ष  
क्याम्पस सञ्चालक समिति

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायनकृत (QAA) सुकुना बहुमुखी क्याम्पस प्रदेश नं.-१ कै गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा स्थापित भइसकेको छ । यस क्याम्पसले शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा मानविकी सङ्कायमा +२ देखि स्नातक तथा स्नातकोत्तर तहसम्मका कार्यक्रमहरू सफलताका साथ सञ्चालन गरी २५ वर्षे रजत महोत्सवसम्मको सुन्दर इतिहास निर्माण गरिसकेको छ । विद्यार्थीहरूको उल्लेख्य भर्ना तथा तिनीहरूले प्राप्त गरेको उपलब्धिबाट क्याम्पसको सफलता समेत पुष्टि भइरहेको छ ।

आगामी दिनहरूमा शिक्षाको स्तर अभिवृद्धि गर्नका लागि क्याम्पस अर्भै गम्भीर रूपमा निरन्तर लागिपरेको छ । यस क्षेत्रका विद्यार्थी, अभिभावक र सरोकरवालाहरूको माग, सुझाव र हौसलालाई सम्बोधन गर्दै विगतका त्रुटीहरूलाई सच्याउदै शैक्षिक कार्यक्रम तथा अन्य गतिविधिहरूमा अर्भ वढी विविधीकरण तथा प्रभावकारीता सिर्जना गरी थप प्राविधिक तथा नयाँ विषयहरू सञ्चालन गरी विश्वविद्यालयोन्मुख नमूना क्याम्पसका रूपमा यस क्याम्पसलाई विकासित गर्न सञ्चालक समिति क्रियाशील रहेको छ । यसका लागि आवश्यक भौतिक पूर्वाधारहरूको थप विकास तथा शैक्षिक कार्यक्रमहरूको सम्भाव्यता अध्ययन भईरहेको छ । यसका लागि विश्वविद्यालय अनुदान आयोगले पनि निरन्तर रूपमा सहयोग पुऱ्याउदै आइरहेको छ भने आगामी दिनहरूमा पनि यस किसिमको सहयोग लिनका लागि विश्वविद्यालय अनुदान आयोग अन्तर्गतको HERP मा क्याम्पसलाई समावेश गरी कार्यक्रम सञ्चालन भईरहेको यथार्थ पनि सबैमा जानकारी गराउन चाहन्छौं ।

अन्त्यमा यस क्याम्पसमा गुणात्मक शिक्षा सञ्चालनमा प्रेरणा प्रदान गर्नुहुने अभिभावक, त्रि.वि. र मातहतका डीन कार्यालय, विश्वविद्यालय अनुदान आयोग, प्राध्यापक एवम् कर्मचारी तथा निष्ठावान विद्यार्थीहरूमा हार्दिक आभार प्रकट गर्दै क्याम्पसको विकास तथा उन्नतिकालागि दृढताका साथ निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछु ।



## Message from Campus Chief



### Right Choice for Higher Education

It is my pleasure to welcome at Sukuna Multiple Campus (SMC). I hope you can find easy way to learn to meet your learning interest here. Founded with the commitment of quality for higher education 27 years ago to meet the local interest, SMC has undergone to an appropriate degree of transformation to meet the national and international goals of higher education. In this occasion, I warmly invite all of you who are in pursuit of a right place for higher education in Management, Education, Science and Technology and Humanities and Social Sciences. No doubt, we are a community of learners, working together to prepare young people for tomorrow's world providing them with exciting and engaging learning experiences. Confidently, I assure you that you will experience our outstanding academic setting, and a welcoming environment where all students can have admission without slightest doubt in mind.

We work with right reflection. We have surveyed our graduates that have shown that SMC alumni normally get reasonable placements or jobs, and successfully play leading roles in whichever walk of life they choose. Needless to overstate, SMC is gradually becoming the first and right choice of the young students seeking to explore their career goals with higher achievements. If you wish to do well in life, be confident SMC is a choice you will treasure for higher education.

Warm regards,  
Chandra Mani Rai  
Campus Chief

## Message of Assistant Campus Chiefs

वि. स. २०४८ सालमा स्थापना भएको सुकुना बहुमुखी क्याम्पस प्रदेश नं. १ को एक उत्कृष्ट सामुदायिक क्याम्पस हो। समुदायमा आधारित यो क्याम्पस विश्व विद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायनकृत Quality Assurance and Accreditation (QAA) अब्बल संस्था हो।

यस शैक्षिक संस्थाबाट उत्पादन भएको जनशक्ति देशका विभिन्न स्कुल, कलेज, वित्तीय सङ्घ संस्थामा बाक्लै भेट्न सकिन्छ। त्यसैगरी निजामती सेवा, सेना, प्रवृत्ति लगायतका सरकारी र गैर सरकारी सङ्घ संस्था स्थानीय तह, प्रदेश संसद, संघीय संसदसम्म यस क्याम्पसबाट उत्पादित जनशक्ति पुगेका छन्। सबैको आकर्षणको केन्द्र बनेको यस सामुदायिक क्याम्पसमा समयको माग अनुसारको शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन्। यस क्याम्पसलाई विश्वास गरेर अध्ययन गर्न आउनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै तपाईंको सेवा सुविधामा ध्यान दिदै नयाँ प्रविधिको समेत प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो प्रयासमा तपाईंको समेत साथ रहने आशा एवम् विश्वास व्यक्त गर्दछौं। तपाईं हामी मिलेर यस क्याम्पसको गुणस्तर बृद्धि गर्दै १ नं. प्रदेश को सर्वोत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सफल होऔं भन्ने शुभकामना व्यक्त गर्न चाहन्छौं।



केशवराज भट्टराई  
सहायक क्याम्पस प्रमुख  
(बेलुकी सत्र)



अर्जुनराज अधिकारी  
सहायक क्याम्पस प्रमुख  
(बिहानी सत्र)



मेघनारायण श्रेष्ठ  
सहायक क्याम्पस प्रमुख  
(दिवा सत्र)



## Welcome notes from Program Co-ordinators

Dear all,

On behalf the Faculty of Management and Science, we heartily welcome you with great pleasure and excitement.

The departments have been fully committed to make facilities and faculty even stronger. We organize classes as per the situational reality, best use of the teacher performance, unbiased assessment, and utilization of student demand and adaptation of the worldly updates academic practices. We nurture your experiences and attempts are made to provide rich academic environment to the fullest. As extent coordinators, we fully assure you that the coordination centres of the program will leave no stone unturned to satisfy the graduators to develop knowledge and skill required to the nation and to the world. We invite you to be a part of our program and achieve excellence in your choice.



Balam Pokhrel  
Program Co-ordinator  
Faculty of Management



Indra Timsina  
Program Coordinator  
Faculty of Science & Technology





## Knowing About Us

Established in public initiation in 1992 (2048 B.S.), and located in 'Sundarharaincha Municipality ward No-12, Morang', Province No.1; Sukuna Multiple Campus (SMC) is a community campus in eastern Nepal. It is wholly dependent on public blessing and their contribution. By this reason too, its tie with the community is strong enough to gain affection and affiliation. By its academic performance for quality, it has been ranked as one of the top profiled colleges in Nepal as per the classification made by University Grants Commission (UGC), Nepal.

This campus is set up with almost all fundamental requirements of any academic institution. It is almost strong enough with its physical and academic infrastructures resulting to be, perhaps, one of the most visiting higher education institutions in Nepal outside Kathmandu Valley.

### ["Peacefulness of Mind for academic Success"]

Essentially, this campus area is compounded covering most of its land along with the enhancement of security to make all the students feel that the environment for learning is peaceful and they are fully secured to meet the campus motto "Peacefulness' in mind for academic success". So, it can be assured that you can feel peace in mind when you step into the campus environs.


When one goes on observing this campus, she/he can see four buildings, viz. 'Teaching Building', Science Building, Administrative Building, Free Student Union, and Campus Canteen (Cafeteria). A north-fronted east-west directed building consisting of 32 reading rooms is known as 'Teaching Building' which is primarily designed for the purpose of teaching with the ample availability of comfortable desks, benches, fans on the ceiling and whiteboards on the wall in each room along

with the adjustment of CC cameras. Classrooms are furnished with comfortable chairs and multimedia-based set up in the classroom.

Two other buildings fronted to the east are Science Building (Southern one) and Administrative Building (Northern one) respectively. The southern section of the administrative building is a library with spacious reading rooms. Two more additional buildings set up within the campus space are 'Building of Free Student Union' (FSU) and a 'Campus Canteen'. A well-paved walking path to get to the buildings is fully made picturesque by flowering garden on both sides of the walking path and flora and fauna at the centre. Students can entertain with the view of the architecture of the Memorial Pillar and the Pillar of Silver Jubilee Memorial at the heart of the campus. Separate spaces are provisioned for Motorcycle stand, cycle stand, play ground, basket ball court, TT Board and First Aid Service in the campus.



## Organogram of Sukuna Multiple Campus, Sundarharaincha, Morang





### Our Core Values

As a public institution, SMC embraces the belief that "no less but to the maximum of access to high quality educational opportunities to the graduates". With this philosophy, SMC shares the following core values to all who are interested to know about this institution:

- ❖ Academic Excellence
- ❖ Open Exchange of Ideas
- ❖ Promotion of Diversity and Inclusiveness
- ❖ Optimum Use of Technology
- ❖ Technology Oriented Academic Programs
- ❖ Student Scholarship
- ❖ Leading to Research Projects
- ❖ Competent in Cooperation
- ❖ Community Support and Belongingness



### Features of SMC

- High profiled skilled trained teaching staff with excellent teaching performance.
- Affordable fee structure.
- Sophisticated, techno-friendly, multimedia-equipped smart class management and presentation.
- Air-conditioned (AC) classrooms to the focused streams and classes.
- Annual Academic Calendar-based planned campus activities, teaching and internal tests
- Science and Computer laboratories with adequate equipments, chemicals, devices and computers for practical works.
- Availability of bus transportation for the students.
- Regular news and notice updates of the campus through campus website ([www.sukuna.edu.np](http://www.sukuna.edu.np)) and notice-board service
- Automated-Open accessed library facilities (Research library, Reading library, Departmental library and E-library).
- Additional classes for the needy students.
- Sports events and frequent extra-curricular activities for personality development.
- Graduation events for the pass out graduates.
- Quality Assurance Accreditation (QAA) as a quality brand.
- Research Management Cell (RMC) for research facilities and activities for both teachers and students.
- Ample opportunities for scholarships and freeship.
- Provision of guest lecturers for the focused streams and groups.
- Job placement, guidance and counseling.
- Academic visits and tours for students and teachers.
- Well-managed check-in and checkout security.
- CC camera surveillance in all rooms and campus spaces.
- Facilities for the utilization of high speed Internet browsing and Wi-Fi in and outside the classroom.
- Purified advanced drinking water facility
- Scenic view of the campus
- Advanced record keeping system with software installation in each sections
- First Aid Service in the campus
- Graduate tracing
- Transparency and good governance as a campus motto
- Sanitized food, snacks and tea service in the canteen
- Parking facilities to the teacher-student vehicles.

**Eligibility criteria for admission**

- The applicants should have a Bachelor's degree in management/ commerce or related discipline from Tribhuvan University or any other university recognized by TU.
- Eligible candidates should fill the Common Management Admission Test (CMAT) form and submit to the college administration and should appear in CMAT test as scheduled by the FOM, TU.
- Passing entrance test is a must to have admission.
- Each candidate on getting through the entrance test is called for interview.
- The result for admission is published on the basis of weighted average marks of the entrance test, interview.

**Course details for  
MBS (Master of Business Studies)**

**First Semester**

MKT 511:	Marketing Management	3 Cr. Hrs
ECO 512:	Managerial Economics	3 Cr. Hrs
MSC 514:	Statistical Methods	3 Cr. Hrs
MGT 515:	Organizational Behavior	3 Cr. Hrs
MGT 519:	Managerial Communication	3 Cr. Hrs

**Second Semester**

ACC 517:	Management Accountancy	3 Cr. Hrs
FIN 510:	Financial Management	3 Cr. Hrs
MGT 513:	Human Resource Management	3 Cr. Hrs
MGT 518:	Business Environment in Nepal	3 Cr. Hrs
MSC 516:	Production and Operations Management	3 Cr. Hrs

**Third Semester**

ACC 519	Accounting for Financial and Managerial Decision and Control	3 Cr. Hrs
MSC 521	Research Methodology	3 Cr. Hrs
MGT 522	International Business	3 Cr. Hrs
MGT 524	Entrepreneurship	3 Cr. Hrs

**Specialization Course (Any One from Group A) Elective**

**Finance**

FIN 687	Financial Derivatives and Market	3 Cr. Hrs
FIN 688	Corporate Finance	3 Cr. Hrs

**Accountancy**

ACC 685	Corporate Taxation	3 Cr. Hrs
ACC 686	Cost Management	3 Cr. Hrs

**Management**

MGT 687	Recent Trends in Management	3 Cr. Hrs
MGT 688	Organizational Theory	3 Cr. Hrs

**Marketing**

MKT 691	Advertising and Promotion Management	3 Cr. Hrs
MKT 692	Rural Marketing	3 Cr. Hrs

**Fourth Semester**

MGT 523	Strategic Management	3 Cr. Hrs
---------	----------------------	-----------

**Specialization Courses (Any Two from Group B)**

FIN 685	Financial Markets and Institutions	3 Cr. Hrs
FIN 686	International Financial Management	3 Cr. Hrs
FIN 689	Investment Management	3 Cr. Hrs
FIN 690	Insurance: Theory and Practice	3 Cr. Hrs
FIN 691	Commercial Bank Management: Theory and Practice	3 Cr. Hrs

**Marketing**

MKT 685	Consumer Behavior	3 Cr. Hrs
MKT 686	International Marketing	3 Cr. Hrs
MKT 687	Brand Management	3 Cr. Hrs
MKT 688	Sales Management	3 Cr. Hrs
MKT 689	Retail Management	3 Cr. Hrs
MKT 690	Services Marketing	3 Cr. Hrs

**Accountancy**

ACC 687	Contemporary Auditing	3 Cr. Hrs
ACC 688	Accounting Theory and Financial Reporting	3 Cr. Hrs
ACC 689	Management Control Systems	3 Cr. Hrs
ACC 690	Balance Scorecard: Tool for Performance Measurement	3 Cr. Hrs



## M.Ed.

### Master of Education (M.Ed.) Program

#### Eligibility Criteria For M. Ed.

- Candidates who have passed the entrance test run by the Bachelor's Degree from their related specialization subject can sit in the entrance test.
- Students/ Candidate from other university (other than TU) recognized by TU must submit their original documents.
- The candidates must have passed
- Students from any subject background at Bachelor's Level or One Year B.Ed. can appear in the entrance test for EPM and Curriculum.

#### First Semester

Core Course		
Ed 511	Foundations of Education	3 cr.hrs.
Ed. 513	Advanced Educational Psychology	3 cr.hrs.
English Specialization		
Eng.Ed 515	Phonetics and Phonology	3 cr.hrs.
Eng.Ed. 516	English Usage and Use	3 cr.hrs.
Eng.Ed. 517	Interdisciplinary Readings	3 cr.hrs.
Eng. Ed. 518	Second Language Acquisition (SLA) Theories and Research	3 cr.hrs.
Nepali Specialization		
नेपा.शि.५१५	भाषाविज्ञान	3 cr.hrs.
नेपा.शि.५१६	नेपाली आख्यान र नाटक	3 cr.hrs.
नेपा.शि.५१७	पूर्वीय र पश्चात्य समालोचना	3 cr.hrs.
नेपा.शि.५१८	प्रायोगिक भाषा विज्ञानका प्रमुख क्षेत्र	3 cr.hrs.
Educational Planning and Management (EPM)		
Ed.PM.515	Planning Education for Change	3 cr.hrs.
Ed.PM.516	Theories of Educational Management and Leadership	3 cr.hrs.
Ed.PM.517	Educational Administration and Supervision	3 cr.hrs.
Ed.PM.518	Organizational Behaviour in Education	3 cr.hrs.
Mathematics Specialization		
Math.Ed. 515	Foundation of Mathematics Education	3 cr.hrs.
Math.Ed. 516	Abstract Algebra	3 cr.hrs.
Math.Ed. 517	Mathematical Statistics	3 cr.hrs.
Math.Ed. 518	History of Mathematics	3 cr.hrs.

Health Education		
H. Ed. 515	Advanced Health Education	3 cr. hrs.
H. Ed. 516	Fundamentals of Epidemiology	3 cr. hrs.
H. Ed. 517	Human Sexuality and Reproductive Health Education	3 cr. hrs.
H. Ed. 518	Health Promotion	3 cr. hrs.
Population Education		
Pop. Ed. 515	Advanced Population Education	3 cr. hrs.
Pop. Ed. 516	Advanced Demography	3 cr. hrs.
Pop. Ed. 517	Demographic Measures and Techniques	3 cr. hrs.
Pop. Ed. 518	Sexual and Reproductive Health Education	3 cr. hrs.

#### Second Semester

Ed 521	Curriculum Practices	3 cr.hrs.
Ed. 522	Education and Development	3 cr.hrs.
English Specialization		
Eng.Ed 525	Linguistics in Application	3 cr.hrs.
Eng.Ed. 527	Critical Discourse Analysis (CDA)	3 cr.hrs.
Eng.Ed. 528	Readings in English Part-- I	3 cr.hrs.
Eng. Ed. 529	Language, Society and Power	3 cr.hrs.
Nepali Specialization		
नेपा.शि.५२४	भाषिक परीक्षण	3 cr.hrs.
नेपा.शि.५२५	नेपाली कविता काव्य	3 cr.hrs.
नेपा.शि.५२६	आधुनिक नेपाली निबन्ध र समालोचना	3 cr.hrs.
नेपा.शि.५२७	सामाजिक तथा मनो-भाषाविज्ञान	3 cr.hrs.
Educational Planning and Management (EPM)		
Ed.PM.525	Recent Trends in Educational Planning and Management	3 cr.hrs.
Ed.PM.527	Educational Management Information System (EMIS)	3 cr.hrs.
Ed.PM.528	Educational Resource Management	3 cr.hrs.
Ed.PM.529	Theory and Practices of Non Formal Education	3 cr.hrs.
Mathematics Specialization		
Math.Ed. 525	Trends in Mathematics Education	3 cr.hrs.
Math.Ed. 526	Linear Algebra	3 cr.hrs.
Math.Ed. 527	Projective Geometry	3 cr.hrs.
Math.Ed. 528	Complex and Numerical Analysis	3 cr.hrs.

**Bachelor of Business Studies****Eligibility criteria for admission**

The candidate applying for admission to the BBS programme:

1. Must have successfully completed the 10+2 in business/ commerce or an equivalent course from a National Education Board or from Tribhuvan

University or from other University/ Board recognized by T.U or must have studied mathematics or economics as a full paper at the 10+2 programme.

2. Must have studied English as a full paper at the 10+2 or equivalent programme.
3. Must have secured the minimum marks at

the 10+2 or equivalent programme as prescribed by the Faculty Board or campus concerned.

4. Must satisfy any other entry requirements or criteria as prescribed by the Faculty Board or the campus.

**First Year**

MGT 201	Business English	100 Th.
MGT 202	Business Statistics	100 Th.
MGT 203	Microeconomics	100 Th.
MGT 211	Accounting for Financial Analysis	100 Th.
MGT 213	Principles of Management	100 Th.

**Second Year**

MGT 205	Business Communication	100 Th.
MGT 206	Macroeconomics	100 Th.
MGT 212	Cost and Management Accounting	100 Th.
MGT 214	Fundamentals of Marketing	100 Th.
MGT 216	Foundations of Human Resource Management	100 Th.

**Third Year**

MGT 204	Business Law	100 Th.
MGT 215	Fundamentals of Financial Management	100 Th.
MGT 217	Business Environment and Strategy	100 Th.
MGT 218	Taxation and Auditing	100 Th.
MGT 219	Organizational Behavior	100 Th.

**Fourth Year:** In the fourth year, the students are encouraged to focus on a particular functional and concentration area of business studies. Building on the foundation laid in the first, second and third years, the principal mission of the fourth year twofold: 1) To enable the students to concentrate in one functional areas of business. FOM offers three stream of concentration courses:

**a)Account b)Finance c)Marketing**

2) To provide opportunity to students to engage in research and final project presentation.

MGT 220	Entrepreneurship and Enterprise Development	100 Th.
	Concentration I	100 Th.
	Concentration II	100 Th.
	Concentration III	100 Th.
MGT 221	Business Research Methods	50 Th.
MGT 401	Final Project	50 Pr.

**Concentration Courses - Finance Specialization**

FIN 253	Fundamentals of Investment	100 Th.
FIN 252	Foundations of Financial Markets and Institutions	100 Th.
FIN 250	Fundamentals of Corporate Finance	100 Th.

**Concentration Courses - Marketing Specialization**

MKT 250	Fundamentals of Selling	100 Th.
MKT 253	Fundamentals of Advertising	100 Th.
MKT 254	Fundamentals of Services Marketing	100 Th.

**Concentration Courses - Account Specialization**

ACC 252	Advanced Financial Accounting	100 Th.
ACC 253	Advance Auditing	100 Th.
ACC 254	Budgeting and Controlling of Profit	100 Th.



**(B.Sc.)**

## **Bachelor of Science and Technology**

### **Eligibility for Admission**

Candidates deemed eligible by Trivuwun University and those who passed the entrance exam conducted by the dean's Office (Science and Technology) will be considered qualified for admission.

### **Course Details for B.Sc.**

#### **B.Sc. First Year**

Theoretical			Theoretical	
Course Title	Subject Code	Full Marks	Subject Code	Full Marks
Physics (Mechanics, Thermodynamics and statistical physics electricity and magnetism)	Phy. 101	100	Phy. 102	50
Analytical Geometry and Vector analysis	Math 102	75	.....	.....
Non-Chordata and protochordata	Zool 101	100	Zool 102	50
Plant Diversity	Bot 101	100	Bot 102	50
Basic Chemistry I	Chem 101	100	Chem 102	50
Calculus	Math 101	75	.....	.....
Scientific Communication	Sc 101	50	.....	.....

#### **B.Sc. Second Year**

Theoretical			Theoretical	
Course Title	Subject Code	Full Marks	Subject Code	Full Marks
Plant structure function & Development	Bot201	100	Bot202	50
Algebra I	Math201	75	...	...
Chordata, comp- arative Anatomy and Evolution	Zool201	100	Zool 202	50
Basic Chemistry	Chem201(Major)	100	Chem202	50
Differential Equations	Math202	75	....	....
Optics, Modern physics Electronics	Phy201(Major/Minor)	100	Phy 202	50
Applied Statistics (Compulsory)	Appd-stat201	50	....	....

#### **B.Sc. Third Year**

Theoretical			Theoretical	
Course Title	Subject Code	Full Marks	Subject Code	Full Marks
Plant Biochemistry & Biotechnology	Bot 301	100	Bot 302	50
Medicinal and Aromatic plants (Elective)	Bot 304	50	—	-
Animal Physiology & genetics	Zool 301	—	Zool 302	50
Natural resource management (Elective)	Zool 305	—	----	-
General Chemistry I	Che 301	100	Che 302	50
Basic Biochemistry (Elective)	Che 303	50	-----	-
Research Methodology	Rm 305	80	----	20
Mathematical Phy. & Classical. Mech.	Phy 301	100	Phy 302	50
Space Science	Phy 305	50	-----	-

#### **B.Sc. Fourth Year**

Theoretical			Theoretical	
Course Title	Subject Code	Full Marks	Subject Code	Full Marks
Quantum physics	Phy 401	100	Phy 402	50
Solid State phy. & nuclear Physics	Phy 403	100	Phy 404	50
Material Physics	Phy 405	100	-	-
Econophysics	Phy 407	50	-	-
General Chemistry-II	Che 401	100	Che 402	50
General Chemistry-III	Che 403	100	Che 404	50
Applied Chemistry	Che 405	100	-	-
Basics of Nano Science	Che 407	50	-	-
Bio. Dersity & Environment	Bot 401	-	-	-
Plant Pathology and Protection	Bot 403	-	-	-
Applied Botany	Bot 405	-	-	-
Plant and Society	Bot 407	-	-	-
Computational course	Com 408	50	-	-



# Bachelor of Business Administration

The Bachelor of Business Administration (BBA) of Tribhuvan University is a special program in semester system of Tribhuvan University, designed to develop socially responsive, creative, and result oriented management professionals to fill up the middle level managerial positions in the rapidly growing business sector in Nepal and abroad.

In Sukuna Multiple Campus teaching learning under this program began from 2018 with the affiliation of Tribhuvan University with special emphasis. This program is considered as one of the emerging quality focused programs of the campus.

### Eligibility for BBA

The candidate applying for admission to the BBA program of Tribhuvan University must have:

- i) Students who have passed 10+2 or equivalent examinations from recognized academic institute with second division (securing 45% and above) or 1.8 CGPA are eligible to enroll in this program.
- ii) successfully completed a twelve-year schooling or its equivalent from any university, board or institution recognized by Tribhuvan University.
- iii) Eligible applicants are required to appear in the entrance test commonly known as Central Management Admission Test (CMAT) conducted by the Faculty of Management. The test will follow the international testing pattern and standards
- iv) There shall be altogether one hundred (100) objective questions in the CMAT containing twenty (25) questions in each section with a total weight of 100 marks.
- v) Student must secure a minimum of 40% in the CMAT.
- vi) Applicants securing above cut off point marks in the CMAT will be short-listed by the FOM, TU. Only short listed candidates will be selected for admission.

### **Course Details:**

<b>First Semester</b>		<b>Cr. Hrs.</b>
ENG 201:	English-I	3 Cr. Hrs
GT201:	Principle of Management	3 Cr. Hrs
ECO 201:	Micro Economics	3 Cr. Hrs
MTH 201:	Business Mathematics-I	3 Cr. Hrs
ITC 201:	Computer and Information Technology Applications	3 Cr. Hrs

<b>Second Semester</b>		<b>Cr. Hrs.</b>
ENG 202:	English-II	3 Cr. Hrs
MGT 202:	Human Resource Management	3 Cr. Hrs
ECO 202:	Macro Economics	3 Cr. Hrs
MTH 202:	Business Mathematics -II	3 Cr. Hrs
ITC 202:	Introductory Data base	3 Cr. Hrs

<b>Third Semester</b>		<b>Cr. Hrs.</b>
ENG 303:	Business Communication	3 Cr. Hrs
STT 201:	Statistics	3 Cr. Hrs
ACC 201:	Financial Accounting	3 Cr. Hrs
FIN 201:	Business Finance	3 Cr. Hrs
ITC 203:	Management Information System	3 Cr. Hrs

<b>Fourth Semester</b>		<b>Cr. Hrs.</b>
MGT 204:	Business Law	3 Cr. Hrs
MGT 206:	Business Environment In Nepal	3 Cr. Hrs
ACC 202:	Cost and Management Accounting	3 Cr. Hrs
PSY 201:	Psychology	3 Cr. Hrs
MTT 201:	Fundamentals of Marketing	3 Cr. Hrs

<b>Fifth Semester</b>		<b>Cr. Hrs.</b>
MGT 207:	International Business	3 Cr. Hrs
FIN 202:	Basic Financial Management	3 Cr. Hrs
MGT 205:	Operation Management	3 Cr. Hrs
SOC 201:	Sociology for Business	3 Cr. Hrs
ACC 203:	Corporate Taxation In Nepal	3 Cr. Hrs



<b>Sixth Semester</b>		Cr. Hrs.
RCH 201:	Business Research Methods	3 Cr. Hrs
MGT 203:	Organizational Behavior	3 Cr. Hrs
SOC 202:	Nepalese Society and Politics	3 Cr. Hrs
MGT 210:	Entrepreneurship	3 Cr. Hrs
TC 206:	E-Commerce	3 Cr. Hrs
<b>Seventh Semester</b>		
<b>Three Specialization Courses</b>		Cr. Hrs.
MGT 209:	Business Ethics and Social Responsibility	3 Cr. Hrs
PRJ 350:	Summer Project	3 Cr. Hrs
<b>Eighth Semester</b>		
<b>Three Specializations Course</b>		Cr. Hrs.
MGT 208:	Business Strategy	3 Cr. Hrs
MGT 350:	Internship	3 Cr. Hrs



**(B.Ed.)**

## **Bachelor of Education**

### **Eligibility for Admission**

Students with higher secondary Education Examination pass certificate (HSE/Grade 12 pass or PCL) or proficiency certificate level of Tribhuvan University (PCL) or equivalent to HSE/Grade 12 pass are eligible for the admission in B.Ed. programme. In addition, they need other requirements for the admission in different major subject specialization areas which are as follows:

1. **Nepali Education:** HSE/Grade 12 pass or PCL with Nepali with at least 200 marks

2. **English Education :** HSE/Grade 12 pass or PCL with English or linguistics major HSE/Grade 12 pass or PCL with 50% marks in general English.

Or  
Candidates with HSE/Grade 12 pass or PCL must secure 50% marks in the entrance Examination conducted by the respective department of the campuses

3. **Mathematics Education:** HSE/Grade 12 pass or PCL with mathematics major containing at least 200 marks

4. **Science Education:** HSE/Grade 12 pass or PCL with physics, Chemistry and Biology subjects with at least 100 full marks in each subject

5. **Health and physical Education:** HSE/Grade 12 pass or PCL with Health & Physical Education.

Or

HSE/Grade 12 pass or PCL with science or population or Home science or Nursing and any other subjects.

HSE/Grade 12 pass or PCL without Health and physical Education background must pass the physical fitness related entrance test conducted by the respective department of the campuses.

The candidate without physical Disability will be eligible to study Health and physical Education.

6. **Population Education:** HSE/Grade 12 pass or PCL with population studies or Geography or Economics or Health and physical Education or Community Health or Science Education and History Education, HSEB/Grade 12 passed or PCL or its equivalent from any faculty Eligibility for selecting minor subject

Except science Education minor (Biology), minor subjects areas are opened for all students irrespective of their previous study areas in Grade 11 and 12 or PCL. Only those students who are majoring physical science can select biology minor. Students are required to select minor subject areas that should be different from their major subjects areas.

**First Year**  
**Compulsory/Core Subjects**

Subjects	Code No.	F.M.
Compulsory Nepali	Nep. Ed. 401	100
General English	Eng. Ed. 411	100
Philosophical and Sociological Foundations of Education	Ed. 412	100

**Major Subjects (Specialization) any two from related Subject**

Subjects	Code No.	F.M.
नेपाली कथा र उपन्यास	नेपा. शि. ४१६	100
नेपाली नाटक एकाङ्की र निबन्ध	नेपा. शि. ४१७	100
Foundation of Language and Linguistics (Th. +Pr. 80+20)	Eng. Ed. 416	100
Reading Writing and Critical Thinking	Eng. Ed. 417	100
Foundation of Mathematics	Math. Ed. 416	100
Calculus-I	Math. Ed. 417	100
Chemistry I (Th. +Pr.: 80+20)	Sc. Ed. 416	100
Physics I (Th. +Pr.: 80+20)	Sc. Ed. 417	100
Foundation of Health Education	Hp. Ed. 416	100
Foundation of Physical Education (Th. +Pr. 50+50)	Hp. Ed. 417	100
Foundation of Population Education	Pop. Ed. 416	100
Quality of life	Pop. Ed. 417	
Economic Analysis	Eco. Ed. 416	100
Quantitative Techniques	Eco. Ed. 417	100
Fundamentals of Ageing	Pop. Ed. 445	100
Project and Seminar on Population Education	Pop. Ed. 446	100

**Minor subjects**

**(Any one from the following related to major subject area)**

Subjects	Code No.	F.M.
नेपाली कथा र उपन्यास	नेपा. शि. ४१८	100
Foundation of Language and Linguistics (Th. +Pr.: 80+20)	Eng. Ed. 418	100
Biology I Animal Science (Th. +Pr.: 40+10)	Sc. Ed. 418	50
Biology I Plant Science (Th. +Pr.: 40+10)	Sc. Ed. 418	50
Foundation of Health	H. Ed. 418	100
Foundation of Population Education	Pop. Ed. 418	100
Economic Analysis	Eco. Ed. 418	100
Educational Administration	Ed. PM. 418	100

**Second Year**

Compulsory/Core Subjects		
Subjects	Code No.	F.M.
Educational Psychology	Ed. 421	100

**Major Subjects (Specialization)**  
**(Any three subjects from related specialization area)**

Subjects	Code No.	F.M.
भाषाविज्ञान र नेपाली भाषा	नेपा. शि. ४२२	100
नेपाली कविता र काव्य	नेपा. शि. ४२३	100
नेपाली भाषा पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण पद्धति	नेपा. शि. ४२४	100
Expanding Horizons in English	Eng. Ed. 422	100
English for Communication (Th. +Pr.: 80+20)	Eng. Ed. 423	100
Basics of Academic Writing	Eng. Ed. 424	100
Geometry	Math Ed. 422	100
Real Analysis	Math Ed. 423	100
The Historical Development of Mathematics	Math Ed. 424	100
Physics II (Th. +Pr.: 80+20)	Sc. Ed. 422	100
Chemistry II (Th. +Pr.: 80+20)	Sc. Ed. 423	100
Mathematics for Science Education	Sc. Ed. 424	100
Fundamentals of Public Health	Hp. Ed. 422	100
Management & Supervision of Public Health and Practices	Hp. Ed. 423	100
Sports Science (Th. +Pr.: 50+50)	HP. Ed. 424	100
Population Situation of Nepal	Pop. Ed. 422	100
Population Dynamics	Pop. Ed. 423	100
Basic Environmental Education	Pop. Ed. 424	100
Nepalese Economy	Eco. Ed. 422	100
Economics for Development and Planning	Eco. Ed. 423	100
Economics of Education (Th. +Pr.: 80+20)	Eco. Ed. 424	100





**Minor subjects (Specialization)**  
(Any one from the following related to major subject area)

Subjects	Code No.	F.M.
भाषाविज्ञान र नेपाली भाषा,	नेपा. शि. ४२८	100
नेपाली कविता र काव्य	नेपा. शि. ४२९	100
English for communication (Th.+Pr.:80+20)	Eng. Ed. 428	100
Basics of Academic Writing	Eng. Ed. 429	100
Plant Science II (Th.+Pr.:40+10)	Sc. Ed. 427	50
Animal Science II (Th.+Pr.:40+10)	Sc. Ed. 428	50
Environmental Education (Th.+Pr.:80+20)	Sc. Ed. 429	100
Fundamentals of Public Health	H. Ed. 428	100
Management & Supervision of Health and Physical Education	H. Ed. 429	100
Population Situation of Nepal	Pop Ed. 428	100
Population Dynamics	Pop Ed. 429	100
Nepalese Economy	Eco.Ed.428	100
Economics for Development and Planning	Eco.Ed.429	100
Fundamentals of Educational Planning	Ed. PM. 428	100
Educational Management	Ed. PM. 429	100

**Third Year**

**Core Subjects**

Subject	Code No.	F.M.
Curriculum and Evaluation	Ed. 431	100

**Major subjects (Specialization)**  
(Any three subjects from related specialization area)

Subjects	Code No.	F.M.
नेपाली भाषा शिक्षण	नेपा.शि. ४३२	100
प्रयोगिक भाषाविज्ञान	नेपा.शि. ४३३	100
साहित्यशास्त्र र नेपाली समालोचना	नेपा.शि. ४३४	100
English Language Teaching Methods and Practices	Eng. Ed. 432	100
Critical Reading in English	Eng.Ed. 433	100
English for Mass Communication (Th.+Pr: 80+20)	Eng.Ed. 434	100
Teaching Mathematics at Secondary Level (Th.+Pr.:80+20)	Math Ed. 432	100
Modern Algebra	Math. Ed. 433	100
Analytical Geometry	Math. Ed. 434	100
Methods of Teaching Science (Th.+Pr.:80+20)	Sc.Ed.432	100
Chemistry III (Th.+Pr.:80+20)	Sc.Ed. 433	100
Physics III (Th.+Pr:80+20)	Sc.Ed. 434	100

Teaching Health and Physical Education	Hp.Ed.432	100
Environmental Health and Health Promotion	Hp.Ed.433	100
Basic Research and Project Meet in Health and Physical Education (Th.+ Pr: 50+50)	Hp.Ed. 434	100
Method of Teaching Economics	Eco. Ed. 432	100
Government Finance and Financial System	Eco.Ed.433	100
International Economics	Eco Ed. 434	100
Methods of Teaching Population Education (Th.+Pr:80+20)	Pop. Ed. 432	100
Foundation of sexual & Rep. Health education	Pop. Ed. 433	100
Basic Research in Population Education (Th.+Pr:50+50)	Pop Ed. 434	100

**Minor subjects (Specialization) 100**  
(Any one from the following related to major subject area)

Subjects	Code No.	F.M.
नेपाली भाषाशिक्षण	नेपा.शि. ४३९	100
English Language Teaching Methods and Practices	Eng. Ed. 439	100
Plant ScienceIII(Th.+Pr.:40+10)	Sc. Ed. 438	50
Animal Science III (Th.+Pr.:40+10)	Sc. Ed. 439	50
Teaching Health Education	H. Ed. 438	100
Method of Teaching Economics	Eco. Ed. 439	100
Methods of Teaching Population Education	Pop.Ed.439	100
Educational Supervision	Ed. PM. 439	100

**4<sup>th</sup> Year Core Subjects**

Subjects	Code No.	F.M.
Teaching Practice	Ed. 440	100
Classroom Instruction	Ed. 442	100



**Major Subjects(Specialization)**  
(Any two subjects from related specialization area)

Subjects	Code No.	F.M.
अनुसन्धान विधि : (सैद्धान्तिक र प्रयोगात्मक : ८०+२०)	नेपा.शि. ४४५	100
व्यावहारिक लेखन तथा सम्पादन : (सैद्धान्तिक र प्रयोगात्मक : ८०+२०)	नेपा. शि. ४४६	100
Research Methodology in English (Th +Pr.:50+50)	Eng. Ed. 445	100
Literature for Language Development	Eng.Ed. 446	100
Linear Algebra and Vector Analysis	Math. Ed. 445	100
Advance Calculus	Math. Ed. 446	100
Chemistry IV (Th. +Pr.:80+20)	Sc. Ed. 445	100
Physics IV (Th. +Pr.:80+20)	Sc.Ed. 446	100
School Health Programme and Community Health Survey(Th. +Pr.:50+50)	Hp. Ed. 445	100
Sports Training in Physical Education	Hp. Ed. 446	100
Fundamental of Ageing	Pop. Ed. 445	100
Project and Seminar on Population Education	Pop. Ed. 446	100
Managerial Economics and Research in Economics Education	Eco.Ed.445	100
Population Economics	Eco.Ed.446	100
Sc. Edu. ICT in Sc. Edu. (Th-50)+(Pr-50)	Sc. Ed. 444	100

**Minor subjects (Specialization)**  
(Any one from the following related to major subject area)

Subjects	Code No.	F.M.
व्यावहारिक लेखन तथा सम्पादन : (सैद्धान्तिक र प्रयोगात्मक : ८०+२०)	नेपा.शि. ४४९	१००
Literature for Language Development	Eng.Ed.449	100
Plant Science IV (Th. +Pr.:40+10)	Sc. Ed. 448	50
Animal Science IV (Th. +Pr.:40+10)	Sc. Ed. 449	50
School Health Programme and Community Health Survey (Th. +Pr.:50+50)	Hp. Ed. 449	100
Population Economics	Eco.Ed.449	100
High School Management and Practices (Th. + Pr.:80+20)	Ed. PM. 449	100
Project Works Seminar on Proj. Education (Th. + Pr.:50+50)	Pro. Edu. 449	

## One Year B.Ed. Programme

### Eligibility & Admission Procedure

Candidates who have passed Bachelor's Degree from any discipline other than B.Ed. can appear in the entrance test and those who pass it can have admission in one of the following groups: Their specialization subject must be related to their previous graduation certificate.)

### One Year B. Ed.

Compulsory Subject	Sub. Code	F.M.
1 Philosophical and Sociological Foundations of Education	Ed. 412	100
2 Educational Psychology	Ed. 413	100
3 Curriculum and Evaluation	Ed. 414	100
4 (a) Student Teaching	Ed. 498	100
(b) Practicum (For Education Only)	Ed. 499	100

### Specialization Subjects. (Two Subjects from any related groups)

Subjects	Sub. Code	F.M.
Group 1		
Teaching Social Studies	Sost. Ed. 438	100
Methods of Teaching Economics	Eco. Ed. 490	100
Group 2		
Fundamentals of Language and Linguistics	Eng. Ed. 416	100
Method of Teaching English	Eng. Ed. 490	100
Group 3		
Educational Administration	Ed. Mgt. 412	100
Educational Supervision	Ed. Mgt. 413	100
Group 4		
Teaching Social Studies	Sost. Ed. 438	100
Method of Teaching Geography	Geog. Ed. 490	100
Group 5		
Fundamentals of Health and Health Science	H.Ed. 416	100
Method of Teaching Health	H.Ed. 490	100
Group 6		
Teaching Social Studies	Sost. Ed. 438	100
Method of Teaching History	Hist.Ed. 490	100
Group 7		
Mathematics for School Teachers	Math. Ed. 416	100
Method of Teaching Mathematics	Math. Ed. 490	100



Group 8		
सामान्य र प्रायोगिक भाषाविज्ञान	नेपा. शि. ४९६	100
नेपाली भाषाशिक्षण	नेपा.शि. ४९०	100
Group 9		
Teaching Social Studies	Sost. Ed. 438	100
Method of Teaching Political Science	Pol. Ed. 490	100
Group 10		
Population Environment and Quality of Life	Pop. Ed. 416	100
Method of Teaching Population	Pop. Ed. 490	100
Group 11		
Method of Teaching Science at Sec. School	Sc.Ed.490	100
Science Curriculum Practical Activities (Pr.)	Sc.Ed.491	100

## B. Ed. ICTE- Semester System

### Eligibility & Admission Procedure

- i.) The students with minimum grade score D+ in +2 or equivalent base from any discipline are eligible to admit in Information Communication Technology in Education (ICTE), semester system run by Tribhuvan University, Faculty of Education.
- ii.) The candidates must pass the centralized Admission Test run by the Dean's Office, FOE.

### First Semester (18 Credit Hours)

Subjects	Subjects Code	F.M
English Language-I	Eng. Ed. 411	100
साधारण नेपाली-१	नेपा. शि. ४९९	100
Fundamentals of Education	Ed. 411	100
Introduction of Information Technology	ICT Ed. 415	100
Programming Concept with C	ICT Ed. 416	100
Fundamentals of Mathematics	Math Ed. 415	100

### Second Semester (18 Credit Hours)

Subjects	Subjects Code	F.M
English Language-II	Eng. Ed. 421	100
साधारण नेपाली-२	नेपा. शि. ४२९	100
Social Perspective in Education	Ed. 421	100
Digital Logics	ICT Ed. 425	100
Object Oriented Programming with C++	ICT Ed. 426	100
Number Theory	Math Ed. 425	100

### Third Semester (18 Credit Hours)

Subjects	Subjects Code	F.M
Developmental Psychology	Ed. 431	100
ICT in Education	ICT Ed. 431	100
Data Structure and Algorithm	ICT Ed. 435	100
Microprocessor & Computer Organization	ICT Ed. 436	100
Web Technology	ICT Ed. 437	100
Calculus	Math Ed. 435	100

### Fourth Semester (18 Credit Hours)

Subjects	Subjects Code	F.M
Psychology of Learning	Ed. 441	100
Operating System	ICT Ed. 445	100
Database Management System	ICT Ed. 446	100
System analysis and Design	ICT Ed. 447	100
Probability and statistics	Math Ed. 445	100
Analytic Geometry	Math Ed. 446	100

### Fifth Semester (15 Credit Hours)

Subjects	Subjects Code	F.M
Fundamentals of Curriculum	Ed. 451	100
Java Programming Language	ICT Ed. 455	100
Data Communication and Networks	ICT Ed. 456	100
Software Engineering and Project Management	ICT Ed. 457	100
Numerical Analysis	Math Ed. 455	100

### Sixth Semester (15 Credit Hours)

Subjects	Subjects Code	F.M
Assessment in Teaching and Learning	Ed. 461	100
Visual Programming	ICT Ed. 465	100
Computer Graphics	ICT Ed. 466	100
E-learning	ICT Ed. 467	100
Graph Theory	Math Ed. 465	100

### Seventh Semester (15 Credit Hours)

Subjects	Subjects Code	F.M
Class room Pedagogy	Ed. 471	100
Network Security	ICT Ed. 475	100
Artificial Intelligence in Education	ICT Ed. 476	100
Discrete Mathematics	Math Ed. 475	100
Teaching Mathematics	Math ed. 476	100

### Eight Semester (15 Credit Hours)

Subjects	Subjects Code	F.M.
Research in Education	Ed. 481	100
Technology in Education	ICT Ed. 485	100
Educational Project	ICT Ed. 486	100
Algebra	Math Ed. 485	100
System Administration Using Linux	ICT Ed. 487	100
Subjects (9 Credit Hours)	Subjects Code	F.M.
Practicum in ICT in Education	ICT Ed. 495	100

## Bachelor of Arts (B.A.)

### Eligibility Criteria

The Bachelor of Arts (B.A.) are Four years program offered by Tribhuvan University under the Faculty of Humanities and Social Sciences. Any candidates who have completed 10+ 2 or equivalent securing minimum D+ grade in all subjects of Grade 11 and 12 are eligible for admission in BA under Tribhuvan University. For admission, the campus applies the following process:

- Filling out entrance test form and submission to admission section.
- Entrance Test administration
- Entrance Test Result publication
- Only entrance passed candidates can have admission in the given period of time.

### Overall Distribution of Sociology Subjects for the Four Academic Year Courses for the First Year

Subjects	Code No.	F.M.
Introduction of Sociology	So 421	100
Dynamics of Nepali Society	So 422	100

### Courses for the Second Year

Subjects	Code No.	F.M.
Sociological Theories	So 423	100
Research Methods in Sociology	So 424	100

### Courses for the Third Year

Subjects	Code No.	F.M.
Sociology of Democracy, Diversity and Inequality	So 425	100
Program Designing and Evaluation	So 410	100

### Courses for the Fourth Year

Subjects	Code No.	F.M.
Sociology of Development	So 427	100
Academic Research and writing	So 428	100

### Overall Distribution of English Subjects for the Four Academic Year

Subjects	Code No.	F.M.
Reading, Writing and Thinking	Eng 421	100
History of Literature and Critical Tradition	Eng 422	100
Literature from Early Modern to Modern Period	-	100
Romantic and Victorian Literature	Eng 423	100
Modern and Post Modern Literature	Eng 424	100
Professional Communication (Elective)	Eng 410	100
Researching and Writing	Eng 425	100
World Literature in English	Eng 426	100

### बी. ए. प्रथम वर्ष नेपाली विषयको पाठ्यक्रमको रूपरेखा

पाठ्यांश	शीर्षक	पत्र संकेत	अङ्कभार
आधुनिक नेपाली कथा उपन्यास र नाटक		नेपाली ४२९	१००
क. नेपाली कथा-३५ ख. नेपाली उपन्यास-३० ग. नेपाली नाटक-३५			
आधुनिक नेपाली कसवता-काव्य		नेपाली ४२२	१००
क. नेपाली फुटकर कविता-५० ख. नेपाली खण्डकाव्य र महाकाव्य-५०			

### बी. ए. दोस्रो वर्ष नेपाली विषयको पाठ्यक्रमको रूपरेखा

पाठ्यांश	शीर्षक	पत्र संकेत	अङ्कभार
नेपाली लोक साहित्य र पूर्व आधुनिक नेपाली साहित्य		नेपाली ४२३	१००
क. आधुनिक नेपाली निबन्ध-५० ख. नेपाली आत्रा साहित्य-२५ ग. अन्य साहित्य-२५			
आधुनिक नेपाली निबन्ध, यात्रासाहित्य र अन्य साहित्य		नेपाली ४२४	१००

### बी. ए. तेस्रो वर्ष नेपाली विषयको पाठ्यक्रमको रूपरेखा

#### (ऐच्छिक पत्र दुई समूह बाट एक मात्र)

पाठ्यांश	शीर्षक	पत्र संकेत	अङ्कभार
समूह १ प्रायोगिक कार्यात्मक विशेष अध्ययन		नेपाली ४२५	१००
क. शोधपत्र-५० ख. सिर्जनात्मक पत्र-५० ग. नेपाली वाक्कला-५०			
समूह २ विधायक विशेष अध्ययन		नेपाली ४२६	१००
घ. आधुनिक नेपाली कविताको उत्तरवर्ती चरण २०३६ पछि-५०			
ङ. आधुनिक नेपाली आख्यानको उत्तरवर्ती चरण-५०			
च. आधुनिक नेपाली नाटकको उत्तरवर्ती चरण-५०			
छ. आधुनिक नेपाली सनवन्ध र अन्य साहित्यको उत्तरवर्ती चरण-५०			
ज. नेपाली बालसाहित्यको अध्ययन-५०			



बी. ए. चौथो वर्ष नेपाली विषयको पाठ्यक्रमको रूपरेखा		
पाठ्यांश शीर्षक	पत्र संकेत	अङ्कभार
भाषा विज्ञान र नेपाली भाषा	नेपाली ४२६	५०
आधुनिक नेपाली गीत तथा गजल	नेपाली ४२६	५०
साहित्य सिद्धान्त, नेपाली समालोचना र शोधविधि	नेपाली ४२७	१००
क. साहित्य सिद्धान्त -१०		
ख. नेपाली समालोचना -२५		
ग. शोधविधि तथा प्राज्ञिक लेखन २५		
नेपाली पत्रकारिता	नेपाली ४१०	१००
शैक्षणिक तथा कार्यमूलक पत्र(नेपाली कूल विषय नलिने विद्यार्थीकालागि मात्र)		





## Grade XI&XII Science/Management

### Eligibility Criteria for Grade XI Science

1. At least GPA 2.0 in aggregate in SEE Board, or equivalent is the primary requirement for admission.
2. Grade C+ in Science and Mathematics and D+ in English, Social Studies and Nepali are additional requirement to be eligible to study Grade XI Science.
3. School Character Certificate needs to be submitted.
4. Students must have passed entrance test administered by the campus.


<b>+2 SCIENCE</b>	<b>Class-11</b>	Subject	Code	Full Marks
		Compulsory English	002	100
		Physics	110	100
		Chemistry	112	100
		Biology	114	100
		Mathematics	116	100
	<b>Class-12</b>	Subject	Code	Full Marks
		Compulsory Nepali	006	100
		Compulsory English	004	100
		Physics	210	100
		Chemistry	212	100
		Biology	214	100
		Mathematics	216	100

### Eligibility Criteria for Grade XI Management

(Accountancy, Economics, Business Studies, Computer Science)

1. At least GPA 1.6 in aggregate in SEE Board, or equivalent is the primary requirement for admission.
2. Grade D+ in English, Nepali, Social Studies, Mathematics and Science are additional requirement to be eligible for admission.
3. School Character Certificate needs to be submitted.
4. Students must have passed entrance test administered by the campus.

<b>+2 MANAGEMENT</b>	<b>Class-11</b>	Subject	Code	Full Marks
		Compulsory English	002	100
		C. Nepali	003	100
		Economics	126	100
		Business studies	328	100
		Accountancy	124	100
		Computer science	130	100
	<b>Class-12</b>	Subject	Code	Full Marks
		Com. English	004	100
		Economics	226	100
		Business studies	628	100
		Com. Science	230	100
		Accountancy	224	100
		Marketing	910	100
		Business mathematics	908	100





## Grade XI&XII Education /Humanities

### Eligibility Criteria for Grade XI Education and Humanities (Specialization in: English, Nepali, and Health Education)

1. At least GPA 1.6 in aggregate in SEE Board, or equivalent is the primary requirement for admission.
2. Grade-D+ in English, Nepali, Social Studies are additional requirement to be eligible for admission.
3. School Character Certificate needs to be submitted.
4. Students must have passed entrance test administered by the campus.

+2 EDUCATION Class-11		
Subject	Code	Full Marks
Compulsory English	002	100
Compulsory Nepali	003	100
Intro. to Edu.	134	50
Instructional Pedagogy	136	50
Population Studies	146	100
Opt. English	120	100
Opt. Economics	126	100
Opt. Mathematics	116	100
Opt. Nepali	132	100
Opt. HPE	144	100

+2 EDUCATION Class-12		
Subject	Code	Full Marks
Compulsory English	004	100
Compulsory Nepali	003	100
Child Dev. & Learning	902	100
Teaching Practice (Practicum)	920	50
Instructional Evaluation	918	50
Opt. Population Studies	One subject only	246
Opt. English		220
Opt. Economics		226
Opt. Mathematics		216
Opt. Nepali		232
Opt. HPE		244
		100

+2 Humanities		Class-11	
Subject		Code	Full Marks
Compulsory English		002	100
Compulsory Nepali		003	100
Opt. Population Studies		146	100
Opt. English	3 subjects only	120	100
Opt. Economics		126	100
Opt. Mathematics		116	100
Opt. Nepali		132	100
Opt. HPE		144	100

+2 Humanities		Class-12	
Subject		Code	Full Marks
Compulsory English		004	100
Compulsory Nepali		003	100
Opt. Sociology			100
Opt. Population Studies		246	100
Opt. English	3 subjects only	220	100
Opt. Economics		226	100
Opt. Mathematics		216	100
Opt. Nepali		232	100
Opt. HPE		244	100



## Student Facilities in the Campus

### A: Freeship facilities:

6% of the total enrolled students will receive freeship facility as per the selection procedure applied by the campus. This facility will be equivalent to the total amount of tuition fee of eleven months (in annual system). This facility is applicable year-wise to the students enrolled for **B.Ed., BBS, B.Sc. and BA.**

### B: Scholarship Facilities:

1. **Entrance test-based scholarship:** Entrance test topper/s (a boy and a girl) will be provided scholarship as per the provision made in the SMC scholarship guidelines.
2. **Final exam result-based scholarship:** One student from each faculty will receive this scholarship equivalent to the amount of the total tuition fee of 11 months. This scholarship is applicable only if the minimum number of students enrolled in the cohort is 40.
3. **Recommendation-based government funded scholarship:** This scholarship is based on the recommendation of the campus but the students receive it externally.
4. **Individual & Support Agency-based scholarship:** This scholarship will be provided to the students from the interest of the money deposited in the fixed account created by the individuals and agencies for scholarship support. The facility amount and the number of students receiving it will be decided in terms of the campus scholarship guidelines.
5. **BBA Specific scholarship:** (a) Two students (a boy and a girl) selected as per the **merit cum poverty criterion** from a section enrolled under this program will receive this scholarship equivalent to 50% of a semester tuition fee. This facility is offered only to those students who completed their school education (**SEE & +2**) from the community schools/community campuses. (b) 3 top grade

scorers (ranked in order) in the final semester examination will also receive scholarship. Based on the score merit, the amount can have variation as per the scholarship guidelines of the campus.

### C: Library Facilities:

1. **Central library facilities:** Each student admitted at B.Ed., BBS, B.Ed. ICT, BA, B.Sc, and M.Ed. will be provided two books from the library.
2. **Open access facility:** Each student will have open access for selecting books from the library.
3. **Reading facility in the reading rooms:** Student can take reading materials of their choice from the library and enjoy reading obeying library codes of conduct of the reading rooms.
4. **Research focus/RMC library facility:** Both students and teachers intending to carry out research can read books of the Research Management Cell Library. They can also use internet connected computers for browsing for material search.
5. **Non-student facility:** Non-admitted students/ students from other institutions and people in community can also use the library facility of the campus with the recommendation of the campus administration.
6. **Department library facility:** Each department has its own department library. Students of the concerned department can borrow books conditionally relevant to their study from this library too.
7. **E-library and E-Copy facility:** Students can visit e-library to browse materials from the internet. Relevant to their study, they can also transfer files from the computer centers and from the RMC.

### D: Lab Facilities:

Students studying under the faculty of science and technology will have facility of using lab

equipments in the guidance of the teacher and the presence of the lab assistant.

Students studying computer science, BBA and ICTE will have facility of using computers available in the computer labs in the guidance and presence of the teachers.

### E: Transportation:

One way transportation facility is offered to the students from **Sunsari-Ithari** in the west and from **Morang-Kanepokhari** in the East.

**F: Prize and Felicitation:** Students scoring higher grades in the internal tests and in the final examination will be awarded prizes along with an appropriate felicitation.

### Campus Codes

1. The students are requested to come to college with the defined uniform.
2. Students must have come with student identity card.
3. Students are supposed to obey the library rules and regulations for borrowing and returning the books from the library.
4. Laboratory rules and regulations must be obeyed by the students.
5. Students should have genuine discipline characters during their study.
6. The students must have full preparation to participate in the practical, practice teaching, practicum, report and thesis writing before they sit in the viva-voce.
7. Students must have taken library clearance before they receive the campus certificate.
8. Keeping campus equipments safe, keeping campus atmosphere peaceful, making garden, flora and fauna safe, clean and green shall be considered as implicit duties of the students.
9. Regulation of parking vehicles and transportation are obligatory.



## Chair of Students' Union

I am absolutely glad to express my pleasures that Sukuna Multiple Campus, from its beginning has made an outstanding progress for the holistic development of students and institution. Our campus is such an arena where every student come out achieving something to earn worthy livelihood. From the side of Chair of Students' Union, I assure that the campus will be the thread in the wax to illuminate the student life.

In the comparison to other campuses, this campus has provided the facilities of free ship and scholarship adequately to the students based on various criteria. I feel proud myself being the students of such a reputed campus in Nepal. QAA certificate blossoms the excellence of this campus.


As being chair of the students' union I welcome all the students from the every sides of Nepal and also join hands to all the prospective students and guardians to make a choice to this campus where every students will prepare their bright future.



**Santosh Limbu**

Chairman

Free Student Union(FSU)





# Teaching & Non-Teaching Staff of Sukuna Multiple Campus





# Annex 55: Class Routine 2076

Sukuna Multiple Campus, Sudarharaicha, Morang

Daily Routine for Academic Year 2076/077

(Morning Shift)

Break: 8:30- 8:45



*[Signature]*  
Campus Chief

Level	Ist period	2nd period	3rd period	4th period	5th period	6th period
	<b>6:00-6:50</b>	<b>6:50-7:40</b>	<b>7:40: 8:30</b>	<b>8:45:9:35</b>	<b>9:35- 10:25</b>	<b>10:25:11:15</b>
<b>B. Ed I</b>	Nep.417 UG 25 Eng.416 BD 23 Eco.416 SL 24 Maths 416 TPS 26 Sc. 418 TPP 27	Nep.418 GKH 25 Eng.417 PN 23 Eco.417 Ph.B. 24 Maths 417 KD 26 Sc. 417. GA 27	Found. 412 KRB 31	C. Eng 411 TRP 31	POP 418 BKK 29 HPE 418 HBK 31 SC 416 K.Mis 26	C. Nepali 401 DN 31
<b>B.Ed. II</b>	Psy 421 KRB 29	Pop.429 BKK 31 HPE 429 HBK 28 Sc. 429 TPP 29	Nep.424 BKG 28 Eng.422 GA 25 Eco.424 SL 29 Maths 424 PT 27 Sc math 424 MR 24	Nep.422 GKH 28 Eng.423 MD 25 Eco.422 SL 26 Maths 422 TPS 27 Sc. 428\429 JL 29	Nep.423 Ar A 28 Eng.424 NP 25 Eco.423 KS 24 Maths 423 IT 27 Sc. 422 GA 23	Pop.428 JG 29 HPE 428 KPB 28 Sc. 423 HG 29
<b>B.Ed. III</b>	Nep.433G KH 18 Eng.433 PN 19 Eco.433 Ph.B. 22 Maths 432 PT 21 Sc.438+43 9 JL 6	Nep.434 UNB 18 Eng.434 GA 19 Eco.434 KS Office Maths 434 TPS 4 Sc.434 RK 6	Nep 432 DG 18 Maths 433 RKN 23 HPE 438 KPB 26 Sc. 433 HRD 6	Eng.432 BD 19 Eco.432 KS 23 POP 439 JG 18 Sc.432 PT 6	Curri. 431 BBK 31	
<b>B.Ed. IV</b>	CL. I. 442 B.Ghi 31 Sc.446 GA 20	Eng.445 NP 21 Nep 445 DG 20 Eco.445 GPD 22 Math 446 IT 29 Sc.4..ICT DKK Lab	Eng.446 PN 21 Eco.446 KS 22 POP 449 BKK 29 SC 448 JL 20	Nep 446\449 DN 20 Maths 444 RKN 24 HPE 449 HBK 22 Sc.445 HRD 21	T. Nep 440 MN 18 T. Eng 440 MD 19 T.Maths 440 PT 20 4,5,6 T.Sc.440 PT 1,2,3 SC 449 JS 4,5,6 22 T.Eco 440 GPD 21	

<b>B.A. I</b>	M. Eng. MD+KMS 4 (4,5,6) (1,2,3) M. Nep 422 UNB 5	Soc. 421 KPS 5	C. Eng. BD 5 (1,2,3) TRP (4,5,6)	M. Eng GA 4 M. Nep UG/DG 5	Soc 422 BS 5	
<b>B.A. II</b>	Soc. KPS Hall	M. Eng.312 MD - B M. Nep. UG Hall	Eng.313 KMS - B Nep. GKH Hall	C. Eng PN - B	Soc. KPS/KPB Hall	
<b>B.A. III</b>	Eng. NP -A Nep. DG -B	Soc. BS -A	Soc. KPS -A	Soc BS -A	Eng IK -A Nep UG -B	
<b>ICT I</b>		Eng BD	Maths 1 KD	Nep UNB		
<b>ICT II</b>		Eng BD	Maths 11 KD	Nep UNB		


Prepared By:

Prem Bahadur Tamang-HoD, Maths-

Guru Prasad Adhikari-HoD, English-


Sukdal Limbu-HoD, Social Studies-

Uma Nath Bhattarai-HoDs-Nepali-



Arjun Raj Adhikari  
Assistant Campus Chief  
Morning Shift





**Campus Chief**  
Chandra Mani Rai  
Campus Chief



Social, Health and Population Studies Department  
Subjects Allocation Table – 2076 B.S.



S.N	Teacher's Name	1 <sup>st</sup> P.	2 <sup>nd</sup> P.	3 <sup>rd</sup> P	4 <sup>th</sup> P	5 <sup>th</sup> P	6 <sup>th</sup> P	Remarks
1.	Sukdal Limbu	B.Ed.I Eco.416		B.Ed. II Eco. 424	B.Ed. II Eco. 423			
2.	Kanta Subedi		B.Ed. 3 <sup>rd</sup> Eco. 434	B.Ed. 4 <sup>th</sup> Eco. 446	B.Ed. 3 <sup>rd</sup> Eco. 432	B.Ed. 2 <sup>nd</sup> Eco. 423		
3.	<b>Bidur Subedi</b>		B.A. 3 <sup>rd</sup> Soc.		B.A.3 <sup>rd</sup> Soc.	B.A. 1 <sup>st</sup> Soc.		3 Periods
3.	Janardan Guragain				B.Ed. 3 <sup>rd</sup> Pop. 439	B.Ed. 1 <sup>st</sup> HEP 418	B.Ed. 2 <sup>nd</sup> 428	3Periods
4.	Ganesh Pd. Dahal		B.Ed. 4 <sup>th</sup> Eco.445			B.Ed. 4 <sup>th</sup> Eco.440		2 Periods
5	Balkrishna Khadka		B.Ed. 2 <sup>nd</sup> Pop. 429	B.Ed. 4 <sup>th</sup> Pop.449			B.Ed. 2 <sup>nd</sup> Pop.428	3 Periods
6.	Krishna Bhurtel	B.A. 2 <sup>nd</sup> sos.	B.Ed. 2 <sup>nd</sup> HPE 429	B.Ed. 3 <sup>rd</sup> HPE438	B.Ed.4 <sup>th</sup> HPE 449	B.A.2 <sup>nd</sup> SOS. 1/2		
7.	Balkumar Kalakheti	BBS 1 <sup>st</sup> B Eco. En.m		BBS 1 <sup>st</sup> A Eco.En.m		BBS 1 <sup>st</sup> c Eco.En.		
8.	Khagendra Subedi	B.A. 2 <sup>nd</sup> sos	B.A.1 <sup>st</sup> sos.421	B.A. 3 <sup>rd</sup> sos.		B.A. 2 <sup>nd</sup> sos. 1/2		
9	Phadindra Kr. Bhandari	B.Ed. 3 <sup>rd</sup> Eco433	B.Ed. 1 <sup>st</sup> Eco 417		BBS 2 <sup>nd</sup> Eco. Nep.			
10.	Shitaram Khatiwada	BBS's Routine						

*St. Limbu*  
Department

*C. Chief*  
Campus Chief

**Sukuna Multiple Campus Sundarharaincha Morang**  
Academic routine of Social, Health and Population Studies Department 2076

Periods Class/section	I 6:00-6:50	II 6:50-7:40	III 7:40-8:30	IV 8:30-9:20	V 9:20-10:10	VI 10:10-11:00
B.Ed. First	Eco 416 SL 24	Eco 417 Ph.B.	-	-	Pop 418 BKK 29 Hpe 418 JG	
B.Ed. Second	-	Pop 429 BKK 31 Hpe 429 KPB 28	Eco 424 SL 29	Eco.422 SL 26	Eco 423 KS 24	Pop 428 JG 29 Hpe 428 BKK
B.Ed. Third	Eco 433 Ph.B. 22	Eco 434 KS 17	Hpe 438 KPB 26	Eco 432 KS 23 Pop 439 JG 18		
B.Ed. Fourth		Eco 445 GPD 22	Eco 446 KS 22 Pop 449 BKK 29	Hpe 449 Ph.B. 22	Eco 440 GPD 21	
BA First	M.Eng 4 MD+KMS M. Nep. 5 UNB	Soc. 421 KPS 5	C. Eng.5 BD+TRP	M. Eng 4 GA M. Nep 5 UG+DG	Soc. BS 5	
BA Second	Soc. KPS.Hall	M. Eng312 MD B M. Nep UG Hall	Eng 313 KMS B Nep. GKH Hall	C. Eng PN B	Soc. KPS+ KPB Hall	
B.A. Third	Eng. NP A Nep. DG B	Soc. BS A	Soc. KPS A	Soc. BS A	Eng. IK A Nep UG B	

*[Signature]*  
HOD

*[Signature]*  
Campus Chief





# SUKUNA MULTIPLE CAMPUS Kundaharaicha municipality 12

Routine for Bachelor level Academic Year 2076 / 2077

Period → Level ↓	1 <sup>st</sup>	2 <sup>nd</sup>	3 <sup>rd</sup>	4 <sup>th</sup>	5 <sup>th</sup>	6 <sup>th</sup>
	6:00 – 6:50	6:50 – 7:40	7:40 – 8:30	8:30 – 9:20	9:20 – 10:10	10:10 – 11
B.Ed-I	Math - 416 (T P S) R N - 26	Math - 417 (K D) R N - 26				
B. Ed-II			Math - 424 (P T) R N - 27	Math - 422 (T P S) R N - 27	Math - 423 (I T) R N 27	
B.Ed.-III	Math - 432 (P T) R N - 21	Math - 434 (T P S) R N - 4	Math - 433 (R K N) R N - 23			
B.Ed-IV		Math - 446 (I T) R N - 29		Math - 444 (R K N) R N - 24	Math - 440 (P T) R N - 21	

*[Signature]*  
Depart head

*[Signature]*  
Campus chief  
Campus Chief



### Subject Allocation to the teachers:

S N	Teacher's Name	1 <sup>st</sup> P	2 <sup>nd</sup>	3 <sup>rd</sup> P	4 <sup>th</sup> P	5 <sup>th</sup> P	6 <sup>th</sup>	Remarks
1	Prem Bahadur Tamang							
	Level / Year	B. Ed.- III						
2	Indra Prasad Timsina	Teach Math		B. Ed, II	B. Ed. III	B. Ed. II		
	Level / Year			History of Math	Teach Sc.	T Pr of Math		
3	Thakur Prasad Subedi		B. Ed.- IV	Math Ed 424	Sc.Ed.432			
	Level / Year		Advance cal			B Ed - II		
4	Raj Kumar Niraula		Math 446			Real Analysis		
	Level / Year					Math 423		
5	Thakur Prasad Subedi	B Ed - I	B. Ed. - III	B. Ed.I CT-8 <sup>th</sup> Sem	B. Ed. - II			
	Level / Year	Found.of Math	Analytical	Algebra for	Geometry			
6	Raj Kumar Niraula	Math 416	Geometry	I CT Ed 438	Math 422			
	Level / Year		Math 434					
7	Raj Kumar Niraula			B. Ed. - III	B. Ed. - IV			
	Level / Year			Modern Algebra	Linear Algebra			
8	Raj Kumar Niraula			Math 433	and Vector			
	Level / Year				Math 444			

*Signature*

Department head

*Signature*

Campus chief

Campus Chief



**SUKUNA MULTIPLE CAMPUS, SUNDARHARAINCHA, MORANG**  
**BBS, ROUTINE**  
**EFFECTIVE DATE:- 2076/05/08**

Periods Class/section	I 6:00-6:50	II 6:50-7:40	III 7:40-8:30	IV 8:30-9:20	V 9:20-10:10
BBS Fourth Year Nepali Medium	Entrepreneurship LPG 14	Investment AR14	Corporate Finance NKR14	FIM D. Bh. 14	Business Research GPD (4-6) 14
		Selling Kh.D. 01	Advertising M.D. 01	Service Mkt. U.U. 01	
BBS Fourth Year English Medium	Entrepreneurship NS 02	FIM D. Bh. 102	Investment AR 02	Corporate Finance NKR 02	Business Research GPD (1-3) 14
BBS Third Year Nepali Medium	Sec. A Strategic Mgmt. UU 103	Business Law MD 103	Taxation DN 103	Org. Behavior AR 103	Finance NKR 103
	Sec. B Org. Behavior AR 104	Strategic Mgmt. UU 104	Finance D.Bh. 104	Business Law MD 104	Taxation DN 104
BBS Third Year English Medium	Finance D.Bh. 03	Org. Behavior NS 03	Strategic Mgmt. UU 03	Taxation MT 03	Business Law Kh.D. 03
BBS Second Year Nepali Medium	Sec. A MKT MD 105	HRM LPG 105	Acc. NS 105	Eco. SRK 105	Eng. IC 105
	Sec. B Acc. MK 106	MKT DN+NKR 106	Eng. IC 106	Eco. Ph.Bh. 106	HRM LPG 106
BBS Second Year English Medium	Sec. A MKT TS 117	Eco. KP 117	Eng. GN 117	Acc. Kh. D. 117	HRM TR 117
	Sec. B Eco. KP 118	MKT TR 118	Acc. Kh. D. 118	Eng. GN 118	HRM NS 118
BBS First Year Nepali Medium	Sec. A Acc. Kh.D. 15	Stat MT 15	Eco SRK 15	PM BP 15	Eng G. Bh. 15
	Sec. B Eco SRK 102	PM BP102	Stat LPG/MK 102	Acc. DN 102	Eng G.K. 102
BBS First Year English Medium	Sec. A PM MT 101	Stat TS 101	Eco. BKK 101	Eng IC 101	Acc. MK 101
	Sec. B Eco. BKK 32	Acc. MK 32	PM TR 32	Eng G.K. 32	Stat. TS 32
	Sec. C PM TR 107	Acc. D.Bh. 107	Stat MT 107	Eng. G.Bh. 107	Eco. BKK 107

BP- Bala Ram Pokharel	LPG- Laxmi Prasad Guragai	DN- Dhurba Prasad Nepal
NKR- Narendra Kumar Rai	AR-Ashok Kumar Rai	UU- Umesh Upreti
D.Bh.- Dipak Bhandari	MD-Maya Dewan	Kh.D.- Khagendra Raj Dahal
TS- Trilochan Sitaula	NS- Narayan Sigdel	MK- Mohan Karki
MT- Matrika Thapa	TR- Tulasi Rimal	GN-Gunraj Nepal
GPD-Ganesh Prasad Dahal	BKK- Bal Kumar Kalakhethi	SRK-Sita Ram Khatiwada
Ph.Bh.- Phadindra Kumari Bhandari	IC- Indra Chhetri	G.Bh.-Ganesh Bhattarai
G.K.-Govinda Khanal	KP- Krishna Prasad Acharya	



*[Signature]*

**Coordinator**

*[Signature]*

**Campus Chief**

**का. प्रमुख**





त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त

# सुकुना बहुमुखी क्याम्पस SUKUNA MULTIPLE CAMPUS



पत्र सङ्ख्या:  
चलानी नम्बर:

स्था: २०४८ (ESTD १९९२)

## Daily Routine for BBA Program for the Academic Year २०७६

Effective from २०<sup>th</sup> Kartik २०७६

First Semester		Third Semester	
Time	Subject	Time	Subject
११:१०-१२:१०	POM (UT)	११:१०-१२:१०	MIS (BS)
१२:१०-०१:१०	English-1 (SD)	१२:१०-०१:१०	Business Finance (MT)
०१:१०-०१:४०	BREAK	०१:१०-०२:१०	Business Communication (SD)
०१:४०-०२:४०	Business Math-1 (IT)	०२:१०-०२:४०	BREAK
०२:४०-०३:४०	Computer & Information Technology Application (AB)	०२:४०-०३:४०	Financial Accounting (KD)
०३:४०-०४:४०	Micro Economics (KP)	०३:४०-०४:४०	Statistics (TS)

KP : Krishna Prasad Acharya  
AB: Atul Bhattarai  
MT: Matrika Thapa

IT: Indra Prasad Timsina  
UT: Utshab Thapa  
TS: Trilochan Sitaula

SD: Shankar Dewan  
KD: Khagendra Raj Dahal  
BS: Biraj Subedi

Director  
BBA Program

Campus Chief  
Campus Officer

फोन: ०२१-५४५६९७, ०२१-५४५७९७  
e-mail: sukunac@yahoo.com, sukunamc2048@gmail.com

नोटिसबोर्ड: १६९८०२१-५४५७९७  
website: www.sukuna.edu.np

**SUKUNA MULTIPLE CAMPUS, SUNDARHARAINCHA, MORANG**

**MBS Second Semester**

**ROUTINE**

**EFFECTIVE DATE: - 2076/05/11**

Periods Days	I (6:00-7:30)	II (7:30-9:00)
Sun	ACC 517 Management Accountancy DPN	MGT 513 Human Resource Management LPG
Mon	ACC 517 Management Accountancy DPN	MGT 513 Human Resource Management LPG
Tue	ACC 517 Management Accountancy DPN	MSC 517 Production and Operations Management MK
Wed	FIN 510 Financial Management NKR	MSC 517 Production and Operations Management MK
Thu	FIN 510 Financial Management NKR	MGT 518 Business Environment TS
Fri	FIN 510 Financial Management NKR	MGT 518 Business Environment TS

**LPG : Laxmi Prasad Guragai**

**DPN : Dhurba Prasad Nepal**

**NKR : Narendra Kumar Rai**

**TS: Trilochan Sitaula**

**MK : Mohan Karki**



**Co-coordinator**



**Campus Chief**







Period Days	1 <sup>st</sup> Semester 1 <sup>st</sup> period 4:00 – 5:30PM	2 <sup>nd</sup> Semester 1 <sup>st</sup> period 4:00 – 5:30PM	2 <sup>nd</sup> period 5:30 – 7:00PM	3 <sup>rd</sup> Semester 1 <sup>st</sup> period 4:00 – 5:30PM	2 <sup>nd</sup> period 5:30 – 7:00PM	4 <sup>th</sup> Semester 1 <sup>st</sup> period 4:30 – 6:30 PM
Sunday Monday	Foundation of Education (Ed. 5 11) GD	Advance edu. Psychology (Ed. 512) BG		Curriculum and Evaluation BG		EPM English Nepali
Tuesday Wednesday	EPM English Nepali Maths Population Health	EPM English Nepali Maths Population Health	EPM English Nepali Maths Population Health	EPM English Nepali Maths Population Health	EPM English Nepali	EPM English Nepali
Thursday Friday	EPM English Nepali Maths Population Health	EPM English Nepali Maths Population Health	EPM English Nepali Maths Population Health	Educational Research Methodology GD	Measurement and Evaluation BG	EPM English Nepali

Assist. Campus Chief

Keshab Raj Bhattarai

Campus Chief


Chandra mani Rai

क्याम्पस प्रमुख

B.S.C. ROUTINE (2076/77)

Days	Sections	9:45-10:35	10:35-11:25	11:25-12:15	12:15-1:05	1:05-1:55	1:55-2:45	2:45-3:35
SUN	Bio-I		CHEM(KM)	BOT(JL)	ZOO(JS)			
	Phy-I			MATH(LBD)	MATH(IT)	PHY(GA)		
	Bio-II			ZOO(JS)	CHEM(HG)		BOT(JL)	
	Phy-II	ALG(LBD)	APP.ST.(LBD)			MATH(IT)	PHY(GA)	
	Bio-III		BOT(JL)	CHEM(HG)	BOT(JL)	REM(RK)	ZOO(JS)	
	Phy-III				PHY(GA)	PHY(RKb)	PHY(RKb)	
	PHY-IV		PHY(GA)			PHY(RKb)	PHY(RK)	
	CHEM-IV	CHEM(YRP)	CHEM(YRP)		CHEM(KM)	CHEM(HG)		
	BOT-IV	BOT(JL)	BOT(DR)		BOT(DR)	BOT(JL)		
			CHEM(KM)	BOT(JL)	ZOO(JS)			
MON	Bio-I			MATH(LBD)	MATH(IT)	PHY(GA)		
	Phy-I			ZOO(JS)	BOT(JL)	CHEM(TU)		
	Bio-II		APP.ST.(LBD)	MATH(IT)			PHY(RK)	
	Phy-II	ALG(LBD)						
	Bio-III	BOT(JL)		CHEM(HG)	PHY(RK)	ZOO(JS)	BOT(JL)	
	Phy-III		CHEM(YRP)			PHY(RKb)	PHY(GA)	
	PHY-IV		PHY(GA)		PHY(RKb)	PHY(RK)		
	CHEM-IV	CHEM(YRP)	CHEM(HG)	CHEM(KM)	CHEM(TU)			
	BOT-IV	BOT(DR)	BOT(JL)		BOT(DR)	BOT(JL)		
TUES	Bio-I		CHEM(HG)	BOT(JL)	ZOO(JS)			
	Phy-I			MATH(LBD)	MATH(IT)	PHY(RK)		
	Bio-II			ZOO(JS)	BOT(JL)	CHEM(KM)		
	Phy-II	ALG(LBD)	APP.ST.(LBD)	MATH(IT)	PHY(GA)			
	Bio-III	CHEM(KM)	BOT(JL)	REM(RK)	ZOO(DD)	BOT(JL)	ZOO(JS)	
	Phy-III					PHY(GA)	PHY(RKb)	
	PHY-IV		PHY(GA)	PHY(GA)	PHY(RK)	PHY(RKb)		
	CHEM-IV	CHEM(YRP)	CHEM(YRP)	CHEM(HG)	CHEM(TU)			
	BOT-IV	BOT(JL)	BOT(DR)	BOT(JL)	BOT(DR)			

IT = Indra Prasad Timsina	AB = Atul Bhattarai
HG= Harka Bahadur Gurung	KM = Kalpana Mishra
JS = Jiwan Sapkota	YRP= Yograj Poddar
TU= Tika Prasad Upadhyaya	DD = Dibya Raj Dahal
RK(A/B)=Ramesh Khatriwada	LBD= Lekh Bahadur Dhimal
GA= Gyanendra Adhikari	DR= Dilli Ram Rai
JI= Jitendra Limbu	IK = Indra Karki (Chhetri)








# **B.Sc. PRACTICAL ROUTINE (2076/77)**

Prac. Practical Routine (207/6/17)				
Time : Right after the completion of theory classes				
YEARS DAY	1st	2nd	3rd	4th
SUN	PHY (GA)	BOT(JL)	CHEM A(TU)+ PHY	PHY(GA)
			ZOOL (JS)	CHEM (HG)
MON	BOT A (JL)	CHEM A (TU)+ BIO		CHEM (HG)
	ZOOL B (JS)	PHY A (GA)		
TUE	CHEM C(TU) +BIO	ZOOL (JS)	CHEM B(HG) +BIO	BOT(DR)
			PHY A(GA)	
WED	ZOOL A(JS)	CHEM B(HG) +PHY	BOT(JL)/DR	PHY (RK)
THU	CHEM B(HG) +PHY	PHY B(RK)	CHEM C(TU) +PHY	BOT (JL)
FRI	BOT B(JL)	CHEM C(HG) +PHY	PHY B(RK)	
	CHEM A(TU) +BIO			
No. of practical classes	PHY:1 CHEM:3 ZOO:2	CHEM:3 PHY:2 ZOO:1	CHEM:3 BOT:1 PHY:2	PHY: 2 CHEM: 2 BOT: 2



*[Signature]*  
Campus Chief



**Sukuna Multiple Campus  
Sundarharaincha-12, Morang  
B.Ed (ICTE) Routine \***

Period ▶▶▶ Level ▼▼▼	1 <sup>st</sup> (06:00-06:50)	2 <sup>nd</sup> (06:50-07:40)	3 <sup>rd</sup> (07:40-08:30)	4 <sup>th</sup> (08:30-09:20)	5 <sup>th</sup> (09:20-10:10)	6 <sup>th</sup> (10:10-11:00)
1 <sup>st</sup> Semester	Introduction to Info.Tech <b>UD **</b>	General English 1 <b>BD</b>	Fundamentals of Mathematics <b>KD</b>	Fundamentals of Education <b>KRB</b>	General Nepali 1 <b>UNB</b>	Programming Concept with C <b>BS **</b>
3 <sup>rd</sup> Semester	Calculus <b>PG</b>	Development Psychology <b>KRB</b>	ICT in Education <b>DKK **</b>	Microprocessor & Computer Organization <b>BS **</b>	Data Structures & Algorithm <b>AB **</b>	Web Technology <b>SD **</b>
6 <sup>th</sup> Semester	Assessment in Teaching and Learning <b>BG</b>	e-Learning <b>PG **</b>	Computer Graphics <b>AB **</b>	Graph Theory <b>MPR</b>	Visual Programming <b>BS **</b>	<b>X</b>
8 <sup>th</sup> Semester	Technology in Education <b>DKK **</b>	Research in Education <b>BBK</b>	Algebra <b>TPS</b>	Educational Project <b>AB **</b>	System Administration using Linux <b>SD **</b>	<b>X</b>

\* Subject to change without prior notice.

\*\* 2 to 3 weekdays Practical Classes

AB: Atul Bhattarai | DKK: Dharma Kumari Kalakheta | UD: Uma Dhungel | KRB: Keshav Raj Bhattarai | UNB: Uma Nath Bhattarai  
TPS: Thakur Prasad Subedi | BD: Basudev Dahal | MPR: Mahesh Prasad Regmi | BG: Bhojraj Ghimire | BS: Biraj Subedi  
PG: Puskal Gautam | BBK: Beg Bahadur Kafle | SD: Santosh Dahal | KD: Kalyan Dahal

Prepared by :

Signature: *Atul Bhattarai*

Name: *Atul Bhattarai*

Date:

Approved by :

Signature: *Chandra Mani Rai*

Campus Chief Name: *Chandra Mani Rai*

Date:




















# Annex 56: Decision for Shifting MBS in Morning Shift

Date: 2062/09/09





Page: .....

आज मिति २०६४ साल फागुन १ गते बुधवारका दिन यस सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा-१२ का व्यवस्थापन सङ्कायका कार्यक्रम संयोजक श्री बलराज जोरखरेलको अध्यक्षतामा व्यवस्थापन सङ्काय अन्तरगत अध्ययनरत प्राध्यापकहरूको बैठक बसी निम्न प्रस्ताव माथि हलफल गरी निम्नानुसार निर्णय गरियो।

## उपाध्यक्षिता

१. बलराज जोरखरेल, कार्यक्रम संयोजक, व्यवस्थापन सङ्काय, 
२. लक्ष्मीप्रसाद गुरागाई, सदस्य 
३. ध्रुवप्रसाद नेपाल, " 
४. जगेशप्रसाद दाहाल, " 
५. सुकुल लिम्बू, " 
६. ब्रा. मोहनकुमार तुम्बाहाड, " 
७. नरेन्द्रकुमार राई, " 
८. अशोककुमार राई, " 
९. उमेश उप्रेती, " 
१०. दीपक भण्डारी, " 
११. माया देवान, " 
१२. स्वर्गेन्द्रराज दाहाल, " 
१३. सीताराम स्वर्तिवडा, " 
१४. नारायणप्रसाद सिग्देल, " 
१५. त्रिलोचन सिर्वाँला, " 
१६. मोहनकुमार कार्की, " 
१७. गुणराज नेपाल, " 

## आमन्त्रीत,

१. चन्द्रशक्ति राई- स. क्याम्पस प्रमुख 
२. अर्जुनराज आधिवारी- स. " " 
३. नरप्रसाद भण्डारी 
४. केशवराज भण्डारी- स. क्याम्पस प्रमुख 



प्रस्ताव तथा निर्णयहरू

१. एम. बी. एस. को पठनपाठन सम्बन्धमा : यस प्रस्ताव उपर दलफल गर्दा यस वर्ष भन्दा अघि स्नातकोत्तर तहका कार्यक्रमहरू बेलुकी सत्रमा सञ्चालन हुदै आएकोमा व्यवस्थापन संरक्षण स्नातकोत्तर तह (MBS) को प्रथम वर्षका विद्यार्थीहरूले सो कक्षा विहारी सत्रमा सञ्चालन गर्ने माग गरिएकोमा सो सन्दर्भमा आसपासको आवश्यकता र परिस्थिति समेतलाई विचार गर्दै क्याम्पस पदाधिकारीको बैठकको निर्णय अनुसार सन् २०१९ (२०७८) देखि सो कक्षा विहारी सत्रमा सञ्चालन गर्ने भनी निर्णय गरियो।

यसका लागि एम. बी. एस. प्रथम सेमेस्टरको लागि समयतालिका (कार्यतालिका) निर्माणका लागि निम्न समिति गठन गर्ने र सो समितिले २०७८ फागुन १ गते सत्रमा कार्यतालिका निर्माण गरी क्याम्पसमा पेश गर्ने र कार्यतालिका निर्माण गर्दा प्राध्यापकहरूको कार्यभार (work-load) लाई ध्यान दिई त्यसको मापदण्ड समेत तयार गर्ने क्याम्पस प्रशासनलाई अनुरोध गर्ने भनी निर्णय गरियो।

कार्य तालिका निर्माण समिति






१. संयोजक : लक्ष्मीप्रसाद जुरागाई
२. सदस्य : ध्रुवप्रसाद नेपाल
३. " : नरेन्द्रकुमार राई

एम. बी. एस. प्रथम सेमेस्टरका लागि मिति २०७८ फागुन ८ गतेका दिन विहान ६:०० - ९:०० बजेसम्म अभिमुखीकरण गर्ने र यसका लागि शिक्षण सहायक श्री कृष्णप्रसाद आचार्यलाई स्लाईड प्रस्तुतीकरण गर्ने जिम्मेवारी दिने निर्णय गरियो।

४. आन्तरिक परीक्षा सञ्चालन सम्बन्धमा : यस प्रस्ताव उपर दलफल गर्दा, एम. बी. एस. प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्तरिक परीक्षा फागुन मितिमा सञ्चालन गर्ने गरी व्यवस्था

मिलाउने निर्णय गरियो।

३. अन्तरक्रिया कार्यक्रममा सहभागिता सम्बन्धमा: यस प्रस्ताव उपर बलफल गर्दा, व्यवस्थापन सङ्काय स्नातकोत्तर तहमा अध्यापन रत प्राध्यापकहरूलाई यथासम्भव मिलाएर सहभागिता गराउने निर्णय गरियो।



## Annex 57: ECA Minute Book and Activity Report



मिति : २०७३.११.०३

श्रीमान् क्याम्पस प्रमुख  
सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचा मोरङ

विषय : प्रतिवेदन सम्बन्धमा ।

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचा मोरङले मिति २०७३ माघ २१ देखि २८ गतेसम्म र २०७३.११.०१ गते र ०२ गते क्याम्पसको नियमित अतिरिक्त क्रियाकलापअन्तर्गत एथेलेटिक्स तथा भलिबल खेल सञ्चालन गर्‍यो । आफ्नै खेलमैदानमा भएको उक्त खेलकुदको कार्यक्रममा विद्यार्थीहरूको समो सहभागिता रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरिय सुनिश्चितता प्रत्यायन प्राप्त सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचा मोरङले मिति २०७३ माघ २१ देखि २८ गतेसम्म र २०७३.११.०१ गते र ०२ गते क्याम्पसको नियमित अतिरिक्त क्रियाकलापअन्तर्गत एथेलेटिक्स तथा भलिबल खेल सञ्चालन गर्‍यो । दौडतर्फ १०० मि, २०० मि, ४०० मि, ३ कि.मि. र रिले । एथेलेटिक्समा हाइजम्प, लडजम्प, ट्रिपलजम्प, सटपुट, ज्यार्भेलिन थ्रो तथा भलिबल : छात्र तथा छात्रा । जस्ता खेलहरू खेलाइएको थियो । स्नातक तथा स्नातकोत्तर तहका खेलकुदका फुटबल र फिलडनर्फका एथेलेटिक्सका खेलहरू विहान र ११ र १२ का खेलहरू दिउँसो भएका थिए । भलिबलको खेल भने दिउँसाँझ र दिवासका खेलहरू संयुक्तरूपमा खेलाइएका थिए । एथेलेटिक्समा विविष् प्रथमकी छात्रा रञ्जु ज्ञान्जिरे सर्वाधिक खेलमा उत्कण्ठता हासिल गरेकी थिइन ।

भलिबलको फाइनल खेल र पुरस्कार वितरण २०७३ फागुन १ गतेका दिन भएको थियो । फाइनल खेल वि.एड. प्रथम र जिज्ञा १२ का बीच भएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख चन्द्रमणि राई र अतिरिक्त क्रियाकलाप समितिका संयोजक उमानाथ भट्टराईसमेतले संयुक्त रूपमा उद्घाटन गरी आरम्भ भएको भलिबल खेलमा वि.एड. प्रथमले प्रथम स्थान हासिल गर्ने सफल भयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी प्रमुख अतिथि, क्याम्पस प्रमुख चन्द्रमणि राईले अध्यक्षता गरेको पुरस्कार वितरणको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख चन्द्रमणि राई तथा प्राध्यापक सङ्घका साचिवले पुरस्कार वितरण गर्नुभएको थियो ।

समितिका सदस्यहरू जनार्दन गुरागाई, खगेन्द्रराज दाहाल, जयराम राजवंशी तथा स्वर्वायु सभापति सन्तोष लिम्बूको सक्रियता रहेको प्रस्तुत कार्यक्रममा विद्यार्थीहरू गर्जीव काकी, प्रमोद गेला, रूपक कटुवाल, मिलन बस्नेत, कमल काकी, कमल बस्नेत आदिको उच्च सहयोग रहेको थियो । खेलकुदका माध्यमबाट विद्यार्थीहरूको शारीरिक, मानसिक तथा व्यक्तित्वको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने कुरामा विश्वस्त रहेको यस क्याम्पसले अतिरिक्त क्रियाकलाप समितिमाफत अन्य बौद्धिक कार्यक्रमहरू गर्दैजाने योजना लिएको छ ।

प्रस्ताता

उमानाथ भट्टराई





संयोजक

अतिरिक्त क्रियाकलाप समिति

क्याम्पस प्रमुख

उद्घाटन मिति २०७६ साल <sup>माघ</sup> चैत्र १९ गतेको दिन सुकुना  
बहुमुखी क्याम्पस सुन्दरहरैँचा-१३ को अतिरिक्त क्रियाकलाप  
समितिको बैठक, समितिका संयोजक उमानाथ भट्टराईको अध्यक्षतामा  
बसी निम्न निर्णयहरू गरियो ।

#### उपस्थिति

- |                    |                   |   |
|--------------------|-------------------|---|
| १, उमानाथ भट्टराई  | संयोजक            |  |
| २, जनार्दन गुरागाई | सदस्य             |  |
| ३, रणेश्वर राजा    | सदस्य             |  |
| ४, जयराम राजवंशी   | "                 |  |
| ५,                 | स्ववियु प्रतिनिधि |   |

#### आमन्त्रित

- १, क्याम्पस प्रमुख श्री चन्द्रमणि राई
- २, सहायक क्याम्पस प्रमुख श्री अर्जुनराज अधिकारी

#### प्रस्तावहरू

- १, अतिरिक्त क्रियाकलाप सम्बन्धमा
- २, समयावधि र समय तोक्ने सम्बन्धमा
- ३, विविध

#### निर्णयहरू

- १, प्रस्ताव नं. १ मा छलफल गर्दा यो वर्ष  
निम्न क्रिस्तिका क्रियाकलाप गर्ने भन्ने  
निर्णय गरियो ।

(क) विश्व विद्यालय तहका विद्यार्थीहरूमा निम्न  
कार्यक्रमहरू गर्ने

- (अ) खेलकुद : ह्याक, फुल र बलिवल
- (आ) हाजिरा जवाफ
- (इ) गझ कविता जेष्ठी
- (ई) वक्तृता
- (उ) गायन तथा नृत्य







ख, कक्षा ११ र १२ मा सञ्चालन गरिने

- (अ) स्वेनकुक्षः दूधपाक, पिल्ल २ मलिवण  
(आ) हाजिरी जवाफ  
(इ) वक्तुता  
(ई) शायन तथा नृत्य

2. निर्णय लं ५ मा पारित विविक्त<sup>वर्क</sup> कार्यक्रम हरु निम्न समय भित्रिमा गर्ने।

क, खेलकुद : यूआक, फ़िल्ड र मालेबल मिति २०७६ साल  
माघ - २१ गते देखि - २४ गते सम्ममा बिहानको समयमा दोस्तो  
घन्टी पढाइ पाछि (१०:३०) देखि १०:३० मा गर्ने भन्ने  
निर्णय भयो ।

- (ख) कावेरा र गजल : मिति २०६८ का. विमिश्र निति  
 (ग) हाकिरो बन्दा : मिति तोकेर गर्ने अर्को स्थिति भयो।  
 (घ) वस्तुता : मिति तोकेर गर्ने भन्ने ठिठोई ।  
 (ङ) गायन तथा नृत्य : " " "

क्रमा ११ र १२ तर्फ

क, खेलकुद : स्टाक, फ़िल्ड, र मलिकल मिति २०७६ साल  
फागुनका पहिलो - सप्तमि त्र स्वर्ण गरौ अके बिहद

ख) हाजिरी जवाब : पद्धतिमति तोकने वही निष्कर्ष

(ग) वक्तृत्व

(घ) जायत तथा मूल्य 11

## ७. विवेक

प, मिति २०७६ साल माघ १४ गते भद्रगलवारका शुभदिन  
टेलिभिजन विणमोड मापाका आयाजनामा अनुसारका  
इच्छाका हुने प्रदेशस्तरीय हाजिरी जवाफ प्रतिधारित।

कक्षा

कमला  
शिक्षण सहायक श्री खगेन्द्रराज दाहाल (सदस्य अतिरिक्त  
कृषिाकलाप समिति) को नेतृत्वमा उक्त प्रतिभागिताका  
लागि तपासिलका विद्यार्थीहरू पठाउने निर्णय गरियो ।

तपासिल

१. शेङ्कर दाहाल
२. नवरज श्रेष्ठ
३. शवित्रा रेग्मी

बि.एड. चौथो वर्ष से.नं. १३८  
बि.एससी दोस्रो वर्ष से.नं. ११  
बि.एससी. चौथो वर्ष से.नं. ३०

कमला



मिति 20७६ साल २१ गते देखि सञ्चालन गरि  
एको खेलकुद साप्ताहको बार्षिक पारिणाम के रेकर्ड  
व्यवस्थित गर्न सुबक्याको अतिरिक्त समितिको केक समिति  
का संयोजक उम्माध भट्टराईको अध्यक्षतामा बस्ने निम्न  
निर्णय गरियो ।

उपस्थिति

संयोजक : उम्माध भट्टराई

सदस्य : जनार्दन गुरागाई

" : रविवेन्द्रराज दाहाल

" : जयराम राजवंशी

सदस्य स्वमिय प्रतिनिधि :

प्रस्तावहरू

- १, अभिलेख राख्ने सम्बन्धमा
- २, पुरस्कारका व्यवस्थापन सम्बन्धमा
- ३, विविध

निर्णयहरू

मिति 20७६ माघ २१ गते देखि सञ्चालित अतिरिक्त  
क्रियाकलाप अन्तर्गत खेलकुद कार्यक्रममा सहभागी भई  
उच्च स्थान हासिल गर्ने छात्र छात्राहरूको नाम अभिलेख  
का, उपमा राख्ने निर्णय भयो ।

खेलहरू र विजेताहरू

१०० मिटर दौड

- |                  |   |         |         |
|------------------|---|---------|---------|
| १, नितेश श्रेष्ठ | — | प्रथम   | BBS I   |
| २, मेसा बर्देका  | — | द्वितीय | BEd I   |
| ३, अभिषेक राई    | — | तृतीय   | B.Ed II |

१०० मिटर दौडा

- |                 |          |               |         |
|-----------------|----------|---------------|---------|
| १, राधिका मिश्र | —        | (ICTE I Sem.) | प्रथम   |
| २, बबिता निरौला | (BBS II) |               | द्वितीय |
| ३, एशिका दाहाल  | (BBS II) |               | तृतीय   |

## २०० मिटर

- छात्र
- १, विगेन सुवेदी - प्रथम (B.Ev I)
- २, लक्ष्मण भारती - द्वितीय
- ३, इन्द्रबहादुर लिम्बू - तृतीय B.Ev III

## छात्रा

- १, रञ्जु कार्की - प्रथम (B.B.S IV)
- २, चन्द्रकला सापकोटा - द्वितीय
- ३, त्रिशला राई - तृतीय (B.Sc I)

## ४०० मिटर

### छात्र

- १, वलबहादुर लिम्बू - प्रथम
- २, इन्द्रबहादुर लिम्बू - द्वितीय
- ३, विगेन सुवेदी - तृतीय

### छात्रा

- १, रञ्जु कार्की - प्रथम विबिएस I<sup>st</sup>
- २, त्रिशला राई - द्वितीय B.Sc 4<sup>th</sup>
- ३, सकिला राई - तृतीय B.Ev 3<sup>rd</sup>

### छात्र

## १०० मिटर

### छात्रा

- १, रञ्जु कार्की - प्रथम
- २, त्रिशला राई - द्वितीय B.Sc I
- ३, शर्मिला गिरी - तृतीय

### छात्र

- १, इन्द्रबहादुर लिम्बू - प्रथम B.Ev III
- २, आभिषेक राई - द्वितीय B.Ev II
- ३, विगेन सुवेदी - तृतीय B.Ev I



## इतिमि

द्वि

१	जीवन मगर - प्रथम	कक्षा ११ (१९९९)
२	बलबहादुर लिम्बू - द्वितीय	BBS चौथा (१९९४)
३	युवराज थापा - तृतीय	BBS प्रथम ३६
४	इन्द्रबहादुर लिम्बू चौथा	BEd तेला ६०

द्वि

१  
२  
३  
४

रिल १००x४ द्वि

द्वि

क विजेन सुवेदी  
ख रामकुमार तामाड  
ग सन्देश श्रेष्ठ  
घ नितेश श्रेष्ठ

प्रथम

B Ed 1

द्वि

क लोहद अनसारी  
ख प्रदीप खड्का  
ग राम खवास  
घ विमल लिम्बू

द्वितीय

BBS II

क शक्ति केशराला  
ख उदयचन्द्र थापा  
ग मित्र पोरबरेल  
घ मनकुमार श्रेष्ठ

तृतीय

BBSI Nep

## द्वितीय रिजल्ट १९८४ ई

१,	रेखा रिजाल	]	प्रथम
२,	गिरीला राई		
३,	रज्जु कर्की		
४,	शर्मिला गिरी		

१,	यमुना दाहाल	]	द्वितीय
२,	सरोिता श्रेष्ठ		
३,	एशिका दाहाल		
४,	साकेला राई		

१	प्रमिला बरुवाथोकी	]	तृतीय
२	शिक्षा निरौला		
३	चन्द्रकुला शास्त्रकोटा		
४	अप्सरा कर्की		



## फिफ्टन

### लड जम्प

छात्रा

१, रज्जु कार्की	प्रथम
(२जना) २, शर्मिला गिरी	द्वितीय (एक) एसिका दाहाल
३, शर्मिला गुरुङ	तृतीय

छात्र

१, मेस्ती बर्देवा	प्रथम
२, नितेश खरेड	द्वितीय
३, प्रकाश मण्डारी	तृतीय

### हाई जम्प

६

छात्र

१, सन्तोष लिम्बु	प्रथम
२, धिरेन्द्र खड्का	द्वितीय
३, नितेश खरेड	तृतीय

छात्रा

१, रज्जु कार्की	प्रथम
२, एसिका दाहाल	द्वितीय
३, त्रिसला राई	तृतीय

### ट्रिपल जम्प

१, मेस्ती बर्देवा	प्रथम
२, उदय चन्द थापा	द्वितीय
३, भिष पोखरेल	तृतीय

छात्रा

१, रज्जु कार्की	प्रथम
२, शर्मिला राई	द्वितीय
३, स्वेक्षा निरौला	तृतीय

### सरपुट

छात्रा

१, शर्मिला गिरी	प्रथम
२, कमला पोखरेल	द्वितीय
३, शर्मिला राई	तृतीय

२०२०

### सदपुट ध्वज

१, नितेश श्रेष्ठ	प्रथम (इच्छा <del>श्रेष्ठ</del> वाग्ले)
२, मेसा खड्का	द्वितीय
३, सज्जण राको	तृतीय

### अग्रामलिन ध्वज

१, शर्मिला गिरी	प्रथम
२, शारदा श्रेष्ठ	द्वितीय
३, श्रद्धा तामाङ	तृतीय

### ध्वज

१, नितेश श्रेष्ठ	प्रथम ( " )
२, सज्जण श्रेष्ठ	द्वितीय
३, दुर्गा पौडेल	तृतीय



+ 2 वर्ष

पठक निम्न	वर्ष	
1 सुवेन कावेरथ	प्रथम	रक्षा 99 मैपली बालिका
2 सुरेश राकी	द्वितीय	<del>विज्ञान</del> - 99 (mugma)
3 <del>सुवेन कावेरथ</del> गणेश विमला	तृतीय	

पठक निम्न	वर्ष	
1 पुष्पा पद्मल पड्डमाल	- शिक्षा 92	
2 अरुण लामाड	विज्ञान 92	
3 उषा कर्की	-	mugma - 99

पठक निम्न	वर्ष	
1 सुवेन कावेरथ (रक्षा 99 मैपली बालिका)	प्रथम	
2 सुरेश राकी	mugma - 99	द्वितीय
3 गणेश विमला सुवेन कावेरथ	तृतीय	एवम - 12

पठक निम्न	वर्ष	
1 <del>पुष्पा पद्मल पड्डमाल</del> अरुण लामाड	प्रथम	विज्ञान - 92
2 अरुण लामाड	मुना लुइटेला	द्वितीय
3 उषा कर्की	सिद्धमला राइ	तृतीय शिक्षा - 99

पठक निम्न	वर्ष	
1 जेम कुमार राइ	प्रथम	एवम - 92
2 राजेश सिम्बु	द्वितीय	mugma - 99
3 सुवेन कावेरथ	तृतीय	एवम - 12

पठक निम्न	वर्ष	
1 निरुता राइ	प्रथम	शिक्षा - 99
2 सिद्धमला राइ	द्वितीय	शिक्षा - 99
3 विमला मगर	तृतीय	शिक्षा - 99

## टिच निरर धर

रुद्र

- |                               |                    |
|-------------------------------|--------------------|
| १. माणेराम गुरुड (१२३१) प्रथम |                    |
| २. प्रेम कुमार राई            | द्वितीय (१२ फरवरी) |
| ३. जीवन मगर                   | तृतीय (१२ फरवरी)   |

### धर

- |                  |         |
|------------------|---------|
| १. प्रीति राई    | प्रथम   |
| २. प्रमिला खत्री | द्वितीय |
| ३. रेखा राई      | तृतीय   |

### रिल धर

- |                                       |         |
|---------------------------------------|---------|
| १. अब्रहाम प्रधान (१२३१ अंग्रेजी 'A') | प्रथम   |
| २. उमानाथ टकाल " " "                  | "       |
| ३. प्रदीप कविरथ " अंग्रेजी 'A'        | द्वितीय |
| ४. सुरेश शर्मा                        | "       |

१. सूर्य थापा

२. सुसन गुजेल

३. आयुष राई

४. गणेश धिमाल

द्वितीय

१. मतिराज गुरुड

२. जीवन मगर

३. उमेश थापा

४. सुप्रबोध चौहान एवु-१२

तृतीय



## अंडा

१	<del>अमिता</del> देविता थारु - 12 mgmt	} प्रथम
२	प्रियंका लिम्बू - 12 mgmt	
३	कविता मगर 12 mgmt	
४	संजना दम्भना गुरुङ ११ एवम्	

१	रिलेका राई	११ - mgmt	} द्वितीय
२	अरुण लामा	विज्ञान - 12	
३	राजिना जिमी		
४	आरुण लामा	mgmt - ११	

१	प्रनीता राई	११, mgmt	} तृतीय
२	संजु बस्नेत	११ "	
३	शाली राई	११ "	
४	अनुशा गौतम	११ "	

	लड जम्प	क्षेत्र	
१	असुराम प्रधान	(अधुना)	प्रथम
२	रुद्रबहादुर चौहान		द्वितीय एवम् - 12
३	अरुण भास्कर थारु		तृतीय विज्ञान - 12

## क्षेत्र

१	पुष्पा ढड्गाला	प्रथम (उत्तर १२ विज्ञान)
२	अरुण लामा	द्वितीय कक्षा १२ विज्ञान
३	सुखर घालाल	तृतीय 12 म्

## द्विपञ्चम्य द्वात्रिंश

१	अब्रहाम प्रधान	प्रथम	११. mgmt
२	सुमन गुरुङ	द्वितीय	- १२. mgmt
३	प्रकाश रमरेल	तृतीय	- १३

## द्वात्रिंश

१	अरुण लामा	प्रथम	विज्ञान - १२
२	शिल्पा राई	द्वितीय	११ mgmt
३			

## सप्तपुर द्वात्रिंश

१	सञ्जीव घेल	प्रथम	- १२. mgmt
२	सुमन गुरुङ	द्वितीय	१२ - mgmt
३	निरञ्जना खत्री राई	तृतीय	११ - mgmt

## द्वात्रिंश

१	अरुण लामा	प्रथम	विज्ञान - १२
२	देविता थारु	द्वितीय	mgmt - १२
३	फिलिप्पा लिम्बू	तृतीय	mgmt - १२

## ज्यामलिन द्वात्रिंश

१	रुद्रबहादुर चौहान	प्रथम	द्वितीय - १२
२	सुमन गुरुङ	द्वितीय	- १२. mgmt
३	विक्रम काकी	तृतीय	

११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ ३७ ३८ ३९ ४० ४१ ४२ ४३ ४४ ४५ ४६ ४७ ४८ ४९ ५० ५१ ५२ ५३ ५४ ५५ ५६ ५७ ५८ ५९ ६० ६१ ६२ ६३ ६४ ६५ ६६ ६७ ६८ ६९ ७० ७१ ७२ ७३ ७४ ७५ ७६ ७७ ७८ ७९ ८० ८१ ८२ ८३ ८४ ८५ ८६ ८७ ८८ ८९ ९० ९१ ९२ ९३ ९४ ९५ ९६ ९७ ९८ ९९ १००



## દાત્રા મંત્રિવલ

૧. જાહા તામ્હાડ. વિજાન - કસ્ટ ૧૨
૨. પુખા લંગાલ મિહા — "
૩. પ્રાલિ રાહ 11
૪. સ્કિલ રાહ 11
૫. મજુ તામ્હાડ. 11
૬. નીતા રાહ 11
૭. સુદાન રાહ 11
૮. પુખા તામ્હાડ. 11

(પ્રશ્ન)

## માટે સલાતક તદ

૧. સમિતો સોલે 885 11<sup>th</sup>
૨. યમુલ લેલ 11 "
૩. લંગિલો રવલ 11 "
૪. સ્કિલ લેલ 11 11<sup>th</sup>
૫. જાપ્સરા કોર્ફ 8ed 11<sup>th</sup>
૬. સોનિયા તામ્હાડ. 11
૭. પ્રાલિ કોર્ફ 11
૮. સ્કિલ રાહ 11
૯. જનુસા રવરી 11

वि. एड प्रश्न व. प्र.

१. रीसन तामाड.
२. प्रविन थापा
३. धिरन खड्का
४. सन्देश शर्मा
५. रामकुमार तामाड.
६. पुष्पा कविराज
७. विकास पराजुली
८. विकास पौडेल
९. सुमिल तामाड.

प्रश्न

कक्षा १२

१. राजेश शर्मा
२. जीवन मगर
३. रणवहादुर चौहान
४. मनिराज गुरुङ.
५. सुर्य व्योपाने
६. विजय राई
७. प्रकाश वसन्त
८. शक्ति लिम्बू

विवरण

वि. एड (प्रश्न + उत्तर + उत्तर)

१. राजेश शर्मा
२. विकास कुलुङ राई
३. शंकर दाहाल
४. रणपुङ कुलुङ
५. कुमल वसन्त
६. विष्णु थापा
७. विजय राई
८. मनोज काडी
९. युवराज काडी

विवरण

अक्षर



સમાપતિ : કયા પ્રમુખ સ્વચ્છતા રાઈ  
આ પ્રમુખ અતિથિ : કયા સચાલક સમિતિ અધ્યક્ષ  
શ્રી કેશવ અધિકારી

અન્ય આસન ગ્રંથ : અતિથિ સમિતિ સંયોજક

: શમ્ભુજી પ્રાધ્યાપકજી

: સમાપતિ સ્વ વિ.યુ.

: મલેશ્વર રમ્યાયરજી

રાષ્ટ્રીયગાન : સામૂહિક

મલેશ્વર ફાઇનલ ઉદ્ધારન : પ્રમુખ અતિથિ


કયામ્પસ પ્રમુખ

પુરસ્કાર વિતરણ : પ્રમુખ અતિથિ

: કયામ્પસ પ્રમુખ

ધન્યવંદના જાપન : પ્રમુખ અતિથિ

ધન્યવાદ સાહેત કાર્યક્રમનો સમાપન : કયામ્પસ પ્રમુખ



# सुकुना बहुमुखी क्याम्पस

मुन्दरहैचा-१२, मोरङ  
स्था. २०४८

[विश्वविद्यालय अनुदान आयोग, नेपालद्वारा गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्राप्त]



## प्रमाणपत्र

यस सुकुना बहुमुखी क्याम्पसको खेलकूद साप्ताह-२०७६ को अवसरमा आयोजित अतिरिक्त क्रियाकलापको  
अन्तर्गत हाइजम्प (छात्र) मा सहभागी भई प्रथम स्थान प्राप्त गर्नु भएको  
क्याम्पसको शिक्षा-शास्त्र सङ्काय अङ्ग्रेजि.इ.प्रथम वर्ष/सेत्र मा अध्ययनरत छात्र/छात्रा  
श्री सन्तोष तिम्व  
लाई सधन्यवाद यो प्रमाणपत्र प्रदान गरिएको छ

उमानाथ भट्टराई

संयोजक

अतिरिक्त क्रियाकलाप समिति

चन्द्रमणि राई

क्याम्पस प्रमुख

दिनाङ्क : २०७६ माघ २९-२४ गते

केशव अधिकारी

क्याम्पस सञ्चालक समिति

## Annex 58: Affiliation Letter of One Year B Ed



### त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय

योजना महाशाखा

सिधा सम्पर्क :- २-१४४३७  
एस.सेल्ज :- २-११५४२  
२-११५४३) ३२०  
२-११५४४) २०६

कीर्तिपुर,  
काठमाण्डौ, नेपाल ।  
मिति... २०५२। ३। १६ ...

प. सं. ४५९/का. नं. ( ) यो. म. शा. ०५२। ५२

श्रीमान् अध्याप्य,  
सुनुना क्याम्पस संचालक समिति  
सुनुना माध्यमिक विद्यालय  
इन्द्रपुर, मोरङ ।

वि. शा. :- कार्यक्रम थप गर्न स्वीकृति वारे ।

महोदय।

उपरोक्त विषयमा सुनुना क्याम्पस इन्द्रपुरबाट प्राप्त पत्रको सम्बन्धमा कारवाही गर्दा उक्त क्याम्पसमा आ. व. ०५२। ५२ को शिदाक सत्रदेशि शिक्षाशास्त्र संकाय अन्तर्गतको ए. ए. तहको वी. ए. कार्यक्रम देहायको शर्तमा संचालन गर्न त्रि. वि. कार्यकारण परिषदको मिति ०५२ आषाढ ७ गतेको निर्णयानुसार स्वीकृति प्रदान गरिएको व्यहोरा आवश्यक कारवाही अनुरोध गरेको छु । उक्त कार्यक्रममा पढाउने विधिष्टोकाका तहका विषयहरूको सम्बन्धमा निर्णय भएपछि पुनः पत्र पठाउने व्यहोरा समेत अनुरोध गरेको छु ।

शर्त :-

स्वीकृति पाएको १५ दिनभित्र त्रि. वि. ले तय गरे अनुसार शिदाकहरूको व्यवस्था गर्ने र अन्य शर्तहरू पालना गर्ने ।

बोलाउने :-

श्री सुनुना कुमुदी क्याम्पस  
इन्द्रपुर, मोरङ ।

श्री डीगढी कार्यालय  
शिक्षाशास्त्र संकाय, त्रि. वि. कीर्तिपुर ।

श्री परावारा निम्नका कार्यालय  
त्रि. वि. अमल ।

श्री सुनुना शाखा  
त्रि. वि. कीर्तिपुर ।

५७१०१०५७५  
( डा. पन्नालाल प्रधान )  
प्रमुख





त्रिभुवन विश्वविद्यालय  
उपकुलपतिको कार्यालय  
योजना महाशाखा

सिधा सम्पर्क :- २-१४४३७  
एक्सचेंज :- २-११८४२  
२-११८४३) ३२०  
२-११८४४) २०६

कीर्तिपुर,  
काठमाण्डौ, नेपाल ।

मिति... २०५२।७।२२...

प. सं.....फा. नं. ( ) यो. म. शा. ०५२।५२

श्रीमान् अध्यक्ष,  
सुकुना बहुमुखी क्याम्पस संचालक समिति  
इन्द्रपुर, मोरंग ।

विषय:- एक वर्षी वी.सह. कार्यक्रममा विभिन्न विषयहरूको कक्षा संचालन  
गर्न स्वीकृति दिइएको बारे ।

महोदय,

यस महाशाखाको च.नं. ४५९ मिति ०५२।३।१६ को पत्रको सन्दर्भमा लेखिदैं । आ.व.  
०५२।५२ को शैक्षिक सत्रदेखि संचालन गर्न स्वीकृति दिइएको शिक्षा शास्त्र संकाय अन्तर्गतको एक वर्षी  
वी.सह. कार्यक्रममा १) अंग्रेजी भाषा शिक्षा २) नेपाली भाषा शिक्षा ३) गणित शिक्षा  
४) इतिहास शिक्षा शिक्षा ५) राजनीति शास्त्र शिक्षा शिक्षा ६) अर्थशास्त्र शिक्षा शिक्षा  
७) शिक्षा प्रशासन र सुपरिवेक्षण ऐच्छिक विषयहरूको कक्षा संचालन गर्न स्वीकृति दिइएको  
व्यहोरा त्रि.वि. यस कार्याकारी परिणामको मिति ०५२।४।१६ को निर्णयानुसार आवश्यक कार्याधि  
अनुरोध गरेको छु ।

पन्नालाल प्रधान

( डा० पन्नालाल प्रधान )  
प्रमुख

वोधार्थ:-

श्री सुकुना बहुमुखी क्याम्पस  
इन्द्रपुर, मोरंग ।

श्री डीनको कार्यालय  
शिक्षा शास्त्र संकाय, कीर्तिपुर ।

श्री परीक्षा नियन्त्रण कार्यालय  
त्रि.वि. जमल ।

श्रीसुकुना शाखा  
त्रि.वि. कीर्तिपुर ।



# त्रिभुवन विश्वविद्यालय

उपकुलपतिको कार्यालय

योजना महाशाखा

सिधा सम्पर्क :- २-१४४३७  
एक्सचेंज :- २-११८४२  
२-११८४३) ३२०  
२-११८४४) २०६

कीर्तिपुर,  
काठमाण्डौ, नेपाल ।  
२०५२ चै १७  
मिति... ..

प. सं. १४३...फा. नं. ( ) यो. म. शा. ०५२ ५३

✓ श्री सुकुना बहुमुखी क्याम्पस  
इन्द्रपुर, मोरंग ।

विषय:- माध्यमिक विद्यालय व्यवस्थापन विषयको थप कक्षा संचालन गर्ने

उपरोक्त विषयक त्पस क्याम्पसबाट प्राप्त पत्रमा कात्वाही हुंदा शिक्षा शास्त्र संकाय त-०  
सक वर्षी वी.सङ्. कार्यक्रममा माध्यमिक विद्यालय व्यवस्थापन विषयको थप कक्षा संचालन  
गर्न स्वीकृति दिइएको व्यहोरा त्रि.वि. कार्यकारी परिषदको मिति ०५२ ५ ६ को निर्णयानुसार  
आवश्यक कार्यार्थ अनुरोध गरेको छु ।

बोधार्थ:-  
तत्तत्त-

श्री सुकुना बहुमुखी क्याम्पस संचालक समिति  
इन्द्रपुर, मोरंग ।

श्री डीनको कार्यालय  
शिक्षा शास्त्र संकाय, कीर्तिपुर ।

श्री परीक्षा नियन्त्रण कार्यालय  
त्रि.वि. जमल ।

श्री सुकुना शाखा  
त्रि.वि. कीर्तिपुर ।

५०००१०-५०००१  
(डा० पन्नालाल प्रधान)  
प्रमुख

## Annex 59: Affiliation Letter of ICT Ed.



### त्रिभुवन विश्वविद्यालय

उपकुलपतिको कार्यालय  
योजना महाशाखा

नं. - १३  
०६०३/६

प.सं. ६८९. फा. नं. ( ) यो. म. शा.

कीर्तिपुर,  
काठमाडौं, नेपाल ।  
मिति:- २०७०/१३०

श्री क्याम्पस प्रमुख  
सुकुना बहुमुखी क्याम्पस  
मोरंग ।


#### विषय स्नातक तहमा तीन वर्षे बी.एड. तहको कार्यक्रममा विषय थप गरी कक्षा संचालन गर्न स्वीकृति बारे ।

त्यस क्याम्पसले शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तहको कार्यक्रममा तीन वर्षे बी.एड. तहको कक्षा संचालन गर्नका लागि दिएको निवेदनमा कारवाही हुँदा शिक्षाशास्त्र संकाय अन्तर्गत उक्त क्याम्पसमा विद्यापरिषदको सिफारिसमा निम्न शर्तहरू पालना गर्ने गरी स्नातक तीन वर्षे बी.एड. तहमा थप ICTE विशिष्टीकरण विषय अध्यापन गर्ने गरी चालु शैक्षिक वर्ष २०६९/७० देखि कक्षा संचालन गर्न स्वीकृति दिने त्रि.वि. कार्यकारी परिषदको मिति २०६९/०८/२८ को निर्णय आवश्यक कार्यार्थ अनुरोध गर्दछु ।

शर्तहरू:

- क्याम्पसमा अध्ययनरत कूल विद्यार्थी संख्याको एक महिनाको शिक्षण शुल्क बराबरको रकम प्रत्येक वर्ष सेवा शुल्कको रूपमा त्रि.वि.लाई बुझाउनु पर्नेछ ।
- क्याम्पस र त्रि.वि.को संयुक्त नाममा रु. ६ लाख ५० हजारको अक्षय कोष खोलेको हुनु पर्नेछ र सो रकम त्रि.वि.को स्वीकृतिविना संचालन गर्न पाइने छैन ।
- त्रि.वि.को शैक्षिक क्यालेण्डर अनुसार कार्यक्रम संचालन गर्नु पर्नेछ ।
- त्रि.वि.ले निर्णय गरेको शुल्कहरू नियमानुसार नियमित रूपमा बुझाउनु पर्नेछ ।
- प्रत्येक वर्ष नियमित रूपमा भर्ना भएका विद्यार्थीहरूको संख्या, विषय समेत खुल्ने गरी शिक्षकहरूको विवरण र परीक्षा उत्तीर्ण गरेको विद्यार्थीको विवरण त्रि.वि. योजना महाशाखामा पठाउनु पर्नेछ ।
- प्रत्येक वर्ष नियमित रूपमा क्याम्पसको वार्षिक प्रगति विवरण तथा आर्थिक विवरण त्रि.वि.योजना महाशाखा तथा त्रि.वि. अनुगमन समितिको कार्यालयमा पठाउनु पर्नेछ ।
- क्याम्पसको संचालन तोकिएको स्थानमा नै गर्नुपर्ने छ र यसको कुनै शाखा खोल्न पाइने छैन ।
- क्याम्पसको संचालन नियमावली अनिवार्य रूपले कक्षा संचालन गरेको एक महिनाभित्र त्रि.वि. योजना महाशाखा तथा अनुगमन समितिको कार्यालयमा पेश गर्नु पर्नेछ ।
- त्रि.वि. को नियम विनियम पालना गर्नु पर्नेछ ।
- त्रि.वि.का प्राध्यापकहरूले (शिक्षक) क्याम्पसमा पठनपाठन गर्ने भएमा त्रि.वि.को पूर्व स्वीकृति लिएको हुनु पर्नेछ ।
- स्वीकृति प्रदान गरिएका थप विशिष्टीकरण विषय अध्यापन गर्ने गराउनका लागि सम्बन्धित विषयमा न्यूनतम द्वितीय श्रेणीमा उत्तीर्ण एम.एड. शिक्षक हुनुपर्ने छ वा नियुक्त गर्नुपर्ने छ । तर जनसंख्या शिक्षा विशिष्टीकरण विषय अध्यापन गर्ने गराउनका लागि जनसंख्या विषयमा न्यूनतम द्वितीय श्रेणी एम.ए. बी.एड. उत्तीर्ण गरेको हुनुपर्ने छ ।
- स्वीकृति प्रदान गरिएका थप विशिष्टीकरण विषयको आवश्यक पाठ्यपुस्तक र सन्दर्भ सामग्रीहरू खरीद गर्नु पर्नेछ ।
- थप विशिष्टीकरण विषय संचालन गर्ने स्वीकृति प्राप्त गर्नका लागि शिक्षाशास्त्र संकायलाई प्रति विषय रु २०,०००/- बुझाउनु पर्ने छ ।
- तीन वर्षे बी.एड. तहमा अध्यापन हुने विषयहरूमा तोकिएका प्रयोगात्मक परीक्षाहरू तथा अभ्यास शिक्षणका लागि खटाइने मूल्यांकनकर्ता तथा विशेषज्ञहरू र बाह्य परीक्षकहरूलाई त्रि.वि. नियमानुसार उपलब्ध गराउनु पर्ने दैनिक तथा भ्रमण भत्ता त्यसै क्याम्पसले नै व्यहोर्नु पर्नेछ ।
- अध्यापन गर्ने स्वीकृति प्रदान गरिएका विशिष्टीकरण विषय स्वीकृति प्राप्त भएकै बराबर अध्यापन गर्नुपर्ने छ । अन्यथा स्वतः रद्द हुनेछ । रद्दपश्चात् पुनः अध्यापन गर्न चाहेमा शुल्कदेखीको प्रक्रिया पुरा गर्नु पर्नेछ ।

नोट : तोकिएका शर्तहरू पालना नगरिएमा क्याम्पसलाई प्रदान गरिएको अस्थायी सम्पत्ति स्वीकृति स्वयं अथवा रद्द गरेमा हामी मन्जूर छौं ।



(प्रा. प्रमुख पन्ना)  
प्रमुख


बोधार्थ तथा कार्यार्थ:-

- श्रीमान् डीनज्यू शिक्षाशास्त्र संकाय त्रि.वि., कीर्तिपुर ।
- श्री परीक्षा नियन्त्रण कार्यालय, त्रि.वि. बलु ।
- श्री अनुगमन समितिको कार्यालय, त्रि.वि., कीर्तिपुर ।
- श्री आर्थिक प्रशासन महाशाखा, त्रि.वि., कीर्तिपुर ।
- श्री सूचना शाखा, त्रि.वि., कीर्तिपुर ।
- श्री निर्देशन महाशाखा, त्रि.वि., कीर्तिपुर ।

उपरोक्त शर्तहरू पालना गर्नेछौं

संज्ञालेख समितिको अध्यक्ष:-

क्याम्पस प्रमुख:-



फोन: ४३३०४३७, ४३३०४२१ (सिधा सम्पर्क) ४३३०८४२, ४३३०८४३ एक्सचेन्ज: २४९, २४६, २४१ फ्याक्स: ९७७-१-४३३९९६४



## Annex 60: Teacher Appointment Letter from Dean's Office



त्रिभुवन विश्वविद्यालय

शिक्षाशास्त्र संकाय

डीनको कार्यालय

कीर्तिपुर, काठमाडौं, नेपाल

शिक्षा शास्त्र संकाय  
डीनको कार्यालय  
कीर्तिपुर

फोन नं. ४३३११९६

फ्याक्स ०१७७-१-४३३२०१३

पत्र संख्या :- ९३५/०७५/०७६

मिति:- २०७५/०१/०३


श्री मेघ नारायण श्रेष्ठ  
सुकुना व. क्याम्पस  
मोरङ

विषय:- विषय समितिको सदस्यमा मनोनयन गरिएको बारे ।

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ७७ नियम ३२१ को उपनियम १ ले व्यवस्था गरे अनुसार यहाँलाई यस सङ्काय अन्तर्गत नेपाली भाषा तथा राष्ट्रिय भाषा शिक्षा विषय समितिको सदस्य पदमा मिति २०७४/१२/१८ गतेदेखि लागु हुने गरी यस संकायको मिति २०७४/१२/१८ गतेको निर्णयानुसार मनोनयन गरिएको छ ।

अतः सम्बन्धित विषय समितिको अभिवृद्धि तथा शैक्षिक उन्नयनका लागि यहाँबाट विषय समिति अध्यक्षलाई आवश्यक सहयोगको अपेक्षा गर्दछु ।

विषय समितिको सदस्य पदमा मनोनयन हुनु भएकोमा हार्दिक बधाई छ ।

  
प्रा.डा. कृष्णप्रसाद गौतम  
डीन

बोधार्थ  
श्री सुकुना व. क्याम्पस  
मोरङ



नेपाल सरकार  
शिक्षा मन्त्रालय  
पाठ्यक्रम विकास केन्द्र

प.सं.: ०७३/७४  
च.नं.:



सानाँठिमी,

मिति: २०७३/०४/१०

विषय : रवाना सम्बन्धमा ।

श्री. मुक्तिनाथ राहाल

श्री. सुकुन वडुमुखी व्यापार, डो. श्रीहरि, कोरड.

प्रस्तुत विषयमा यस केन्द्रको आयोजनामा मिति २०७३/४/१२ देखि ऐ १३ गते सम्म सञ्चालन गरिएको "जीवनोपयोगी सिपमा आधारित पाठ्यक्रम र अक्षराङ्कन पद्धति" विषयक कार्यशालामा तपाइले सफलतापूर्वक भाग लिनु भएकोले मिति २०७३/४/१४ गते देखि लागु हुने गरी रवाना दिइएको व्यहोरा निर्देशानुसार अनुरोध छ ।

रखी गरी  
रिजिष्टर  
शालेरी  
०७३/४/१४

इन्दिरा बुढाथोकी  
पाठ्यक्रम अधिकृत

1  
सुभाष  
जीवनोपयोगी सिपमा आधारित पाठ्यक्रम र अक्षराङ्कन पद्धति

### सुभाष सङ्कलन कार्यशाला गोष्ठी

पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा यहि मिति २०७३ साउन १२ र १३ गते भापाको भद्रपुरमा प्रदेश नं १ का शिक्षाका सरोकार निकायहरु: क्षेत्रिय शिक्षा कार्यालय, जिल्ला शिक्षा कार्यालय र मातहतका स्रोतकेन्द्रहरु, त्रिभुवन विश्वविद्यालय मातहतका आंगिक तथा सामुदायिक क्याम्पसहरु, जिल्ला शिक्षा समिति, माध्यमिक विद्यालयहरु, शिक्षक महासंघ, स्थानीय पार्टीहरु, तथा विद्यार्थी संगठनहरु सबैको प्रतिनिधित्व हुनेगरी जम्मा ५० जना सहभागीहरुका बीच २ दिने कार्यशाला गोष्ठी सम्पन्न भयो ।

नेपालको संविधान २०७२ ले “प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक रहने, यो शिक्षा अनिवार्य र निःशुल्क, माध्यमिक शिक्षा निःशुल्क र लक्षित वर्गका लागि उच्च शिक्षा सम्म नै निःशुल्क हुने” कुरा उल्लेख भएको र सो को कार्यान्वयनको सन्दर्भ, पाठ्यक्रम तथा पाठ्य सामग्री निर्देशिका २०६८ ले पाठ्यक्रम विकास तथा परिमार्जनका क्रममा आवश्यकता पहिचानका लागि सरोकारवाला संगका छलफल तथा अन्तक्रियालाई अनिवार्य तत्वका रुपमा अङ्गीकार गरेको अवस्था र पाठ्यक्रम तथा मूल्याङ्कनका सम्बन्धमा सरोकारवालाहरुको राय सुभाष तथा अनुभवलाई केन्द्रित गरी भावी रणनीति तय गर्नु सान्दर्भिक भएको प्रसंग सहितको कार्यक्रमको औचित्यताका आधारमा उक्त गोष्ठीको आयोजना गरिएको थियो ।

पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका विषय क्षेत्रमा मुलुकका सातवटा स्थानमा सातैवटा प्रदेश समेट्ने गरी दुई दिने कार्यशालाहरु आयोजना गर्ने क्रममा पहिलो पटक १ नं प्रदेशको भापालाई केन्द्र मानिएको रहेछ । यस कार्यशालामा हरेक जिल्लाको सहभागिताको सुनिश्चिततामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको प्रतिनिधित्व हुनेगरी छ ओटा समूह बनाईएको थियो र उक्त छ ओटा समूह बाट निम्नानुसारका छ छ ओटा प्रतिवेदन तयार गरिएका थिए ।

१. विद्यालय शिक्षामा जीवनोपयोगी पक्ष : के र कसरी ? (जीवनापयोगी सिप, राष्ट्रियता प्रवर्धन सहित)

२. विद्यालय शिक्षामा प्रारम्भिक बालशिक्षा देखि कक्षा १२ सम्म कार्यान्वयन : कसरी ?

(एकिकृत पाठ्यक्रम, बहु रंगका आधारमा पाठ्यपुस्तकको छपाइ, बहु पाठ्यपुस्तक सहित)

३. विद्यालय शिक्षाका सबै तहमा अक्षराङ्कन पद्धति कार्यान्वयन : कसरी ?

(पाठ्यक्रममा आधारित मूल्याङ्कनको सुनिश्चितता सहित)



४. विद्यालय बाटै प्राविधिक तथा व्यवसायिक शिक्षाको प्रवर्धन ढाँचा

५. सँघिय संरचनामा पाठ्यक्रम तर्जुमाको ढाँचा

(केन्द्रिय पाठ्यक्रम र प्रदेश तथा स्थानीय पाठ्यक्रमको वितरण)

६. अब बन्ने राष्ट्रिय शिक्षा आयोग र राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले ध्यान केन्द्रित गर्नुपर्ने विषयहरु र

७. अन्य

उल्लिखित सन्दर्भहरुलाई आत्मसात गरी शिक्षालाई सर्वसुलभ, जीवनोपयोगी, रोजगारमूलक, व्यवहारिक र गुणस्तरीय बनाउनका लागि स्थानीय सरोकारवालाहरु संग प्रत्यक्ष सम्पर्क र अन्तक्रिया बाट नै स्थानीय आवश्यकता, अपेक्षा र विविधताको सम्बोधन गर्न सकिने स्थापित मान्यताका आधारमा पाठ्यक्रम विकास केन्द्रको सो आयोजना लाई धन्यवाद नदिइरहन सकिन्न । साथै उक्त अमूल्य अवसरमा मोरङ जिल्ला बाट प्रतिनिधित्व हुने गरी जिल्ला शिक्षा कार्यालय मोरङले सुकुना बहुमुखी क्याम्पस लाई स्मरण गर्नु र क्याम्पसको तर्फबाट उक्त कार्यक्रममा सहभागिताका लागि मलाई छनौट गरीदिनु हुने आदरणीय क्याम्पस प्रमुख प्रति हार्दिक आभार प्रकट गर्दै सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुखहरु, र अग्रज प्राध्यापकहरु सबैलाई म प्रतिको सदासयता का लागि धन्यवाद ज्ञापन गर्दछु ।

मुक्तिनाथ दाहाल

उप प्राध्यापक

सुकुना बहुमुखी क्याम्पस, कोसीहरैचा, मोरङ

## Annex 61: Community Survey Form

### सुकुना बहुमुखी क्याम्पस

सुन्दरहरैँचा, मोरङ

क्याम्पस प्रति समुदायको धारणा र सुझाव सङ्कलन फारम

नाम : ..... (ऐच्छिक), ठेगाना : .....

१. तपाईंलाई उपयुक्त लागेको विकल्पमा रेखा (✓) चिन्ह लगाउनुहोस् ।

क्र. सं.	विवरण/प्रतिक्रिया	न्यून	मध्यम	उत्तम
		१	२	३
१	क्याम्पस प्रति तपाईंका सन्तानहरूको सन्तुष्टि स्तर			
२	क्याम्पस प्रति तपाईंको सन्तुष्टि स्तर			
३	सूचनाको सम्प्रेषण अवस्था			
४	सरोकारवालाहरू प्रति क्याम्पसको व्यवहार			
५	क्याम्पस र सरोकारवाला बीच गरिने छलफल र अन्तरक्रिया			
६	तपाईंले दिनुभएका सुझावहरूको कार्यान्वयन			
७	क्याम्पस प्रति तपाईंको छाप			
८	शैक्षिक क्षेत्रमा क्याम्पसको प्रतिस्पर्धात्मक क्षमता			
९	पठनपाठनमा नियमितता			
१०	शिक्षणको गुणस्तर			
११	नियम कार्यान्वयन, नियन्त्रण र निर्देशनको अवस्था			
१२	क्याम्पसले लिने शुल्क प्रति तपाईंको दृष्टिकोण			
१३	क्याम्पसले समुदायसँग गर्ने सहकार्यको अवस्था			
१४	क्याम्पसले गरेका सिर्जनात्मक कार्यहरू			
१५	परीक्षा प्रणालीको स्तर			
१६	क्याम्पसको भौतिक सुविधाको स्तर			
१७	गुनासो सुन्ने प्रवृत्ति			
	अन्य (खुलाउनुहोस्).....			

२. तपाईंले आफ्ना सन्तानलाई यस क्याम्पसमा भर्ना गराउनुका मुख्य कारणहरू के के हुन् ? बुँदामा उल्लेख गर्नुहोस् ।

- क)
- ख)
- ग)
- घ)

३. तपाईंको विचारमा यस क्याम्पसले सामाजिक क्षेत्रमा पुर्याएका योगदानहरू के के हुन् ? बुँदामा उल्लेख गर्नुहोस् ।

- क)
- ख)
- ग)
- घ)

४. तपाईंको विचारमा यस क्याम्पसका शैक्षिक क्षेत्रका सबल पक्षहरू के-के रहेका छन् ? बुँदामा उल्लेख गर्नुहोस् ।

- क)
- ख)
- ग)
- घ)

५. तपाईंको विचारमा यस क्याम्पसको प्रशासनिक क्षेत्रका सबल पक्षहरू के-के रहेका छन् ? बुँदामा उल्लेख गर्नुहोस् ।

- क)
- ख)
- ग)
- घ)

६. तपाईंको विचारमा यस क्याम्पसको प्रशासनिक क्षेत्रका सुधार गर्नुपर्ने पक्षहरू के-के रहेका छन् ?
- क)
  - ख)
  - ग)
  - घ)
७. क्याम्पसका विषयमा तपाईंले के कस्ता गुनासाहरू सुन्नु भएको छ ?
- क)
  - ख)
  - ग)
  - घ)
  - ङ)
  - च)
  - छ)
  - ज)
८. तपाईंले आफ्ना सन्तानलाई क्याम्पसमा पठाउनु अघि र पछि के के फरक पाउनु भयो ?

धन्यवाद !!!



## सम्माननीय राष्ट्रपतिइइको शुभकामना !

पूर्वाञ्चलमन्त्र महत्वपूर्ण शैक्षिक संस्थाको रूपमा  
 रहेको सुकुना बहुमुखी क्याम्पसको रजत  
 महोत्सव (२०६४ साल वैशाख १ गते) मा सहभागी  
 भई भिन्नतरङ्गिमा गर्न पाउँदा आफूलाई रहुशी लोभको  
 बुरा सम्माननीय राष्ट्रपति शीमती विद्यादेवी भण्डारी-  
 इजले व्यक्त गर्नु भएको छ। सम्माननीय राष्ट्रपति-  
 इजले जुनस्तरीय, जनमुखी, ग्रावसायीक र वैज्ञानिक  
 शिक्षाको माध्यमबाट नै मुलुकको सामाजिक, आर्थिक  
 बढ्दछि हुने भएकोले राष्ट्रमन्त्र शिक्षा लागू गर्ने कदम  
 सहकार्यक प्रतिफल हासिल गर्ने यथोचित ह्मन  
 दिनु पर्ने विषयमा जोड दिनु भएको छी राष्ट्रपतिइले  
 क्याम्पसको उत्तरोत्तर प्रगतिको कामना गर्दै नव वर्ष  
 २०६४ को शुभेच्छा प्रकट गर्नु भएको छ।

मोषराज अधिकारी  
 प्रमुख स्वीप कर्मचारी  
 राष्ट्रपतिको कार्यालय  
 १ वैशाख २०६४ साल  
 सुकुना बहुमुखी क्याम्पस  
 मोरङ

आज मिति २०८४।२।१६ का दिन त्रि० वि० परीक्षा नियन्त्रण कार्यालय, बल्लुवाट विशेष सुपरीवेक्षणका लागि खटिई आएको होला। सुकुना बहुमुखी क्याम्पसमा संचालित BBS को परीक्षा सुपरीवेक्षण गर्न क्याम्पस प्राङ्गणमा आइपुगियो। क्याम्पसको भवन तथा भौतिक पूर्वाधार व्यवस्थित भएको हुँदा परीक्षा संचालन व्यवस्थित रूपमा भएको पाइयो।

विशेष सुपरीवेक्षण टोली

१८५२६७१२२३

प्रा० डा० पृथ्वी विक्रम राई

१८४२०५३२८७

सह प्रा० डा० गणेश बहादुर थापा

१८५१०१५८३८  
CamScanner

सह प्रा० पुष्पलाल पोखरेल

आज मिति २०८४ कार्तिक १५ गते भैरव. क्याम्पस बहुमुखी क्याम्पस प्रमुख श्री कमल प्र. गुरागाईको नेतृत्वमा उच्च शिक्षा सुधार परिषद्को लागि भएको सुकुना बहुमुखी क्याम्पस भेलाको विभिन्न कार्यक्रमहरूको अवलोकन कार्य सम्पन्न गरियो।

क्याम्पस प्रमुख - कमल प्र. गुरागाई ९८५२६७१२२३

डा सं. समाप्ति - यु. डामोनी कठिबु ९८४२०५३२८७

स. क्या. प्र. गुरागाई ९८४२०५३२८७

क. स. स. कानुन गुरागाई

प्र. प्र. सं. कठिबु जीव पोखरेल

कर्मचारी संघका अध्यक्ष - कमल सिंह राई

वि. प्र. कठिबु - केशव काफ्ले

स्वच्छता समिति - गुनन बुढाथोकी








२०७५/२१/३


राष्ट्रीय परीक्षा बोर्ड वाट सञ्चालन गरिएको कक्षा ११ को २०७५ सालको वार्षिक परीक्षा अनुगमन गर्ने क्रममा यसको सुरुवात वहुमुखी क्याम्पस परीक्षा केन्द्रमा सञ्चालन भएको परीक्षा अनुगमन गरियो। परीक्षा व्यवस्थित र मर्यादित ढंग-वाट सञ्चालन भएको पाइयो। अगामी दिनमा समेत परीक्षा मर्यादित ढंगबाट सञ्चालन हुने कुरामा विश्वास लिइएको छ।



सुमीप खरेल

प्रशासन सहायक


रा.प.बोर्ड, बिप्लवा



नरनाथ महाराज

प्रशासन सहायक

रा.प.बोर्ड, बिप्लवा



दीर्घ ध्वज चाणगाई

ति. निर्देशक

रा.प.बोर्ड, बिप्लवा

मिति !. 2068/02/16

आज मिति 2068 साल जेठ 16 गते बिहिवार दिन यस बुधना बहुमुखी  
व्यामसमा हामी मध्याह्निक बहुमुखी व्यामस वावहोरी, त्रवलपुरका Academi  
leaders हरूको अवलोकन भ्रमण टोलिले यस व्यामसका विभिन्न पत्रहरूको  
अवसर प्राप्त भयो । यस व्यामसले भौतिक, एवम् शैक्षिक विद्याको अवेका  
प्राप्त गरेका विविध उपलब्धीहरू अवलोकन, एवम् जान्ने अवसर समेत -  
पार्यो । व्यामसले प्रदान गरेको आतिथ्यबाट हामी अत्यन्त प्रभावित भएका  
हौं । आज्ञाभी दिनमा यस व्यामससँग सहकार्य गर्दै अगाडि बढ्ने स्वेच्छ व्यक्त  
गर्दै यस व्यामसको उत्तरोत्तर प्रगतिहरू समेत कामना गर्दछौं ।

मै. वि. --- पा. व्यामस प्रमुख : श्री मुक्तिराम पाठे (9856025302)  
सहायक व्यामस प्रमुख : श्री गणेशमान गिरी (9856000098)  
सहायक व्यामस प्रमुख : श्री विष्णुप्रसाद लामाल (9856000090)  
सि. वि. विभाग : श्री माइदेव देवकोटा (9851284637)  
सि. वि. विभाग प्रमुख (60, 80, Etc) : श्री उम्र राउ सिर्देल् (9845220723)  
" " English : Surendra Bdr. M.C. (9857094512)  
सि. वि. सहायक : श्री हिमलाल चापागाई (9857041642)  
+2 संयोजक, विज्ञान : श्री नवीन पाठे (9847074025)  
सहायक प्रमुख संयोजक सभापति : श्री रमेश ज्ञाली (9857040361)  
आर.एम.सी. संयोजक तथा नेपाली विभाग : डा. धनपति कौडराला (9856089635)  
Faculty member English: Tirthakandel,  
9857040540  
Internal Exam. Co-ordinator : C. N. Sapkota 9857041745.  
Acc. Finance HOD : Mukti Poudyal Neupane 9857040028  
Accountant : Nabin Thapa,



आज दिनांक २०७५ साल जेठ २९ गते सोमवार का दिन सुकुना बहुमुखी क्याम्प  
 स. सुन्दर हरैचा न. ज. ५२, मोरङ आ स्वयंसेवक निरिक्षण गरियो।  
 निरिक्षणको क्रममा विश्वविद्यालय अनुदान आयोग र त्यहाँ सन्चालित  
 परियोजनाका वार्षिक उपलब्धि गराइएको सहयोग रकम को कसरी प्रयोग  
 भएको रहेछ भन्ने बारे पानी उखोल्न गरियो। जो मेहनतका साथ  
 सफुपयोग गरेको पाइयो। यस क्याम्पसको प्रगतीको कामना गर्दछौं।

राप्रभा गौतम  
 वरिष्ठ प्रशासकीय अधिकारी

दिनेश सिंह  
 योजना तथा कार्यक्रम अ.

दिनेश प्रजापती  
 अनुसन्धान कार्यक्रम अधिकृत



34/5/21

विश्वविद्यालय - विज्ञान, आचार्य, ~~विज्ञान~~  
जाली विज्ञान - ए. विज्ञान विज्ञान

9. युन्दा प्रसाद रवतिवडा - शा० न्या० प्र० ✓  
 10. डा० कैलशा शर्मा - RMC संयोजक सह-प्रा. ✓  
 11. कप्तानेश हमाल - उप-प्रा. ✓  
 12. युडाप्राने भुसार्थ - " " ✓  
 13. ओमरा पाण्डे - " " ✓

आज मिति २०७२/०६/१० गते शनिवारका दिन यस सुकुना बहुमुखी क्याम्पस, भैरहन्मा १५५ प्रातः क्याम्पससदलार्थ BBA सम्बन्धन दिने प्रयोजनार्थ त्रिठविठ, व्यवस्थापन सहायका दिन प्रा० डा० दिल्ली रज शर्माको नेतृत्वमा आफ्नो होलीले सरोकारवाला अन्तरक्रिया तथा क्याम्पसको भौतिक, आर्थिक, प्रशासनिक, परावर्तक, Lab लगायतको वास्तविक अवस्था प्रत्यक्षरूपमा अवलोकन तथा आकलन गर्ने अवसर प्राप्त भएकामा सुझाई परेको छ कि क्याम्पसको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्ने चाहन्छौं।

प्रा० डा० दिल्ली रज शर्मा  
दिने, व्यवस्थापन सहाय,  
त्रिठविठ, कीर्तिपुर

दिनेश शर्मा  
सहायक दिन, व्यवस्थापन सहाय,  
त्रिठविठ, कीर्तिपुर  
९८२१००८२१५

प्रा० डा० महाबन्धु चालिसे  
डाइरेक्टर,  
सकुना अण्ड म्याग्नेट  
त्रिठविठ

dineshsharma11@hotmail.com



2064/6/92

आज २०६४ कार्तिक १२ गते दिवा समयमा दिक्तेल व. क्याम्पस  
दिक्तेल खोटाङ्गको QAA सम्बन्धि अध्ययन टोलिले यस क्याम्पसको  
अध्ययन/अवलोकन गर्ने सुअवसर प्राप्त भयो। दिक्तेल व. क्याम्प-  
सको क्याम्पस प्रमुख श्री हिरा कुमार राईको संयोजकत्वमा आए-  
रको व्यवस्थापन, आर्थिक प्रशासन, पुस्तकालयको व्यवस्थापन र  
विस्तार, अतिरिक्त क्याम्पस इत्यादिको अध्ययन गर्दा अत्यन्त  
चुस्त र दुरुस्त एवं अध्यावधिक गरेको पाइयो। यो क्याम्पस  
को लागि नमूना बन्न सफल रहेको छ भन्दा  
अत्युक्ति नहोला। QAA प्राप्त यस क्याम्पसबाट आगामी  
दिनमा यथासम्भव सहयोग-सम्भाव, सुल्लाह इत्यादि प्राप्त  
हुने कुरामा आशावादी रहेँ आगामी दिनमा यस क्याम्पस  
को टिम अर्क चुस्त र दुरुस्त हुने थप उच्चता र अग्रगम-  
नको लागि दिक्तेल व. क्याम्पस शुभेच्छा सहित हामी-  
लाई हार्दिक साथ पु-याउनु भएको सहभाव र सहयोग  
प्रति हार्दिक आभार व्यक्त गर्दछौं।

सहभागी सदस्यहरू

- |   |                                   |
|---|-----------------------------------|
| १. सहायक क्याम्पस प्रमुख<br>हर्कवीर राई | हिरा कुमार राई<br>क्याम्पस प्रमुख |
| २. उप-प्राध्यापक धनकुशा श्रेष्ठ         | दिक्तेल व. क्याम्पस               |
| ३. उप " लाल प्रसाद बिमिरे               | दिक्तेल, खोटाङ्ग                  |
| ४. शिक्षण सहायक: रविन सुनुवार           |                                   |
| ५. " " : श्याम कुमार राई                |                                   |
| ६. लेखापाल : चुडा व. काँकी              |                                   |
| ७. अभिभावक : शुभचन्द्र राई              |                                   |

Email: [diktelcampus@gmail.com](mailto:diktelcampus@gmail.com)



१५

आज मिति २०६२/०६/३० गते शुक्रबारका दिन प्रदेश नं-१, मोरङ जिल्ला, सुदूरहरेँचा-१२ स्थित सुकुना बहुमुखी क्याम्पसको अवलोकन गरी यस क्याम्पसका सञ्चालक समिति, क्याम्पस प्रशासन, प्राध्यापक र अतिभावक तथा कर्मचारीकोमा अन्तर्क्रिया गर्ने अवसर प्राप्त भयो। अन्तरक्रिया कार्यक्रमबाट क्याम्पसले गरेको प्रगतिहरू, शैक्षिक कार्यक्रम, सञ्चालक समिति, प्राध्यापक कर्मचारी तथा अतिभावकहरूले क्याम्पसको विकासका लागि गरेको प्रयासहरू उल्लेखनीय/प्रशंसनीय रहेको महसुस भएको छ। क्याम्पसले नेपाल सरकार तथा संघ/संस्थाबाट शैक्षिक तथा मौलिक सुधारका लागि गरेको अप्ठेकाहरू जानकारी प्राप्त भयो। क्याम्पसमा विद्यार्थी सङ्ख्यामा निरन्तर वृद्धि हुँदै गइरहेको र समाजको सामुहिक प्रयास उल्लेखनीय रहेको छ।

अन्त्यमा क्याम्पसको उत्तरोत्तर प्रगतिबोध कामना गर्दै नेपाल सरकारको तर्फबाट पुन्यउनुपन सहयोगका लागि तकाराले उपमा लिन अनुरोध गर्दछु।






०६२/०६/३०

भानुमन्त ढकाल  
मन्त्री, कानून, न्याय तथा  
संसदीय मामिला मन्त्रालय  
नेपाल सरकार  
सिंहदरबार, काठमाडौं।



आज मिति २०६५ मङ्सिर १२ गतेका दिन मोरङ जिल्ला सुनरहरँचा-१२ मा अवस्थित सुकुन बहुमुखी क्याम्पस @ A A प्राप्तीक विषयमा स्थलगत अध्ययन अवलोकन एवं अन्तरक्रियागर्नबाल्मी कैरेक्टर बहुमुखी क्याम्पस काठमाण्डौबाट पूर्व परारायराजजी एवं क्याम्पस संचालक समितिबाट अध्यक्ष श्री मैल्डु वहादुर पाण्डेको अध्यक्षतामा ५ सदस्यीय टोली सहयोग क्याम्पस प्रमुखहरू र स्वतन्त्र विद्यार्थी युनियनका २ जना पढाधिकारीहरू उपस्थित भएका थिए ।


① A A का सहकर्मी यस क्याम्पसले गरेको प्रगति तथा @ A A हासिल गर्नुभालागी गरेको प्रयासहरू टोली लागी प्रेरणादायी स्रोत बनेको हुनाले क्याम्पस संचालकबाट लागी भइएको क्याम्पस संचालक समिति, प्राध्यापकहरू, क्याम्पस प्रशासनका तर्फबाट पुर्चाउनु भाले सहयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दै क्याम्पसको चौतर्फी विकास हुदै जाओस भन्ने शुभकामना व्यक्त गर्दैका ।


१. श्री मैल्डु वहादुर पाण्डे (अध्यक्ष) 
२. श्री नन्दीकेश नेपाल (सहायक प्रमुख) 
३. श्री सुभान पौडेल (सहायक प्रमुख) 
४. श्री भास्कर कर्छिगी (सहायक सचिव) 
५. श्री विष्णु पौडेल (सचिव स्वविधु) 

कैरेक्टर बहुमुखी क्याम्पस  
नयाँपेल्मान काठमाण्डौ



आज तिथि 20/05/2022 को प्रथम सुकुन वदुमुक्ति  
 वसन्त, सुकुन मोरकुल इत्यदि रात्रि, किंकि  
 क्षमागत विद्याका संकोचालादिके सुखान् संकलन  
 तथा इत्यदि जने-सिलसिलान् पदु न्यायको प्रयुक्त  
 प्रमाण जने इत्यदि प्राप्त भयो। किन्तु को नाली कप केले  
 रवाका वने जने कामेालाकार महत्त्वपूर्ण सुखान् प्राप्त  
 भएका हुन्। त्रिभुवन विश्वविद्यालयको सुखान् प्राप्त  
 रवाका वने जने न्यायको सुखान् प्राप्त भएका हुन्।  
 प्रत्येक जने वसन्तको सुखान् प्राप्त भएका हुन्।  
 इत्यदि सुखान् प्राप्त भएका हुन्। इत्यदि सुखान् प्राप्त  
 भएका हुन्। इत्यदि सुखान् प्राप्त भएका हुन्।  
 इत्यदि सुखान् प्राप्त भएका हुन्। इत्यदि सुखान् प्राप्त  
 भएका हुन्। इत्यदि सुखान् प्राप्त भएका हुन्।

  
 प्रसाद प्रसाद दाहा


  
 क. प. दाहा

सदस्य  
 शिक्षा मंत्रालय

सदस्य  
 शिक्षा मंत्रालय

प्रसाद  
 शिक्षा मंत्रालय

उप सचिव  
 शिक्षा मंत्रालय



प्रसाद प्रसाद

शिक्षा मंत्रालय



आज मिति २०७४ मंसिर २५ गते इतिवारका दिन पूर्वजन्मल क्षेत्रक निजी स्तरबाट खन्नालित यो क्याम्पसको नीरिक्षण र क्याम्पस प्रमुख लगायत प्राध्यापकहरूसँग बैठकबाट गर्ने अवसर पाइयो। यस क्याम्पसको शिक्षा गुणस्तर र योगदान खुल पाउँदा हामी भत्यल प्रसन्न भयौं। अगाामी दिनमा पनि यो क्याम्पसले आफ्नो शिक्षा गुणस्तरलाई कायम गर्दै उच्च उत्कृति गर्दै जाने र अभिलेखा र अपेक्षा जोड्ने छौं।

१। ग. ५. ३ ५  
गङ्गा प्रसाद उप्रेती  
कुलपति  
नेपाल प्रज्ञा प्रतिष्ठान

१. डा. राज्ञी तिमिलसना	इच्छा	
तिलक प्रसाद ढकाल	मु. ६.	आ. ६
लक्ष्मी यापा	पोखरा	१६
पुष्पलोक पुर्वा	देवगरी	१६
मधुसूदन सुब्बा	दा. १६	१६
रेमिका थापा	दा. १६	१६
रेखा सुवेदी	बेलवारी	१६
धिरा खड्का	मु. ६ - ६	१६
आ. मा. सेतु सिंह	सप्तरी राजविराज	१६
दीपक 'शम्भु'	खोटाङ	१६
गोबिन्द राई	उल्लाम	१६
के. लाल पाण्डे	दा. १६	१६
सुक्ति माथ राप्ता	दा. १६	१६
अनिल के. उल	दा. १६	१६

## Few Words about Campus 2075/11/16

It gives us immense pleasure to express few words of our sentiments about Sukuna Multiple Campus. We from bottom of our heart congratulate the entire campus management for maintaining outstanding achievement in hardware and software of academic dimensions. However, there is ample scope for the improvement of quality management in different faculties of the campus. Teachers, campus administration and all stakeholders are friendly in the campus. Things will definitely improve regarding academic activities of the college in days to come.

With regards

- ① Pramod Kumar Jha, Member, UGC P. Jha
- ② Chandra Kala Ghimire, Member, UGC Nepal Chandra
3. Mamata Prajapati, UNC, AAI Mamata








आज मिला २०६५/७८/१८ जीरे शनिवारका दिन हुने एम.वि.प.स.  
 कार्यालयमा प्रवेश परीक्षा सम्पन्न। उनी परीक्षार्थीहरूले अपना यस  
 क्याम्पसमा सहभागी हुने अवसर पाउँछे भने र सोही समयमा  
 यहाँका मि.वि.प. २ एम.वि.प.स. का विद्यार्थीहरूलाई अस्थापना  
 गर्ने अनुमतिअवसर प्राप्त गर्नुछ र सोही समयमा मैले कु  
 णिहरू प्रध्यापक, कर्मचारी, र विद्यार्थी सँग परिचित हुने  
 अवसर पनि पाए र मैले अनुभवमा यहाँका विद्यार्थीहरूले  
 अनुशासन, लगन शिलता र सहृदयता मिेटेरिने देखे।  
 म अचम्मले प्रभावित भएँ र यत क्याम्पसको उच्च  
 कमिटीले मैले देखेको र आफ्नो दिनमा पनि यस क्याम्पसको  
 प्रगति हुने कुरामा म विश्वस्त छु।


डा. दुर्गादास गहतरा  
 उप-प्रध्यापक  
 नेपाल कमल क्याम्पस  
 २०६५/११/१९

આજ મિત્રે ૨૦૬૬/૧૦/૨૪ ગતે શ્રી સુકાવહુમુક્તી ક્યામ્પસ  
કો સ્થળાત અવ્યય અવસર મિલ્યો. / ક્યામ્પસ તથા અગામીકા  
ક્રમમાં સ્નાતક તથા વિજ્ઞાન કાર્યક્રમ સંચાલિત કર્યા કોઠા ૨  
પ્રયોગશાળાકો સ્થિતિ અકાત ગતે કાર્યમિયો. / QAA પાત્ર  
યસ ક્યામ્પસકો સમગ્ર સ્થિતિ રાષ્ટ્રો દેવન પાડેડા. / અત્યન્ત  
શુભી લાગેકોદ. / ક્યામ્પસકો ઉન્નરોત્તર પ્રગતિકો અમના  
વ્યક્ત ગદેદ. /

 ડૉ. રામપ્રસાદ રવિવિહારી  
ડી. ડી.  
વિ. ડી. અ. સંસ્થા.

CS Scanned with  
CamScanner

આજ મિત્રે ૨૦૬૬/૧૦/૨૬ ગતે શ્રી સુકાવહુમુક્તી ક્યામ્પસ  
ક્રમમાં સુકાવહુમુક્તી ક્યામ્પસ સુધી દરજ્યાકો  
અવલોકન, ર. સરદારસાગર આકાશ મંડપમાં લાગેકો  
કુરાદકો લેવા ગતે પાડેડા ગાદેડ શુભી લાગેકો. /  
મે લગામત શિલા વિમાનગુર ગા. રા. મુ. નુ. /  
ક્યામ્પસકો લક્ષ્ય દાર દાર ધન્યવાદ કિ. કે. /  
યસ ક્યામ્પસકો પ્રગતિકો કામના ગાદેડા. /

 ડૉ. રામપ્રસાદ રવિવિહારી  
કા. રા. ના. યા. ધ. રી  
વિમાનગીય પ્રગતી  
શિલા લગાય  
ગા. રા. મુ. નુ. ક્યામ્પસ રા. રા.



आज मिति २०७६/११/१९ गते युजुना न. क्याम्पस, सुन्दरहरैचा - ५  
 मा १७३२ ३७४ तहमा अध्ययनरत विद्यार्थीहरुसँग नेपालको विविध  
 क्षेत्रका समसामयिक विषय, पढिन्ने। समग्रमा भएका विचार, कैंड निमित्त  
 स्थानीय तहमाथि हुने गर्दा अपनाउने पद्धति जस्ता विषयमा दलभन्ना  
 गर्ने अवस्था प्राप्त भयो। यस क्याम्पसले समाजिक, धार्मिक र सां-  
 स्कृतिक क्षेत्रको विकासमा पु-याएको योगदान अनुलनित रहेकोमा  
 आगामी दिनमा यस प्रभावकारी रहने निष्कार्य समेत स्पष्ट गर्दैछु।














लिए. कर्का हुंनार गुरागाई  
 प्रमुख कार्यकारी अधिकृत  
 राष्ट्रिय सहकारी कैंड लि.  
 (पूर्व विद्यार्थी युजुना न. क्याम्पस)  
 ९७५११०२३५९  
 ca.badrisinguragairn@gmail.com



## Annex 63: Interaction Program with School Representatives

આજ મિતિ ૨૦૬૪ સાલ ચૈત્ર ૨૫ ગેત આશ્વર્યકારક દિન સુકુના વડુગુણ  
વ્યામ્પસુદ્ધા વ્યામ્પસ પ્રમુખને સહયોગતામાં નયેકો વ્યામ્પસ પ્રમુખ  
૨૫. અહીં સેનેકો ઉપચારક શિક્ષણ સમિતિ સુનંદક્રિયાઓ કરી  
ક્રમકે વેંકટેન નિમ્નપ્રસ્તાવહક્રમથી સ્વચ્છતા ગરી નિર્ણય ગરિયો

### ઉપસ્થિતિ

૧. શ્રી પ્રેમપ્રસાદ મહારાજ (વ્યામ્પસ પ્રમુખ) 
૨. શ્રી ચેતન મોડેલ (વ્યા. પ્ર. પંચરી વ. વ્યા.) 
૩. શ્રી ચન્દ્રમણિ માડે (સ. વ્યા. પ્ર. પુરુષ વ. વ્યા.) 
૪. શ્રી કેશવપ્રસાદ ગદ્ગાર (સંચાલક, સ્નાતકોત્તર તથા) 
૫. શ્રી હાકુરપ્રસાદ સુવેદી શિક્ષક વિભાગ (પ. જ.) 
૬. શ્રી શિવપ્રસાદ વઠાવ (ઉત્તરવારીક વ. વ્યામ્પસ) 
૭. શ્રી મોહનપ્રસાદ રવતેપડા 
૮. રવેન્દ્રપ્રસાદ લુન્ડેલ (વ્યા. પ્ર. વેલવપી) 
૯. વિહર સુવેદી 
૧૦. વાલ્મીકીપ્રસાદ ગુરગાર 
૧૧. નરપ્રસાદ ગાંડારી 
૧૨. વિહર સુવેદી 
૧૩. વાલ્મીકીપ્રસાદ ગુરગાર 

### પ્રસ્તાવ દર્શન નિર્ણયક

૧. અમામ શિક્ષણ ત્રણ પ્રજાવધારી વગરો સમયમા  
પ્રસ્તાવ નં. ૧ માથી સ્વચ્છતાગરી વિગિન વ્યામ્પસ મા અમામ  
શિક્ષણમા ખર્ચે દત્તશિક્ષક દુર્ગારે સહયોગે પુર્ણકેન કયે  
શ્રેયે સમ્પન્નિત વ્યામ્પસમા રક રક હના જાનરિક  
સુપરવેન્ડર સર્વે વિશેષ ગરિયો
૨. યાતાયાત સ્વર્ચ સમ્પન્નિત સ્વચ્છતાગરી પ્રત્યેક  
વ્યામ્પસમા આદુનુમદન સહયોગિહકારી રૂ. ૩૫૦-ત્રી  
અપ ઉચાલગ દરેકે સ્વર્ચ હપતવ્ય ગરાડેન સમેત  
નિર્ણય ગરિયો |
- સહમાળી લઘુરવ્યા - ૫૦ હના X ૩૫૦ = ૩૫૦૦ |





- विभिन्न विद्यालय क्याम्पसका प्रमुखहरूले सँगैको अग्रगण्य शिक्षण व्यवस्थापक उत्तराधिकारबाट कार्यक्रमहरू प्राप्त सुझावहरू यस प्रकार रहेका छन्।
- १- छात्र शिक्षकहरूलाई विद्यालय शिक्षणमा जादा निर्बाह गर्नुपर्ने भूमिका सम्बन्धमा आवश्यक निर्देशन दिनुपर्ने।
- २- शिक्षण सिकाइ सम्बन्धि methodology मा एकरूपता कायम गर्नु पर्ने।
- ३- नि:छात्र शिक्षकले शिक्षण नियमिततामा जोड दिनु पर्ने।
- ४- क्याम्पसले अनुशासनलाई नियमित र प्रभावकारी बनाउनु पर्ने।
- ५- क्याम्पसले तोकिएको अन्तरिद 'सुपरीवेक्षण'ले सकेत कक्षा शिक्षणले सत्रय सत्रयमा सुपरीवेक्षण गरि आवश्यक सुझाव छुट्टै शिक्षकलाई दिने।
- ६- समयमै (तोकिएको समय) कावची मात्र वाध्य परीक्षणको कार्य सम्पन्न गराउनु पर्ने।
- ७- शुद्ध शिक्षण कार्यक्रमलाई व्यवस्थित र बनाउनु पर्ने।
- ८- समयमै विद्यार्थी शिक्षणमा बस्नु पर्ने।
- ९- जिव्वा बाहेर छात्र शिक्षकले शिक्षण गर्न जान पड्ने व्यवस्थाका लागि सम्बन्धित सरोकारवाला पक्ष हेर्न कटिबद्ध गर्ने माग राखेन।
- १०- वाध्य सुपरीवेक्षणका लागि सामुदायिक क्याम्पसका प्राध्यापकहरूलाई सकेत सहभागिता हुन पाउने व्यवस्था का लागि पहल गर्ने।

આજ ક્રિતિ ૨૦૧૫ સ્થાલ એક ૨૨ જાન્યુઆરી દિન અમ્યજ  
શિશુઓ સંસ્થાના અધ્યક્ષ - વિદુર સુવેદીએ અધ્યક્ષતામાં  
નિમ્ન સંસ્થાઓની ઉપસ્થિતિમાં વેડફ વચ્ચે વિવિધ વિષય  
દ્વારા સંબંધિત ગરિ નિર્ણય ગરિયો ।

### ઉપસ્થિતિ

- ૧- વિદુર સુવેદી (અધ્યક્ષ શિશુઓ પ્રમુખ) સહાયક
- ૨- લાલચીપ્રસાદ ગુરુગરિ સહાયક સહાયક
- ૩- નરપ્રસાદ માડારી સહાયક સહાયક
- ૪- દિકાપ્રસાદ ઢાલ (ત્રાઈપુર સ્થાનમાં મા. વિ. મુદ્દાદેવ)
- ૫- વલ્લભ પ્રસાદ ગણેશ દાહલ (વાલ પ્રતિષ્ઠા આ.) સહાયક
- ૬- સુનિલ કુમાર આ (વેદ પ્રા. વિ. મુદ્દાદેવ) સહાયક
- ૭- રોહિતપ્રસાદ ઢાલ (જનતા પ્રા. વિ. મુદ્દાદેવ) સહાયક
- ૮- યજ્ઞપ્રસાદ સુવેદી શિશુ નિર્ણયનાં વિ. સહાયક
- ૯- ~~સુવેદી~~ ગુરુપ્રસાદ અધિકારી (પન્થાપ્રતિષ્ઠા વિ.) - સહાયક
- ૧૦- હોમપ્રસાદ સ્થાલ (દિગ્દર્શન ~~અધ્યક્ષ~~) સહાયક
- ૧૧- સુવેદી (સુદ્ધ પ્રા. વિ.) સહાયક
- ૧૨- કવિર દુર્ગાપ્રસાદ ગણેશ (કવિર પ્રા. વિ.) સહાયક





### પ્રસ્તાવ દ્વારા નિર્ણય

અંતરરેખિયા સંસ્થામાં સંબંધિત ગરિ વિવિધ સંસ્થાઓ  
વિદ્યાર્થીઓના શિક્ષણ અધ્યાપકોના વચ્ચે એક દ્વારા શિક્ષકો  
દ્વારા વચ્ચે સહયોગ પુન્યાઈને ઉદ્દેશ્યે સંબંધિત વિદ્યાર્થીઓના  
પ્ર. અ. સુદ્ધ પ્રા. વિ. અધ્યાપકોના આગમન ગરિ શિક્ષણ અધ્યાપક સંસ્થા  
અધ્યક્ષ સંબંધિત પદ્ધતિ નિમ્ન વિવિધ સુચનાવલિ પ્રમાણે  
હતી ।

- વિદ્યાર્થીઓના શિક્ષણમાં એક દ્વારા શિક્ષકોના સંબંધિત પ્રમાણમાં  
રૂપમાં શિક્ષણ સંબંધિત અભિપ્રાયોના કાર્યક્રમ ગરિ પદ્ધતિ
- સંબંધિત અધ્યાપકો સહયોગી વિદ્યાર્થીઓના  
સંબંધિત પ્રમાણમાં ગરિ દ્વારા શિક્ષકોના સંબંધિત  
સો સંબંધિત પ્રમાણમાં ગરિ ગરિ ।





- કચ્છાચ્છ વાટ ગરિલે કાનનરિલ સુપરીવેલન લાર્ડ નિગરિત  
ર પ્રમાવકારી વનાડેન ।
- વિદ્યાલય સુપરીવેલનલો મુનિલાર્ડ અપ ઝિમેવાલ વાડેન
- વિદ્યાર્થી (લાર્ત્ર મિલનલો નિયમિત કલ્પા શિલ્પનલો  
અનુગમન ગલે વુલ પોષન ગરલેન ) ।

## Annex 64: SMC Website: Screen Shot

021-545617, 545717 | Notice Board: 1618021-545717 | Fax: 021-545717 | [info@sukuna.edu.np](mailto:info@sukuna.edu.np)

Quick Links



Type Here... Search

# SUKUNA MULTIPLE CAMPUS

## सुकुना बहुमुखी क्याम्पस

[Home](#) [About Institution](#) [Academic Programs](#) [Faculty](#) [Department](#) [Gallery](#) [Publications & Reports](#) [Download](#)

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त सुकुना बहुमुखी क्याम्पस

### News

सुकुना बहुमुखी क्याम्पस खेलकुद सप्ताह २०७६

February 17, 2020

सुकुना बहुमुखी क्याम्पसक अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा मिति २०७६ माघ २९ गतेदेखि २४ गतेसम्म र...

[Read More »](#)

कार्यशाला गोष्ठी

January 5, 2020

विश्वविद्यालय अनुदान आयोग, गुणस्तर सुनिश्चितता तथा प्रत्यायन महाशाखाको आयोजनामा उच्चशिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रत्यायनका...

[Read More »](#)

सुकुना क्याम्पसमा बलराम पोखरेलको नेतृत्वमा प्राध्यापक सङ्घ

उपप्राध्यापक भट्टराई नेपाली विभागको विभागीय प्रमुख र भण्डारी फोकल पर्सनमा

### Notice

अनुसन्धानात्मक लेख उपलब्ध गराउने सम्बन्धी सूचना

लघु अनुसन्धानका लागि प्रस्तावना माग गरिएको सूचना

सूचना

परीक्षा आवेदन फाराम भर्ने सूचना । तल रहेको डाउनलोड बटनमा थिचो आवेदन फाराम पाउनुहोस् Notice | Download

सूचना


[sukuna.edu.np](http://sukuna.edu.np)

90%






December 21, 2019

२०७६ साल मङ्सिर २९ गते पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल सुकुना बहुमुखी क्याम्पस एकाइ समितिको...

Read More »



July 22, 2019

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिको मिति २०७६ साल असार २२ गतेको बैठकको निर्णयअनुसार उपप्राध्यापक श्री...

Read More »

रजिस्ट्रेशन फारमसम्बन्धी सूचना सूचनाDownload

दरभाउपत्र २०७६ पस गर्ने सम्बन्धी सूचना ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाको DLI-2 (Resource Mobilization शीर्षकअन्तर्गत आ. व. २०७६÷०७७ मा बजारबाट सोझै खर्दि...

उपप्राध्यापक मेघनारायण श्रेष्ठ सहायक क्याम्पस प्रमुखमा नियुक्त ।



July 10, 2019

मिति २०७६ साल असार २२ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकले दिवासत्रको कार्यक्रम सञ्चालनका लागि...

Read More »

उपप्राध्यापक श्री चन्द्रमणि राई क्याम्पस प्रमुखमा नियुक्त ।



June 28, 2019

मिति २०७६ साल असार १२ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकमा क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार...

Read More »

सिलबन्दी दरभाउपत्र २०७६ पस गर्ने सम्बन्धी सूचना ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाको DLI-2 (Resource Mobilization शीर्षकअन्तर्गत आ. व. २०७६÷०७७ मा खर्दि गरिने तपसिलबमोजिमका सामग्रीहरु न्यूनतम...

Contact

Address: Sundarharaincha-12, Morang, Nepal Phone: +977-021-545617/545717 Fax: +977-021-545717 Email: info@sukuna.edu.np/sukunac@yahoo.com URL: www.sukuna.edu.np

Other Programs

- » +2 Education, Arts
- » +2 Management (English & Nepali Medium)
- » B.Ed., B.B.S., B.A.
- » One Year B. Ed.
- » B.Ed. in Science (Both One year & Three Years ) & ICT
- » M.Ed. (E.P.M., English, Nepali, Math, Health & Population)
- » M.B.S.

Our Features

- » Peaceful location.
- » Run by experienced, qualified and dynamic teaching faculty.
- » Limited no. of students.
- » Sound environment for teaching & learning
- » Sufficient Premises
- » Non-profitable public institution

Mission

The Mission of SMC is "to impart quality, technical as well as practical education to produce advanced, research oriented competent manpower based on the people's participation expanding physical facilities and optimal utilization of manpower management."



Copyright © 2017- 2019 Sukuna Multiple Campus. All rights reserved.

Design by Pratik Nepal

1478



## Annex 65: Screen-shot of Face book page of SMC



Sukuna Multiple Campus

Like Following Share

**Sukuna Multiple Campus**  
Published by Bikash Adhikari · June 5 at 9:08 AM

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भौम प्रसाद सुवेदीज्यूको प्रमुख आतिथ्य तथा शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल साथै त्रि वि व्यवस्थापन सञ्चालक डा डिन प्रा डा डिल्लीराज शर्माज्यूको आतिथ्यमा कोभिड १९ र उच्च शिक्षाको दिशा मूल शीर्षकमा रङ्ग कार्यक्रमहरू समेत प्रस्तुत गर्ने गरीको सुकुना बहुमुखी क्याम्पसमा दुई दिने बहुत भर्चुअल सेमिनारको आयोजना गरिएको छ । प्रदेश नं १ का पब्लिक तथा आङ्गिक क्याम्पसमा प्राध्यापन गर्नुहुने प्राध्यापकज्यूहरूलाई उपस्थितिका लागि अनुरोध छ । सुकुना बहुमुखी क्याम्पसका स्वविद्यु तथा विद्यार्थी गुणस्तर सर्कलमा आबद्ध विद्यार्थीहरूलाई समेत जुम मिडियमा उपस्थितिका लागि अनुरोध छ । जुम आई डि र पासवर्ड साथै लिङ्क सम्बन्धित क्याम्पसमा पढाइसकिएको समेत जानकारीका लागि अनुरोध छ । स्वविद्यु सभापति र विद्यार्थी गुणस्तर सर्कल सयोजकलाई जुम आई डि उपलब्ध गराइएको छ ।

कोभिड १९ र उच्च शिक्षाको दिशा  
COVID-19 & Directions of Higher Education  
दुई दिवसीय वेबिनार

021-545617  
Send Message  
http://www.sukuna.edu.np/ Promote Website  
Community · College & University  
Suggest Edits

Page Transparency  
Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.  
Page created - January 21, 2019  
English (US) नेपाली हिन्दी Español Português (Brasil)

INSTANT GAMES  
GAMES YOUR FRIENDS PLAY  
YOUR PAGES  
CONTACTS  
GROUP CONVERSATIONS

Sukuna Multiple Campus

Like Following Share

**Sukuna Multiple Campus**  
Published by Atul Bhattarai · June 7 at 11:12 AM

Webinar LIVE from Sukuna Multiple Campus:  
[https://www.facebook.com/sukunamultiplecampus/videos/2686938701633800/?notif\\_id=1591507157946274&notif\\_t=live\\_video&ref=notif](https://www.facebook.com/sukunamultiplecampus/videos/2686938701633800/?notif_id=1591507157946274&notif_t=live_video&ref=notif)

..starting soon...

1,732 Views

021-545617  
Send Message  
http://www.sukuna.edu.np/ Promote Website  
Community · College & University  
Suggest Edits

Page Transparency  
Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.  
Page created - January 21, 2019  
English (US) नेपाली हिन्दी Español Português (Brasil)

INSTANT GAMES  
GAMES YOUR FRIENDS PLAY  
YOUR PAGES  
CONTACTS  
GROUP CONVERSATIONS



Sukuna Multiple Campus

Webinar LIVE:  
https://www.facebook.com/10000266269839/videos/3326865153998994/

2,732 Views

NP Bhandari was live...  
June 6 at 11:41 AM

Webinar of Sukuna Multiple Campus

2021-545617

Send Message

http://www.sukuna.e... Promote Website

Community - College & University

Suggest Edits

Page Transparency

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created - January 21, 2019

English (US) नेपाली हिन्दी Español Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More · Facebook © 2020

INSTANT GAMES

GAMES YOUR FRIENDS PLAY

YOUR PAGES

SEE ALL

Kaseni Ma. Vi. Belbari...

Sukuna Multiple Cam...

Nara Prasad Bhandari

CONTACTS

Dharma Kumari Bha...

Rita Pathak Dahal

धर्मराज राई

Asma Koirala

GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi...

Sukuna Multiple Campus

Notice regarding online classes for B.Sc. third year

सुकुना बहुमुखी क्याम्पस  
SUKUNA MULTIPLE CAMPUS

सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, कैलाली नगरपालिका, मोरंग, प्रदेश नं. १, नेपाल  
स्थापना: २०८६ (ESTD. 1992)  
QAA Certified by UGC, Nepal Date: 2077/09/14

Notice regarding online classes for B.Sc. third year

Owing to the adverse situation caused by the pandemic Covid-19, the activities of running classes as usual have been quite impossible. As an alternative measure of addressing this prevailing crisis, online classes (with the help of "zoom cloud", campus has been using) are scheduled for B.Sc. third year in the first phase to begin from 18th of Jyestha 2077. All the concerned teachers and students are, therefore, informed to follow the schedule as follows:

Class Time: ६:३० Am to ९:३० Am

Group	Sun	Mon	Tue	Wed	Thu	Fri
Phys.	RK (a)		GA	HG	RK (b)	KM/YRP
Biological	JS	TU	JA		DR/KO	

Note:

- The classes can be interchanged under mutual agreement of teachers within the same subject.
- Because of certain limitations occurred in the course of scheduling online class routine, some changes made in this routine have been unavoidable. This is why the number of classes included in it does not match with the routine that was in practice.

4,525 people like this

4,605 people follow this

Invite friends

2021-545617

Send Message

http://www.sukuna.e... Promote Website

Community - College & University

Suggest Edits


Page Transparency

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created - January 21, 2019

English (US) नेपाली हिन्दी Español Português (Brasil)





Sukuna Multiple Campus

Home Create

Page Inbox Notifications Insights Publishing Tools Ad Center More Edit Page Info Settings Help

Sukuna Multiple Campus  
@sukuna.edu.np

Home Events Reviews About Videos Photos Posts Jobs Offers Community Promote Visit Ad Center

Liked Following Share

Sukuna Multiple Campus  
Published by Atul Bhattarai (?) · May 1 ·

आफ्नो स्मार्टफोनमा Zoom install गरेर online कक्षामा सहभागी हुनुहोस् ।  
<https://www.youtube.com/watch?v=jCX0plut8gM&feature=share>

USE ZOOM ANDROID

YOUTUBE.COM

How to use Zoom on Android  
Zoom app tutorial. Use Zoom on Android. Use Zoom for Android. This...

4,605 people follow this

About See All

021-545617

Send Message

<http://www.sukuna.edu.np> Promote Website

Community · College & University

Suggest Edits

Page Transparency See More

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created · January 21, 2019

English (US) नेपाली हिन्दी Español Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More

INSTANT GAMES MORE

GAMES YOUR FRIENDS PLAY MORE

YOUR PAGES SEE ALL

Kaseni Ma. Vi. Belbari...

Sukuna Multiple Cam...

Nara Prasad Bhandari

CONTACTS

Dharma Kumari Bha...

Rita Pathak Dahal

धर्मराज राई

Asma Koirala

GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi...

Search

EN 8:41 AM 6/23/2020

Sukuna Multiple Campus

Home Create

Page Inbox Notifications Insights Publishing Tools Ad Center More Edit Page Info Settings Help

Sukuna Multiple Campus  
@sukuna.edu.np

Home Events Reviews About Videos Photos Posts Jobs Offers Community Promote Visit Ad Center

Liked Following Share

Sukuna Multiple Campus  
Published by Bikash Adhikari (?) · May 1 ·

Notice regarding regulation of Online classes

सुकुना बहुमुखी क्याम्पस  
SUKUNA MULTIPLE CAMPUS

सुन्दरहरैषा नजिक/सुदूरपश्चिम प्रदेश अ. १ कोषाल  
SUNDARHARISHA NEAR SUDBHARAI, SUDURPASHCHIM PROVINCE NO. 1, NEPAL  
स्थापना: २०७३/०१/१९

विषय : अनलाइन कक्षामा सहभागी हुने सम्बन्धमा ।

हाल विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट सुरक्षित रहनका लागि राज्यले गरेको बन्दाबन्दी (लक डाउन) का कारण क्याम्पसको पठनपाठन बन्द भएको अवस्थामा अनलाइन कक्षा सञ्चालन गरिने भएकाले तपसिलका प्राध्यापकहरूसँग सम्पर्क राखी कक्षामा संलग्न हुन सम्बन्धित सबै विद्यार्थी वर्गमा सूचित गरिन्छ ।

अनलाइन कक्षा

4,525 people like this

4,605 people follow this

About See All

021-545617

Send Message

<http://www.sukuna.edu.np> Promote Website

Community · College & University

Suggest Edits

Page Transparency See More

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created · January 21, 2019

English (US) नेपाली हिन्दी Español Português (Brasil)

INSTANT GAMES MORE

GAMES YOUR FRIENDS PLAY MORE

YOUR PAGES SEE ALL

Kaseni Ma. Vi. Belbari...

Sukuna Multiple Cam...

Nara Prasad Bhandari

CONTACTS

Dharma Kumari Bha...

Rita Pathak Dahal

धर्मराज राई

Asma Koirala

GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi...

Search

EN 8:41 AM 6/23/2020

Sukuna Multiple Campus

Home Create 7 6 22 ?

Page Inbox Notifications Insights Publishing Tools Ad Center More Edit Page Info Settings Help

Sukuna Multiple Campus  
@sukuna.edu.np

Home Events Reviews About Videos Photos Posts Jobs Offers Community

Like Liked Following Share

Comment as Sukuna Multiple Campus

Rajkumar Raut सर हरूने पनि विद्यार्थी को समस्या बुझने कि  
Like Reply Message 7w

GR Dhital अनलाइन र इन्टरनेटको पहुँचमा रहेका सिमित विद्यार्थीहरू सहभागी लाभान्वीत भैरहेका कक्षा लिन बाट बाञ्चित रहेका अन्य विद्यार्थीहरूमा पर्न सक्ने मानसिक असर प्रति क्याम्पस गम्भिर बनोस् ।  
Care Reply Message 7w

View 6 more comments

Sukuna Multiple Campus  
Published by Atul Bhattarai · April 26

Link to install ZOOM in your Desktop or Laptop with Windows Operating System  
<https://downloads.digitaltrends.com/.../windows/post-download...>

NP

DOWNLOADS.DIGITALTRENDS.COM  
Zoom - Free - download for Windows  
Download latest version of Zoom for Windows - Free -

About See All

021-545617

Send Message

<http://www.sukuna.edu.np> Promote Website

Community - College & University

Suggest Edits

Page Transparency See More

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created - January 21, 2019

English (US) नेपाली हिन्दी Español Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More · Facebook © 2020

INSTANT GAMES MORE

GAMES YOUR FRIENDS PLAY MORE

YOUR PAGES SEE ALL

Kaseni Ma. Vi. Belbari... 1

Sukuna Multiple Cam... 6

Nara Prasad Bhandari 9

CONTACTS

Dharma Kumari Bha... ·

Rita Pathak Dahal ·

Amit Sah ·

धर्मराज राई ·

GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi... ·

Search

EN 8:42 AM 6/23/2020

Sukuna Multiple Campus

Home Create 7 6 22 ?

Page Inbox Notifications Insights Publishing Tools Ad Center More Edit Page Info Settings Help

Sukuna Multiple Campus  
@sukuna.edu.np

Home Events Reviews About Videos Photos Posts Jobs Offers Community

Like Liked Following Share

4,605 people follow this

Sukuna Multiple Campus  
Published by Atul Bhattarai · April 25

सुकुना बहुमुखी क्याम्पस बेलुकी सत्रका सहायक क्याम्पस प्रमुख केशवराज भट्टराई सरको M.Ed Semester System मा अध्ययनरत विद्यार्थीहरूलाई सन्देश ।

Sundar Khaber  
April 25

कोरोनाको सन्त्रासको कारण बन्द भएको शैक्षिक क्षेत्र अन्तर्गत उच्च शिक्षाको पठनपाठनलाई नियमित ढंगले सुचारु गर्नु पर्ने भएकोले सुकुना ब. क्याम्पसले M. ed semester...  
See More

803 People Reached 65 Engagements Boost Unavailable

19 1 Comment

Like Comment Share

Most Relevant

Comment as Sukuna Multiple Campus

About See All

021-545617

Send Message

<http://www.sukuna.edu.np> Promote Website

Community - College & University

Suggest Edits

Page Transparency See More

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created - January 21, 2019

English (US) नेपाली हिन्दी Español Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More · Facebook © 2020

INSTANT GAMES MORE

GAMES YOUR FRIENDS PLAY MORE

YOUR PAGES SEE ALL

Kaseni Ma. Vi. Belbari... 1

Sukuna Multiple Cam... 6

Nara Prasad Bhandari 9

CONTACTS

Dharma Kumari Bha... ·

Rita Pathak Dahal ·

Amit Sah ·

धर्मराज राई ·

GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi... ·

Search

EN 8:43 AM 6/23/2020



Facebook page for Sukuna Multiple Campus. The page shows a post from Khagendra Dahal mentioning an online class for BBS 3rd year English students. The page has 665 people reached and 33 engagements. The right sidebar lists instant games, games your friends play, your pages, and contacts.

**Sukuna Multiple Campus**  
@sukuna.edu.np

**Home**  
Events  
Reviews  
About  
Videos  
Photos  
Posts  
Jobs  
Offers  
Community  
Promote  
Visit Ad Center

**Like** **Following** **Share** **...**

**Comment as Sukuna Multiple Campus**

दिवान्कर न्यापाने के सवे विद्यार्थी online class को पहुँच मा होला न्?

Like · Reply · Message · 8w

**Sukuna Multiple Campus**  
Published by Atul Bhattarai · April 25 ·

**Khagendra Dahal** is with Balaram Pokharel and Matrika Thapa.  
April 24

सुकुना क्याम्पसको BBS 3rd year English माध्यममा अध्ययनरत students हरूलाई please come in contact and we should complete the remaining course by using online method

665 People Reached 33 Engagements **Boost Unavailable**

**Like** **Comment** **Share** **...**

**About** **See All**

4,605 people follow this

**021-545617**  
**Send Message**

<http://www.sukuna.edu.np> **Promote Website**

Community · College & University

**Suggest Edits**

**Page Transparency** **See More**

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created - January 21, 2019

English (US) · नेपाली · हिन्दी · Español · Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More · Facebook © 2020

**INSTANT GAMES** **MORE**

**GAMES YOUR FRIENDS PLAY** **MORE**

**YOUR PAGES** **SEE ALL**

Kaseni Ma. Vi. Belbari... 1

Sukuna Multiple Cam... 6

Nara Prasad Bhandari 9

**CONTACTS**

Dharma Kumari Bha... ·

Rita Pathak Dahal ·

Amit Sah ·

Asma Koirala ·

**GROUP CONVERSATIONS**

M.Ed 4th Sem Eng wi... ·

8:44 AM 6/23/2020

Facebook page for Sukuna Multiple Campus. The page shows a post from Matrika Thapa announcing online classes for BBA third semester Finance, BBS 1st year POM, and BBS 3rd year Taxation and Auditing. The page has 4,525 people like this and 4,605 people follow this. The right sidebar lists instant games, games your friends play, your pages, and contacts.

**Sukuna Multiple Campus**  
@sukuna.edu.np

**Home**  
Events  
Reviews  
About  
Videos  
Photos  
Posts  
Jobs  
Offers  
Community  
Promote  
Visit Ad Center

**Like** **Following** **Share** **...**

**Comment as Sukuna Multiple Campus**

**Sukuna Multiple Campus**  
Published by Atul Bhattarai · April 24 ·

Matrika Thapa sir is conducting online classes as per this schedule. Concerned students are informed to follow it. Verify the Zoom Meeting ID and password from sir.  
Boosted by : Atul Bhattarai sir

**Matrika Thapa**  
1 hour ago ·

**#Schedule for online classes for students of Sukuna Multiple Campus:**

- For BBA third semester Finance: Every Sunday from 12:00 pm onwards
- For BBS 1st year POM: From Sunday onwards at 2:00 PM
- For BBS 3rd year Taxation and Auditing:

**4,525 people like this** **4,605 people follow this**

**About** **See All**

021-545617  
**Send Message**

<http://www.sukuna.edu.np> **Promote Website**

Community · College & University

**Suggest Edits**

**Page Transparency** **See More**

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created - January 21, 2019

English (US) · नेपाली · हिन्दी · Español · Português (Brasil)

**INSTANT GAMES** **MORE**

**GAMES YOUR FRIENDS PLAY** **MORE**

**YOUR PAGES** **SEE ALL**

Kaseni Ma. Vi. Belbari... 1

Sukuna Multiple Cam... 6

Nara Prasad Bhandari 9

**CONTACTS**

Dharma Kumari Bha... ·

Rita Pathak Dahal ·

Amit Sah ·

Ram Dahal ·

**GROUP CONVERSATIONS**

M.Ed 4th Sem Eng wi... ·

8:44 AM 6/23/2020

Sukuna Multiple Campus

Home Create 7 8 52

Page Inbox Notifications Insights Publishing Tools Ad Center More Edit Page Info Settings Help

Sukuna Multiple Campus

Like Liked Following Share

Most Relevant is selected, so some comments may have been filtered out.

Sukuna Multiple Campus  
Published by Bikash Adhikari [?] · April 24 ·

सुकुना बहुमुखी क्याम्पसको अत्यन्त जरुरी सूचना ।  
विश्वमा कोरोना भाईरसका कारण सुकुना भएको विषम परिस्थितिमा हामी Lock down मा  
घरमानै सिमित भएर बस्न बाध्य भएका छौं। नियमित पठनपाठनहरू ठप्प छन्। यस्तो  
परिस्थितिमा पठनपाठनहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्न नसकिने भएकाले  
मिति 2077-01-11 गते क्याम्पस पदाधिकारी र विभागीय प्रमुखहरूको बैठक बसी MBS,  
M.Ed., BBA र B.Ed. ICT का Online कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेको हुनाले सोही  
अनुरूप पठनपाठन गर्न गराउन हुन सम्बन्धित सम्पूर्ण जानकारीका लागि अनुरोध छ।  
क्याम्पस प्रमुख  
सुकुना बहुमुखी क्याम्पस

6,220 People Reached 1,087 Engagements Boost Post

You and 230 others 35 Comments 27 Shares

Like Comment Share

Most Relevant

Comment as Sukuna Multiple Campus

About See All

021-545617

Send Message

http://www.sukuna.e... Promote Website

Community · College & University

Suggest Edits

Page Transparency See More

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created - January 21, 2019

English (US) नेपाली हिन्दी Español · Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More · Facebook © 2020

INSTANT GAMES MORE

GAMES YOUR FRIENDS PLAY MORE

YOUR PAGES SEE ALL

Kaseni Ma. Vi. Belbari...

Sukuna Multiple Cam...

Nara Prasad Bhandari

CONTACTS

Dharma Kumari Bha...

Rita Pathak Dahal

Amit Sah

Ram Dahal

GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi...

Search

8:45 AM 6/23/2020

Sukuna Multiple Campus

Home Create 7 8 52

Page Inbox Notifications Insights Publishing Tools Ad Center More Edit Page Info Settings Help

Sukuna Multiple Campus

Like Liked Following Share

Most Relevant

Comment as Sukuna Multiple Campus

Dhiren Khadka yo t samvab xoin hamro tir netnoi ramroni chaldoinn t hami choi ksree class linu

Like Reply Message · 8w

Most Relevant is selected, so some replies may have been filtered out.

Author

Sukuna Multiple Campus Try to contact campus chief sir or department head once. नेटको पहुँच नहुनेलाइ पछि पिन विचार गर्ने सोच छदै छ । केहि न केहि छलफल होस भन्ने छ ।

Like Reply · Commented on by NP Bhandari [?] · 8w

View 1 more reply

Author

Sukuna Multiple Campus BBS 2nd Year maa Eco online maa padhne ho bhane mero google classroom maa information post gam sampurn students laai anurodh garxu.

Like Reply · Commented on by KP Acharya [?] · 8w

2 Replies

View 15 more comments

About See All

021-545617

Send Message

http://www.sukuna.e... Promote Website

Community · College & University

Suggest Edits

Page Transparency See More

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created - January 21, 2019

English (US) नेपाली हिन्दी Español · Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More · Facebook © 2020

INSTANT GAMES MORE

GAMES YOUR FRIENDS PLAY MORE

YOUR PAGES SEE ALL

Kaseni Ma. Vi. Belbari...

Sukuna Multiple Cam...

Nara Prasad Bhandari

CONTACTS

Dharma Kumari Bha...

Rita Pathak Dahal

Amit Sah

Ram Dahal

GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi...

Search

8:46 AM 6/23/2020

Sukuna Multiple Campus

Home Create 7 8 62 ?

Page Inbox Notifications Insights Publishing Tools Ad Center More Edit Page Info Settings Help

Sukuna Multiple Campus

Like Following Share

1,054 People Reached 132 Engagements Boost Post

You and 63 others 1 Comment 7 Shares

Like Comment Share

Most Relevant

Comment as Sukuna Multiple Campus

Tara Bhattarai Coronavirus has effected the exam  
Like Reply Message · 10w

Sukuna Multiple Campus  
Published by Atul Bhattarai · April 7 ·

Invite friends  
4,525 people like this  
4,605 people follow this

About See All  
021-545617  
Send Message  
http://www.sukuna.e... Promote Website  
Community · College & University  
Suggest Edits

Page Transparency See More  
Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.  
Page created · January 21, 2019

English (US) नेपाली हिन्दी Español Português (Brasil)

INSTANT GAMES MORE  
GAMES YOUR FRIENDS PLAY MORE  
YOUR PAGES SEE ALL  
Kaseni Ma. Vi. Belbari... 1  
Sukuna Multiple Cam... 6  
Nara Prasad Bhandari 9  
CONTACTS  
Rita Pathak Dahal  
Dipak Dikhalichha  
Amit Sah  
Ram Dahal  
GROUP CONVERSATIONS  
M.Ed 4th Sem Eng wi...  
Search

Sukuna Multiple Campus

Home Create 7 8 62 ?

Page Inbox Notifications Insights Publishing Tools Ad Center More Edit Page Info Settings Help

Sukuna Multiple Campus

Like Following Share

Most Relevant

Comment as Sukuna Multiple Campus

Ritu Timisina BBS 4th year ko?  
Like Reply Message · 10w  
1 Reply

Sukuna Multiple Campus  
Published by Atul Bhattarai · March 20 ·

त्रि वि प.नि. का अन्तर्गत सञ्चालन हुने वार्षिक प्रकृतिका शैक्षिक कार्यक्रमहरूको पूर्वनिर्धारित परीक्षाहरु अर्का सूचना सम्मको लागि स्थगित गरिएको अत्यन्त जरुरी सूचना

पिबुवन विश्वविद्यालय  
Tribhuvan University  
परीक्षा नियन्त्रण कार्यालय  
OFFICE OF THE CONTROLLER  
OF EXAMINATIONS  
Balkhu, Kathmandu, Nepal  
Tel: 977-4-302727, Fax: 4277585  
web: www.tbexam.edu.np  
बसन्त, काठमाडौं, नेपाल  
फोन : ९७७०१२७, फ्याक्स : ४२७७५८५

पत्र संख्या :  
Reference No :  
मिति / Date: २०७३/०३/२५

अत्यन्त जरुरी सूचना

त्रि वि कार्यकारी परिषदको निर्णय २०७३ चैत्र ६ गतेको निर्णयको निवेदन जनसार मिति २०७३ चैत्र

About See All  
021-545617  
Send Message  
http://www.sukuna.e... Promote Website  
Community · College & University  
Suggest Edits

Page Transparency See More  
Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.  
Page created · January 21, 2019

English (US) नेपाली हिन्दी Español Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More  
Facebook © 2020

INSTANT GAMES MORE  
GAMES YOUR FRIENDS PLAY MORE  
YOUR PAGES SEE ALL  
Kaseni Ma. Vi. Belbari... 1  
Sukuna Multiple Cam... 6  
Nara Prasad Bhandari 9  
CONTACTS  
Rita Pathak Dahal  
Dipak Dikhalichha  
Amit Sah  
Ram Dahal  
GROUP CONVERSATIONS  
M.Ed 4th Sem Eng wi...  
Search



Sukuna Multiple Campus

Published by Bikash Adhikari · 19 · March 19 ·

NOTICE  
#Staysafe

**सुकुना बहुमुखी क्याम्पस**  
SUKUNA MULTIPLE CAMPUS  
सुन्दरहराचा नगरपालिका, बोरङ, प्रदेश नं. १, नेपाल  
SUNDARHARACHA MUNICIPALITY, BORANG, PROVINCE NO-1, NEPAL  
स्था. २०७८ (ESTD. 1992)  
QAAC (Approved by UGC, Nepal)

मिति: २०७८/१२/०५

विषय: पढनपाठन बन्द गरिएको सम्बन्धमा ।

उपयुक्त सम्बन्धमा हाल विरवमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) को संक्रमणको बसाल्ने ध्यानमा राखी नेपाल सरकारबाट सम्पूर्ण शैक्षिक संस्थाहरूको पढनपाठन तथा परीक्षा समेत स्थगित गर्ने निर्णय सावधानीका भएको तथा वि.वि. कार्यकारी परिषद्को मिति २०७८/१२/०५, रातेको निर्णय अनुसार भोलि मिति २०७८/१२/०७ गतेदेखि २०७८ वैशाख महिनासम्म क्याम्पसको पढनपाठन कार्य, सभा, सम्मेलन, तालिम, गोष्ठी, आन्तरिक तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ । वि.वि. द्वारा मिति २०७८ वैशाख ७ गतेदेखि सञ्चालन हुने बाषिर्क तथा विभिन्न प्रणाली तर्फका सम्पूर्ण परीक्षाहरू अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको बेरोरा सम्बन्धित सबैमा सुचित गरिन्छ । साथै क्याम्पसको प्रशासनिक कार्य तथा वि.वि. तर्फका परीक्षा फारम भन्ने कामहरू यथावत सञ्चालन हुनेछ । कार्यक्रम संयोजक, विभागीय प्रमुख, विभिन्न सेल समिति, क्लबका प्रमुखहरूलाई

506 post reach this week

See Pages Feed  
Posts from Pages you've liked as your Page

44 video views this week

Community  
Dharma Kumari Bhandari and 314 other friends like this

Invite Friends

4,525 people like this  
4,605 people follow this

About  
021-545617  
Send Message

Sukuna Multiple Campus

Published by Atul Bhattarai · 8 · March 8 ·

EDUPATRA.COM

४ वर्षे वी.एससी, वी.बी.एस. र वी.एड. चौथो वर्ष (नियमित र आंशिक) परीक्षा तालिका प्रकाशित

त्रिभुवन विश्वविद्यालयको सूचना: ४ वर्षे वी.एससी, वी.बी.एस. र वी.एड. चौथो वर्ष (नियमित र आंशिक) परीक्षा तालिका प्रकाश...

Like Comment Share

Most Relevant

Comment as Sukuna Multiple Campus

Kopila Bastola · Like · Reply · Message · 13w

Binay Chaudhary Thank You sir for your valuable information. · Like · Reply · Message · 13w

View 1 more comment

About  
021-545617  
Send Message  
http://www.sukuna.e... Promote Website

Community · College & University  
Suggest Edits

Page Transparency  
Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.  
Page created - January 21, 2019

English (US) · नेपाली · हिन्दी · Español · Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More · Facebook © 2020

Sukuna Multiple Campus

Published by Alul Bhattarai · March 7 ·

सुकुना सूचना:  
यही फागुन २५, २६ र २७ गते क्याम्पस विदा रहनेछ।  
चैत्र २ गतेदेखि दिवा सत्रमा सञ्चालित +२ को दोस्रो आन्तरिक परीक्षा सञ्चालन हुनेछ।

**Sukuna बहुमुखी क्याम्पस**  
सुकुना बहुमुखी क्याम्पस  
सुकुना बहुमुखी क्याम्पस  
सुकुना बहुमुखी क्याम्पस

Like · Following · Share

**About** See All

021-545617

Send Message

http://www.sukuna.edu.np/ Promote Website

Community · College & University

Suggest Edits

**Page Transparency** See More

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created · January 21, 2019

English (US) · नेपाली · हिन्दी · Español · Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More · Facebook © 2020

INSTANT GAMES MORE

GAMES YOUR FRIENDS PLAY MORE

YOUR PAGES SEE ALL

Kaseni Ma. Vi. Belbari... 1

Sukuna Multiple Cam... 6

Nara Prasad Bhandari 9

CONTACTS

Rita Pathak Dahal

Ram Dahal

Asma Koirala

Uma Thapa

GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi...

Sukuna Multiple Campus

Published by Bikash Adhikari · February 24 ·

Like · Comment · Share

Most Relevant

Comment as Sukuna Multiple Campus

Tara Bhattarai B.ed 4th year ko internal exam ko ni routine pauna please ( 28 faigun bata start hunu lageko)

Like · Reply · Message · 15w

12 Replies

**Sukuna Multiple Campus**

Published by Bikash Adhikari · February 24 ·

**EDUSANJAL.COM**

**Bachelor of Science (B.Sc) Re- Entrance Exam -2076: Tribhuvan University**

Updated, 23rd February 2020 Tribhuvan University has published the re-entrance exam notice for B.Sc for academic year 2076....

**About** See All

021-545617

Send Message

http://www.sukuna.edu.np/ Promote Website

Community · College & University

Suggest Edits

**Page Transparency** See More

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created · January 21, 2019

English (US) · नेपाली · हिन्दी · Español · Português (Brasil)

INSTANT GAMES MORE

GAMES YOUR FRIENDS PLAY MORE

YOUR PAGES SEE ALL

Kaseni Ma. Vi. Belbari... 1

Sukuna Multiple Cam... 6

Nara Prasad Bhandari 9

CONTACTS

Rita Pathak Dahal

Ram Dahal

Asma Koirala

Uma Thapa

GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi...

Sukuna Multiple Campus

Home Create 7 8 53

Page Inbox Notifications Insights Publishing Tools Ad Center More Edit Page Info Settings Help

Sukuna Multiple Campus  
@sukuna.edu.np

Home  
Events  
Reviews  
About  
Videos  
Photos  
Posts  
Jobs  
Offers  
Community  
Promote  
Visit Ad Center

Like Comment Share

Most Relevant

Comment as Sukuna Multiple Campus

Gopal Pokharel kun kun level ko lagy aayexa scholarship ??  
Like Reply Message 17w

Dibesh Kumar Pandit Yesae pali B.Ed pass greko lagi ho ki hoin  
Like Reply Message 17w

View 3 more comments

Sukuna Multiple Campus  
Published by Atul Bhattarai · February 19 ·

Exam Schedule of 1 Year B.Ed 2076:

About  
See All

021-545617  
Send Message

http://www.sukuna.e... Promote Website

Community · College & University

Suggest Edits

Page Transparency  
See More

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created - January 21, 2019

English (US) · नेपाली हिन्दी Español · Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More · Facebook © 2020

INSTANT GAMES  
MORE

GAMES YOUR FRIENDS PLAY  
MORE

YOUR PAGES  
SEE ALL

Kaseni Ma. Vi. Belbari... 1

Sukuna Multiple Cam... 6

Nara Prasad Bhandari 9

CONTACTS

Rita Pathak Dahal

Ram Dahal

Asma Koirala

Uma Thapa

GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi...

Search

8:51 AM  
6/23/2020

Sukuna Multiple Campus

Home Create 7 8 53

Page Inbox Notifications Insights Publishing Tools Ad Center More Edit Page Info Settings Help

Sukuna Multiple Campus  
@sukuna.edu.np

Home  
Events  
Reviews  
About  
Videos  
Photos  
Posts  
Jobs  
Offers  
Community  
Promote  
Visit Ad Center

Like Comment Share

Comment as Sukuna Multiple Campus

Ishwar C-restha RIP  
Like Reply Message 18w

Bhandari Gyanendra Rip  
Like Reply Message 18w

View 26 more comments

Sukuna Multiple Campus  
Published by Atul Bhattarai · February 16 ·

Internal Exam Schedule of BBS 1st, 2nd, 3rd & 4th Year :

Sukuna बहुमुखी क्याम्पस  
SUKUNA MULTIPLE CAMPUS  
सुनदारी लाराञ्छा, मोरङ, नेपाल  
SUNDARI LARANCHHA, MORANG, NEPAL  
फोन : ०२१-५४५६१७  
ईमेल : sukuna@edu.np

पत्र सम्पन्न :  
पत्राचार सम्पन्न :  
दिनांक : २०७३/११/२२

विषय : आन्तरिक परीक्षा सम्बन्धमा ।

About  
See All

021-545617  
Send Message

http://www.sukuna.e... Promote Website

Community · College & University

Suggest Edits

Page Transparency  
See More

Facebook is showing information to help you better understand the purpose of a Page. See actions taken by the people who manage and post content.

Page created - January 21, 2019

English (US) · नेपाली हिन्दी Español · Português (Brasil)

Privacy · Terms · Advertising · Ad Choices · Cookies · More · Facebook © 2020

INSTANT GAMES  
MORE

GAMES YOUR FRIENDS PLAY  
MORE

YOUR PAGES  
SEE ALL

Kaseni Ma. Vi. Belbari... 1

Sukuna Multiple Cam... 6

Nara Prasad Bhandari 9

CONTACTS

Rita Pathak Dahal

Ram Dahal

Asma Koirala

Chetnath Niroula



GROUP CONVERSATIONS

M.Ed 4th Sem Eng wi...

Search

8:52 AM  
6/23/2020





**Annex 66: Report of Academia-Industry Dialogue**

**Report of a Five-day Program**

**on**

**ACADEMIA-INDUSTRY DIALOGUE**

*Organized by Sukuna Multiple Multiple Campus and Supported by University*

*Grants Commission, Nepal.*

*(Program held on Bhadra 24-28, 2074)*



**Submitted to**

**University Grants Commission (UGC), Nepal**

**Submitted by**

**Sukuna Multiple Campus**

**Sundarharainch, Morang**

**2074**

**1492**



# सुकुना बहुमुखी क्याम्पस SUKUNA MULTIPLE CAMPUS



सुन्दरहरैँचा, मोरङ  
SUNDARHARAINCHA, MORANG

स्थापित : २०४८  
(QAA Certified by UGC, Nepal)

☎ ०२९-५४५६९७

☎ ०२९-५४५७७७

फ्याक्स ०२९-५४५७७७

सूचनाबोर्ड सेवा ९६९८०२९५४५७७

E-Mail: sukunac@yahoo.com

Web Site: www.sukuna.edu.np

मिति : २०७४/०६/०२

पत्र सङ्ख्या :

चलानी नम्बर : 292/068/062

विषय : कार्यक्रमको बजेट निकासामा सम्बन्धमा ।

श्रीमान् सदस्य सचिवज्यू,

विश्वविद्यालय अनुदान आयोग, नेपाल

सानोठिमी, भक्तपुर

उपर्युक्त सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगले प्रकाशित गरेको सूचनाका आधारमा यस क्याम्पसबाट पेस गरेको “Academia - Industry Dialogue” शीर्षकको प्रस्तावना आयोगबाट स्वीकृत भई प्रस्तावित कार्यक्रमको कार्ययोजना तालिका आयोगमा पेस गरी त्यसै अनुरूप कार्यक्रमलाई मिति २०७४ साल भदौ २४ देखि २८ गते सम्म सञ्चालन गरी सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको प्रतिवेदन र बिल भरपाई यसै पत्रसाथ संलग्न गरिएको हुँदा सोबापतको स्वीकृत बजेट निकासालागि अनुरोध छ ।

संलग्न कागजातहरू

२) कार्यक्रमको प्रतिवेदन १ प्रति

१) कार्यक्रमका बिल भरपाईहरू

प्रेमप्रसाद भट्टराई

क्याम्पस प्रमुख





Affiliated to Tribhuvan University  
**SUKUNA MULTIPLE CAMPUS**  
SUNDARHARAINCHA MORANG



Estd. 1992  
(QAA Certified by UGC, Nepal)

☎ 021545617

☎ 021545717

FAX 021545717

Notice Board Service 1618021545717

E-Mail: [sukunac@yahoo.com](mailto:sukunac@yahoo.com)

Web Site: [www.sukuna.edu.np](http://www.sukuna.edu.np)

Date: 18 September, 2017

Ref. No. 212/2074/2075


**Subject: Submission of the Program Report**

To  
The Member Secretary  
University Grants Commission, Nepal  
Sanothimi, Bhanktapur

Dear Sir,

With reference to the approved proposal submitted to the University Grants Commission by this campus **entitled 'Academia - Industry Dialogue'**, we would like to inform you that the proposed program has been scheduled and conducted. The program was held from 24- 28 Bhadra, 2074 (9<sup>th</sup> to 13<sup>th</sup> September, 2017) in the hall of Sukuna Multiple Campus in the presence of representatives from industries, academic institutions, banks, business organizations, and cooperatives. The report of the overall program, with annexed evidences and bills of financial expenditures, has been prepared and submitted herewith for your kind perusal. Therefore, we request you to dispatch the allocated budget for this program.

Sincerely Yours

  
574.6-2  
Prem Prasad Bhattarai  
Campus Chief

## Table of Contents

1. Introduction .....	1
2. Program Objectives .....	1
3. Procedure .....	1
4. Program Schedule.....	2
5. Program Activities .....	4
First Day Program .....	4
Inauguration/opening session.....	4
Second session by Bholeshwor Dulal.....	5
Second Day Program .....	6
First session by Mr. Kedar Bhandari .....	6
Second session by Mr. Bhim Ghimire .....	7
Third Day Program.....	8
First session by Mr. Tulasi Wosti .....	8
Second session by Mr. Bholeshwor Dulal.....	10
Fourth Day Program.....	11
First session by Ramesh Prasad Pokharel .....	11
Second session by Mr. Rajendra Raut.....	13
Fifth Day Program.....	13
First session by Mr. Sanjay Kumar Sah .....	14
Closing session.....	16
6. Achievement from the Program .....	19
7. Conclusion .....	20
Annex-I: Proposal .....	21
Annex-II: Campus Decision for Conducting the Program.....	27
Annex-III: Program Minute with Attendance.....	30
Annex- IV: Invitation Letters to the Guests and Participants.....	35
Annex-V: Certificates to the Participants.....	37
Annex-VI: Appreciation Letters to the Facilitators.....	38
Annex- VII: Banner of the Program.....	39
Annex- VIII: Some Photo Clips of the Program.....	40

## 1. Introduction

Academia and industry are closely related to each other. They have give-and-take relationship. Academia provides human resources to industry, and industry, in turn, provides job opportunities to academia. If academia has to provide the capable human resources, industry necessarily has to provide the finances and other facilities based on it. It means, these two parties are complementary to each other. However, in Nepal, we still have few discourses or dialogues on them. Considering this, Sukuna Multiple Campus, Sundarharaincha, Morang organized a five-day program on “Academia-Industry Dialogue 2074” with the financial support of University Grants Commission (UGC) Nepal in the hall of Sukuna Multiple Campus from Bhadra 24 to Bhadra 28, 2074 B.S. In the program, teachers from the host institution and other campuses, representatives from Campus Management Committee, selected students from the Faculty of Management, representatives from Nepal Chamber of Commerce, local industries, local cooperative organizations, industrialists, business persons and facilitators from the academic and industrial field were present.

## 2. Program Objectives

- To find out the expectations of academia from the industrial sectors and vice-versa,
- To identify the areas of potential collaboration between higher educational institutions and business sectors, and
- To assist the teachers and students to explore the areas of academic researches related to business industries in higher educational institutions.

## 3. Procedure

The program was conducted with presentation, discussion, and opinion sharing about the relationship between HEIs and business sectors, areas of potential collaboration between them and identification of possible research areas. The participants of the program were categorically invited as presented below:

S.N.	Participant Categories	Number of Participants	Remark
1	Industrialists	10	
2	Representatives from Financial institutions and Cooperatives	5	
3	Representatives from Campus Management Committee	5	
4	Academic heads / teachers from others campuses	5	
5	Academic heads / teachers from the host campus	20	



6	Students from host and neighboring campuses	6	
7	Journalists	1	
8	Others	12	
	Total Participants	64	

The overall program was scheduled as per the following:

#### 4. Program Schedule

<b>Day First: 2074 – 05 – 24</b>				
<i>S.N</i>	<i>Topic for Discussion</i>	<i>Facilitators</i>	<i>Time</i>	<i>Remarks</i>
1.	Opening	<b>Balaram Pokharel</b> (Program Co-coordinator) Chief Guest for Opening Session: Mr. Arjun Bikram Khadka ( Detuty Controller of Examination, TU, Biratnagar)	10:30- 1:00	
<i>Break (for snack and tea)</i>				
2.	Stories of Business & Industrial Success	<b>Mr. Bholeshwor Dulal</b> (Managing Director of Purbanchal Lube Oil Pvt. Ltd., Promoter of Auto Lube Private Ltd., Annapurna Trade Link Pvt. Ltd., Kalash Auto Trade Link & Purbanchal Polimer Accrylie Pvt. Ltd., & past President of Jaycees)	2:00- 4:30	
<b>Day Second: 2074 -05 – 25</b>				
3.	Role of Higher Education Institution for the Entrepreneurship Development	<b>Mr. Kedar Bhandari</b> (Managing Director of Terij Gold House, Promoter of Himshikhar Television & Indreni FM)	10:30-1:00	
<i>Break (for Tea and Snack)</i>				
4.	Potentiality of extending relationship between HEIs and industrial sectors.	<b>Mr. Bhim Ghimire</b> Senior Vice President of Chamber of Industries, Biratnagar, Morang/ Managing Director of Global Auto Point, AB Petroleum Pvt. Ltd., AB Bricks and Anwit Bricks Industry Pvt. Ltd	2 : 00 - 4:30	
<b>Day Third: 2074 -05 – 26</b>				
5.	Financial Sectors and Higher Education Institutions	<b>Mr.Tulasi Wosti</b> (Chief Executive Officer, Miteri Development Bank, Dharan, Sunsari)	10:30- 1:00	
6	Exploring Youths Entrepreneurs in Nepal	<b>Mr. Bholeshwor Dulal</b> (Managing Director of Purbanchal Lube	2 : 00 - 4:30	

		Oil Pvt. Ltd., Promoter of Auto Lube Private Ltd., Annapurna Trade Link Pvt. Ltd., Kalash Auto Trade Link & Purbanchal Polymer Accrylie Pvt. Ltd., & past President of Jaycees)		
<b>Day Fourth: 2074 -05 – 27</b>				
7.	Possibilities and challenges of Cooperatives in relation to Higher Education	<b>Mr. Ramesh Pokharel</b> President National Cooperative Bank Limited	10:30- 1: 00	
8	Theoretical and Practical Aspects of well-management, development system, and team work for successful entrepreneurs.	<b>Mr. Rajendra Raut</b> (Vice President of FNCCI, Province No. 1 and Managing Director of Raut Construction Pvt. Ltd., Biratnagar)	2 : 00 - 4:30	
<b>Day Fifth: 2074 -05 – 28</b>				
9	Interaction between Industry and Education: Present Scenario in Nepal	<b>Mr. Sanjaya Kumar Shah</b> (Plant Design & Chemical Engineering Specialist, Executive of Bottlers Nepal Limited [Coca-cola]) and Member of Nepal Engineering Council Nepal)	10:30- 1: 00	
10	Closing Session (Remarks and Certification)		2: 00- 4:00	

## 5. Programme Activities

### First Day Program

#### Inaugural Session

The opening session of the five-day program was chaired by Mr. Kedar Prasad Guragain, the member of Campus Management Committee, Sukuna Multiple Campus, and the chief guest of the program was Mr. Arjun Bikram Khadka, Deputy Controller of Examination, TU, Biratnagar. The guests of the program were Mr. Bholeshwor Dulal (Managing Director of Purbanchal Lube Oil Pvt. Ltd., Promoter of Auto Lube Private Ltd, Annapurna Trade Link Pvt. Ltd., Kalash Auto Trade Link and Purbanchal Polimer Accryline Pvt. Ltd., Past President of Nepal Jaycees), Mr. Naba Raj Chapagain (Chair, Koshiharaincha Chamber of Commerce and Industry, Morang), Mr. Pit Kumar Shrestha (immediate past Campus Chief of Sukuna), Mr. Chetan Paudel (Campus Chief of Pathari Multiple Campus), Mr. Mohan Shrestha (Asst. Campus Chief of Mahendra Adarsha Multiple Campus, Biratnagar), Mr. Santosh Bantawa (General Secretary, Chamber of Commerce and Industry, Sundarharaincha), Mr. Dinesh Wagle (from Office of the Controller of Examinations, Biratnagar) and members of Campus Management Committee, Sukuna Multiple Campus. The chief guest and guests were welcomed by giving *khada* to the chief guest Mr. Arjun Bikram Khada, Deputy Controller of Examination, TU. Thereafter, Mr. Khadka formally inaugurated the program burning the candles. In his welcome speech, Campus Chief Mr. Prem Prasad Bhattarai informed the participants about the rationale of the program and highlighted the need for context- appropriate and need-based curriculum and textbooks. He raised some issues relating to the Higher Education System which has been producing unproductive manpower, and they are compelled to go abroad. He focused on the need for establishing relationship between educational institutions and industrial sectors. He further opined that this program would result to bridge the gap between the academia and industry.

In his short speech, Mr. Naba Raj Chapagain, Chair of Koshiharainch Chamber of Commerce and Industry, thanked the host campus for organizing such an important and fruitful program. He highlighted the need for practical and technical education which can produce the capable manpower needed to the industrial sectors. To him, we need such education which will produce the manpower not only to do business themselves but also explore opportunities in the field of business sectors. Another speaker Mr. Arjun Raj Adhikari, Chair of Public Campus Association, Morang as well as the Chair of Public Campus Teachers' Association, Sukuna



Multiple Campus highlighted the need for both social and financial transformation, and the association of the academic institution with business. In his opinion, Sundarharaincha can be made the business/industrial hub in which Sukuna Multiple Campus and its teachers are ready to join hands with the Chamber of Commerce and Industry for the very purpose. Similarly, Mr. Chetan Paudel, Campus Chief of Pathari Multiple Campus opined that the program sounds very relevant since academia-industry collaboration is the need of the day. In the view of Mr. Bholeshwor Dulal, one of the facilitators of the program, the students have only theoretical knowledge and lack practical one so that they cannot be employed in the business sectors and are compelled to go abroad. He also shared success stories of some industrialists and concluded his speech stressing the need for connecting the academia with the industry. In the similar vein, Mr. Pit Kumar Shrestha, the immediate past Campus Chief of Sukuna Multiple Campus, in his speech, said that Sukuna Multiple Campus has been organizing trainings, seminars and workshops on various topics by inviting profound experts and that dialogues on such issues should be in the intellectual arena which can be fruitful for teachers, students and the stakeholders. He also added that students and teachers should know more about the things out of their courses.

Chief guest Mr. Arjun Bikram Khadka, Deputy Controller of Examination, TU, Biratnagar found the industry and academia still lacking the collaboration and connection and said that this program in this situation sounds very relevant and fruitful which can change people's negative attitudes. He finally wished the success of the program. The opening session was concluded by Mr. Kedar Prasad Guragain, Chair of the program highlighting the need for such education which can produce capable human resources to create employment opportunities themselves. He said that this dialogue would be much helpful to extend the relationship between this campus and the local industries. He finally thanked the UGC for supporting the organization of this program.

### **Second session by Bholeshwor Dulal**

Mr. Bholeshwor Dulal, the facilitator of the program first shared his short biography (how his childhood was, how he stopped his study, how he started his business and got success) and future plans. In his presentation he gave the reasons why students from the Faculty of Management cannot be employed in business/industry and how he is helping the academia (the

host institutions and others) by providing employment opportunities. In his opinion, our students do not have practical/behavioural knowledge which is very important for them. His main points include: more than 300 colleges have visited his factories and they are given professional dealings; we still lack competent manpower; students from Management should be practical even at home; we should have good time management; and academia and industry should have deep relationship: industries need academia and vice-versa; the need to utilize the manpower; teachers should show the ways and destinations to the students.

Mr. Prem Prasad Bhattarai, Campus Chief of the host institution concluded the session thanking all the participants for their active involvement. The program was conducted by Mr. Bala Ram Pokhrel, Head of Faculty of Management and Coordinator of this program, Sukuna Multiple Campus.

### **Second Day Program**

The second day program began with the seating of Mr. Bholeswor Dulal (Managing Director of Purbanchal Lube Oil Pvt. Ltd.) and Mr. Kedar Bhandari (Managing Director of Terij Gold House, Promoter of Himshikhar Television and Indreni FM), the facilitators. Mr. Dulal focused on positive thinking or attitude in any sector and determination of goals for the success. He said that he had invested a large amount of money for education, especially by providing scholarships to the students. The priority should be given to the family, the society and career for the success in their life. They should have balance. Although the program was conducted late, it was very fruitful. If it was done 15 years ago, Sukuna Multiple Campus would progress much. It is necessary to have technical and practical knowledge.

#### **First session by Mr. Kedar Bhandari**

Mr. Kedar Bhandari, the facilitator of the program began the session with his brief biography. He shared his success stories in business and new experiences. He presented his paper on “Role of Higher Education Institution for the Entrepreneurship Development” in which he highlighted:

- Positive thinking
- Singing, dancing and laughing for refreshment
- Students as creation of God (Creativity, Communication skill, Confidence, Respect, Truthfulness and Open Mindedness): How children who were creative, communicative, confident, respectful,

truthful and open minded changed when they went to schools and colleges. He clarified with examples.

- Effect: 4 T-Factors (Talent, Target, Thinking, Technology) essential for education, business, etc.
- Problems: 4 A-Factors (Argument, Arrogance, Anger and Alone) faced by students
- Solutions= 5A (Accept, Appreciate the work, Adventure, Advice from others and Ask)  
[An inspirational Video was shown how students can be motivated to the class and classroom activities and how their behaviour can be changed]
- Social Responsibility—Health camp, Environment Pollution, Development Program, Awareness Program
- Provide Training: Personality Development (Good physique, pleasing manners, appearance, intelligence, smartness, trustworthiness, reliability, personal integrity, professional front, good control over body and mind, management), leadership, effective Public speaking, master of ceremony, parliamentary procedure, communication skills, time management, stress management, public-relation
- Relation with business house and industry (observation, data collection, promotion, free service, relation development program)
- Obligatory promises for developing entrepreneurship: culture, thought, behaviour, morality/honesty, advertisement, business (**Earning = future :learning = Present; Focus To learning- Not to Earning**)
- Changes in teaching strategies (everything has changed but teaching remains the same),
- If we want our student HAPPY AND SUCCESSFUL, we should provide both Facility and Responsibility
- Theme: Business ideas for college students: *follow your passion, follow entrepreneurship*  
After the snack, Mr. Bholeshwor Dulal initiated the program highlighting the need of culture and ethics to be successful in any field. He briefly informed the participants about the success stories of different business persons.

### **Second session by Mr. Bhim Ghimire**

Mr. Bhim Ghimire (Senior Vice President of Chamber of Industries, Biratnagar, Morang, Managing Director of Global Auto Point, AB Petroleum Pvt. Ltd., AB Bricks and Anwit Bricks Industry Pvt. Ltd. ), another facilitator of the program started his presentation with his biography and informed the participants how he started business and became successful. He opined that



everyone needs labour, honesty/discipline, faithfulness, clear goal (vision/dream/ambition), self-assurance, self-determination, courage, and employees' satisfaction to be a successful entrepreneur. He discouraged the participants from going abroad and encouraged them to try to explore opportunities in their own country/community and to be entrepreneurs. He gave the examples of many successful entrepreneurs. His presentation highlighted:

- Potentiality of extending relationship between HEI and industrial sectors
- Role of HEI for the entrepreneurship development
- Contributions of industry/business in higher education
- Present and future contribution of higher education in industry/business
- Areas of potential collaboration between HEI and Business sectors
- Utilization and relevance of human resources developed by HEI in local industries
- Current situation of industry/business
- Present situation of availability of competent manpower
- Current problems (employment problems, employers' problems)
- Some measures/ways of human resource development
- Work to be done by educational and private sectors

During his presentation, the participants made some queries on various topics or issues and Mr Ghimire answered their queries. In addition, he also informed the participants about the possibilities of business in Nepal (e.g. agriculture, hydropower, tourism, and medical field) and some threats or challenges in business. The program was stimulating, interactive, encouraging and fruitful.

Finally, Campus Chief Mr. Prem Prasad Bhattarai gave a token of love to the facilitators Mr. Bhim Ghimire and Mr. Kedar Bhandari with special thanks for their fruitful presentation and experience sharing.


### **Third Day Program**

#### **First session by Mr. Tulasi Wosti**

The third day program began with the seating of the facilitator Mr. Tulasi Wosti (Chief Executive Officer, Miteri Development Bank, Dharan, Sunsari). The program was initiated by Mr. Bala Ram Pokhrel, Head of Faculty of Management, Sukuna Multiple Campus. Mr. Wosti first gave his short biography. Thereafter, Speaking on the topic "Financial Sectors and Higher Education Institutions" he presented his ideas on:

- Types of financial sectors (commercial banks, development banks, finance companies, micro finances, co-operatives, others)
- Types of educational institutions (Affiliated to TU, Affiliated to other national university, affiliated to international university, international university)
- The BFI and HEI Equation: positive correlation
- Banking services and progress (manual system, computerized, fax transfer, DD, LC, ATM, ABBS, Wire transfer, telex transfer, mobile banking, debit card, credit card, ECC, IPS(Immediate pay system), Online banking, other services)
- Education system and teaching methodology (Home school, Gurukul system, Govt. school, Private school, International school, Montessori (even master level students can be taught through Montessori system, learning/not teaching or reading, E-learning),

During his presentation, he highlighted the significance of well management, determination of destination/target, well-information of what we are interested in, practical knowledge, facilitation, knowledge of the difference between teaching and learning (there is pass and fail in teaching but not in learning), improved teaching, development of learning culture, commitment, culture of collaboration, and planning in the academic and industrial sectors as well.



In the program, Mr. Khagendra Raj Dahal, teacher from Sukuna Multiple Campus asked why the interest rate between the Commercial and Developmental banks is different. Mr. Pratham Pokhrel, another teacher from Sukuna also enquired about the increase and decrease in the interest rate. He asks why the bank does not inform the customers that the increase rate of the bank has decreased. Ms. Maya Dewan, teacher of Sukuna asked about the liquidity crisis in the bank. The students also asked questions on various issues or topics such as job experiences, branchless banking, SMS and mobile banking, credit creation, share and share purchase,

opportunities and challenges for students to involve in banking sector, merging of banks and its effect on the employees, education loan for students in Miteri Bank. Mr. Wosti answered their queries by giving some examples and sharing his experiences, and gave words to provide employment opportunities to the students of this campus. Finally, Mr. Chandra Mani Rai, Assistant Campus Chief of Sukuna gave a token of love to the facilitator Mr. Wosti.

### **Second session by Mr. Bholeshwor Dulal**

Mr. Bholeshwor Dulal, the facilitator of the program, first shared his experiences about the Japanese system/culture. He had his presentation on “Empowering Youth Entrepreneurs in Nepal” in which he highlighted:

- Where there is industry, there is political leader but there may not be industry where there is political leader.
- Where there is industry, there is employment; where there is employment, there is money.
- No development is possible if knowledge and wisdom are imprisoned/locked; they should be put into use.
- Work/action is more important than mere observation.
- Everything begins with a small thing; courage is necessary.
- We can learn by doing.
- Mental poverty is a dangerous disease, not physical and financial poverty.
- Future planning is necessary for being successful entrepreneurs.
- Feeling of ‘we youths can do’
- Balance among career, family, society and country is important for success
- A beggar born is not his/her fault; a beggar death is wrong.
- No hard working; smart working
- Possibilities for industry in Nepal (agriculture, tourism, )
- Introduction of the most popular national international entrepreneurs (Bill, Gates, Warren E Buffett, Anil Ambani, Carlos S Helu, Binod K. Chaudhary, Diwakar Golchha, Binod Bdr. Shrestha, Rajendra K. Khetan) to encourage the participants
- Benefits of entrepreneurs: name and fame, prestige, property, satisfaction, facility
- Qualities of entrepreneurs: curious, merciful, charming, imaginative, creative, skilled/competent, influencing, trustworthy, honest, role model



- Necessary steps: begin your work with good work (e.g. don't read newspaper early in the morning since it contains negative news); seek positive viewpoints; do immediately, construct positive self-respect, save yourself from negative influence, get up early in the morning
- Entrepreneurs =LEADER (L=Legal, E=Ethics, A=Attitude, D=Democratic, E=Energetic, R=Right)
- 3 F for entrepreneurs (Fellowship, Familiarity and Family members and its activities)
- Entrepreneurs should have accountability, commitment and responsibility.
- Goal setting

Mr. Dulal shared his practical experiences for being successful couple, teachers and entrepreneurs. He presented a lot of examples, evidences and stories to clarify his points. In the program, students were asked to give their comments/feedback about the program. They found the program very fruitful, encouraging/motivating/ impressive, new, innovative and confidence-building. Ms. Sunita Pradha, student from Sukuna commented that the program has played a significant role to change her attitude/personal life, to develop positive thinking, and to change her behaviour. To Laxmi Dulal, another student from the same campus, the program is motivating and useful to students; he has gained practical knowledge from it, learned a lot from their success stories, developed confidence; and he finally demanded such training programs in the days to come. The third day program was over with the interesting story told by Mr. Dulal.

### **Fourth Day Program**

The fourth day program was initiated by Mr. Bala Ram Pokhrel, Head of Faculty of Management, Sukuna Multiple Campus. Mr. Ramesh Prasad Pokhrel (President, National Cooperative Bank Limited), Mr. Gopal Kafle, Mr. Prem Prasad Bhattarai (Campus Chief of Sukuna Multiple Campus), Mr. Chetan Paudel (Campus Chief, Pathari Multiple Campus) and all the participants were requested to have seating on their respective places.

#### **First session by Ramesh Prasad Pokharel**

Mr. Ramesh Prasad Pokhrel first informed the participants about the National Cooperative Bank (branches, extension of more branches, total cooperative organizations, members, loan provisions, staff, and collaboration) and his historical background and biography. Firstly, Mr. Pokharel presented his ideas on the present situation, possibilities and challenges of Cooperatives in which he highlighted:

- What cooperative is

- Basic principles of cooperatives (intentional and open membership, democratic control by members, financial participation of members, autonomy or freedom, education, training and information access; collaboration among cooperatives; interests towards community and environment)
- The present situation of international cooperative campaign/movement
- Origins and development of Cooperatives in Nepal
- Present situation of Cooperatives
- Organizational structure of Cooperative Movement
- Possibilities of Cooperatives (contribution in the international sectors, second greatest organization, established as developmental campaign in the international sectors; implementation of mixed financial policy, strong organization, inspiring achievement, praiseworthy success in Savings and Credit sectors, sustainable financial development, Cooperative Act, three-pillar financial policy in the Constitution of Nepal, 2072, employment opportunities, etc.): He pointed out eleven possible areas or sectors where Cooperatives can contribute to –agriculture, finance, selling and distribution of consumer goods, social service, occupation and insurance, communication sector, upliftment and development of culture, electricity, housing, tourism, and education and health.
- Challenges of Cooperatives (lack of Cooperative-friendly act, clear policies, supervision, training, education, competent human resources, statistics, research, resources, negative attitude, offices; obscurity in political parties; etc.)
- Problems in Cooperative Limited
- Future strategic plans/strategies

Secondly, Mr. Pokharel shared his ideas on constitutional provisions about the Cooperatives. The Constitution of Nepal 2072 has clearly mentioned some provisions about the Cooperatives in Articles 50, 51 and 226. Then, his dialogues were on challenges of Cooperative Campaign in Nepal, and characteristics of Cooperative Bills 2074. Finally, the dialogue was on sustainable development goals of the UNO and Cooperative: no poverty; zero hunger; good health; quality education; gender equality; clean water and sanitation; affordable and clean energy; decent work and economic growth; industry, innovation and infrastructure; reduced inequality; sustainable cities and communities; responsible consumption and production; climate action; life below water; life on land; peace and justice; and partnerships for the goals. He

presented his ideas giving several examples and evidence. Students commented that the session was really informative, inspiring, and fruitful as a whole since he gave several ideas about the Cooperatives and how they are helping the HEIs. Then, Mr. Pokharel, the facilitator of the first session was given a token of love with special thanks by Mr. Prem Prasad Bhattarai, the Campus Chief of Sukuna Multiple Campus.

### **Second session by Mr. Rajendra Raut**

The second session was initiated by Mr. Bholeshwor Dulal by encouraging the participants to be courageous, anxiety-free, responsible, risk-taking and dedicated for being successful entrepreneurs and professionals. He shared some possible areas for business in our locality as well as in our country. Then, Mr. Rajendra Raut, Vice President of FNCCI of Province No. one and Managing Director of Raut Construction Pvt. Ltd., Biratnagar began his presentation with his brief introduction and biography, and focused on theoretical and practical knowledge, well-management, development of system, patience, planning, team work, curiosity, learning from other successful people, for being successful in any fields. In his opinion, hardworking and honesty are two very important for being successful entrepreneurs and any professionals. Inferiority mindset should be avoided. Struggle should be prioritized. The students put some curiosity on various topics such as important things to be successful business persons, factories, raw materials for cement and other materials and where they are brought from, OPC and PPC cement, business in minimum investment, loss and gain in business, disparity between price and demand, pollution caused by industries etc. Mr. Bala Ram Pokhrel, Head of Faculty of Management, Sukuna Multiple Campus asked what sorts of work the students from Management can do and how they are important and contribute in the industrial sectors. Mr. Raut responded their queries giving some examples.

The fourth day program was interactive, informative, encouraging and inspirational. Mr. Rajendra Raut and Mr. Bholeshwor Dulal were given a token of love with special thanks by Mr. Bala Ram Pokhrel, and Campus Chief Mr. Prem Prasad Bhattarai, respectively.

### **Fifth Day Program**

The fifth-day session began with the seating of Mr. Sanjaya Kumar Sah, CEO, Purwanchal Lube Oil (PLO), Sundarharaincha, Morang. The program was initiated by Mr. Bala Ram Pokhrel, Head of Faculty of Management, Sukuna Multiple Campus and co-ordinator of the program.



### **First session by Mr. Sanjay Kumar Sah**

The first session of the fifth-day program began with the brief introduction of Mr. Sanjaya Kumar Sah. He had his presentation on “Interaction between Industry and Education: Present Scenario in Nepal”. His presentation highlighted:

- Who is entrepreneur and what is entrepreneurship?
- Risks and benefits of entrepreneurship (name, fame, money, prestige)
- Job scenario: Nepal (unemployment, migration, three kinds of people going to foreign countries, unskilled labourer, exploitation, ‘social entangling problem’)
- What is solution to unemployment in Nepal? (“Better education system”; Better employment in service sector or in industry; Educational Institute/Academics should be responsible; need of quality education and research)
- Employment solution in Nepal( the government sector can provide a limited job and private sectors are providing the rest of the job; SME: Small and Medium Enterprises provide jobs; a single entrepreneurship can provide a job; thus there must be “Academic(Educational Institute- Industry Collaboration for either better education and skills and for entrepreneurship”)
- Bridge between education and industry (The universities supply talent and ideas and the companies demand them; it also benefits from the input of practitioners from companies and universities; one manufacturing industry provides direct employment to few; manufacturing industry provides revenues to government exchequer in different states of manufacturing; tax has been added to government exchequer in different phases; )
- Entrepreneurship stories (Honda-entrepreneurship, Samsung-entrepreneurship, TATA- entrepreneurship, RIL[Reliance Industries Limited]-entrepreneurship [Dhirubhai Ambani- founder; Mukesh Ambani- chair person of RIL]
- Job or business (entrepreneur)?
- Challenges faced by academics, graduate and industry in Nepal (difficult to cope up with industry and education; academics find it hard to provide best and world class education and research to its students with limited resources; not finding suitable graduates or skill matches required in industry, thus, affecting the productivity)
- Present scenario: challenges faced by graduates in Nepal(not fully employed or employable in industry; reasons: universities providing mere bookish kind of knowledge or obsolete technology, not practical knowledge; lacks the creativity in jobs; lacks entrepreneurial skill;

lacks practical skills/technical knowledge; lacks resources to start own business; unknown how to write an effective CV[the hard reality]; projects and theses in MBS-copy and paste or slight change, not genuine work [a formality to get a degree and nothing else])

- Increasing employability and entrepreneurship in Nepal(inviting the industry leaders to take lecture/giving presentation in class; sending the students to industry visit a number of times in different industry; service/industrial training; completing the real industrial problem and their solution to existing problem as project work by the Graduating Students; having an agreement with industry by academic under the head of Department or Program Head to provide solution to existing industrial problem and research; more practical oriented approach of teaching/pedagogy; increasing other skills or learning other foreign languages such as German, French and Spanish; writing an effective CV)
- Increasing entrepreneurship (struggle to make their dream and change it into reality; the role of academics is only to provide a best and cutting age technology to graduates; the academics can have “Sukuna Entrepreneurship Society”-inviting different venture capitalist, investing in risky projects; showing ‘business idea’ in power point presentation with investment amount, risk associated with this project, payback period, etc.; the academic can have the bridge role between its graduate entrepreneur to provide platform to show their business ideas to investors, government agencies and businessman; the government should provide a ‘seed fund’ to entrepreneurs and provide other facilities such as tax exemption for several years, entrepreneur-friendly policy, subsidized interest loan, etc. )

Mr. Prabesh Dulal, student from Sukuna asked about the legal processes to be followed to import any technologies from abroad. Another student asked about the local resources and their use in producing different materials. Mr. Chetan Paudel, Campus Chief of Pathari Multiple Campus asked about the turning points of the facilitator in his professional life. The facilitator also asked some questions to the participants. The program was quite interactive, illustrative, informative and motivating.

After tea break, Mr. Sah had another presentation on “Making Industry-University Partnership Work: Key Lessons from Europe” in which paper he highlighted:



- Collaborations between Universities and Industries over a century: Europe's growth in technical, social and economical fields has been considered due to priority of education.
- Change in human life by the invention of First Diesel Engine developed by Rudolf Diesel, Car Factory Commercialization, First Flying Machine (Aeroplane), First Life Saving Drug (Anti-biotic), Telephone, Television, etc.
- Academic leadership is vital
- Long-term strategic partnership with built-in flexibility best work
- Start with a shared vision and develop a strategy
- Put the right people in charge-those who cross boundaries
- Kick-start the dialogue- encourage cross-fertilization of ideas
- Promote a multidisciplinary approach to research and learning
- Don't get hung up on measuring the results of a strategic alliance
- Redefine the role of the research university as a source of competence and problem-solving for society.

### **Closing session**

The five-day program was over on Bhadra 28, 2074 with the active involvement of the participants. The closing session was chaired by Mr. Narayan Prasad Chudal, Eldest Member of Campus Management Committee, Sukuna Multiple Campus. The guests were Mr. Chetan Paudel (Campus Chief of Pathari Multiple Campus), Mr. Mohan Kumar Shrestha (Asst. Campus Chief of Mahendra Adarsha Multiple Campus, Biratnagar), Mr. Sanjaya Kumar Sah (the facilitator), members of CMC, Sukuna such as Mr. Bisheshwor Dhakal, Mr. Amber Bahadur Ghimire, Mr.



Tilak Dhakal, Mr. Keshav Adhikari, Mr. Arjun Raj Adhikari (Chair, Public Campus Teachers' Association, Sukuna), Mr. Prem Prasad Bhattarai (Campus Chief, Sukuna), Mr. Padam Bahaddur Neupane (Chair of SMC, Sukuna Secondary School), Mr. Chandra Mani Rai (Asst. Campus Chief, Sukuna), the journalists, the teachers from different campuses, representatives from Cooperative Organizations, and Chamber of Commerce and Industry. Teachers from the host institutions and student participants were asked to have seating on their respective places. Ms. Safalta Budhathoki, student and participant from Belbari Multiple Campus shared her experiences about the five-day program. In her opinion, the program was informative, enjoying and fruitful which provided both theoretical and practical knowledge of various sectors. She said that such programs should be conducted more frequently in the days to come. She raised the issues why the facilitators were only males, not even a female facilitator, and she learned how people become successful entrepreneurs. Another student Mr. Prakash Basnet from Sukuna Multiple Campus opined that the program energized him, it provided very valuable information for developing career and he learned the significance of practical or behavioural knowledge, and research in academic and industrial sectors. Another student Ms. Sunita Shrestha from Sukuna opined that the program taught her very important lessons, encouraged her to be entrepreneur, changed her ideas/attitude, and learned how to get to the target/destination. She said that such program should be conducted frequently. The program was influential and fruitful.

Mr. Bala Ram Pokhrel, co-ordinator of the program informed the participants about the responsibility given to the teachers of the host institution. Then, Mr. Gyan Bahadur Budhathoki, participant and member of Chamber of Commerce and Industry, Sundarharaincha opined that the program was very important and fruitful, which could be conducted earlier. He praised the contribution of Mr. Bholeshwor Dulal, the facilitator of the program. He said that he learned a lot of important lessons and techniques/strategies of entrepreneurship. To him, the program was more fruitful and successful than expected. In the eyes of Mr. Padam Bahadur Neupane, Chair of SMC, Sukuna Secondary School, the program was very fruitful and informative which extended the horizon of knowledge, encouraged the participants to be self-dependent, hardworking and courageous, and developed the positive attitude of the participants. For Mr. Sanjay Kumar Sah, the facilitator, the participants were attentive, interactive and active. He encouraged the participants to struggle in life. He said that the academic institutions should frequently conduct such programs. He thanked the campus for conducting such important program and inviting him

as a facilitator to share his ideas and experiences. He was given a token of love with special thanks by Mr. Prem Prasad Bhattarai, Campus Chief and Mr. Narayan Prasad Chudal, chair of the program jointly.

Mr. Arjun Raj Adhikari, Chair of Public Campus Teachers' Association, Sukuna Multiple Campus opined that the program provided opportunities to explore new ideas, encouraged the participants to be successful in any fields and respect work, inspired them to be entrepreneurs or business persons and linked theoretical knowledge to practical knowledge. He realized the need of such programs in the days to come. He hoped that the participants learned a lot from the facilitators' success stories. He requested the participants to implement the knowledge obtained from the program into their practical life. The program proved as a milestone to remove participants' negative attitude. The program as a whole was fruitful.

Mr. Mohan Kumar Shrestha, Assistant Campus Chief, Mahendra Adarsh Multiple Campus, Biratnagar and the participant of the program, praised the successful management of the program and the rigorous work of the teachers of the host institution. He said that the program was very informative, inspirational/ motivational, and encouraging. He enjoyed the program. He found Mr. Bholeshwor Dulal a successful entrepreneur and academician. He complimented the work and presentation of Mr. Dulal. He thanked the host institution for conducting such valuable program.

Mr. Chetan Paudel, Campus Chief of Pathari Multiple Campus and the participant of the program, highlighted the significance of entrepreneurship by stating the idea given by Bhanu Bhakta Acharya. He thanked the campus for organizing such new type of program. He found the program very inspirational, important and fruitful. In his opinion, the students should see dream or they should be imaginative since imagination changes the society and the country. Similarly, Mr. Keshav Adhikari, member of SMC, Sukuna Multiple Campus, focused on practical knowledge and experience for being successful in any sectors. In his view, such interactive or dialogic program can provide valuable information to the participants, and the Campus Management Committee always supports the Campus to organize such fruitful program. The program helped the participants to be entrepreneurs in the future.

After the experiences sharing, all the participants were distributed the certificates of participation. Campus Chief Mr. Prem Prasad Bhattarai clarified why the program had to be conducted late. He thanked Mr. Bhoshwor Dulal, whose role was very important for conducting

the program and its successful completion, and all the facilitators who provided with valuable information to the participants. He encouraged the students to be self-dependent, laborious, studious and successful entrepreneurs in the future, and to implement what they learned from the program in their lives. He thanked the students for their patience, active participation, and curiosity, and all the teachers for their hard work, dedication and active involvement. In his opinion, the program was successful, informative and fruitful to the participants.

The whole program was formally closed by Mr. Narayan Prasad Chudal, Chair of the program giving special thanks to all the facilitators, teachers and students, and other participants.

## **6. Achievements from the program**

- i. Participants learned what academia expects from the industry and vice versa.
- ii. They learned how academia and industry are supporting or contributing to each other, such as working with '*Sukuna Entrepreneurship Society*' at the very local level.
- iii. They became familiar with the areas of potential collaboration between *HEIs* and business sectors.
- iv. They became familiar with the role of *HEI* for entrepreneurship development.
- v. They learned the importance of planning, time management, goal setting, and dream for being successful.
- vi. An issue has been raised during the discussion that 'indigenous entrepreneurs' courses are to be designed by the Universities and the *HEIs* to uplift the current situation of the society and the *HEIs*.
- vii. The present need for the *HEIs* is to conceptualize and design '**YOUTH ENTREPRENEURSHIP**' as a subject of study.
- viii. The program energized them, changed their attitude, and taught them to be hardworking, imaginative, creative, dedicated, honest and responsible on their work.
- ix. The facilitators' struggle and success stories stimulated and encouraged the participants to struggle in their lives to be successful.
- x. The facilitators highlighted the importance of research in both academic and industrial sectors. They showed the linkage between research and development. The countries where there are more research work have developed and those where there are fewer research work are backward. The participants realized the importance of the research and project work. They also realized that doing research and project work is not only for getting the University degree.



- xi. The industries still lack competent or skilled human resources. They have to hire human resources from abroad. The participant realized that there are a lot of employment opportunities in Nepal if the job seekers are competent, honest and laborious.
- xii. The program discouraged the participants from going abroad for employment and encouraged them to explore employment opportunities in their own country.
- xiii. The participants realized that the present curriculum and textbooks of the Universities are more theoretical. Therefore, the concerned authorities should rethink the practical aspects while designing curriculum and writing textbooks.
- xiv. They learned that balancing family, society and career is a key to success.
- xv. They learned that 4 T-Factors (Talent, Target, Thinking positively, Technology) are essential in the field of academia and industry.
- xvi. They came to know how cooperative organizations are supporting the academia in various sectors.
- xvii. They responded that the program was informative, encouraging, inspirational, interactive, practical and useful. They were satisfied with the program and demanded that the campuses should conduct such programs frequently.
- xviii. As a whole, the program showed several ways to lead the life on the successful path.

## **7. Conclusion**

The five-day program that was held at Sukuna Multiple Campus with the support of UGC Nepal justified that academia and industry are complementary to each other. The progress of either field is impossible without the support of any one field. Academia has always been involved with industry for new discovery, solution to industrial problems, increasing productivity in industry by industrial research and solution to a Management problem. At every forefront, industry and academia work side by side. Academician may have fewer industrial work experiences while top management or executive from industry may not have research experience at all. Thus, the collaboration (or partnership) between industry and academia gives rise to strong innovation and economic growth which is win-win situation for both. Therefore, the concerned authorities should conduct such academia-industry dialogue nationwide to bring changes in the field of academia in general, and curriculum, syllabus and textbooks in particular so that the academic institutions can produce competent or skilled human resources as the industries demand through quality education.

**Annex-I: Proposal of the Program**

Proposal

On

**ACADEMIA–INDUSTRY DIALOGUE**

*Making a Platform between Academia and Business- Industry*

Submitted to:

University Grants Commission, Sanathimi, Bhaktapur, Nepal

(Under the joint Sponsorship of University Grants Commission, Nepal and Sukuna  
Multiple Campus, Koshiharaincha, Morang)

Submitted by:

Sukuna Multiple Campus

Koshiharaincha, Morang

2017 (2073)

## **Introduction of the Program**

'Academic-Industry Dialogue' is a term of initiation for creating a platform of communication between academic communities and business-cum- industry companies. It is an academic program in general since the dialogue is initiated by the university or college. Moreover, it will be academic; resulting to the academic conclusion. It is also said that 'companies want to work with the best, which are the product of the best colleges and universities'. Likewise, when companies and universities work in tandem to push the frontiers of knowledge, they become a powerful engine for innovation and economic growth.

Essentially, both the academic institutions and organizations/business industries have some common social responsibilities. They have to be committed to the progress and development of the community/state where they are situated. 'Academia-Industry Dialogue' (AID) can, then, be a 'Bridged Program' of exchanging ideas (communication) for the same. It can be organized by Academic Institution or University or by the Business or Industrial Organization to hold a critical dialogue between them for the overall benefits of the community and of the nation. Such dialogues provide a forum for various stakeholders such as industry practitioners, policymakers and academics to debate on various social, educational and economic issues.

## **Rationale of the program**

The relation and collaboration between industry and the academic world has always been an important event in short term experiences. It is due to the rapid evolution of the business environment and its vast transformations throughout the academic realm. In such a context, a fresh dialogue between them is contextual and need for both the business companies and the academia. Importantly, such program would be new and motivating beginning to many other institutions and organizations too. The dialogue will be a mutual approach, i.e. the companies offer business insights and the students contribute proven methodology and expertise. It is, then, a win-win situation for both parties if in any imagined competition.

Universities focus on educating people and in creating new knowledge and excelling in existing know-how, while companies concentrate on mastering the challenges of a competitive environment and are striving for market success. Since the universities and industrial companies have different business models, some investment needs to be made to converge the two positions before the mutual benefits can be reaped. When they collaborate having made dialogues,



expectations of each side will be explored and get chance to realize them. In the primary sense, the companies expect innovative and state-of-the-art lectures to secure high quality education, valuable knowledge and groundbreaking methodologies, while the universities expect their students to be given business experience e.g. through internships and opportunities to put their skills into practice for some specializing group of learners. The academic institutions such as universities and colleges expect to be given the opportunity to transfer theoretical ideas into practical projects and to implement research in the real world. So, there is a mutual influence between a wide range of academic and industrial fields.

Mention more specifically, academic products are consumed by the business industries and organizations. Academic human capitals can contribute to the industries on the one hand and they are benefitted indirectly. Likewise, the newly produced human resource will get chance to practice their theory in the field. In this respect, academic communities and business communities have reciprocal relationship. There should, then, be a good match between them. To maintain a good balance, they need to work cooperatively so that academic outcomes could be well fitted to the business and industrial communities as well as the business communities could get the right product of the academic institutions. In fact, they can grow hand in hand to uplift the society in general. To materialize such a genuine motto, the academic –industry dialogue will be pertinent to both University based colleges and business communities.

To fulfill such a common accountability of both academic and business industries to the community, the dialogic program will bring both the academia and the business communities in the common platform. Hopefully, the proposed dialogues will serve the function and can generate some new fields of study and progress toward the shared goals of the nation. Moreover, universities and colleges can create opportunities for academics and company researchers and executives with shared interest to come together and develop a dialogue. This dialogue can also spark conversations and lead to new stage of relationships, making others learn a lesson.

### **Objectives of the program**

The very general objectives of the dialogue are communicative and collaborative for shared goals. In this regard ultimate and broader goals of the dialogues and conferences would be contributing to social and economic development. Based on this understanding, the following specific objectives are set to be strived by the present proposed program:

1. To foster a culture of communication and cooperation between the academic communities and the industrial-cum- business communities (knowing the points of importance and gap that exist between them)
2. To discuss upon the common social issues that can be collaboratively dealt in the communities
3. To explore the situations and areas of opportunities between academic methodologies and the practicing communities
4. To identify the areas of study for research in relation to the curriculum design
5. To exchange a broad range of experience to different industries and companies of various types around the campus and Tribhuvan University.

### **Methodology used for conducting the program**

Following methodological procedures will be employed for the successful completion of the program:

- i. Presentation on the elements and relationship of academic-industry.
- ii. Discussion and interaction over the materials presented and the issues raised during the session (expert presentation)
- iii. Discussion and Dialogues on potential issues of academic in relation to the business industry.(Participant issues)
- iv. Discussion for finding some common areas and common issues of collaboration between business industries and academic institutions.
- v. Discussion for finding the areas of research which can be done collaboratively for shared benefits.
- vi. Experience sharing and reporting.

### **Details of the potential participants and outcomes of the program**

#### **i) Participants from academic institutions (academic heads and lecturers)**

- a. Sukuna Multiple Campus, Koshi Harainchha -10
- b. Janata Multiple Campus, Ithari, Sunsari - 2
- c. Urlabari Multiple Campus, Urlabari, Morang -1
- d. Pathari Multiple Campus - 2
- e. Damak Multiple Campus, Damak, Jhapa -2
- f. Kankai Multiple Campus, Surunga, Jhapa -1
- g. Phidim Campus, Phidim, Panchthar - 1

- h. Belbari Multiple Campus, Belbari, Morang - 1
- i. Manglung Campus, Manglung, Terhathum - 1
- j. Barun Campus, Khandbari, Sankhuwasava, -2
- k. Lahan Campus , Siraha - 1
- l. Khotang Campus, Khotang, Diktel -1
- m. J.S. Murarka Campus, Siraha - 1
- n. Other public campuses - 4

**Participants from business industries and civil societies:**

- I. Participants from Co operative limited -4
- II. Participants from Development Banks -4
- III. Participants from production companies -4
- IV. Participants from construction companies -5
- V. Participants from business houses and organizations ( National and District level representatives)
- 5
- VI. Forest Consumer Committees -5
- VII. Participants from civil-society -5

*Total Number of Participants: 60*

- ii) **Expected outcomes (Objectives):** The expected outcomes of the programs are as follows:
  - a) Establishment of communication network between the academicians and the business communities for shearing knowledge and contributions for socio-economic development.
  - b) Recommendations for collaboration and cooperation
  - c) Dialogue platform for mutual cooperation and collaboration
  - a) Finding new areas of study for the academic researchers as well as the developing capacity academic leaders for dealing with some issues associated with them.
  - b) Gaining institutional strength for its progress and development,
  - c) Building rapport among university teachers and the leaders of the business industries.
  - d) Maximizing exposure for running educational institutions,

**Details of the Workshop Syllabus**

The present proposed Three Days Dialogue contains the following syllabus in the technical session:

- i) Opening



- ii) Welcome speech by the Institution Head
- iii) Presentation and Sharing for the dialogue over the connected issues between academic and business industry (Key note speech).
- iv) Panel Discussion
- v) Focused Dialogues on raising awareness of the principles of business and academic issues.
- vi) Issues of partnerships and collaboration to achieve mutual benefits (Develop a common understanding and vision for how to enhance sustainability.
- vii) Framing issues raised during dialogue
- viii) Developing a common understanding and vision for how to enhance better collaboration
- ix) Reporting of the overall Dialogue Program

(This syllabus might go slight modification in terms of time and situation of the days of implementation)

#### **Program Budgeting**

<b>SN</b>	<b>Particulars</b>	<b>Amount (NPR)</b>	<b>Remarks</b>
1.	Remuneration to experts	40,000	
2.	Logistic support/materials	40,000	
3	Food and Snacks	80,000	
3.	Stationeries	30,000	
4.	Refreshment	10,000	
5.	Printing and binding	20,000	
6.	Contingencies	10,000	
7.	Others	10,000	
8	Total	2,40,000	

Of the total expenditure, the contribution of UGC will be 50% and the campus will contribute for the rest.

**Venue:** Sukuna Multiple Campus, Koshiharaicha Morang ( Hall)

Date of conducting program: Jestha 1<sup>st</sup> week, 2074 Bikaram Sambat.

उपाधि

9. व्यापारसंयुक्तः एव प्रेमप्रसाद गहवाई ~~का~~ 12:

(3) " " " : १- वन्द माणि शक्ति

ഗുണാഭ്യ

2. उत्ताप्रान्तिको इपाई तथा कागज खरयेद

8. कक्षा व्यवस्थापन (कक्षा 99 2 92 द्वितीय) सत्रावधि

5. Academia Industry dialogue ~~भाषा~~ भाषा भाषा

7. फोटोकॉपी पेपर खरीद सम्बन्धित

8. कम्युटर (हाईड एम्बल्ड) र SMART बोट कोड लिखो।

7/51

१. प्रस्ताव नं १ आ इलफ्त गरी कक्षा १२ शिक्षा प्राप्त  
तर्फे अभ्यास शिक्षणक लागी व्यापारबाहेर इलफ्त  
गयाउं आइएगे "अभ्यास शिक्षण प्रतिष्ठा" स्थापित कोले -  
उक्त प्रतिष्ठा आवश्यक परिणत सहित विहित दफा-  
खाता दफाबाहेर कोटेशन लिई जम्मा ₹७० प्रति इपाउने निर्णय  
गरियो,

[illegible]

४०,००० फुटि इपार्ई गर्ने र त्यसिने सङ्ख्यामा खाली बाग्न खरीद गर्ने निर्णय गरियो,

३. पुस्तावने. ३ मा इलफुल गर्दा हाल विद्यापान विभागहरू मध्ये नेपाली र अङ्ग्रेजी विभागमा-१, स्वास्थ्य जनसङ्ख्या र गणित विभागमा-१ र सामाजिक र व्यवस्थापन विभागमा-१ वटा Assembled Computer रहेकामा उक्त कम्प्युटरहरू त्यहाँबाट किने + २ वटा कम्प्युटर खरिद गर्ने र ति विभागहरूमा हाल क्याम्पसमा मौजुदा रहेको Branded Desktop हरू खरिद गर्ने निर्णय गरियो,

४. पुस्तावने. ४ मा इलफुल गर्दा यस क्याम्पसको दिवा खर्च शिर्षकमा वाणिज्य सङ्कायका लेखाशास्त्र विषय शिक्षण गर्दै आउनुभएका शिक्षक श्री दिपक भण्डारीले पढाउन असुपर्दा जताई निवेदन दिनु भएकामा निजले पढाउँदै आउनुभएको कक्षा ११ र १२ को लेखाशास्त्रका ४ वटा कक्षाहरू विद्यापान कार्यालय ब्रिड्जहरूबाट नै सहायोजन गरी सफतपाहन सुचारु गर्ने निर्णय गरियो,

५. पुस्तावने. ५ मा इलफुल गर्दा समयसमयमा उर्विद्ध तर्फ धान्ने क्याम्पसले पनि क्रमशः आधुनिक अभ्यास गर्ने जानुपर्ने महसुस गरी शिक्षक तथा कर्मचारीको हाजिरीलाई Biometric Attendance पुरालोमा गर्ने निर्णय गरियो र त्यसकारण आबश्यक उपकरण यथासक्य दियो खरीद गर्ने पनि निर्णय गरियो, यो कार्यको अनुमोदनका लागि सुचारु सन्दिपना भएर गर्ने निर्णय गरियो

६. पुस्तावने. ६ मा इलफुल गर्दा यस क्याम्पसले गर्ने आर्थिक वर्ष २०७३/०७४ मा विश्वविद्यालय अनुदान आयोग, नेपालमा "Academia Industry Dialogue" बर्षभरिका लागि चेस गरेको पुस्तावता स्वीकृत भई आएकोमा उक्त अनुदानक्रियात्मक कार्यक्रम यही २०७४ साल भदौ २४ देखि २८ गते सम्म सञ्चालन गर्ने निर्णय गरियो। उक्त कार्यक्रमको लागि तयशील बजेटि गर्ने निर्णय गरियो,

क. कार्यक्रम तथापी सन्दिपना



- i. સંયોજક : શ્રી બલરામ પોલેલ  
ii. હાલ્ય : શ્રી ગણેશપ્રસાદ ગુણગાદ  
iii. " શ્રી મણિરુકુમાર પાઈ  
iv. " શ્રી ઉમેશ ઉપેત્રી  
v. " શ્રી તરુણદાસ મળડાવી  
vi. " શ્રી ગણેશપ્રસાદ દાદાલ
- ખ. સહાગી સંલ્યા/ઉદ્યોગદલ
- i. સુકુના લલુપુલી વ્યાખ્યાન - ૬ ઝાના (ઉચ્ચલ્યાનકા)
  - ii. જનતા વ. વ્યાખ્યાન, ૬૨૬૯ - ૨ ઝાના
  - iii. ગોલભડા - ૧ ઝાના
  - iv. જૈ. હર. મુલભા વ. વ્યાખ્યાન - ૧ ઝાના
  - v. લેલભાવી વ. વ્યાખ્યાન - ૧ ઝાના
  - vi. પથવી વ. વ્યાખ્યાન - ૨ ઝાના
  - vii. ઉલીભાવી વ. વ્યાખ્યાન - ૧ ઝાના
  - viii. લેલક વ. વ્યાખ્યાન, લેલક - ૧ ઝાના
  - ix. લેલકાવી સંલ્યાદલ મલ્યેલકાટ - ૫ ઝાના
  - x. ભાખ્યાવીદલ મલ્યેલકાટ - ૫ ઝાના
  - xi. ઉદ્યોગદલકાટ - ૫ ઝાના
  - xii. લેલકાટ વ. વ્યાખ્યાન વિદ્યાલ - ૬ ઝાના
  - xiii. મલેલુ વ. વ્યાખ્યાન, લેલક - ૨ ઝાના
  - xiv. મલેલુ મોરકા કોડલકા વ. વ્યાખ્યાન - ૨ ઝાના

- ગ. સહાગીતા લાખત શુલ્ક પ્રતિ લેલકાગી લાખત જલ્કા  
રૂ ૨૫૦૦ લલે. તલ સહાગી લલ્યાલ, કોડલકા  
વ્યાખ્યાનલે પ્રાલ્યાપકલે ૨ લેલકાવી. લલ્યાલ લલ્યાલ  
લેલકા મલ શુલ્ક તલલે,

### Annex-III: Program Minutes with Attendance

२०७४/०५/२४ देखि २०७४/०५/२८ सम्म  
सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङ.  
"Academia-Industry Dialogue २०७४"

आजमिति २०७४ भदौ २४ गते शनिवार  
यस सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा मोरङको  
आयोजना र विश्वविद्यालय अनुदान आयोग  
नेपाल (UGC Nepal) को आर्थिक तथा वित्तीय  
सहयोगमा शिक्षक, विद्यार्थी, उद्योगी, व्यापारी,  
व्यवसायी, सहकारी र क्याम्पस सञ्चालक  
समिति बीच "Academia-Industry Dialogue"  
२०७४ कार्यक्रम सञ्चालन गरियो। उक्त  
कार्यक्रममा यस क्याम्पस र आपसबाट क्याम्पस  
हरूका प्राध्यापक प्रतिनिधिहरू, व्यवस्थापन  
सङ्कायमा अध्ययनरत विद्यार्थी प्रतिनिधिहरू,  
सहकारी संस्थाका प्रतिनिधिहरू, स्थानीय उद्योग  
वाणिज्य संघका प्रतिनिधिहरू, उद्योगी, व्यापारी र  
उद्योगी सहजकर्ताहरूको उपस्थिति रहेको थियो।  
उक्त कार्यक्रम मिति २०७४ भदौ २४ गते देखि  
२०७४ भदौ २८ गते सम्म सञ्चालन गरियो।

\* कार्यक्रम मिति : २०७४/०५/२४ - २०७४/०५/२८

\* कार्यक्रम स्थल : सुकुना बहुमुखी क्याम्पस, सुभाकुश

\* कार्यक्रम : Academia-Industry Dialogue २०७४

\* सहभागीहरू : प्राध्यापक/शिक्षकहरू, विद्यार्थीहरू,  
सहकारी संघ/संस्था, उद्योगी, व्यापारी,  
व्यवसायी, क्याम्पस सञ्चालक समिति,  
उद्योग वाणिज्य संघका प्रतिनिधिहरू

\* कार्यक्रम समय : प्रत्येक दिन बिहान १०:०० - अपरान्ह ४:३० बजे सम्म

\* कार्यक्रमको उद्घाटन सत्रः

आज मिति २०७४ साल भाद्र २४ गते शनिबारका दिन यस पुकना बहुमुखी क्याम्पस पुनरहरेँचा मोरङ क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्केका अध्यक्षतामा Academia-Industry Dialogue-२०७५ कार्यक्रमको उद्घाटन सत्र सञ्चालन गरियो। कार्यक्रममा यस क्याम्पसका प्राध्यापक प्रतिनिधिहरु, दिमेको क्याम्पसका प्राध्यापक प्रतिनिधिहरु, व्यवस्थापन सङ्घका अध्यक्षहरु विचार्यहरु, उद्योगवाणिज्य सङ्घका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु, क्याम्पस सञ्चालक समिति, उद्योगी, व्यापारी, व्यवसायी तथा संघ/संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरियो। उक्त कार्यक्रममा निम्न अगुवाको उपस्थिति रहेको थियो।

उपस्थिति:

१. देवेन्द्रकुमार मास्के - अध्यक्ष, क्या.सं. समिति -
२. अर्जुन विक्रम शर्मा - सहनियन्त्रक, प्रमुख अतिथि - ~~संस्थापक~~
- त्रिवि, पूर्वज्वाल क्षेत्रिय कलेज विराट्गंगा
३. पीलकुमार जोशी - निवृत्त मान क्याम्पस प्रमुख - ~~संस्थापक~~
४. रामप्रसाद जोषी - पूर्व क्याम्पस प्रमुख -
५. भोलेश्वर दलाल -
६. प्रेमप्रसाद महरा - क्याम्पस प्रमुख - ~~संस्थापक~~
७. अर्जुनराज जोषी - अध्यक्ष, - ~~संस्थापक~~
- नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घ सङ्घ समिति
८. नाराज - ~~संस्थापक~~ - अध्यक्ष
- कोशीरेँचा उद्योग वाणिज्य सङ्घ मोरङ
९. टीका प्रसाद केटेल - क्याम्पस सञ्चालक समिति सदस्य
१०. केदार प्रसाद गुरुङ - स.स. सदस्य



# Academia - Industry Dialogue 2024 - कार्यक्रममा उपस्थिति विवरण

हाजिरी:

क्र.सं.	सहभागीको नाम	पद	संस्थाको नाम	2068/02/25	2068/02/26	2068/02/27	2068/02/28	2068/03/01
१	प्रेमप्रसाद गुरुङ	व्यवस्थापक	सुकुना व. व्या. पुनर्हाउ					
२	लक्ष्मी कुमारी बिष्ट	प्रमुख	" " "					
३	चन्द्रमणि राई	" " "	" " "					
४	बलराम पौडेल	निर्देशक	" " "					
५	लक्ष्मीप्रसाद गुरुङ	उपप्रधान	" " "					
६	उमेश डुप्रे	" " "	" " "					
७	माया देवान	निर्देशक	" " "					
८	नेत्रकुमार बस्नेत	उपप्रधान	" " "					
९	शङ्कर देवान	उपप्रधान	" " "					
१०	गणेश गुरुङ	निर्देशक	" " "					
११	नरप्रसाद अर्याल	उपप्रधान	" " "					
१२	गणेशप्रसाद देवता	उपप्रधान	" " "					
१३	बाल कृष्ण उल्लेखी	उपप्रधान	गोरी हरेच					
१४	भुमिका खत्री	स.स. वि.	सुकुना व. व्यापक					
१५	तिलक ठगाल	स.स. वि.	" "					
१६	विश्वम्भर ठगाल	स.स. वि.	" "					
१७	चेतन पौडेल	व्यवस्थापक	पथरी व. व्यापक					
१८	नारायण पौडेल	स.स. वि.	सुकुना व. व्यापक					
१९	रत्नाकर बस्नेत	प्रदेशीय	उद्योग विज्ञान विद्यापीठ					
२०	माया देवान	सि.स. वि.	सुकुना व. व्यापक					
२१	रमेश श्रेष्ठ	सि.स. वि.	सुकुना व. व्यापक					
२२	रत्नाकर बस्नेत	सि.स. वि.	सुकुना व. व्यापक					
२३	लोचनराज श्रेष्ठ	सि.स. वि.	सुकुना व. व्यापक					
२४	केदार ब. कार्की	व्यवस्थापक	सुकुना व. व्यापक - १३ व. वि.					
२५	सुरेन्द्र बस्नेत	सि.स. वि.	सुकुना व. व्यापक - १३					
२६	रत्नाकर बस्नेत	सि.स. वि.	सुकुना व. व्यापक - १३					
२७	केदार ब. कार्की	सि.स. वि.	सुकुना व. व्यापक - १३					
२८	रत्नाकर बस्नेत	सि.स. वि.	सुकुना व. व्यापक - १३					
२९	रत्नाकर बस्नेत	सि.स. वि.	सुकुना व. व्यापक - १३					
३०	रत्नाकर बस्नेत	सि.स. वि.	सुकुना व. व्यापक - १३					



क्र.सं.	सहभागीको नाम	पद	संस्थाको नाम	२०६८/२२	२०६८/२२	२०६८/२२	२०६८/२६	२०६८/२७
33	Hita Paudel	student	Sukuna Multiple Campus	Geeta	Geeta	Geeta	Geeta	Geeta
34	Kushal Adhikari	student	Sukuna Multiple Campus	Radhika	Radhika	Radhika	Radhika	Radhika
35	Manana Regmi	student	Sukuna Multiple Campus	meo	meo	meo	meo	meo
36	Binita Chaulagain	"	"	BT	BT	BT	BT	BT
37	Binju Chaudhary	"	"	93	93	93	93	93
38	Indra P. Bhattarai	"	"	53	53	53	53	53
39	Rajan Poudel	"	"	druff	druff	druff	druff	druff
40	Mohan Kr. Shrestha	Asst. Campus Chief	M.M.M. Campus, Bst	druff	druff	druff	druff	druff
41	Manjira Basnet	correspondent	Arthadubai News	druff	druff	druff	druff	druff
42	Dhruva Prasad Nepal	lecturer	Sukuna Multiple Campus	druff	druff	druff	druff	druff
43	Narayan Karki	lecturer	Hatemali-Butti-Sahakari Soshal	druff	druff	druff	druff	druff
44	Keshab Raj Bhattarai	Teacher	Sukuna M. Campus	druff	druff	druff	druff	druff
45	Kanta Subedi	Teacher	Sukuna M. Campus	druff	druff	druff	druff	druff
46	Shanti Karmacharya	"	"	druff	druff	druff	druff	druff
47	Bal Krishna Khadka	"	"	druff	druff	druff	druff	druff
48	Sita Ram Khatriwada	Teacher	Sukuna Multiple Campus	druff	druff	druff	druff	druff
49	Bhakta Khadka	"	"	druff	druff	druff	druff	druff
50	Megha Raj Dahal	"	Urubani Multiple Campus	druff	druff	druff	druff	druff
51	Poojam Neupane	Asst. Prof.	Sukuna M. U.	druff	druff	druff	druff	druff
52	रविप्रकाश शर्मा	सि.स.	संस्कृतमाहाविद्यालय	druff	druff	druff	druff	druff
53	होमनाथ शर्मा	सि.स.	सुकुवा बहुमुखी क्याम्पस	druff	druff	druff	druff	druff
54	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
55	अतुल शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
56	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
57	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
58	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
59	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
60	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
61	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
62	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
63	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
64	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
65	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
66	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
67	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
68	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
69	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
70	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
71	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
72	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
73	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
74	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
75	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
76	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
77	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
78	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
79	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
80	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
81	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
82	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
83	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
84	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
85	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
86	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
87	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
88	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
89	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
90	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
91	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
92	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
93	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
94	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
95	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
96	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
97	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
98	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
99	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff
100	सुप्रभा शर्मा	सि.स.	"	druff	druff	druff	druff	druff



# सहजकर्ताको उपस्थिति/हाजिरी

१. भोलेश्वर दुलाल - २०६८/०५/२४
- Managing Director of Purbanchal Lube Oil Pvt. Ltd. २०६८/०५/२४
  - promoter of Auto lube " " २०६८/०५/२६
  - Annapurna Trade Link " " २०६८/०५/२६
  - Kalash Auto Trade Link २०६८/०५/२८
  - past president of Jyucees

२. केदार मजारी २०६८/०५/२६
- Managing Director of Teriy Gold House,
  - promoter of Himshikhar T.V
  - " of Indreni FM
  - NJC Training Area (A)

३. मिम चिमिरे २०६८/०५/२६
- Senior vice president of Chamber of Industries
  - Director of Global Auto point,
  - " " AB Petroleum Pvt Ltd.
  - " " AB Bricks and Anrit Bricks industry Pvt. Ltd.

४. तुलसी प्रसाद शर्मा २०६८/०५/२८
- प्रमुख कार्यकारी अधिकृत  
मिसे इन्टरनेशनल लिमिटेड  
चौम २१

२०६८/०५/२६

५. रमेश प्रसाद पौखरेल
- अध्यक्ष, राष्ट्रिय सहकारी बँडो लिमिटेड, काठमाडौं

६. रमेश रायत
- Date-2074-05-27
- Vice president of FNCCI of Province NO-1
- Managing Director of Kant Construction, Diratrayar-Morang
- owner of various industries and business like
- concrete mining, petrol pump, Cement Industry, heavy equipment, sales and service.

७. Mr. Sanjaya Kumar Shah
- Date-2074-05-28
- Plant Design and Chemical Engineering specialist.
- Executive of Bottlers Nepal Limited (Coca-Cola)
- and Member of Nepal Engineering Council Nepal
- CEO, Purwanchal Lube Oil (PLO), Koshi Sundar Morang
- Ward No: 9, Morang.



## Annex-IV: Invitation Letters to the Guests and Participants



त्रिभुवनविश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त र  
(विश्वविद्यालय अनुदान आयोग, नेपालबाट QAA प्राप्त)

**सुकुना बहुमुखी क्याम्पस**  
**SUKUNA MULTIPLE CAMPUS**

सुन्दरहरैँचा, मोरङ

SUNDARHARAINCHA, MORANG

स्थापित : २०४८ सूचनाबोर्ड सेवा १६१८०२१५४५७७

E-Mail: sukunac@yahoo.com

Web Site: www.sukuna.edu.np

मिति : २०७४/०५/१९

पत्रसङ्ख्या

चलानीनम्बर

**विषय : विशेषज्ञका रुपमा उपस्थित भइदिनु हुन ।**

श्रीमान् .....

.....

.....

उपर्युक्त सम्बन्धका सुकुना बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोगमा मिति २०७४ साल भदौ २४ गतेदेखि २०७४ साल भदौ २८ गतेसम्म (पाँच दिन) बिहान १० बजेदेखि अपराह्न ४ : ३० बजेसम्म “Academia- Industry Dialogue” कार्यक्रमअन्तर्गत उद्योग व्यवसाय र उच्च शैक्षिक संस्थाबीच सम्बन्ध स्थापना र विस्तार गरी समयसापेक्ष जनशक्ति उत्पादन एवम् विकास गर्ने उद्देश्यले विभिन्न शीर्षकमा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएकाले उक्त कार्यक्रममा विशेषज्ञका रुपमा उपस्थित हुनुभई तोकिएको शीर्षकमा वा तोकिएको शीर्षकसँग सम्बन्धित विषयवस्तुमा बढीमा ३ घण्टासम्म सहजकर्ताको भूमिका निर्वाह गरीदिनुहुन कार्यक्रमको तालिका यसै पत्रसाथ संलग्न गरी पठाइएको बेहोरा हार्दिक अनुरोध छ ।

.....  
प्रेमप्रसाद भट्टराई  
क्याम्पस प्रमुख



त्रिभुवनविश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त र  
(विश्वविद्यालय अनुदान आयोग, नेपालबाट QAA प्राप्त)

# सुकुना बहुमुखी क्याम्पस SUKUNA MULTIPLE CAMPUS

सुन्दरहरैँचा, मोरङ

SUNDARHARAINCHA, MORANG

स्थापित : २०४८

सूचनाबोर्ड सेवा १६१८०२१५४५७७

E-Mail: sukunac@yahoo.com

Web Site: www.sukuna.edu.np

मिति : २०७४/०५/१९

पत्रसङ्ख्या  
चलानीनम्बर

**विषय : सहाभागी भइदिने सम्बन्धमा ।**

श्रीमान्.....ज्यू,

.....

.....

उपर्युक्त सम्बन्धमा सुकुना बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग नेपाल (UGC Nepal) को सहयोगमा मिति २०७४ साल भदौ २४ गतेदेखि २०७४ साल भदौ २८ गतेसम्म (पाँच दिन) बिहान १० बजे - अपराह्न ४ : ३० बजेसम्म “Academia- Industry Dialogue” अन्तर्गत उद्योग, व्यापार, व्यवसाय, सहकारी र उच्च शैक्षिक संस्थाबीच सम्बन्ध स्थापना र विस्तार गरी समयसापेक्ष जनशक्ति उत्पादन एवम् विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिने भएकाले सो कार्यक्रममा त्यस संस्थाका ..... मध्येबाट ..... जनासहभागी पठाइ कार्यक्रम अवधिभर छलफल तथा अन्तरक्रियामा सक्रिय सहभागी भइदिनुहुन हार्दिक अनुरोध छ ।

.....

प्रेमप्रसाद भट्टराई

क्याम्पस प्रमुख

## Annex - V: Certificates to the Participants



This is to certify that Mr./Mrs./Ms .....  
of ..... has actively participated in  
..... held from 9 to 13 September, 2017  
organized by Sukuna Multiple Campus and supported by University Grants Commission Nepal.

We wish him/her all the success in future.

.....  
(Bholeswor Dulal)

.....  
(Bala Ram Pokharel)

.....  
(Prem Prasad Bhattarai)

.....  
(Devendra Kumar Maskey)

CANCEL STAMP



## Annex-VI: Appreciation Letter to the Facilitators




**Mr. Bhim Ghimire**

Managing Director of AB Petroleums Pvt. Ltd.  
Biratnagar, Morang.



We wish to express our appreciation to you for contributing your knowledge and wealth of experiences as a **facilitator** and **promoter** in enriching the sessions of:

..... held from 9 to 13 September, 2017 organized by Sukuna Multiple Campus and supported by University Grants Commission, Nepal.

Thank you once again for all your support and co-operation. We look forward to having your co-operation in the days ahead.




.....  
(Bala Ram Pokharel)



.....  
(Prem Prasad Bhattarai)

.....  
(Devendra Kumar Maskey)



**Annex-VII: Banner of the Program**





## Annex-VIII: Some Photo Clips of the Program





















## Annex 67: MoU between SMC and FNCCI



### समझदारी पत्र


मिति : २०७६/११/११

जिल्ला मोरङ सुन्दरहरैचा न. पा -१२, स्थित सुकुना बहुमुखी क्याम्पस र जिल्ला मोरङ सुन्दरहरैचा न. पा -१०, विराटचोकस्थित कोसीहरैचा उद्योग वाणिज्य सङ्घ बीच क्याम्पसबाट उत्पादित जनशक्तिलाई विभिन्न रोजगार तथा सीपमूलक तालिम र व्यापारिक संस्थामा रोजगारीका लागि सिफारिस गर्न निम्न सन्तर्हको अधीनमा रही कार्य गर्नेगरी १ वर्षका लागि यो समझदारी पत्रमा दुवै पक्षबीच हस्ताक्षर गरियो ।

सर्तर्हरू :

१. क्याम्पसमा स्नातक वा स्नातकोत्तर तह पारगर्ने विद्यार्थीहरूलाई विभिन्न रोजगार तथा सीपमूलक तालिम प्रदान गर्ने उद्योग वाणिज्य सङ्घको अगुवाईमा व्यापारिक प्रतिष्ठानमा सहजीकरण गर्ने ।
२. क्याम्पसबाट उत्पादित एबम् छोटो अवधिको Professional Accounting Management & Computer कोर्स पूरा गरेका जनशक्तिलाई विभिन्न उद्योगधन्दा, कलकारखाना र व्यापारिक संस्थामा रोजगारीका लागि सिफारिस उद्योग वाणिज्य सङ्घको तर्फबाट गर्ने ।
३. क्याम्पसबाट उच्च शिक्षा हासिल गरी उद्योग व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिहरूलाई विभिन्न उद्योग र कलकारखानामा व्यवहारिक ज्ञानका लागि सिफारिस उद्योग वाणिज्य सङ्घको अगुवाईमा गर्ने ।
४. क्याम्पसमा अध्ययनरत गरीब, जेहेन्दार तथा विपन्न लक्षित समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्योग वाणिज्य सङ्घले सहयोग पुर्याउने ।
५. उद्योग वाणिज्य क्षेत्रका समसामयिक मुद्दाहरूमा क्याम्पसका विद्यार्थी, उद्योगी व्यापारीबीच अन्तरक्रियात्मक छलफल गर्ने ।
६. क्याम्पसका प्राध्यापक तथा विद्यार्थीले उद्योग व्यापार क्षेत्रको अनुसन्धान गर्न उद्योग वाणिज्य सङ्घले सहजीकरण गर्ने ।
७. बजार मागअनुसारको जनशक्ति उत्पादन गर्नका लागि उद्योग वाणिज्य सङ्घ र क्याम्पसका बीचको संयुक्त प्रयासमा नन क्रेडिट कोर्स निर्माण गरी सञ्चालन गर्ने ।
८. यो समझदारीको अवधि २०७७ फागुन मसान्तसम्मको रहनेछ ।

#### क्याम्पसको तर्फबाट



चन्द्रमणि राई

क्याम्पस प्रमुख

सुकुना बहुमुखी क्याम्पस

रोहवर : मो. ९८५२०४२५१६



सुकुना बहुमुखी क्याम्पस

सुन्दरहरैचा नगरपालिका, मोरङ

१. श्री केशवराज भट्टराई

सहायक क्याम्पस प्रमुख

२. श्री अर्जुनराज अधिकारी

सहायक क्याम्पस प्रमुख

३. श्री मेघनारायण श्रेष्ठ

सहायक क्याम्पस प्रमुख

#### वाणिज्य सङ्घको तर्फबाट



नधराज चापागाई

नवराज चापागाई

कोसीहरैचा उद्योग वाणिज्य सङ्घ

मो. ९८५२०४२५१८

**प्राथमिक उपचार एकाइको  
वार्षिक प्रतिवेदन २०७६**

**प्रस्तुत  
सुकुना बहुमुखी क्याम्पस  
सुन्दरहरैँचा, मोरङ**

**प्रस्तोता  
प्राथमिक उपचार एकाई  
सुकुना बहुमुखी क्याम्पस  
सुन्दरहरैँचा, मोरङ**



## सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैचा, मोरङ

### प्राथमिक उपचार एकाईको प्रतिवेदन ।

१. विषय प्रवेश :  
सुकुना बहुमुखी क्याम्पस प्राथमिक उपचार एकाईबाट भए गरेका कामहरूको विवरण तयार गरी यो प्रतिवेदन प्रस्तुत गरिएको छ ।
२. बैठक सङ्ख्या :  
प्राथमिक उपचार एकाईको बैठक २०७५ वैशाखदेखि २०७६ माघ मासान्त सम्ममा ६ वटा सम्पन्न भएका थिए ।
३. सम्पन्न भएका क्रियाकलापको विवरण :  
मिति २०७५ साल वैशाख १६ गतेदेखि यस एकाईले गरेका क्रियाकलापहरू देहाय बमोजिम उल्लेख गरिएको छ ।
  - क) औषधि तथा प्राथमिक उपचार सामाग्रीको वितरण  
यस क्रियाकलाप अन्तर्गत सेवाग्राहीलाई प्रदान गरिएको विवरण अनुसूची २ मा संलग्न गरिएको छ ।
  - ख) औषधि संग्रह :  
यस एकाईका लागि आवश्यक पर्ने औषधि तथा सामान संग्रह गरियो । जसको विवरण अनुसूची ३ मा संलग्न गरिएको छ ।
  - ग) रक्तदान कार्यक्रम :  
मिति २०७५ साल माघ २२ गते यस एकाईको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भयो । जसमा ११० पिन्ट रगत सङ्कलन भएको थियो । रक्तदाताहरूको नामावली अनुसूची ४ मा संलग्न गरिएको छ ।
  - घ) प्राथमिक उपचार एकाई पुनर्गठन :  
मिति २०७६ साल मंसिर ५ गतेका दिन सुकुना बहुमुखी क्याम्पसमा प्राथमिक उपचार एकाईको पुनर्गठन गरियो । पुनर्गठित समितिको नामावली अनुसूची १ मा संलग्न गरिएको छ ।
  - ङ) रक्तदान कार्यक्रम :  
मिति २०७६ साल माघ २३ गते यस एकाईको आयोजनामा क्याम्पसको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा १२३ पिन्ट रगत सङ्कलन भयो । रक्तदाताहरूको नामावली अनुसूची ५ मा संलग्न गरिएको छ ।
  - च) कार्यक्षेत्र विस्तार :  
यस वर्ष प्राथमिक उपचार एकाईको पुरानो कार्यक्षेत्र रु. .... को लागतमा विस्तार गर्ने कार्य सम्पन्न भएको छ । जसको फोटो अनुसूची ६ मा संलग्न गरिएको छ ।

३. योगा तथा ध्यान :

मिति २०७६ साल माघ २६ गते आइतबार सुन्दरहरैँचा जीवन विज्ञानको सहयोगमा १ दिने योगा तथा ध्यान प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । जसको विवरण अनुसूची ७ मा संलग्न गरिएको छ ।

४. सकारात्मक पक्ष :

प्राथमिक उपचार एकाई सुकुना बहुमुखी क्याम्पसले सञ्चालन गरेका क्रियाकलापहरूबाट निम्नानुसारका सकारात्मक कुराहरू भएका छन् ।.

क) विद्यार्थी र शिक्षकको सहभागितात्मक क्रियाकलाप बढेको छ ।

ख) अति आवश्यक र प्राथमिक उपचारका सामानहरू विद्यार्थीले प्राप्त गर्न थालेका छन् ।

ग) समुदाय र रक्तसञ्चार केन्द्रसँग क्याम्पसको सम्बन्ध बढेको छ ।

घ) सेनिटरी प्याड वितरणले कक्षामा छात्राको संख्या घट्ने क्रमलाई न्यूनिकरण गरेको छ ।

ड) रक्त सञ्चार प्रति विद्यार्थीको चासो बढाएको छ ।

५. सुधार गर्नुपर्ने पक्ष :


क) प्राथमिक उपचार एकाईको वार्षिक योजना सुधार गर्नुपर्छ ।

ख) प्राथमिक उपचार एकाईले गर्नुपर्ने कार्यक्रमको व्यवस्थापनमा सुधार गर्नु पर्छ ।

ग) प्राथमिक उपचार एकाईको अभिलेखलाई थप व्यवस्थित गर्नुपर्छ ।

६. निष्कर्ष :

प्राथमिक उपचार एकाईको काम प्रभावकारी रूपमा अगाडी बढाउँदै फलदायी परिणाम ल्याउन प्रयास र प्रयत्नलाई निरन्तर रूपमा सञ्चालन गरिरहनु पर्दछ ।



प्रस्तोता :

बालकृष्ण खड्का

संयोजक, प्राथमिक उपचार एकाई  
सुकुना बहुमुखी क्याम्पस

पृ. ३२

आज दिनि २०६३ साल जेष्ठ २ गतेका दिन पुङ्गुवा कुशी  
आम्हात प्राचिकि उपचार एकाईडा संयोजक बालकृष्ण खड्का  
जे संयोजकत्वमा स्वास्थ्य विनिर्देश लागू भैलाको जानकारी  
गरीएकोमा उपस्थितिको विवरण

क्र.सं.	नाम	पद	संकेत
१.	बालकृष्ण (कटुवा)	संयोजक	
२.	जयपाल शल्लेखी	सह संयोजक	
३.	मिलन विक्रि	सहाय	
४.	जमल ठोडी	"	
५.	संजय विक्रि	"	
६.	रेनुका वस्नेत	"	
७.	सुन्दर खड्का	"	
८.	सम्भराज खड्का	"	
९.	सुल्का विक्रि	"	
१०.	गोपी लामा चौधरी	"	
११.	प्रदिप लामा गोरे	"	
१२.	अनामक प्रसाद श्रीरामा	अध्यक्ष	
१३.	विमलिक प्रसाद हरी बहादुर लामा	सह अध्यक्ष	
१४.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
१५.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
१६.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
१७.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
१८.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
१९.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
२०.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
२१.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
२२.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
२३.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
२४.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
२५.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	
२६.	विमलिक प्रसाद खड्का	सह अध्यक्ष	



22. गौरीमाया चौधरी
29. मिना गुरुङ Min
30. सञ्जु तामाङ Sanj
31. खड्गबहा प्रन्जारी Kh
32. लिसा भुजेल Li
33. पुजा खाँडा Pu
34. माया राई Maya
35. सविता भुजेल Sa
36. कोपिला भुजेल Co
37. जानुका दिमारे Ja
38. मनिता लिम्बु Ma
39. जानुका पौडेल Ja
40. दिपिका शाह Di
41. विष्णु पाण्डे Vi
42. ओम प्रकाश राई Om
43. अनुप शर्मा An
44. Mukesh Kumar Raybanshi Muk
45. Arjun Dhungana Ar
46. Gorinda Poudel Go
47. Rakesh Uramwar Ra
48. Nishu Rajbanshi Ni
49. Narendra Thapa Ne
50. Sudan Lakshikari Su
51. Samajik Rai Sam
52. Debin Limbu De
53. Bimal Kalahele Bi
54. Bikram Hachikari Bi
55. Durga Bhadrar Karri Du
56. Sanip Chaudhary San
57. Rabina Rai Ra
58. Bhawana Chapain Bh

59.	Sila Poudel	<del>Sila</del>
60.	Anita Bista	<del>Anita</del>
61.	Relina Guragain	<del>Relina</del>
62.	Puspa Dahal	<del>Pus</del>
63.	Purpa Rasaili	<del>Purpa</del>
64.	Anisha Dimal	<del>Anisha</del>
65.	Unka Grangal	<del>Unka</del>
66.	Pima Budhathoki	<del>Pima</del>
67.	Dipa Karki	<del>Dipa</del>
68.	Bimala Thapa	<del>Bimala</del>
69.	Gindu Adhikari	<del>Gindu</del>
70.	Indu Poudel	<del>Indu</del>
71.	Sulochana Ghimire	<del>Sul</del>
72.	Radhika Khawar	<del>Radhika</del>
73.	Laxmi Phaceras	<del>Laxmi</del>

~~Dir~~     ~~A~~     ~~my~~     ~~my~~     ~~my~~     ~~my~~     ~~my~~



भारत मिति २०६३ साल जेष्ठ ११ गते (२) मङ्गलबारका दिन प्राथमिक उपचार (डकाई) युक्त बहुरंगीय व्यापारिक संयोजक डा. बालकृष्ण खड्का ज्यूको अध्यक्षतामा बसेको बैठकले तयारीलगायत उपस्थितिमा सल्लाहकारित प्रस्तावहरू माथि दलफलमाथि निर्णय गरियो ।

उपस्थिति. नाम	फोन नं.	हस्ताक्षर
१) बालकृष्ण खड्का		बालकृष्ण खड्का
२) जयलाम राजवंशी		जयलाम
३) मिलन छिमरे		मिलन
४) इमल थापा		इमल
५) सरोज छिमरे	९८५२५१८०५३	सरोज
६) रेनुका बस्नेत		रेनुका
७) बरु ड्याल	९८०७९६८६८९	बरु
८) सन्ध्या राय		सन्ध्या
९) सुषमा छिमरे	९८१५३०५२२०	सुषमा
१०) गौरीमाया चौधरी	९८२५३३०९८२	गौरीमाया
११) प्रिस्मिता गौतम		प्रिस्मिता
१२) प्रविन लिट्ट	९८००९१५१५२	प्रविन
१३) हिमाल फाजुली	९८००९९३९५८	हिमाल
१४) सन्तोष लिम्बु	९८५२७०४८५३	सन्तोष
१५) निरञ्जना रिजाल	९८६१०८९६२५	निरञ्जना
१६) हेमराज राई	९८१०३५७७७०	हेमराज
१७) मनोज ढुङ्गाना	९८००९९९८३६	मनोज
१८) सुविमला सिंह	९८१९३२२३१०	सुविमला
१९) सविता भट्टराई	९८१६३९२२५०	सविता
२०) विन्दु अधिकारी	९८०५३०८२६५	विन्दु
२१) पुष्पा देहाल	९८१७०५९६२१	पुष्पा
२२) अमिता लिट्ट	९८१६३३८९०७	अमिता
२३) रेणुका गुरागाई	९८१०५३११८१	रेणुका
२४) भावना उपाई	९८५८०१९१९०	भावना

- 25) निर्मला राजवंशी  
 26) लिंगा कु. गंगार्ड  
 27) श्रीराम ल. पंडित  
 28) विष्णु कुर्मी  
 29) विर

9816314665

9807065853

9824381444

9816977948

Ming  
ling  
ling  
ling

25)	बिमला थापा	9810422916	<del>सु</del>
26)	शर्मिला सुवेदी	9862081900	<del>सु</del>
27)	रुक्म सुवेदी	9860973468	<del>सु</del>
28)	दिपा खनाल	9842426040	<del>सु</del>
29)	दिपा कुको	9816977948	<del>सु</del>
30)	मानिका मडुसई	9811010885	मानिका
31)	सुलेचना धामरे	9819074527	सुलेचना
32)	सुमिका जि.सी.	9816376899	सुमिका
33)	आम्बिका कायामाको	9811355433	आम्बिका
34)	सुर्गा खार्पली	9804004483	<del>सु</del>
35)	मिलिना खल्ले	9852048743	<del>सु</del>

मिति १९८८ साल जेठ ११ गते बसेको  
 पारितोषिक उपचा। एकाहिनो बैठकले BPKITS लाई  
 लेजा सार्फत र सन्तुष्ट गरी स्वागत्य मिति।  
 सम्मानित गरी आवस्यक प्रस्तावहरू अर्पित गरियो।  
 समस्तसम्मतिबाट निर्णय गरियो।

~~प्रमुख~~



આજ મિતિ ૨૦૦૩ ફાગુ ૧૮ ગૈ શનિવાર  
 દિન સુકુના બહુમુખી વ્યામ્પક કોષીદેના મોર  
 ૨ પુનસ્થોપના કુંદ BPHIMS દ્વારાનકો  
 પ્રતિનિધિ દરકો સંયુક્ત બેઠક વધી નિમ્ન  
 વિષયમા ફલપલ ગારિયો ।

### રૂપાસિયલિ

૧. પીલકુમાર કોલ્ક - વ્યામ્પક પ્રમુખ - ~~સી. ૧૦~~
૨. હુલ્લ બહાદુર કોલ્ક - રાજીસ્ટ્રાર BPHIMS - ~~સી. ૧૦~~
૩. ડી. ગુરુપ્રસાદ રક્તલ - HOD Ortho. - ~~સી. ૧૦~~
૪. સુવાણ પેડેલ - ~~સી. ૧૦~~
૫. દેવેન્દ્રકુમાર માલ્કે - વ્યા. હં. ઇ. કદમ્પ - ~~સી. ૧૦~~
૬. તિલકપ્રસાદ લકાલ - " " લક્ષ્મ - ~~સી. ૧૦~~
૭. કમ્પીનરાજ કાધિગારી - વ્યા. પ્રાધ્યાપક હં. કદમ્પ - ~~સી. ૧૦~~
૮. ગણેશપ્રસાદ રક્તલ - RMC પ્રમુખ - ~~સી. ૧૦~~
૯. વાલ્લુભ રક્તલ - હુકમ વ્યા. પ્રાધ્યાપક હં. કદમ્પ - ~~સી. ૧૦~~
૧૦. જગદેન ગુરુભાઈ - HOD, Health & pop - ~~સી. ૧૦~~
૧૧. કુલપ્રસાદ મુલ્ક - સી. ઇ. HPER pop - ~~સી. ૧૦~~
૧૨. તેજ વહાડા - ~~સી. ૧૦~~

### નિર્ણય દર

૧. સ્વાસ્થ્ય શિવિર સંચાલન ગૈ સમ્બલમા  
 યદ્ય સમ્બલમા આવશ્યક ફલપલ ગૈ  
 યદ્ય સુકુના બહુમુખી વ્યામ્પક કોષીદેના મોર  
 ૨ પુનસ્થોપના કુંદ BPHIMS દ્વારાનકો સંયુક્ત  
 કામ્યોજનામા મિતિ ૨૦૦૩ ફાગુ ૨૧ ગૈ વિશન  
 ૮.૦૦ વજે ડોપિ ૧ ડિનકો લામી વિદ્યાર્થી, શિક્ષક,  
 કળિગવક ૨ લેવલાધારપુ જાનલાકા લામી  
 નિશુલક સ્વાસ્થ્ય શિવિર સંચાલન ગૈ  
 ૨ યદ્યકા લામી વિશેષજ્ઞ તથા પ્રાવિધિ  
 સેવા લામી નિશુલક કોષીદે વ્યવસ્થા  
 BPHIMS લે ગૈ ૨ શિવિરકો કાન્ય

વ્યવસ્થા સુકુના બુદ્ધિથી વ્યાખ્યાનિત ગતે  
 સાથે યાજ્ઞ લાગે પ્રચાપિત વ્યાખ્યાનિત ગતે ।  
 ઉત્તર મિત્રિમા નિમ્ન ઇન્દ્રિયાઓ દેવા પ્રદાન  
 ગતે ।

ક) Internal Medicine  
 મુઠ, મૂળા, પેટ, મધુમેહ, રત્નચાપ આદિ ।

ખ) Gynecology  
 સ્ત્રીરોગ, વ્યાન્ધ, પિસ્તુલા કાઠિ ।

ગ) Orthopedics (દાંડજોરિ)

ઘ) Dermatology (પાલા હમ્બાવિ)

ઙ) ENT નાક, કાન ઘોંટી

ચ) Dental

હ) Ophthalmology કાંભા હમ્બાવિ

ઝ) pediatric બાલરોગ

ઞ) psychiatric

મ) Surgery

જામ્મા ૧૦ વર્ષ સેવા સમ્બાલન ગતે ।

૮) નિશુલક વ્યાવ સેવા

૯) નિશુલક કોષાધિ સેવા

૧૦) દશવર્ષ દશસ્ત્ર દંધકાલકા વાઙ્મતે તથા  
 કપાલગા મરણ દંધ પીડિતદુકા લાગે  
 તામેત ઉપચારો વિશેષ વ્યવસ્થા ગતે ।

‘મિત્રિ ૨૦૮૩ અસ્તુ ૨૧ ગતે સમ્બાલન ગતે  
 નિ:શુલક સ્વાસ્થ્ય મિ મિત્રિ કો કાર્મિકાલ  
 તથા કાર્મિકાલ મિત્રિ કો કાર્મિકાલ  
 પ્રતિષ્ઠા ઉલ્લેખ ગતિએ દે/

८ जून २०६३ पुस ६ गते बुधवारका पित खुनुना पदमुखी  
 व्याम्पल प्राथमिक उपचार इकाई उपसमीपिका संयोजक  
 श्री बालकृष्ण खड्काको अध्यक्षतामा, <sup>बैठ</sup> यो निम्न प्रस्तावहरू  
 माथि छलफल गरी निर्णयहरू गरियो ।

### उपस्थिति


- |    |                         |                    |
|----|-------------------------|--------------------|
| १. | संयोजक :                | बालकृष्ण खड्का     |
| २. | <del>सह</del> अध्यक्ष : | बाबुदेव दाहाल      |
| ३. | स " :                   | गणेशप्रसाद भट्टराई |
| ४. | " :                     | जयशम राजवंशी       |
| ५. | " :                     | रूप चिमिरे         |
| ६. | " :                     | कमल कार्की         |
| ७. | " :                     | रेणुका बस्नेत      |
| ८. | " :                     | सङ्ग छुपल          |
| ९. | " :                     | शुभा चिमिरे        |

हस्ताक्षर









### आमन्त्रित

१. व्याम्पल प्रमुख : पीतकुमार श्रेष्ठ
२. सहपाठ व्याम्पल प्रमुख : प्रेमप्रसाद भट्टराई

### प्रस्तावहरू

१. रजत महोत्सवमा प्राथमिक उपचार एकाईको व्यवस्था गर्ने सम्बन्धमा
२. खेलकुद सप्ताहमा आवश्यक पर्ने प्राथमिक उपचार सम्बन्धी सामग्रीको व्यवस्था गर्ने सम्बन्धमा

### निर्णयहरू

१. प्रस्ताव नं १ माथि छलफल गरी रजत महोत्सवको विज्ञापन प्रदर्शनीमा 'प्राथमिक उपचार इकाई' को स्थापना गर्ने र त्यसको लागि आवश्यक पर्ने सामग्री तय गरी पठाइ खरिद गर्ने निर्णय गरियो ।



2. खेलानुद सप्तहको लागि आवश्यक पर्ने प्राथमिक  
उपचार लक्ष्मी समूही खर्च गर्ने निर्देश गरियो।

~~प्राथमिक~~

आज मिति २०८१/१५/१५ गते का दिन प्रायमित्र उपचार समिति सम्मेलनको लागि बालकल्याण खण्डको सम्मेलनको लागि निर्णय गरियो।

### उपस्थिति

(१)	सम्मेलन	बालकल्याण खण्डको
(२)	सम्मेलन	अध्यक्ष राजेश्वरी
(३)	"	मिलन सिंह
(४)	"	कमल कामी
(५)	"	सरोज सिंह
(६)	"	खण्डका अध्यक्ष
(७)	"	श्री प्रेम
(८)	"	सम्मेलन सम्मेलन
(९)	"	सम्मेलन सिंह
(१०)	"	गौरीगंगा चौधरी
(११)	"	सिद्धिगंगा चौधरी

अध्यक्ष

सम्मेलन

सम्मेलन

सम्मेलन

सम्मेलन

### प्रस्तावहरू

- (१) अध्यक्षको लागि सर्वसम्मति
- (२) निर्णय

### निर्णयहरू :

प्रस्ताव नं. १ मा सर्वसम्मति गरी प्रायमित्र उपचार समिति (सम्मेलन) को अध्यक्षको लागि प्रायमित्र उपचार समिति (सम्मेलन) को अध्यक्षको लागि निर्णय गरियो।

प्रस्ताव नं. २ मा सर्वसम्मति गरी आचार्यको निर्णयको पछिल्लो निर्णयको लागि निर्णय गरियो।

अध्यक्ष

बैठने के लिए

आज दिनांक 2065/ वैशाख १६ गते का दिन  
 यह स्थायी समिति ४A बालकृष्ण स्थायी  
 संयोजकत्व बैठक वसी निम्न प्रस्तावहरु उपर  
 दलगत गरि निर्णय गरियो।

### उपस्थिति

(१)	संयोजक :	बालकृष्ण स्थायी	अप्रकाश
(२)	सदस्य :	अध्यापक राजकुमार	
(३)	"	मिलन शिम्परे	अप्रकाश
(४)	"	कमल कार्की	अप्रकाश
(५)	"	सरोज शिम्परे	अप्रकाश
(६)	"	रेणुका नन्वे	अप्रकाश
(७)	"	आरु पुगल	अप्रकाश
(८)	"	सुभाषी रसादली	अप्रकाश
(९)	"	सुभाषी शिम्परे	अप्रकाश
(१०)	"	जोसमा चौधरी	अप्रकाश
(११)	"	प्रिन्सिपल जगत	अप्रकाश

### प्रस्तावहरु :

- (१) अर्थसहायता माग गर्ने समितिको
- (२) दायित्व माग गर्ने समितिको
- (३) निर्णय

### निर्णयहरु :

प्रस्ताव के १ उपर दलगत गरि प्राथमिक  
 उपचार स्थायी समिति ४A बालकृष्ण स्थायी बैठक को कार्य  
 गरेकाले यह केही अर्थसहायता माग गर्ने निर्णय  
 गरियो।

प्रस्ताव के २ मा मागमा उपस्थित  
 समिति समिति माग गरेको अर्थसहायता उपलब्ध  
 नभएको कारणले मागमा उपस्थित दायित्व  
 समिति गर्ने निर्णय गरियो। अप्रकाश



अजय मिति २०८६ साल माघ २२ गते मेलाका  
का दिन अखिल नेपाल राष्ट्रिय स्तम्भ विद्यापी  
युनिभर्सिटी प्राथमिक उपचार शक्ति सुकुना बहुमुखी  
केन्द्रमा लैश्वर्य आधोज्ञान सुकुना स्तम्भ  
कार्यक्रम सुकुना बहुमुखी केन्द्रमा परिसर किन  
सञ्चालन गरियो ।

### उपस्थिति

- (१) सहभागी केन्द्रमा उपस्थित : चन्द्रमणि शर्मा
- (२) अनुसन्धान विभाग प्रमुख : जोगेन्द्राशुलाक दाहाल
- (३) स्तम्भ तथा अंग्रेजी विभाग प्रमुख : जनार्दन गुणार्थि
- (४) " " " सदस्य : सुभाषलाक शर्मा
- (५) प्राथमिक उपचार शक्ति सेनाध्यक्ष : लाल सुब्बा रुकुना
- (६) " " " सदस्य : मिलन शिर्मा
- (७) " " " : कलम कार्की
- (८) " " " : जोगेन्द्राशुलाक दाहाल
- (९) " " " : सरोज शिर्मा
- (१०) अष्टगङ्गा, अष्टगङ्गा : मिलन शर्मा
- (११) सहायक स्तम्भ : सन्तोष शिर्मा
- (१२) सदस्य : अनिल कार्की
- (१३) " " : महेश्वर शर्मा

मिति २०८६ साल माघ २२ गते आधोज्ञान  
गोरेगुला बहुमुखी स्तम्भ स्तम्भ कार्यक्रमा स्तम्भ  
प्राथमिक, केन्द्रमा तथा विद्यापीठको नामान्वी

क्र.सं.	नाम	पद	ठेगाना	फोन नं.	संलग्न सुप	इडा
१.	मिलन शर्मा	SHK	S.H 10	9852048743	A+	
२.	कलम कार्की		SH-11	9804618661	A+	
३.	जोगेन्द्राशुलाक		S.H	9842342076	O+	

क्र.सं.	नाम	पद	हेतु	प्राप्ति सं.	ग्रेड	नोट
४	सुनिता चौधरी	Student	रजु ५	५८६२०३६६०८	O+	B.Ed.
५	विष्णु शेरव		प्र. १२	५८०४३६६२५२	A+	BBS
६	निकुम चौधरी		कु. ०६	५८१०४४०६३१	O+	ICT
७	वेग वा. काफले	प्रशिक्षक	कु. ६	५८४४४८८२११	A+	Health
८	प्रवित चौधरी	विद्यार्थी	कार्यपाली	५८९३३४६९२३	B+	BBS 2nd
९	नितेश चौधरी	"	मेलवारी	५८९२३२९२०	B+	ICT
१०	रजत कु. खवास	"	कु. ६ - १	५८००३०४६४४	AB+	"
११	सरोज खन्ना	"	कु. ६ - १२	५८९३०८०८६४	A+	ICT
१२	टिका वेस्तेर	"	"	५८२४३०३३३०	B-	Bed.
१३	निकीता कु. चौधरी	"	ग्रामपंचायत	५८०४३६२३३३	A+	Bed.
१४	वर्षा शेरव	"	कम्प्यूटर	५८९०४८२३३२	B+	"
१५	पवन चौधरी	"	प्राथमिक	५८९३०६४६८२	O+	B.A 2nd
१६	राजेश राजवंशि	Public	कार्यपाली	५८९६३६९२९१	B+	"
१७	गौरव खत्री	विद्यार्थी	कु. ६ - १	५८००३६४६९४	O+	BBS 4th
१८	विशाल लिखु	"	पंचायत	५८६२९४४२०६	A+	B.Ed 2nd
१९	सकिता राई	"	"	५८९२०५६६८२	A+	"
२०	विजय लिखु	"	इलाहाबाद	५८२६३३३६२९	A+	"
२१	वसन्त शर्मा	"	कु. ६ - १०	५८०४३६०५८२	O+	BBS 2nd
२२	प्रतिभा धिमरे	"	कु. ६ - १२	५८९३३०५२६३	B+	Bed.
२३	विपना काकी	"	कु. ६ - ३	५८९९३३३८६२	O+	Ed. 12
२४	शोभना लाफिदावे	"	पंचायत	५८२४०३३९८९	A+	Bed 2nd
२५	हिरा कन्नारी	"	वर्षा	५८२३३३३९३४	A+	BBS 2nd
२६	पूना कु. गंगार	"	प्र. १२	५८२४३०२२३०	B+	Bed 3rd
२७	रजनीत कु. राजवंशि	"	कु. ६ - १	५८४२२३९३३४	B+	ICT 1st
२८	प्रभा शेरव	"	कु. ६ - १२	५८९९३२९२३०	O+	Sci. 11
२९	गौरी पराकुली	Technical	कु. ६ - १०	५८२२०५४६२४	B+	"
३०	अर्जुन सिंह	विद्यार्थी	बिराहा	५८६९३४८५६३	O+	ICT 1st
३१	अजित सिंह	"	सुतवारी	५८२६३३४८८८	A+	"
३२	लक्ष्मण खत्री	"	संजुवा	५८२२३८८०९६	B+	BBS 2nd
३३	सुरेंद्र धिमरे	"	कार्यपाली	५८९२३३६८४४	O+	+2
३४	विक्रम खवास	"	कु. ६ - १	५८६३०९५२९२	AB+	ICT 1st
३५	लक्ष्मण चौधरी	"	कु. ६ - २	५८४२२८४४३३	B+	BBS 3rd

35.	शरिता श्रैष्ठ
36.	जीवन लिम्बु
37.	चुडा प्र. फूचाल
38.	अपुलेन आलम
39.	सुमान भट्टराई
40.	निलम लोपोपान
41.	कृतिका पोखरेल
42.	जुता कर्माल
43.	विरेन्द्र पायकौटी
44.	विक्रम राई
45.	राजेश थापा
46.	विरेन्द्र तिमलिता
47.	वसन्त के.सी.
48.	मिता कु. श्रैष्ठ
49.	समिलिता तामाङ
50.	मैनाथ श्रैष्ठ
51.	पूजा राई
52.	सन्तोष लिम्बु
53.	विमल लिम्बु
54.	निकेश ताल
55.	अरुण लिम्बु
56.	प्रविन घिमिरे
57.	राज सायबरा मारकी
58.	प्रकाश भण्डारी
59.	विमल के.सी.
60.	स्वपन फूचाल
61.	रोशन कुटवाल
62.	हिमाल स्वर्का
63.	सुमान कु. राई
64.	निपेश विमल
65.	भोजराज रिजाल
66.	शिवानी दाहाल
67.	पवित्रा भेट्ट

विद्यार्थी	सु.ह. 90	8792304992	B+	BS 2nd
Public	सु.ह. 8	8795333668	AB+	—
"	जागृतनर - 2	8706027369	A+	—
विद्यार्थी	सु.ह. 8	8796333677	O+	BS 2nd
"	सु.ह. 92	8762962060	—	BS 2nd
"	सु.ह. 90	8793222926	A+	Bed. 2nd
"	सु.ह. 6	8790889739	B+	11
"	सु.ह. 9	8796303303	O+	11
"	कानैपोली	8704336922	B+	BS 2nd
Public	सु.ह. 90	8706064268	O+	—
"	"	8763309738	A+	—
Student	गौरादे	8790862930	A+	BS 2nd
Pub	सु.ह. 92	8762023366	O+	—
"	"	8762822322	AB+	—
Student	सु.ह. 92	8796322330	B+	Bed 1st
Pub	सु.ह. 7	8798336750	O+	—
Student	केतवाडी	8706008776	O+	Bed.
स्वाविभू समापन	सु.ह. 90	8768023646	A+	—
Student	सु.ह.	8708077368	A+	BS 2nd
"	केतवाडी	8722306639	O+	BS 2nd
Public	सु.ह. 8	8799080950	A+	—
"	सु.ह. 92	8793002260	B+	—
Public	ग्रामबाग - 6	872232426	B+	—
"	लेखुम	8722399666	O+	—
"	सु.ह.	—	O+	—
"	नेलवाडी	8722363066	A+	—
Student	सु.ह. 92	8793322906	O+	+2
"	"	8722396066	O-	BS 1st
"	सु.ह. 94	8799082325	O+	11
"	सु.ह.	8708064230	O+	—
"	सु.ह. 6	8700883360	B+	11
"	सु.ह. 92	8768027633	O+	BS 4th
"	नेलवाडी - 90	8793396876	B+	11 (key)



63	मिथिल पोपाने	Student	कु.ह-१२	8708364432	O+	
60	आशेष भुवैदी	"	केतनफेड	8706004480	O+	
69	केदार वस्तैर	"	इटली	8798393343	B+	3=
62	कमल दाहाल	"	कु.ह-९	8798363059	O+	3=
61	श्रीगणेश धोर्खरे	"	कु.ह-११	8799018280	O+	B=
68	सोनिष वास्तोला	"	कु.ह-९	8799063382	B-	-1
67	जिवन पौडेल	"	"	8790232223	O+	
64	इतमोल धमला	"	कु.ह-४	87223326329	O+	-1
66	नेजल गुल्फु	Public	सु.ह-१०	8792324999	A+	-1
65	संयोग रत्न	Student	सु.ह-११	87283326892		+2
68	मिलन गीरी	"	सु.ह-१०	8722323802	O+	+2
70	खेवर गिरी	"	ग्राम्यान्-६	8790849082	A-	+1
71	शुभन राउत	"	सु.ह-१०	87023230660	A+	
72	लक्ष्मी प्र. पौडेल	"	कु.ह-६	87603239466	O+	
73	रवि किरण पोपाने	"	कु.ह-१०	8709396074	A+	B=
74	पुशांत राई	"	वैलवारी-११	8726329604	A+	B=
75	मनीष उप्रेती	"	कु.ह-१०	87983232676	AB+	+2
76	सुशिल पौडेल	"	"	87083236621	A+	
77	रूपक राउत	"	सु.ह-१२	87963268268	O+	
78	चिरञ्जीवी साहि	"	सु.ह-११	8798326223	A+	
79	त्रिवेणी पराजुली	"	कु.ह-१२	8762498466	O+	B=
80	भाविन कटवाल	"	सु.ह-१०	870209022	A+	
81	नितेश श्रेष्ठ	"	कु.ह-१२	87923238089	B+	+2
82	केमन कालाणे	Public	कु.ह-५	9852027989	A+	p=
83	सुजा पोखरेल	Student	कु.ह-३	9842175237	B+	
84	नितेश वनते	"	केमन-८	9804072657	O+	
85	सुभा कटवाल	"	S.H 12	9810576253	O+	
86	विनायक कटवाल	people	S.H 9	9812333719	O+	
87	मुन्सी खेवर	Public	K.Tm	9866524668	O+	
88	सुवि कार्की		S.H 12	9824359466	B+	
89	सुगेन्द्र गैरिपिप्ले	Student	S.H 12	9804347695	O+	
90	सुगेन्द्रराज दाहाल	teacher	S.H 1	9842084105	B+	
91	मिथिल अधिकारी		Belbani	9816153777	O+	

०२	शोषन वनेने	Student	मु.ह. १२	९८२५७५५२०३	B <sup>+</sup>
०३	निरुज सुवेदी		वेलेवाणे ३	९८१७३६४०४१	O <sup>+</sup>
०४	दिपेश गिरी		" ३	९८१७९३६१५७	B <sup>+</sup>
०५	सरोज सुवेदी		" ३	९८२४३०१६६३	O <sup>+</sup>
०६	राज सुवेदी		" १	९८६०७०५२७८	AB <sup>+</sup>
०६	अमर उमले		मु.ह. ९	९८०४०८८९३२	AB <sup>+</sup>
०८	रमेश चवनिवडा	Teacher	वेलेवाणे २	९८५११८७०५	O <sup>+</sup>
०९	उमेश खेल्गुरे	Student	हिमतेले १	९८१९३५१७१	B <sup>+</sup>
१०	कुनिल पुन्डु	वेलेवाणे	वेलेवाणे ११	९८१०४०७५२०	A <sup>+</sup>

३६ आजमिने २०६६ साल माघ २२ गते समस्त  
 ४० खुला रक्तदान कार्यक्रमा रक्तदान गर्तुहुने (अभ्युक्त  
 ४० महानुभावहरू, प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्तुहुने  
 ४० उपस्थितहरू, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा  
 ६६ नेपाल रेडक्रस सोसाइटी विचारनाग साखालाई  
 ८६ विशेष धन्यवाद बापत गरी कायकाम समाप्त  
 ९६ गरिएका छ ।



आज गिनि 2065/1 मेसिर पुजे विहिता का दिन  
 प्राथमिक उपचार एन्हा का सेभोजक 81 नालक  
 खडका को सेभोजकत्वना केक वसी 18 अल्को मिर्कय उपचार  
 उपचार एन्हा को पुनर्गठन सम्पन्न गारेयो !

Зуба

- |      |                |                        |  |
|------|----------------|------------------------|--|
| (१)  | कमलपति कुमुद   | : श्रीचन्द्रशेखर शर्मा |  |
| (२)  | " "            | : अर्जुनराज झाधिकाशी   |  |
| (३)  | संयोजक         | : लालबहादुर खड्का      |  |
| (४)  | शिष्टाचार      | : केदारप्रसाद कुँवर    |  |
| (५)  | " "            | : उषा हुँगेल्          |  |
| (६)  | " "            | : मोहनकुमार कार्की     |  |
| (७)  | स्वनिष्ठ समापन | : सन्तोष लिम्बू        |  |
| (८)  | स्वनिष्ठ       | : मिलन बस्नेत          |  |
| (९)  | " "            | : महेश कार्की          |  |
| (१०) | " "            | : मिलन धिमिरे          |  |
| (११) | " "            | : अनिल कार्की          |  |
| (१२) | निर्धारण       | : रविन्द्र मण्डल       |  |
| (१३) | " "            | : सरोज धिमिरे          |  |
| (१४) | " "            | : प्रकाश मण्डल         |  |
| (१५) | " "            | : शुभिला खत्री         |  |
| (१६) | " "            | : सहभागी चित्तौरी      |  |
| (१७) | " "            | : प्रकाश खतिवडा        |  |
| (१८) | " "            | : हनुमान चट्टवाल       |  |
| (१९) | " "            | : सुजाना बस्नेत        |  |
| (२०) | " "            | : विक्रम खड्का         |  |
| (२१) | " "            | : ज्ञानु धिमिरे        |  |
| (२२) | " "            | : अनुजाना चट्टवाल      |  |
| (२३) | " "            | : सालु रिवात           |  |
| (२४) | " "            | : सदाना निर्मला        |  |
| (२५) | " "            | : सुवास खत्री          |  |
| (२६) | " "            | : त्रिवेणी पत्तनाली    |  |



(26)	विदेह विमला	(विद्यार्थी)	B.T.
(27)	हिमाल गिर	"	Him
(28)	गोकुल हंगल	"	Gokul
(29)	रेखा कार्की	"	Rekha
(30)	सविता खेद	"	Savita
(31)	सरोज लाल	"	Saroj
(32)	मुशिल पौडेल	"	Mushil
(33)	उमेश सेन्धु	"	Umesh
(34)	निता उ.श.	"	Nita

### प्रस्ताव

- (1) प्राथमिक उच्चा एकहि गहा सम्बन्धमा
- (2) विविध

उत्साव के वडा हलफल गर्दा मल प्राथमिक उच्चा एकहि पुनर्गहा गर्दा गर्ने आवश्यकता भएकाले निम्नानुसार को समिति गठित गर्ने निर्णय गरियो।

- (1) संयोजक : बाल कृष्ण खड्का
- (2) सदस्य : कृष्णप्रसाद भुर्तेल
- (3) " : उमा हुँगेल
- (4) " : मोहनकुमार कार्की
- (5) स्मृतियु समिति : सतल कार्की
- (6) विद्यार्थी (सदस्य) : रवि गण्डारी
- (7) " : रूपन कुवाल
- (8) " : सुभाष खत्री
- (9) " : फकाश खतिवाडा
- (10) " : सुजना बस्नेत
- (11) " : ज्ञान दिगिरे
- (12) " : विनिता अधिकारी
- (13) " : विक्रम खड्का
- (14) " : मुशिल खत्री
- (15) " : सन्ध्या गिर
- (16) " : अञ्जना कुवाल

(१४)	सदस्य	उमेशा मेहता	
(१५)	"	त्रिवेणी पालुनी	
(१६)	"	सानु रिमल	Skimal
(१७)	"	सखना निहोला	Sarung
(१८)	"	सरोज विहिरे	

आजको मेला मे १००० को गिराय जाइल  
उपचा एकहको गहन गर्त कार्य विरामेको  
दिने सर्वसम्पति गल पारित गरियो।





२५. लि. वि. प्र. मन्त्रालय अन्तर्गत डा. श्री 

આવું દિન 2064 સંવત માધ ૧૬ ગતેકા દિન ૭૬૭૭ ૧૬૬૫૧૧ અવધા  
પ્રાચિન ઉપચાર રૂઝાઈકો લેખોજી બાલકૃષ્ણ રસકૃષ્ણ અવધા  
મા જેલ જોલ નવો !

### અભિજ્ઞાન

ક્ર.સં.	પદ	નામ	દાતા
૧.	સંચોદાક	કાલકૃષ્ણ (લકડ)	
૨.	પદાપ	કૃષ્ણ પ્રમુદ પ્રસાદ	
૩.	પદાપ	કૃષ્ણ કૃષ્ણ	
૪.	પદાપ	મહેન કૃષ્ણ દાસી	
૫.	સ્વતિયુ જાગીશ	કદલ કાસી	
૬.	વિદ્યાનીકૃષ્ણ	રવીન મણી	B.E. II year 9817308400
૭.	"	સપક કૃષ્ણકાલ	B.E. II year 9844257662
૮.	"	શુભાષ પત્રી	B.B.S I year 9827384900
૯.	"	પ્રજાસી (લતિયા)	B.B.S I year 9815072385
૧૦.	"	દુર્ગા અસ્તેશ	B.E. I year 9819038778
૧૧.	"	જાનુ પિપિટ	B.E. I year 9800952435
૧૨.	"	વિદિતા કમ્પોઝી	B.E. I year 9819034689
૧૩.	"	તારુક તારુક	U.C.T B.E. I year 980025212
૧૪.	"	શુભિલ પત્રી	B.B.S I year 9841073178
૧૫.	"	લિદ્યા મી	B.A. I year
૧૬.	"	અરુણા કૃષ્ણકાલ	B.A. I year 9807303941
૧૭.	"	પ્રજાસી મણી	B.B.S. I year 9804058644
૧૮.	"	જિનેશી જાગીશ	B.Sc. II year 9865419467
૧૯.	"	જાલુ દિપાલ	B.B.S. I year 9811385989
૨૦.	"	સરુતા લિવેલા	B.B.S. I year 9817310020
૨૧.	"	સરોજ લિવેલા	B.B.S. I year
૨૨.	આમંત્રીત લિ.લિ. લખાપત્ર	પિતેષ લિવેલા	
૨૩.	"	" અપાલકા	પિતેષ લિવેલા
૨૪.	"	લિવેલા	પિતેષ લિવેલા

### પ્રાચિન ઉપચાર

૧. પ્રાચિન ઉપચાર નાલિદી ઉપચાર
૨. ઔજા કિલિ ઉપચાર ઉપચાર
૩. રુદાન, રુદાન, રુદાન, રુદાન

નિર્ણય નં. ૧ ૭૬૭૭ ૧. ૧ માલ દિલકલ ગદા પ્રાચિન



પ્રાચીનકે કુપચાર જાલિય વહિને મહી માધ મહિત મિત્ર -  
 સમન મુતે વિષય મદ આભયક કુપચાર મિત્ર  
 અમામનના માત્ર મિત્ર વિષય મિત્ર /

મિત્ર ૧. પ્રજા ૧. ૨ માત્ર ફલકલ મહી માધ મહિત  
 મિત્ર વહિને આજા મિત્ર મિત્રાલ મિત્ર મિત્ર મિત્ર  
 મિત્ર આભયક કુપચાર મિત્ર અમામનના  
 મિત્રાલ મિત્ર મિત્ર મિત્ર /

મિત્ર ૧. ૩ પ્રજા ૧. ૩ માત્ર ફલકલ મહી માધ મહિત ૨૦૬ -  
 ફલ માધ ૨૩ મલ વિધિવિત્ર મિત્ર મિત્ર મિત્ર  
 મિત્રાલ મિત્ર પ્રાચીનક કુપચાર મિત્ર, મિત્રાલ મિત્ર  
 મિત્રાલ મિત્ર મિત્રાલ મિત્રાલ મિત્રાલ મિત્રાલ મિત્રાલ  
 મિત્રાલ મિત્ર ૮ મિત્રાલ મિત્રાલ આભયક મિત્ર મિત્ર અમામન  
 પ્રજા મિત્ર મિત્ર મિત્ર /

~~મિત્ર~~

उपाधिकांति		
(क)	श्री चन्द्रमणि सिंह	सामान्य प्रमुख
(ख)	श्री अजुन (ज. कोशिकार)	सहायक सामान्य प्रमुख
(ग)	श्री जगेश च. दाहल	प्रमुख RML
(घ)	श्री लाल चरण खलुका	संयोजक First Aid
(ङ)	श्री चरण च. अर्जेल	सदस्य "
(च)	श्री मोहन कार्की	" "
(छ)	श्री उमा हुंगले	" "
(ज)	श्री प्रिलन नन्ते	विद्यार्थी प्रतिनिधि
(झ)	श्री सन्तोष लिम्बु	" "
(ञ)	श्री रावत च. मण्डवे	" "

क्र. (विद्यार्थी)	पद	डेगाना	जौत नं. क्लास	कक्षा
१) अकुल आलम	विद्यार्थी	सुल्तानचा ९	५१४३३६५८	१० व ११
२) दर्शन चौपाहे	"	" १२	५१४१०७५८ २९	१२
३) भावता डेवले	"	सुल्तानचा ४	५१४३६९२३६१	२० व ११
४) अमरुसा जोडयाना	"	सुल्तानचा ९	५१६२०२४४११	१२

सं	रहस्यनामको नाम	पठ	ठेगाना	फोन नं	प्लान
	राधिका कार्की	विद्यावासी	तेलवासी	५८२४५०८	२
६)	अम्परा लोरेला	"	तेलवासी	५३६६	२१
७)	हतिना वेंडेल	"	तेलवासी - ७	५८०७३५०	१८
८)	स्त्रिणी अधिकारी	"	तेलवासी ४	५८१४३२१०६	१८
९)	तेरेलु तिजिस्ता	"	तेलवासी ४	५८२१३४०	१८
१०)	कुसुम वसनेत	"	मुन्दरहरेचा - १०	५८१४३४०	६
११)	शारदा मोरे	"	मुन्दरहरेचा - १०	५८१५८३३५	१४
१२)	प्रतिभा दीपिरे	"	मुन्दरहरेचा	५८१४३२६३	८६
१३)	सविता जोसना	"	मुन्दरहरेचा	५८०८०८३३	१२६
१४)	सिता खडका	"	मुन्दरहरेचा	५८०८८३१	८६
१५)	सविता खत्री	"	मुन्दरहरेचा - १३	५८६५८०६२	१३६
१६)	चन्द्रिका खत्री	"	मुन्दरहरेचा - ८	५८२३८५५	१३६
१७)	मिता नागाव	"	मुन्दरहरेचा - ८	५८१०५५१५	१३६
१८)	मनिषा राई	"	तेलवासी ३	५८२५५०३८	१३६
१९)	सुता खाला	"	खोर्साते	५८६१५२४५	१३६
२०)	इंदिरा केर	"	तेरेचा	५८१५३०५३	१३६
२१)	जयंत विमल	"	मुन्दरहरेचा १२	५८२६३२५०	८६
२२)	जयंत विमल	"	मुन्दरहरेचा ५	५८२३५०१३	८६
२३)	दीपिका राता मजार	सुक्रा	तेलवासी - १०	५८१६३४३३	१२/८
२४)	विमला बुद्धेल	विद्यावासी	मु. १२	५८१३४३५५	८६
२५)	दिपा अरु	"	तेलवासी ४	५८०८०८३	८६
२६)	अम्पराज चौधरी	"	मु. १२	५८०८३५३१२	८६
२७)	मनिषा खडका	अम्पराज चौधरी	अतिथीय	५८०८०८३५	१२८
२८)	इन्दिरा गिरी	"	तेलवासी	५८१३४३५५	८६
२९)	विमला राई	"	मु. ११	५८१३४३५५	८६
३०)	अम्पराज चौधरी	"	मोजपुर	५८१३४३५५	८६
३१)	योगा मुखर्जी	"	मोजपुर	५८१३४३५५	८६
३२)	सविता अधिकारी	"	तेलवासी	५८१३४३५५	८६
३३)	विमलादेवी मुखर्जी	"	मु. ११	५८१३४३५५	८६
३४)	विमला मुखर्जी	"	मु. ११	५८१३४३५५	८६
३५)	विमला मुखर्जी	"	मु. ११	५८१३४३५५	८६
३६)	सुक्रा विमला	"	मु. ११	५८१३४३५५	८६



ક્રમ	સ્કાલરશીપ નામ	પદ	કોંગ્રેસ	કોટ નં	કોટ મુજબ	કોટ
૨૭	પ્રજ્ઞા અણાવે	વિભાગી	કોંગ્રેસ	૬૮૦૮૦૮૮૬૬		BB 2nd
૨૮	ડાંગેશ પુરો	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૨૯	ગોમા પોલીસ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 3rd
૩૦	રજી કાદા	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૩૧	સતીશ અમર	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૩૨	સિદ્ધાંત મહા	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૩૩	કુલકાર	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૩૪	મહેશ સિંહ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૩૫	રાજ તાલુકા	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૩૬	વિજય સિંહ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૩૭	અંશુભાઈ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૩૮	નિહતા તાગડ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૩૯	અંશુભાઈ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૪૦	સુરેશ રાઈ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૪૧	સુજાતા સ્વરાજ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૪૨	ગિતા કુડવાળા	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૪૩	મહેશ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૪૪	અંશુભાઈ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૪૫	સુજાતા પુરો	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૪૬	વિજય સ્વરાજ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૪૭	સુરેશ સુરેશ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૪૮	સુરેશ વલ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૪૯	લક્ષ્મણ કુલકાર	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૫૦	રિના સ્વરાજ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૫૧	યુવરાજ કોલ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૫૨	રિના શાપા	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૫૩	યમુના દિપ્તિ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૫૪	પ્રતિભા પોલક	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૫૫	મદન અણાવે	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૫૬	યવન ભોંપાલ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૫૭	વિજય નિશાન સિંહ	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st
૫૮	ગોકુલ કુલકાર	"	કોંગ્રેસ	૬૮૦૮૦૮૦૮૦		BB 1st

क्रमांक	कर्मचारीको नाम	उमेर	पैसा	देउताला	कर्मचारीको नाम	फोन नं.
६८	रमेश्वर विष्ट	२०		बेलवारी	१२ सुकुवा	९८११३०५००३
६९	सिवानी बार्ता	२१		सु. ह. १३	३५ मकौ	९८६७०२१०३९
७०	सुस्मीता दिमौ	२०		उदयपुर	३३५ ३११	९८६१०३
७१	टके प्र. अधिकारी	१९		बेलवारी	१२	९८६१६२५००५
७२	आदित्य विक्रम	१९		इलखी	१२	९८०७३०७०५८
७३	विवेक अधिकारी	१८		सु. ह. १०	१२	९८०७०७००००
७४	वर्षा थापा	१८		" ११	१२	९८१३३३५१८८
७५	सुम्यम बस्नेत	१८		" "	१२	९८१३३३३३३३
७६	रत्नजीला राई	१८		सु. ह. ९	११	९८१३३३३३३३
७७	डिम्पल खत्री	१९		इलखी	११	९८१३३३३३३३
७८	विवेक कुजेल	२०		बेलवारी-८	१२	९८०६०००७५६५
७९	रत्नमान विष्ट	२०		सु. ह. १३	३३५ ३३५	९८०७३०७०७३
८०	जीवन पाण्डे	२०		" ९	११	९८१०५९३८५३
८१	विक्रम पाण्डे	२१		" ७	१८५५५	९८१००००६३१
८२	सागर गौतम	१८		" ९	१२	९८१०२०००००
८३	बिप्लव केहरोरा	१९		" ९	१२	९८१९०३६००१
८४	नविन कुजेल	२१		" १३	३६५ ३६५	९८१९०३६००१
८५	प्रियमसेन ताम्रा	१६१६		" ६	११	९८१९०३६००१
८६	रोशन लिम्बु	१७		" ६	११	९८०००२०५६६
८७	विजय गिरी	२१		बेलवारी	३३५ ३३५	९८१९३३३३३३
८८	अनमोल बस्नेत	२१		सु. ह. ८	१२	९८१९३३३३३३
८९	सुमन सुलाय	१८		बेलवारी-२	१२	९८००००५९३३
९०	प्रतिष्ठा सुब्बा	२१		कु. ह. ८	३६५ ३६५	९८००००५९३३
९१	मन्दीरा थापा	२१		सु. ह. ९	३६५ ३६५	९८००००५९३३
९२	विकास कटवाल	१८		कु. ह. १३	११	९८००००५९३३
९३	लक्ष्मी प्र. पाँडे	२२		कु. ह. ११	३३५ ३३५	९८००००५९३३
९४	मन कुमल दाहा	१८		कु. ह. १२	११	९८००००५९३३
९५	पुष्प कुमारी	२०		सु. ह. १३	३३५ ३३५	९८००००५९३३
९६	विपिन पाण्डे	१८		" ८	१२	९८००००५९३३
९७	प्रतिष्ठा सुब्बा	१७		" १३	११	९८००००५९३३
९८	हनी राज मण्ड	२१		इलखी	३३५ ३३५	९८००००५९३३

Sl. No.	Blood Donor's Name	Age	Address	Class	Contact Number	Blood group
99	Nirman Karki	19	Itahari-10	11	9842181405	
100	<del>Santosh Pyakurel</del>	17	Letang-3	11	9842964736	
100	Paribesh Chaudhari	18	Sundarhara-12	11	9829065032	
101	Sushil Poudel (Khatr)	19	" -10	BBS 1st Year	9804337455	
102	Bipana Thapa	21	Letang	BBS 1st	9829372881	
103	Meghraj Rai	18	Sundarhara-10	11	9824345737	
104	Anupam Subedi	22	" -12	Public	9810528177	
105	Bibek Raut	18	" 3	11	9811330962	
106	Rakha Rijal	20	Pathari-Duni Chauraj	BBS 1st Year	9810491901	
107	Manoj Katuwal	18	Sundarhara-12	11	9862183007	
108	Subash Karki	19	Sundarhara-12	11	9817388164	
109	Kalpina Katuwal	29	Sundarhara-12	Public	9842157872	
110	Ishwor Thakur	25	Sundarhara-10	Public	9812321106	
111	Tilak Ram Chaudary	18	Belbauri-9	11	9827312663	
112	Dipak Khadka	19	Sundarhara-12	BBS 1st Year	9869232322	
113	Anish Katuwal	18	Sundarhara-12	11	9811041657	
114	Sabin Pokhrel	18	Birat Chowk	11	986598080	
115	Keshab Ghimire	23	Kerabari-8	Degree	9815378098	
116	EAKRAT Poudel	28	Sundarhara-10	Degree	9849234287	
117	Anup Chomong Limbu	23	Kerabari-10	11	9804075917	
118	NAR Bahadur Karki	40	Sundarhara-6		9800950629	
119	Santosh Limbu	27	Sundarhara-10		98-9842504843	
120	Kamal Karki	22	Belbauri-5		98623138507	
121	Bimala KC	33	Sundarhara-11		9811050086	
122	Milan Basnet	32	Sundar-12		9852048743	
123	Nur Bahadur Karki	40	" -11		9800950629	



गिति २०२५ साल माघ २३ गते विहिवार  
 का दिन यस फायमिउ उल्ला रकारि को  
 आयोजनामा सुकुना बहुमुखी क्याम्पस गित्त  
 खुल्ला खुल्ला कार्यक्रम सम्पन्न गरियो ।  
 यस कार्यक्रममा आफ्नो उद्घन विमोचन  
 सहयोग पदान गर्ने नेपाल रेडक्रस सोसाइटी  
 विराटका शाखा तर्फ विमोचन दानकाद तथा  
 आफ्नो अर्थ रगत पदान गरिदुने जना  
 १२३ जना खुल्ला, सम्पूर्ण रूपमा सहयोग  
 गर्ने (आर्थिक, गित्त) सुकुना बहुमुखी  
 क्याम्पस सँग खुल्ला खुल्ला अर्थ रगत सहयोग  
 गर्ने सम्पूर्ण महानुभावहरू तर्फ दानकाद  
 आपन गर्दछौ ।



आज मिति २०८६ साल माघ २६ गते ~~सुदूर~~  
का दिन सुकुना बहुमुखी क्याम्प, प्राथमिक  
उपचार स्कूल को आयोजना र सुन्दरहरेको  
जीवन विज्ञानको आयोजनाको क्याम्पको सहयोग  
मा यस क्याम्पको प्राध्यापक, कर्मचारी तथा  
विद्यार्थीहरूलाई भोजन तथा दान प्रशिक्षण  
कार्यक्रम सञ्चालन गरियो। जहाँ निर्णय गरियो।

### उपस्थिति

- १) श्री चन्द्रमणि राई क्याम्प प्रमुख
- २) श्री अर्जुनाज अधिकारी सहपाठ्य क्याम्प प्रमुख
- ३) श्री बालकृष्ण खड्का संयोजक प्रा. उ. ई.
- ४) श्री सुवर्ण ड. छर्लेल सदस्य "
- ५) श्री उमा कुँजेल " "
- ६) श्री मोहनकुमार कान्नी " "
- ७) श्री रविश मण्डाल विद्यार्थी लक्ष्य
- ८) श्री स्वपक्क कटवाल " "
- ९) श्री कमल कार्की " "

*(Handwritten signatures and notes on the right side of the list, including names like 'Om', 'Ranom', and 'My' with various marks.)*

### प्रस्तावहरू

- १) भोजन तथा दान प्रशिक्षण कार्यक्रम
- २) विविध

### निर्णय:

प्रस्ताव नं. १ उपर दलबल गरी भोजन तथा  
दान प्रशिक्षण कार्यक्रम सञ्चालनको लागि सुन्दरहरेको  
जीवन विज्ञान भोजन दान प्रशिक्षण रोजा समित्य  
गर्नु र दिने प्रशिक्षण कार्यक्रम विद्यार्थी, शिक्षक  
तथा कर्मचारी हरू दिने निर्णय गरियो।

प्रस्ताव नं. २ उपर दलबल गरी अन्य उनी  
प्रस्तावहरू मिलाएर पहिल्ला खण्डहरूको दलबल  
गरी निर्णय गर्दै जाने रने बन्ने समेत गरियो।  
*(Signature)*

आगत गिति २०२६ साल माघ २६ गते लोकार्पण  
का दिन प्राथमिक उपचार (एकदि, सुकुना बहुमुखी  
समाचार को आयोजना २ सुन्दरहरैचा जीव विज्ञानको  
सहायता सुकुना बहुमुखी समाचार समावेदन वरिष्ठ  
प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको लागि  
योग्य तथा हाना फाइदा शिक्षण कार्यक्रम सम्चालन  
गरिनेछ ।

### उपाधिकाति

- |                                |                          |             |
|--------------------------------|--------------------------|-------------|
| (१) श्री चन्द्रमणि राई         | समाचार प्रमुख            | सुन्दरहरैचा |
| (२) श्री अनर्जुनाज अधिकारी     | सहायक समाचार प्रमुख      | काठमाडौं    |
| (३) श्री जगेशप्रसाद महर्ला     | प्रमुख अनुसन्धान विज्ञान | २५          |
| (४) श्री उमाकाश गुरुङ          | प्राध्यापक               | सुन्दरहरैचा |
| (५) श्री विश्व आचार्य          | प्रशिक्षक, जीव विज्ञान   | २८          |
| (६) श्री कल्पिता शर्मा         | प्रशिक्षक, जीव विज्ञान   | सुन्दरहरैचा |
| (७) श्री बालकृष्ण खड्का        | संयोजक प्राथमिक उपचार    | सुन्दरहरैचा |
| (८) श्री सुवर्णप्रसाद श्रेष्ठ  | सदस्य                    | " " "       |
| (९) श्री मोहन कुमार कार्की     | "                        | " " "       |
| (१०) श्री विदुर सुवेदी         | प्रमुख अन्तराल शिक्षक    | सुन्दरहरैचा |
| (११) श्री जगेशप्रसाद महर्ला    | प्राध्यापक               | सुन्दरहरैचा |
| (१२) श्री अनर्जुनाज सुवेदी     | कर्मचारी                 | सुन्दरहरैचा |
| (१३) श्री जीव महर्ला           | "                        | सुन्दरहरैचा |
| (१४) श्री सुवर्णप्रसाद अधिकारी | प्राध्यापक               | सुन्दरहरैचा |
|                                | विद्यार्थीहरू            |             |

- (१) रवि कुमार खड्का
- (२) सुवर्णप्रसाद सुवेदी
- (३) रवि कुमार
- (४) वसोदा पुडासैनी
- (५) अनिता खड्का
- (६) पुनम कुलार्
- (७) अनिता शर्मा
- (८) आयुष्मा लिम्बु
- (९) सुजिता खड्का

*(Signature)*  
*(Signature)*  
*(Signature)*  
*(Signature)*  
*(Signature)*



- १०) चण्डमाया तामाडो (सुनि)  
 ११) साविता भगवती (सुनि)  
 १२) इन्दिरा अधिकारी (सुनि)  
 १३) आरती अधिकारी (सुनि)  
 १४) तारा सुवेदी (सुनि)  
 १५) गान्ध्या गुरुकुल (सुनि)  
 १६) खुस्नु सुवेदी (सुनि)  
 १७) चण्डमाया भट्टराई (सुनि)  
 १८) सरिता निरौला (सुनि)  
 १९) साविता ठाकुर (सुनि)  
 २०) गोमा विष्णुजी (सुनि)  
 २१) सुखमा पौड्याल (सुनि)  
 २२) सुपा लिम्बु (सुनि)  
 २३) हाफिजा साहिब (सुनि)  
 २४) मनिषा निरौला (सुनि)  
 २५) सुखमा सल्याल (सुनि)  
 २६) सुखमा पौड्याल (सुनि)  
 २७) मनिषा थपल (सुनि)  
 २८) विवेका पौड्याल (सुनि)  
 २९) मनिषा थपल (सुनि)  
 ३०) सरु कुटवाल (सुनि)  
 ३१) गरिमा थपल (सुनि)  
 ३२) निखा ठाकुर (सुनि)  
 ३३) आसरा निरौला (सुनि)  
 ३४) गरिमा रत्नका (सुनि)  
 ३५) प्रमिषा थपल (सुनि)  
 ३६) विवेका अधिकारी (सुनि)  
 ३७) विपा ठाकुर (सुनि)  
 ३८) साविता भट्टराई (सुनि)  
 ३९) पुजा अधिकारी (सुनि)  
 ४०) शनिषा थपल (सुनि)  
 ४१) Nabin Poudel (सुनि)

42)	Arista Bista	<del>Arista</del>
43)	Arun Achhi	<del>Arun</del>
44)	Mani Tamang	<del>Mani</del>
45)	Sandip Shrestha	<del>Sandip</del>
46)	Vijay Kaulwal	<del>Vijay</del>
47)	Sabina Tamang	<del>Sabina</del>
48)	Sachita Tamang	<del>Sachita</del>
49)	Chandrakala Samal	<del>Chandrakala</del>
50)	Sabina Mahal	<del>Sabina</del>
51)	Pabitra Khatri	<del>Pabitra</del>
52)	Nishma Tamang	<del>Nishma</del>
53)	Sarmila Tamang	<del>Sarmila</del>
54)	Gaxima Chhakal	<del>Gaxima</del>
55)	Mamata Basnet	<del>Mamata</del>
56)	Seeta Subedi	<del>Seeta</del>
57)	Rojina Ojha	<del>Rojina</del>
58)	Sara Koirala	<del>Sara</del>
59)	Samikshya Poudel	<del>Samikshya</del>
60)	Manisha Khadka	<del>Manisha</del>
61)	Nista Shrestha	<del>Nista</del>
62)	Muna Dhal	<del>Muna</del>
63)	Goma Bohara	<del>Goma</del>
64)	Ritu Raut	<del>Ritu</del>
65)	Kabita Bhandari	<del>Kabita</del>
66)	Savitra Bhandari	<del>Savitra</del>
67)	Sarmila Tamang	<del>Sarmila</del>
68)	Barsha Ale Magar	<del>Barsha</del>
69)	Purnam Kumari Mangar	<del>Purnam</del>
70)	Rashmita Subedi	<del>Rashmita</del>
71)	Pooja अधिकारी	<del>Pooja</del>
72)	Saxita Kaulwal	<del>Saxita</del>
73)	Alisha Bhattarai	<del>Alisha</del>
74)	Rashmita Subedi	<del>Rashmita</del>

- 75) સેવિના કાર્કી સુ  
 76) વિખા શર્મા સુ  
 77) સરસ્વતી કુમાર સૌંધરે સુ  
 78) હમ્મત પોરેલ સમ...  
 79) Anu Rani સુ  
 80) પુષ્પા મેહરા સુ  
 81) મેન્દ્યા ઓઝારી સુ  
 82) મિલસરા ચાપામુડ સુ  
 83) શામુના દિમર સુ  
 84) રિનુ શાપા સુ  
 85) રંજિત મેહરા સુ  
 સિજય મેન્ડર સુ  
 86) પ્રતિક્ષા પૈલ્વેલ સુ  
 87) સારિતા મોડર સુ

મિત્રિ સ્વદેશ તાલ માદા સ્વગત સોમવા  
 કો દિન સુવરદેશ કો જીવ વિદ્યા કો  
 સદ્યોગામા વદિતે યોગ તથા દયા  
 પ્રશિક્ષણ કાર્યક્રમ, પ્રશિક્ષક શ્રી કલપા  
 શર્મા તથા પ્રશિક્ષક શ્રી કલ્પ ક. આચાર્ય  
 કો સુત્ર નેત્રુની કામગીર સમાવેશ થા  
 કામગીર કાદ્યાપત્ર, કાર્યવાર તથા વિદ્યાર્થી  
 ગરો અમ્મ ૮૬ જગત્વાદ પ્રશિક્ષણ  
 દિન મયો ! અમ્મ ત્વાગે સદ્યોગ ગરિદ  
 કુને કામગીર કુલ તથા અન્ય કાદ્યાપત્ર,  
 કાર્યવાર, તથા વિદ્યાર્થીદે તથા પ્રશિક્ષક  
 કુર દેશત્વાદ કામગીર કાદ્યાપત્ર (કાર્કી  
 દાનગત કામગીર ગરિદ)

સુ



अजय मिति २०८६ साल कागुन २०७३ मे मंगलबारको दिन प्राथमिक उपचार अर्काईका संयोजक बाल छवण रक्त, को संयोजकका वलको वैठकले निम्न प्रस्ताव उपर फैलपल गयो निर्णय गरियो।

### उपाध्यक्ष

- |     |                      |                    |
|-----|----------------------|--------------------|
| (१) | बाल छवण रक्तका       | संयोजक             |
| (२) | छवण प्रसाद प्रतिल    | सदस्य              |
| (३) | उमा हुंगेल           | "                  |
| (४) | प्रोहेन कुमार कार्की | "                  |
| (५) | चमल कार्की           | स्वविधु प्रतिनिधी  |
| (६) | रविन मण्डारी         | सदस्य (विद्यार्थी) |
| (७) | सुपुत कटवाल          | "                  |

*[Signature]*  
उपाध्यक्ष

*[Signature]*  
Ranjan

### आयोजित

- |     |                         |                           |
|-----|-------------------------|---------------------------|
| (१) | चन्द्रमणि राई           | व्यापार प्रमुख            |
| (२) | अर्जुन (अ) अधिकारी      | सहायक व्या. प्रमुख        |
| (३) | केशव (अ) महराई          | " " "                     |
| (४) | बलराम पोखरेल कार्यकर्ता | संयोजक (व्यवस्थापन सदस्य) |

### प्रस्तावहरू

- (१) सचेतना प्रत्युक्त कार्यक्रम लागूगर्नु
- (२) विविध

### निर्णयहरू

- (१) प्रस्ताव नं. १ उपर फैलपल गर्दा वर्तमान समयमा विश्वव्यापी रूपमा महामारीको रूपमा फैलदै गरेको COVID-19 नोवेल कोरोना भाइरस संक्रमण को सावधानता यसको कारण, परिणाम र थपवार कच्चे उपग्रह सावधानता सचेतना प्रत्युक्त कार्यक्रम यसमाथिका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई दिने गरी JCI इच्छा संग सम्बन्ध गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरियो।
- (२) प्रस्ताव नं. २ मा कुनै खास विषयवस्तु नभएकोले आवश्यक पर्ने पढि निर्णय गर्दै अन्य निर्णय गर्नु र

JCI इन्टरनेशनल गिनि २०८६ साल ब्यापुन  
 १३ जून का दिन सचेतना प्रवृत्त कार्यक्रम  
 सञ्चालन की लागि मौखिक तथा पत्रचार  
 गरी बुझना कार्यक्रम सञ्चालनको लागि  
 सहकार्य गर्ने अरु कार्यक्रम उपचार एकाईका  
 समोजक बालबच्चा सङ्ग्रह लागि जिम्मेवारी  
 दिने निर्णय गरियो।



आज दिनांक 1085 साल कागुन 13 गते शुक्रवार को  
दिन JCI इन्डिय (वर्ष 2020 का अवकाश की जगह)  
उल्लेख के द्वारा ही सम्पत्ति (can) COVID-19 नोबेल  
कोरोना वाइरस सह. 300/ सचेतना सम्बन्धित कार्यक्रम  
JCI इन्डिय 2 सुकुना व. व्यापार को संयुक्त  
आयोजनाना निम्न उपस्थिति, निम्न 2 हस्ताक्षर  
सम्पत्ति मध्ये /

### उपस्थिति.

(1)	श्री के. व. अधिकारी (सम्पत्ति सह. अध्यक्ष)	नीति
(2)	श्री चन्द्रमणि सिंह (सम्पत्ति उपस्थिति)	उपस्थिति
(3)	श्री जगदीश प्र. अधिकारी (अवकाश JCI इन्डिय)	उपस्थिति
4.	श्री ना. (120) काको (अवकाश JCI इन्डिय)	उपस्थिति
(5)	श्री गोविन्द अधिकारी (सम्पत्ति JCI इन्डिय)	उपस्थिति
(6)	श्री जे. जे. जे. (उपस्थिति)	उपस्थिति
7.	श्री आ. (उपस्थिति)	उपस्थिति
8.	श्री सै. (उपस्थिति)	उपस्थिति
90	श्री उमा कुमारी	उपस्थिति
91	श्री सीता राम चन्द्रिका	उपस्थिति
92	श्री अनिल कुमार	उपस्थिति
93	श्री शिवा कटुवाल	उपस्थिति
94	श्री रिधा मंगर	उपस्थिति
95	श्री भावना आचार्य	उपस्थिति
96	श्री उषा बुद्धाधी	उपस्थिति
97	श्री दिपा पहाडी	उपस्थिति
98	श्री इन्दिरा अरुण	उपस्थिति
99	श्री मञ्जु कुमारी	उपस्थिति
100	श्री सुनिता मिश्रा	उपस्थिति
101	श्री मनिषा देहाल	उपस्थिति
102	श्री सुनीता कटुवाल	उपस्थिति
103	श्री मुनी लुईस	उपस्थिति
104	श्री कलिका अरुण	उपस्थिति



28) सविता राई

student

the

28) सावित्रा भट्टराई

Savitra

29) मन्जु तामाङ

student

M. J.

28) नविना वाई

students

Nabina

29) अस्मिता राई

Asmita

30) धनरा ज्ञायल

students

Dhanra

39) अस्मिता थापा

Students

Asmita

32) सुरेश जोशी

Student

Suresh

33) अम्बर वर विष्ट

Student

Ambar

39) अविना कटवाल

student

Avina

33) चन्द्रा लुईटेल

student

chandra

40) पविना सुवेदी

"

veg.

41) कञ्चना चिमरे

student

Kanchana

44) रेजिना थापा

student

Regina

43) प्रतिष्ठा वनजोई

student

Pratishtha

44) विद्या कटवाल

Student

Vidya

45) सुमित्रा धिमरे

Student

Sumitra

46) रविना वैकुण्ठ

student

Ravina

47) पुना थापा

student

Puna

48) लक्ष्मण कर्की

student

Laxman

49) रोमन दानि

student

Roman

50) विनाय राई

Student

Vinay

51) प्रिय अडेठ

Student

Priya

52) सुमन सुबेदी

1/

Suman

53) Suman Subedi

Student

Suman

54) Dhanya Ghrestha

1/

Dhanya

55) Sabin Kumar

1/

Sabin

56) Shyam Basnet

1/

Shyam

57) Pabitra Bista

1/

Pabitra

58) PRAMOD WADAL

3

Pramod

59) Juna Ghimre

Student

Juna

60

61

(52)	अर्जुन (ज) अधिकारी	(सहायक कमाण्डर)	अ. र. डी.
(53)	बाल कृष्ण लोडमा	(उप कमाण्डर)	अ. र. डी.
(54)	बाल कृष्ण गौतम	( " )	अ. र. डी.
(55)	त्रिलोचन शिवाला	(शि. स. " )	अ. र. डी.
(56)	मोहन कर्की	(शि. स.)	अ. र. डी.
(57)	तुलसी रिमाल	(शि. स.)	अ. र. डी.
(58)	विमल सुवेदी	(शि. स.)	अ. र. डी.
(59)	के. प्रसाद महराई	उप कमाण्डर	अ. र. डी.
(60)	कृष्ण प्रसाद आचार्य	(शि. स.)	अ. र. डी.
(61)	श. प्र. सु. देवान	अ. र. डी.	अ. र. डी.
(62)	उमादेवी गुप्ता	(शि. स.)	अ. र. डी.
(63)	कमलेश्वर लुक्तेल	(शि. स.)	अ. र. डी.
(64)	गोकुल सु. अ. ग. ग. ग.	(शि. स.)	अ. र. डी.
(65)	मुकुन्द सु. सु. सु.	अ. र. डी.	अ. र. डी.
(66)	कुमार सु. सु. सु.	"	अ. र. डी.
(67)	राजकुमार लोडमा	"	अ. र. डी.

कार्यक्रम संचालन

दिनांक - 10/05/2020 शुक्रवार

स्थान - सुकुन क. कमाण्डर सचिवालय

समय - दिनको 9:00 बजे देखि 3:00 बजे सम्म

COVID-19 कोरोना भाइरस सङ्क्रमित सचिवालयको सचिवालयमा प्रत्यक्ष कार्यक्रमको उपस्थिति हुनुहुने सम्पूर्ण उपस्थित, कमाण्डर, विद्यार्थीहरू तथा संयुक्त आयोगको कार्यमा सहयोग गर्नुहुने गृहि, इन्डु (मा) सम्पूर्ण पदाधिकारीहरूलाई फिस्ट Aid unit हुने।  
वहुमुखी सचिवालय सचिवालयमा उपस्थित।

*(Signature)*

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, P.O. No. Office: 021-523325, HQTs: 021-523326

**BLOOD DONOR CARD**

Name: Akbar Ali  
Age/Sex: 19/M Tel No: \_\_\_\_\_  
Address: Sukuna-B.M.C. Narang  
ABO Blood Group: 'AB' Rh. positive  
Date: 2075/10/22

Photo

Signature

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, P.O. No. Office: 021-523325, HQTs: 021-523326

**BLOOD DONOR CARD**

Name: Mina Kumari Shrestha  
Age/Sex: 45/F Tel No: \_\_\_\_\_  
Address: Sukuna-B.M.C. Narang  
ABO Blood Group: 'AB' Rh. positive  
Date: 2075/10/22

Photo

Signature

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, P.O. No. Office: 021-523325, HQTs: 021-523326

**BLOOD DONOR CARD**

Name: Grama Adhikari  
Age/Sex: 29/F Tel No: \_\_\_\_\_  
Address: Sukuna-B.M.C. Narang  
ABO Blood Group: 'O' Rh. positive  
Date: 2075/10/22

Photo

Signature

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, P.O. No. Office: 021-523325, HQTs: 021-523326

**BLOOD DONOR CARD**

Name: Jyoti Pokhrel  
Age/Sex: 26/F Tel No: \_\_\_\_\_  
Address: Sukuna-B.M.C. Narang  
ABO Blood Group: 'O' Rh. positive  
Date: 2075/10/22

Photo

Signature

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, P.O. No. Office: 021-523325, HQTs: 021-523326

**BLOOD DONOR CARD**

Name: Surman Kumar Rai  
Age/Sex: 83/M Tel No: \_\_\_\_\_  
Address: Sukuna-B.M.C. Narang  
ABO Blood Group: 'O' Rh. positive  
Date: 2075/10/22

Photo

Signature



"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name: Kedar Basnet Photo

Age/Sex: 21 M Tel No: .....

Address: Sukuna B.M.C. Morang

ABO Blood Group: 'B' Rh: positive

Date: 2075/10/22 Signature: [Signature]

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name: Mira Bhandari Photo

Age/Sex: 20 F Tel No: .....

Address: Sukuna B.M.C. Morang

ABO Blood Group: 'A' Rh: positive

Date: 2075/10/22 Signature: [Signature]

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name: Shishir Adhikari Photo

Age/Sex: 18 M Tel No: .....

Address: Sukuna B.M.C. Morang

ABO Blood Group: 'O' Rh: positive

Date: 2075/10/22 Signature: [Signature]

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name: Arun Limbu Photo

Age/Sex: 22 M Tel No: .....

Address: Sukuna B.M.C. Morang

ABO Blood Group: 'A' Rh: positive

Date: 2075/10/22 Signature: [Signature]

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name: Narayan Adhikari Photo

Age/Sex: 19 M Tel No: .....

Address: Sukuna B.M.C. Morang

ABO Blood Group: 'O' Rh: positive

Date: 2075/10/22 Signature: [Signature]

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name: Gaurav Khatri Photo

Age/Sex: 21 M Tel No: .....

Address: Sukuna B.M.C. Morang

ABO Blood Group: 'O' Rh: positive

Date: 2075/10/22 Signature: [Signature]

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name: Tulasi Shrestha Photo

Age/Sex: 33 M Tel No: .....

Address: Sukuna B.M.C. Morang

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name: Tika Basnet Photo

Age/Sex: 20 F Tel No: .....

Address: Sukuna B.M.C. Morang



"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Bimala K.C. Photo

Age/Sex : 37 F Tel No: .....

Address : sukuna B.M.C. Morang

ABO Blood Group : 'A' Rh. positive

Date : 2075/10/22 Signature KS

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Dipesh Dhimal Photo

Age/Sex : 19 M Tel No: .....

Address : sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature KS

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Ram Na. Majhi Photo

Age/Sex : 24 M Tel No: .....

Address : sukuna B.M.C. Morang

ABO Blood Group : 'B' Rh. positive

Date : 2075/10/22 Signature KS

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Begh Bdr. Kafle Photo

Age/Sex : 31 M Tel No: .....

Address : sukuna B.M.C. Morang

ABO Blood Group : 'A' Rh. positive

Date : 2075/10/22 Signature KS

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : saroj Subedi Photo

Age/Sex : 20 M Tel No: .....

Address : sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature KS

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Tej Bahadur Gurung Photo

Age/Sex : 23 M Tel No: .....

Address : sukuna B.M.C. Morang

ABO Blood Group : 'A' Rh. positive

Date : 2075/10/22 Signature KS

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Himal Khadka Photo

Age/Sex : 19 M Tel No: .....

Address : sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. negative

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Niraj subedi Photo

Age/Sex : 21 M Tel No: .....

Address : sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive



**"GIVE BLOOD-SAVE LIFE"**  
 NEPAL RED CROSS SOCIETY  
 REGIONAL BLOOD TRANSFUSION SERVICE  
 Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
**BLOOD DONOR CARD**

Name : Bimal Limbu Photo

Age/Sex : 201M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'A' Rh. positive

Date : 2075/10/22 Signature kg

**"GIVE BLOOD-SAVE LIFE"**  
 NEPAL RED CROSS SOCIETY  
 REGIONAL BLOOD TRANSFUSION SERVICE  
 Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
**BLOOD DONOR CARD**

Name : Santosh Limbu Photo

Age/Sex : 211M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'A' Rh. positive

Date : 2075/10/22 Signature kg

**"GIVE BLOOD-SAVE LIFE"**  
 NEPAL RED CROSS SOCIETY  
 REGIONAL BLOOD TRANSFUSION SERVICE  
 Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
**BLOOD DONOR CARD**

Name : Aashik Subedi Photo

Age/Sex : 191M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature kg

**"GIVE BLOOD-SAVE LIFE"**  
 NEPAL RED CROSS SOCIETY  
 REGIONAL BLOOD TRANSFUSION SERVICE  
 Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
**BLOOD DONOR CARD**

Name : Prabin Chhimire Photo

Age/Sex : 191M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'B' Rh. positive

Date : 2075/10/22 Signature kg

**"GIVE BLOOD-SAVE LIFE"**  
 NEPAL RED CROSS SOCIETY  
 REGIONAL BLOOD TRANSFUSION SERVICE  
 Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
**BLOOD DONOR CARD**

Name : Kumar Kattwal Photo

Age/Sex : 201M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature kg

**"GIVE BLOOD-SAVE LIFE"**  
 NEPAL RED CROSS SOCIETY  
 REGIONAL BLOOD TRANSFUSION SERVICE  
 Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
**BLOOD DONOR CARD**

Name : Binayak Dhakal Photo

Age/Sex : 271M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature kg

**"GIVE BLOOD-SAVE LIFE"**  
 NEPAL RED CROSS SOCIETY  
 REGIONAL BLOOD TRANSFUSION SERVICE  
 Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
**BLOOD DONOR CARD**

Name : Rupak Phuyal Photo

Age/Sex : 201M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature kg

**"GIVE BLOOD-SAVE LIFE"**  
 NEPAL RED CROSS SOCIETY  
 REGIONAL BLOOD TRANSFUSION SERVICE  
 Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
**BLOOD DONOR CARD**

Name : Raju Subba Photo

Age/Sex : 251M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature kg



"GIVE BLOOD-SAVE LIFE"  
NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
BLOOD DONOR CARD

Name : Yograj Ghorsai Photo

Age/Sex : 19 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature ds

"GIVE BLOOD-SAVE LIFE"  
NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
BLOOD DONOR CARD

Name : Puja Rai Photo

Age/Sex : 18 F Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature ds

"GIVE BLOOD-SAVE LIFE"  
NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
BLOOD DONOR CARD

Name : Kamal Dahal Photo

Age/Sex : 21 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature ds

"GIVE BLOOD-SAVE LIFE"  
NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
BLOOD DONOR CARD

Name : Jisan Limbu Photo

Age/Sex : 32 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'AB' Rh. positive

Date : 2075/10/22 Signature ds

"GIVE BLOOD-SAVE LIFE"  
NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
BLOOD DONOR CARD

Name : Ranish Bastola Photo

Age/Sex : 18 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'B' Rh. Negative

Date : 2075/10/22 Signature ds

"GIVE BLOOD-SAVE LIFE"  
NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
BLOOD DONOR CARD

Name : Laxmi P. Bhurtel Photo

Age/Sex : 18 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature ds

"GIVE BLOOD-SAVE LIFE"  
NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
BLOOD DONOR CARD

Name : Khagendra Gairi Photo

Age/Sex : 19 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature ds

"GIVE BLOOD-SAVE LIFE"  
NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326  
BLOOD DONOR CARD

Name : Rajendra Thapa Photo

Age/Sex : 45 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'A' Rh. positive

Date : 2075/10/22 Signature ds



"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Badal Dewani Photo

Age/Sex : 41 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'A' Rh. positive

Date : 2075/10/22 Signature ks

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Ranjit K. Raibanshi Photo

Age/Sex : 22 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'B' Rh. positive

Date : 2075/10/22 Signature ks

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Sunita Shrestha Photo

Age/Sex : 20 F Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'B' Rh. positive

Date : 2075/10/22 Signature ks

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Barsha Shrestha Photo

Age/Sex : 19 F Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'B' Rh. positive

Date : 2075/10/22 Signature ks

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Rajat K. Kharel Photo

Age/Sex : 23 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'AB' Rh. positive

Date : 2075/10/22 Signature ks

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Dipesh Giri Photo

Age/Sex : 22 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'B' Rh. positive

Date : 2075/10/22 Signature ks

"GIVE BLOOD-SAVE LIFE"

NEPAL RED CROSS SOCIETY  
REGIONAL BLOOD TRANSFUSION SERVICE  
Biratnagar, Ph.No. Office: 021-523325, RBTS: 021-523326

**BLOOD DONOR CARD**

Name : Sumin Chaudhary Photo

Age/Sex : 23 M Tel No: .....

Address : Sukuna B.M.C. Morang

ABO Blood Group : 'O' Rh. positive

Date : 2075/10/22 Signature ks





त्रिभुवन विश्वविद्यालयबाट संबन्धन प्राप्त

**सुकुना बहुमुखी क्याम्पस**

**सुन्दरहरैँचा, मोरङ**

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्राप्त



सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा मानवीय भावनाले ओतप्रोत भई रक्त दान गुर्नभएको हुँदा तपाईं श्री **Donation** लाई स-धन्यवाद यो **प्रमाण पत्र** प्रदान गरिएको छ ।

**बालकृष्ण खड्का**  
कार्यक्रम संयोजक

दिनांक : २०७६/१०/२३



**केशव अधिकारी**  
प्रमुख अतिथि  
अध्यक्ष, क्याम्पस व्यवस्थापन समिति



**चन्द्रमणि शर्मा**  
क्याम्पस प्रमुख  
सुकुना बहुमुखी क्याम्पस

## Annex 69: Minute of Red-Cross

### युवा रेडक्रस सर्कल, सुकुना बहुमुखी क्याम्पसको वार्षिक प्रतिवेदन २०७६

प्रस्तुत

सुकुना बहुमुखी क्याम्पस  
सुन्दरहरैँचा, मोरङ

प्रस्तोता

युवा रेडक्रस सर्कल  
सुकुना बहुमुखी क्याम्पस  
सुन्दरहरैँचा, मोरङ



## युवा रेडक्रस सर्कल

सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैचा, मोरङको प्रतिवेदन ।

### १ पृष्ठभूमि :

युवा रेडक्रस सर्कल, सुकुना बहुमुखी क्याम्पस, एकाई कमिटी २०७५ साल जेठ १३ गते यस क्याम्पसका छात्र श्री मनोज कार्कीको अध्यक्षता र शिक्षक नायक श्री बालकृष्ण खड्का तथा सहनायक श्री खगेन्द्रराज दाहालको नेत्रित्वमा गठन भई वर्तमानसम्ममा केहि महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । यस एकाइबाट भए गरेका कामहरूको विवरण तयार गरी यो प्रतिवेदन प्रस्तुत गरिएको छ ।

### २ बैठक सङ्ख्या :

युवा रेडक्रस सर्कल, सुकुना बहुमुखी क्याम्पस, एकाई कमिटिको बैठक २०७५ साल जेठ १३ गतेदेखि २०७६ माघ मासान्त सम्ममा १२वटा सम्पन्न भएका थिए ।

### ३) सम्पन्न भएका क्रियाकलापको विवरण :

मिति २०७५ साल जेठ १३ गतेदेखि यस एकाईले गरेका क्रियाकलापहरू देहाय बमोजिम उल्लेख गरिएको छ ।

#### क) तालिम :

जिल्ला रेडक्रस सोसाइटी, मोरङको आर्थिक तथा प्राविधिक सहयोगमा मिति २०७५/०६/१४ देखि १५ गतेसम्म २ दिने प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भयो । जसको विवरण अनुसूची १ मा संलग्न गरिएको छ ।

#### ख) सहयोग :

यस एकाईको पहलमा मिति २०७५ साल चैत्र १७ गते बारा र पर्सा जिल्लामा आएको हावा हुरीले गरेको विनासबाट प्रभावितहरूलाई राहत सहयोग सङ्कलन तथा वितरण कार्य गरियो । साथै उक्त स्थानमा पीडितहरूलाई बस्ने स्थानको व्यवस्थापनका लागि श्रमदान गर्न मिति २०७६ साल वैशाख ५ गते यु.रे.स. प्रतिनिधि सहितको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । जसको विवरण अनुसूची ३ मा संलग्न गरिएको छ ।

#### ग) सरसफाई :

मिति २०७६ साल माघ १५ गतेका दिन सरस्वती पूजालाई लक्षित गरी यस युवा रेडक्रस सर्कल, सुकुना बहुमुखी क्याम्पस र नेचर क्लवको संयुक्त आयोजनामा क्याम्पस परिसरभित्र सरसफाई कार्यक्रम सम्पन्न गरियो जसको विवरण अनुसूची १ मा संलग्न गरिएको छ ।





१. सकारात्मक पक्ष :

- अ युवा रेडक्रस सर्कल, सुकुना बहुमुखी क्याम्पसले सञ्चालन गरेका क्रियाकलापहरूबाट निरन्तरताका सकारात्मक कुराहरू भएका छन् ।
- ब विद्यार्थी र शिक्षकहरूमा रेडक्रस र यसले गर्ने कार्यहरूप्रतिको ज्ञान बढेको छ ।
- ब समुदाय र रक्तसञ्चार केन्द्रसँग क्याम्पसको सम्बन्ध बढेको छ ।
- ग विद्यार्थीहरूमा प्राथमिक उपचार सम्बन्धी ज्ञानमा वृद्धि भएको छ ।

२. सुधार गर्नुपर्ने पक्ष :

- अ युवा रेडक्रस सर्कल, क्याम्पस एकाईको वार्षिक योजनामा सुधार गर्नुपर्छ ।
- ब युवा रेडक्रस सर्कल, क्याम्पस एकाईले गर्नुपर्ने कार्यक्रमको व्यवस्थापनमा सुधार गर्नु पर्छ ।
- ग युवा रेडक्रस सर्कल, क्याम्पस एकाईको क्रियाकलाप तथा अभिलेखलाई थप व्यवस्थित गर्नुपर्छ ।
- घ युवा रेडक्रस सर्कल सर्कलका क्रियाकलापहरू थप व्यवस्थित बनाउन एकाईका लागि कार्यालय कक्षको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

३. निष्कर्ष :

युवा रेडक्रस सर्कलले गर्ने काम तथा सहयोगका विषयमा समाज तथा सरोकारवालाहरू सम्म प्रभावकारी रूपमा प्रचार प्रसार गरी यसका सिद्धान्त तथा सेवाका प्रयत्नलाई निरन्तर रूपमा सञ्चालन गरिरहनु पर्दछ ।

.....  
प्रस्ताता :

बालकृष्ण खड्का  
शिक्षक नायक, युवा रेडक्रस सर्कल  
सुकुना बहुमुखी क्याम्पस एकाई

आज मिति २०७५ साल जेठ १३ गतेका दिन यस  
सुकुना बटुमुजी कम्प्यामा यसै कम्प्यामा साधारण  
कम्प्यामा पुग्नु लक्ष्मीकुमार श्रेष्ठको अध्यक्षतामा गरिएको  
पुनः रेडक्रस सर्कल सुकुना बटुमुजी कम्प्यामा समिति  
गठन कार्यक्रममा उपस्थित मधुनभावहरूको नामावली ।

### उपस्थित :

क्र.स.	नाम	ठेगाना.	सम्पर्क नं.	हस्ताक्षर
१	लक्ष्मी कु. श्रेष्ठ	(सुकुना बटुमुजी)		
२	युजिन आचार्य	म. २-१२	९८१२५७७९८	कु.स.
३	रतनदेव बालदेवा	"	९८५१०८५१०५	रतन
४	हरिबहादुर खत्री	"	९८४२४९८०४९	हरि
५	सालिना विश्वकर्मा	" ५	९८९७३५५९२६	सालिना
६	यमुना दाहाल	" ६	९८०३१५२४९	यमुना
७	सविता शौचा	" ६	९८०५३६९१२१	सविता
८	राश्वती अधिकारी	" ८	९८२५३६८५६६	राश्वती
९	आरुमा अधिकारी	" ८	९८१०५३९३९	आरुमा
१०	धनिता पौडेल	" १०	९८६२३०८३००	धनिता
११	रेड्का पौडेल	" "	९८००९१०८०५	रेड्का
१२	गीता कुर्को	" १२	९८१२३६३७१७	गीता
१३	वर्षा श्रेष्ठ	"		वर्षा
१४	मिना चौधरी	"		मिना
१५	सुमित्रा श्रेष्ठ	"		सुमित्रा
१६	लक्ष्मी खड्का	"	९८०४७४७४७४	लक्ष्मी
१७	सुस्मिता चौधरी	बैतण्डी-९	९८१५३८५५३५	सुस्मिता
१८	शारदा विरीला	खोटाङ	९८४०३८२८५९	शारदा
१९	पुना काम	सुन्दरहरा-९	९८१०५५५५५५	पुना
२०	सुमित्रा श्रेष्ठ	दानपुरा	९८२५३३०८५६	सुमित्रा
२१	Badel Sarda	सुन्दरहरा-१२	९८१९०३८५१०	Badel
२२	Arman Ichelhi	सुन्दरहरा ९	९८२५३८१०७	Arman
२३	Robert Ansari	सुन्दरहरा-५	९८१६३५३५३५	Robert
२४	Raj Kumar Rana	" ९	९८२५६६९७७	Raj





३५	सुजता चिन्ने	सु. ह. १२	१८१०५३१०६०	3
३६	अनीसा वस्तेत	सु. ह. १२	१८११०२८०६९	
३७	भूमिका शिर्डी	सु. ह. ९	१८०७९५३५९८	पुनीका
३८	सविता <del>कामाचिती</del>	सु. ह. ८	१८०५३३७२८५	
३९	सविता कामाचिती सु. ह. ८		१८०५३३७२८५	Sushma
४०	सविता निरौला सु. ह. १२		१८१६३९२९४०	3
४१	अश्विनी देवी मुजैत सु. ह. १२		१८१०५६००५३	अश्विनी
४२	शारिता बख्खन पेशुम		१८१९३७१५५७	शारिता
४३	सरिता भण्डारी भोजपुर		१८११३८०२८८	सरिता
४४	इन्दिरा पांडेय लेकथुम		१८०७३३५५१८	इन्दिरा
४५	आकृति कटुवाल बैलबारी-६		१८२५३६५९७३	आकृति
४६	मिलन न्यापाने विरावचीक-१०		१८१९३५३१३७	मिलन
४७	मनीसा पोरखेल सुन्दरपुरासभा		१८२७९५११५७	मनीसा
४८	साराग गेलाल सुन्दरपुरा-१२		१८२०२०२६२३९	साराग
४९	गरिमा तमाड सुन्दरपुरा - १२		१८६७९८६७५५	गरिमा
५०	मोहानी गापा १)	१)	१८१८८३९५५२	मोहानी
५१	भावना सुवेदी १)	१)	१८१६०१५३४२	भावना
५२	गंगा तमाड १)	१)	१८१३३६२७८	गंगा
५३	आशिल्ला तमाड १)	१)	१८१९०५६१४०	आशिल्ला
५४	सुमन कादुराई १)	१)	१८२५३७८७५८	सुमन
५५	असोल प्रोतेर सु. ह. ६	१)	१८००९५१२५१	असोल
५६	कविता दागत			कविता
५७	सविता कटुवाल			सविता
५८	जितापुम्बर खवाल सु. ह. ११		१८०५३१२१४०	जितापुम्बर
५९	प्राण प्रसाद धामला सु. ह. ६		१८११३२९७५२	प्राण प्रसाद
६०	मेहन्द्र वस्तेत ११-१०		१८२४०२३८८६	मेहन्द्र
६१	दिमाल गिली			दिमाल
६२	सुमन मुवाल			सुमन
६३	कालिन्दा काकी			कालिन्दा
६४	मुलेशी खवाल सु. ह. १			मुलेशी
६५	मिलन सुतारिवा सु. ह. ८			मिलन
६६	तारा गीतम सु. ह. १२		१८१२३६९९७	तारा

६६.	साबिगा थापा	सु. ह. ५२	९८११००६८३७	<del>File</del>
६७.	सुसमिता कापले	बेलवारी १	९८१५३६२९१५	<del>File</del>
६८.	मैया दास	सलजपुर ९	९८२५३७८७५५	<del>File</del>
६९.	निरुष राउत	सलजपुर-९	९८२५३८७९२५	<del>File</del>
७०.	जोत्सा चौलागाई	सु. ह. २	९८०५३५९२९३	<del>File</del>
७१.	राधिका खड्का	बेलवारी ८	—	<del>File</del>
७२.	मनिमा गिजाल	सु. ह. २	—	<del>File</del>
७३.	सुपिन तामाङ	सु. ह. ५५	९८११५२७७७७	<del>File</del>
७४.	राजु खतवडा	सु. ह. ९२	९८१०५०५५७६	<del>File</del>
७५.	राधिका खड्का	सु. ह. ७	९८०७०५१३५७	<del>File</del>
७६.	महेष चौहान	सु. ह. १४	९८१५९२९६०२	<del>File</del>
७७.	सुशील खत्री	सु. ह. १०	९८०५३३७७५५	<del>File</del>
७८.	सुरज समुद्र	" १२	९८५२५१८०५३	<del>File</del>
७९.	बिनाम अधिकारी	" १०	९८२५३३२५३७	<del>File</del>
८०.	अनिला राव	सु. ह. ८	९८५२१७५७१५	<del>File</del>
८१.	सलोख लिम्बू	सु. ह. १४	९८५२५०५८५३	<del>File</del>
८२.	मनोष काकी	सु. ह. १०	९८०५३२५३६६	<del>File</del>
८३.	पवित्रा "	"	"	"
८४.	दर्जा थापा	बेलवारी-८	"	"
८५.	कालिखण खड्का	सु. ह. १०	९८५२०६६००५	<del>File</del>

## उत्पाद तथा निर्माण

उत्पाद नं. १. ३ लक्ष्य समिति उत्तर सम्बन्धमा  
उत्पाद नं. २ ३ सिफ्ट उल्लिखित सम्बन्धमा

निर्णय उत्पत्ता नं. १ माथे छलफल गर्दा यस सुकुन नडली  
क्याम्पमा युवा रैडम सर्कलको एक लक्ष्य समिति (११) सदस्य  
पठाउने सर्वसम्मति निर्णय गरियो।

क्र.स	नाम	सम्बन्ध	उत्पत्ता
१	अध्यक्ष : मनोज कार्की	९८०५३२५३६६	filanaka
२	अणुसमय : भुमिका विमर	९८००९५३५९८	भुमिका
३	सचिव : राम कुमार राउत	९८२५६६९८६४	राम
४	स.सदस्य : सुशिला खत्री	९८०४३३७७५५	सुशिला
५	कौषल्या : निडिला चौधरी	९८०५३६५३९९	निडिला
६	उपकोषाध्यक्ष : रेनुका पौडेल	९८००९१०८०४	रेनुका
७	सदस्य : लक्ष्मण खत्री	९८२५३८७०१७	लक्ष्मण
८	" : सरो अधिकारी	९८२५३६८५६६	Saru
९	" : सविन लामा	९८११५२७७९७	Savin
१०	" : राधु खलिकडा	९८१०५०५५७६	राधु
११	" : प्रमुना दाहाल	९८०३७५२७८९	प्रमुना

उत्पाद नं. २ माथे छलफल गर्दा यस क्याम्पमा युवा रैडम  
सर्कलको विभिन्न उल्लिखित फललाई राज्यालय गर्नेको लागि दुई  
भन्ना सिफ्ट उल्लिखित पठाउने सर्वसम्मति पछि गरियो।

- १) सार्वजनिक : प्रेमप्रसाद अतुराई (क्याम्पमा प्रमुख)
- २) सिफ्ट नारायण : वानाहा (सिफ्ट)
- ३) " : राहुनायड : खगेन्द्र राय दाहाल

filanaka, bhumi, ram, saru, savin, radhu, pramuna, etc.

આમ મિતિ ૨૦૬૨ ઓફ ૧૪ ગોળા દિનથી મુળ રૈયમ અર્થે  
મુકુના વડુલી કચામ્પમા કા ઉદ્યમ સ્ત્રી મળેલ કાકીકો ઉદ્યમતામ  
વેલક પદી નિમ્ન પ્રત્તાવ સ્ત્રી નિર્ણય ગાર્યો,

ક્ર.સ	નામ	સમ્પત્તિ દલ્લમ
૧	અદ્યમ : મળેલ કાકી	દિલાનમી
૨	ઉપકામ્યક : મુલિંગ દિમી	મુમિલ
૩	સચિવ : રામ કુમાર રાહલ	મુમિલ
૪	સહસચિવ : મુલિંગ વચ્ચી (પાંડેલ)	મુમિલ
૫	કોષાધ્યક્ષ : નિલિલા પેધની	મુમિલ
૬	ઉપકોષાધ્યક્ષ : રેકુલ પેધની	રેકુલ
૭	સહાય : લક્ષ્મણ વચ્ચી	મુમિલ
૮	" : સુરુ અધિકારી	મુમિલ
૯	" : સચિવ નામાડ	મુમિલ
૧૦	" : રામુ અધિકારી	મુમિલ
૧૧	" : મમુના બાદાલ	મુમિલ

### પ્રત્તાવ સ્ત્રી

પ્રત્તાવ નં ૧ : સહાય નિર્માણ સ્ત્રી  
પ્રત્તાવ નં ૨ : કચામ્પમા દર્ભા સ્ત્રી  
પ્રત્તાવ નં ૩ : માર્ગિક સ્ત્રી સુભાવ સ્ત્રી

પ્રત્તાવ નં ૧ યોગે દુભાવતા ગર્ભા યમ સમિતિમા રૈયમ સ્ત્રી  
પદ્માદિલ્લે પની સહાયતા નિર્ણયે દુભા વિધાન કામુલાર  
સહાયતા મિત્ર પર્વે ૨ દર્ભા પ્રક્રિયાકા લાગી કામીમા ૨૦ સહાય  
આવશ્યક પર્વે પ્રક્રિયાકા સહાયતા નિર્માણ ગર્ભા નિર્ણય ગાર્યો,

પ્રત્તાવ નં ૨ યોગે દુભાવતા ગર્ભા કચામ્પમા દર્ભા નગરી કુર્મ પાલી



गतिविधि सञ्चालन गर्ने पहिलो अनुसार तस्मिन् आएको  
प्रस्तावमा क्याम्पसमा दर्ता गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. ३ माथी छलफल गर्दा जुन खुले सँगैको गतिविधि  
सञ्चालन गर्नेका लागि अर्को/पुनर् आवश्यक पर्ने भएकोले  
यस सँगैको भु. २. स. लाई पनि अर्को आवश्यक पर्ने भएकोले  
यस सँगैको आबद्ध पदाधिकारीहरूबाट सदस्यता शुल्क काट्ने  
प्रतिष्ठानले रु १००/- (सय मात्र) का दरले संकलन गर्ने निर्णय  
गरियो ।

*Islamak*

*Niki*

*Sony*

*Py*

*Ch*

*Swo  
d.mamp.*

*Re*

*Re*

*Sumi*

*Sumi*

શિદ્ધિનંત નામ : લાલકૃષ્ણ રવિ  
 સહનામ : રવિશંકર રામ દાદા

प्रस्ताव नं. १	सदस्यता समीक्षा छद्म गर्ने।
प्रस्ताव नं. २	बै. छि. रवाला रवाले सम्बन्धमा।
प्रस्ताव नं. ३	गौलि सहायता सम्बन्धमा।

प्रस्ताव नं. १ मासिक दलफल वर्गों श्रवण असावत (सम्मम)  
साधारण सपत्न्यस्य कर्मिमा १०० सदस्य पुल्याउने निर्णय गरियो।  
प्रस्ताव नं. २ मासिक दलफल वर्गों हामीलाई उपलब्ध  
रकम व्यवस्थित सावो उपयोगी ठहर्ने सरलता लागी हामीलाई

१ सामुहिक बैठक खाला आवश्यक्त पनें अल्काले परिचित  
लायक श्री बालकृष्ण खड्का र कु. रं. रं. अध्यक्ष  
श्री मनोज काकी र शैलेश्वरमा सामुहिक बैठक खाला  
खाले निर्णय गरियो ।

प्रस्ताव नं. ३ माथी इलफल कदा भुर्खेस लई  
अवश्यक्त एउ कौटा र दुई धान दराज वगैरामा प्रशासन-  
संग माग गर्ने निर्णय गरियो ।

Aukhi  
Shankar  
Shankar  
Shankar  
Shankar  
Shankar  
Shankar  
Shankar  
Shankar  
Shankar

આજ મિતિ ૨૦૬૫/૦૪/૧૮ ગેરેજ દિન યુવા વેડફમ સંકેત  
ચુકના વડમુલી કયામપમત યુ.રે.ન.કા. અધ્યાક્ષમી મનોબ  
કાર્કીકે અધ્યાક્ષમી વેડે વસી નિમ્ન પ્રતિવક્ત્રમાથે હતાપત  
ગરિયો.

ક્રમ	નામ	હતાક્ષર
૧	અધ્યાક્ષ : મનોબ કાર્કી	દિલાવકે.
૨	ઉપાધ્યાક્ષ : મુશિકા વિમિરે	મુશિકા,
૩	અધિવ : રામ કુમાર રાકત	
૪	સહ.તરિક : શુશીના રવત્રી (પોઈન્ટ)	શુશીના
૫	કોષાધ્યાક્ષ : નિલિતા કુમાર પોઈન્ટ	નિલિતા
૬	પ્રવર્તકાધ્યાક્ષ : રેલુકા પોઈન્ટ	રેલુકા
૭	અધ્યક્ષ : તાલુકા રવત્રી	
૮	" અસુ અધિકારી	અસુ
૯	" સાવિત્ર તામ્રાડ	
૧૦	" રામુ અગિવડા	રામુ
૧૧	" રામુના હાથાત	રામુના

ક્રિડાગ નાથક : વાતાકાળ રવત્રી  
અધ્યાક્ષ : રવત્રી રામ હાથાત

રવત્રી  
રવત્રી

### પ્રતિવક્ત્ર

પ્રતિવક્ત્ર ૧ : તાલુકા મંત્રવલ્લમા

પ્રતિવક્ત્ર ૨ : પ્રાથાનેક ઉચ્ચાર મંત્રવલ્લમા કે તાલુકા મંત્રવલ્લમા

પ્રતિવક્ત્ર પ્રતિવક્ત્ર માથે હતાપત ગર્કી.

પ્રતિવક્ત્ર ૧ માથે હતાપત ગર્કી થકે મા યુ.રે.કા.કા. અધ્યાક્ષમાથે  
તાલુકા મંત્રવલ્લમા નિર્ણય ગરિયો.

પ્રતિવક્ત્ર ૨ માથે હતાપત યુ.રે.કા.કા. અધ્યાક્ષમાથે  
કેહિ આધારણ અધ્યાક્ષમાથે પ્રાથાનેક ઉચ્ચાર કે તાલુકા  
અધ્યાક્ષમાથે

કેહિ મંત્રવલ્લમા નિર્ણય પતિ ગરિયો.

દિલાવકે. રવત્રી રામુ રામુના મુશિકા



આપ મિતે ૨૦૦૫/૦૬/૧૪ ગતેના દિન સુકુના લઘુમુલ્યે વ્યાપ્તિએ  
યુવા સેલફસ સર્કલ રૂ જિલ્લા સેલફસને સમલવચમા અદ્યત્ત  
શ્રી મનોજ કાર્તીકે અદ્યત્તમા પ્રાથમિક કપ્પાર સ્થાનિય તાલિમમા  
કપ્પારિયત મહાનુભાવલેઈ લામાવલી ।

કપ્પારિયાતે : —

ક્ર. સં.	નામ	જોન નં.	સ્ટામ્પર
૧.	મજુ મઠડારી	૭૪૨૭૩૫૪૩૫૫	M...
૨.	સમીલા શિવા	૭૪૨૫૭૩૬૫૬૭	...
૩.	લમ્પા કુમારી રાઈ	૭૪૦૫૩૪૦૫૦૨	...
૪.	શિવા સેન	૭૪૧૬૩૪૭૨૪૭	(34)
૫.	વિલ્લમ સોમ્પા	૭૪૫૦૭૩૦૦૭	...
૬.	મિમ દાહાલ	૭૪૧૧૩૨૨૪૩૦	B...
૭.	રવજીત મેહતા	૭૪૨૫૩૩૬૫૬૫	...
૮.	મિલન ગિરે	૭૪૨૫૩૨૭૫૦૫	...
૯.	મદન ગ્રહારી	૭૪૧૨૩૧૩૪૧૨	...
૧૦.	કાળા ઘોમિરે	૭૪૦૫૩૩૩૫૫૫	...
૧૧.	પવન ગોપાલ	૭૪૧૭૦૬૭૫૪૫	...
૧૨.	સુવલ્લ લિમ્સિલા	૭૪૧૭૩૫૭૭૭૨	...
૧૩.	જાલેન્દ્ર દાહાલ	૭૪૦૫૦૪૫૫૪૨	...
૧૪.	લિલ્લમ કાર્તી	૭૪૨૫૩૧૩૬૫૩	...
૧૫.	અમરોલ વસ્તેત	૭૪૬૨૩૧૨૧૦૨	...
૧૬.	અલ્પિત દાહાલ	૭૪૧૭૭૭૭૦૫૦	...
૧૭.	રઠુ લિમ્સિલા	૭૪૧૧૦૩૩૬૭	...
૧૮.	કાળા ઘોમિરે	૭૪૧૫૩૭૭૭૭૭	...
૧૯.	પેલાલ આધિકારી	૭૪૦૫૩૫૩૫૦	...
૨૦.	અમ્પના લિમ્સુ	૭૪૧૧૩૫૭૫૭૩	...
૨૧.	સુલિલા વસ્તેત	૭૪૧૧૦૬૭૧૦૦	...
૨૨.	સુલિલા રાઈ	૭૪૧૭૩૨૧૫૫૩	...
૨૩.	કોપિલા દાહાલ	૭૪૬૨૦૧૭૧૭૬	...

२४.	शुक्तिमा देवि छिमिरे	9816592931	Pamung
२५.	परिस्ता काजी	9842506945	Pamung
२६.	सावित्रा पोखरेल	9811393569	Pamung
२७.	स्वस्मिता बजगाँई	9810588969	Pamung
२८.	मिता शिकारी	9812394709	Pamung
२९.	बिकिता कुमारी चौधरी	9804365399	Pamung
३०.	मताप काजी	9805325366	Pamung
३१.	अमृता दाहाल	9803452789	Pamung
३२.	राजकुमार राउत	9825771874	Pamung
३३.	उषा छिमिरे	9814377979	Pamung
३४.	मिता शिवाकोटी	9812394709	Pamung

आज दिनि २०६६/६/१४ गते का दिन सुकुना के आमास  
 पुवा रेड्कल लर्नल का आयोजना २ जिल्ला रेड्कल मौर  
 की जाविदिक तथा आर्पिक सहयोग मिनि २०६६/६/१४ गते  
 २ १५ गते फायनिक उपजा (सम्बन्धित तालिम सुकुना  
 के आमास पुवा रेड्कल लर्नल) अन्वडा मनेज कार्कीको  
 अन्वडा मनेज मिनि सहभागिहरूको उपस्थितिमा कार्यक्रम  
 सम्पन्न भयो।

### उपस्थिति

क्र.सं.	नाम	पद	हस्ताक्षर	
			२०६६/६/१४	२०६६/६/१५
१.	प्रेम प्रसाद महरा	संयोजक, युरेस सुकुना		
१६०	चन्द्रमणि राई	आमास पुकुना		
२.	बालकृष्ण खड्का	सहभागी मन्त्र. प्रमुख		
३.	रमजोन्द्रराज दाहाल	शिड्डा तालिम सुकुना		
४.	सुरेन्द्र गिरी	शिड्डा तालिम, पुकुना		
५.	धनराज लिम्बु	मि.का.नि. सदस्य		
६.	मनेज कार्की	अन्वडा मनेज		
७.	शुभिका विमिर	उपाध्यक्ष युरेस, पुकुना		
८.	राज. कु. राउत	सचिव युरेस, पुकुना		
९.	सशील खत्री	उप-सचिव, युरेस पुकुना		
१०.	निजिता चौधरी	कोषाध्यक्ष, युरेस, पुकुना		
११.	रेनुका पौडेल	उप-कोषाध्यक्ष, युरेस, पुकुना		
१२.	सहभागी अधिकारी	सदस्य, युरेस पुकुना		
१३.	यमुना दाहाल	सदस्य, युरेस पुकुना		
१४.	लक्ष्मण खत्री	सदस्य, युरेस पुकुना		
१५.	सविन तामाङ	सदस्य, युरेस पुकुना		
१६.	राजु खतिवडा	सदस्य, युरेस पुकुना		
१७.	सुरज तिमिसिना	सहभागी		
१८.	कृष्ण घिमिरे	सहभागी		
१९.	प्रबल गौडाल	सहभागी		

क्र.सं.	नाम	पद	2014-15	2015-16
28	जयदेव दाहाल	सहभागी	<del>जयदेव दाहाल</del>	<del>जयदेव दाहाल</del>
29	रणजित गेहला	सहभागी	<del>रणजित गेहला</del>	<del>रणजित गेहला</del>
30	अनमोल खरेगेल	सहभागी	<del>अनमोल खरेगेल</del>	<del>अनमोल खरेगेल</del>
31	सुमिला शिवा	सहभागी	<del>सुमिला शिवा</del>	<del>सुमिला शिवा</del>
32	मञ्जु भण्डारी	सहभागी	<del>मञ्जु भण्डारी</del>	<del>मञ्जु भण्डारी</del>
33	मेराज काकी	साधारण सदस्य	<del>मेराज काकी</del>	<del>मेराज काकी</del>
34	मिना दाहाल	सहभागी	<del>मिना दाहाल</del>	<del>मिना दाहाल</del>
35	परिता काकी	सहभागी	<del>परिता काकी</del>	<del>परिता काकी</del>
36	पुष्पा देवि घिमिरे	"	<del>पुष्पा देवि घिमिरे</del>	<del>पुष्पा देवि घिमिरे</del>
37	विजय भोष्पा	"	<del>विजय भोष्पा</del>	<del>विजय भोष्पा</del>
38	सुस्मिता वजगाई	"	<del>सुस्मिता वजगाई</del>	<del>सुस्मिता वजगाई</del>
39	सावित्रा पोखरेल	"	<del>सावित्रा पोखरेल</del>	<del>सावित्रा पोखरेल</del>
40	सुनिता राई	"	<del>सुनिता राई</del>	<del>सुनिता राई</del>
41	अञ्जना गम्बर	"	<del>अञ्जना गम्बर</del>	<del>अञ्जना गम्बर</del>
42	कोपिला दाहाल	"	<del>कोपिला दाहाल</del>	<del>कोपिला दाहाल</del>
43	मिना सिवाली	"	<del>मिना सिवाली</del>	<del>मिना सिवाली</del>
44	अस्मिता दाहाल	"	<del>अस्मिता दाहाल</del>	<del>अस्मिता दाहाल</del>
45	कुषा घिमिरे	"	<del>कुषा घिमिरे</del>	<del>कुषा घिमिरे</del>
46	सुनिता खरेगेल	"	<del>सुनिता खरेगेल</del>	<del>सुनिता खरेगेल</del>
47	शम्भु तिमिस्त्रा	"	<del>शम्भु तिमिस्त्रा</del>	<del>शम्भु तिमिस्त्रा</del>
48	पेशल अधिकारी	"	<del>पेशल अधिकारी</del>	<del>पेशल अधिकारी</del>
49	नम्रता कुमारी राई	"	<del>नम्रता कुमारी राई</del>	<del>नम्रता कुमारी राई</del>
50	विष्णु वैद्य	"	<del>विष्णु वैद्य</del>	<del>विष्णु वैद्य</del>
51	मिलन गिरी	"	<del>मिलन गिरी</del>	<del>मिलन गिरी</del>
आयोजक				
1	उद्यम कार्य	आयोजक अधिकृत	<del>उद्यम कार्य</del>	<del>उद्यम कार्य</del>
2	रुद्र घिमिरे (मिलन)	जिल्ला रेडक्रेस सचिव	<del>रुद्र घिमिरे</del>	<del>रुद्र घिमिरे</del>
3	गुडा मठि रजाल	स्वयंसेवा समिति	<del>गुडा मठि रजाल</del>	<del>गुडा मठि रजाल</del>



मिति २०७५/१५/१८ गते युवा सेक्टर समित्त; (पुर्ण)  
 बहुमुखी क्याम्पसका अन्वय प्रोजेक्ट कार्यका  
 अन्वयतामा यस युवा बहुमुखी क्याम्पसमा  
 अन्वयनले विभिन्न कक्षागत रहेका २६ जना  
 विद्यार्थीहरूलाई प्राथमिक स्वास्थ्य सम्बन्धी  
 दुई दिने तालिम सम्चालन गरियो। जिल्ला  
 स्वास्थ्य कार्यालयको सदस्य र सुरेन्द्र  
 गिरी ५५० को प्राथमिक स्वास्थ्य सम्बन्धी  
 तालिम सम्चालन गरियो। कार्यक्रम समाप्त  
 तालिम लिनै अभिवादनहरूको साथै प्रत्येक  
 कार्यक्रम समाप्त गरियो।



આજ મિતિ ૨૦૬૪/૦૮/૧૧ ગતે તા દિન મુક રૈષ્ણ સુક્રવાર મુકુત વરુણ  
વ્યાખ્યાનમા મુ રૈષ અધ્યક્ષ શ્રી મનોજ કાર્કી આધ્યક્ષમા વૈદ્ય  
તથા મિત્ર પ્રભાત માટે હાજર ગણિયો।

ક્ર.સ	નામ	દલગર
(૧)	આધ્યક્ષ મનોજ કાર્કી	Shamali
૨	ઉપાધ્યક્ષ શુભિકા શિમિરે	મુમિય)
૩	સચિવ રાજ કુમાર રાહત	કાકી
૪	સહસચિવ મુશિલ સ્વતી (વૈદ્ય)	શ્રી
૫	કોષાધ્યક્ષ નિહિતા વાંધરી	
૬	સહ્યક્ષ સચિવ તામાડ	Shamali
૭	" રેનુકા વૈદ્ય	રેનુકા
૮	" રાજ સ્વતી	Shamali
૯	" યમુના દાહાલ	Yamuna
૧૦	" સ્વતી અધિકારી	Swati
૧૨	" તામણ સ્વતી	Tamali
	શિશુક નાયક : તાલકાળ સ્વતી	Shamali
	સહિત નાયક : સ્વતી રાજ દાહાલ	Shamali

પ્રસ્તાવ ૧ કક્ષા ૧૧ + ૨ લઈને કાર્યક્રમ  
પ્રસ્તાવ ૨ દર્તા સમ્બંધમાં  
પ્રસ્તાવ ૩ વિવિધ

- \* પ્રસ્તાવ ૧ માટે હાજર કક્ષા ૧૧ ર ૧૨ તા વિધાયેક તાગે વર્તમાન  
વર્તમાન કક્ષા કાર્યક્રમ । વર્તમાન કાર્યક્રમ ૨૦૬૪/૦૮/૨૧  
ગતે સુક્રવારે દિન આ કાર્યક્રમ રાખે શ્રી નિર્ણય ગણિયો ।
- \* પ્રસ્તાવ ૨ માટે હાજર ગર્તા સમ્બંધ દર્તા ગર્તા ભાગે  
આધ્યક્ષ શ્રી મનોજ કાર્કી ર સચિવ રાજ કુમાર રાહત તાગે  
શિમિરે નિર્ણય ગણિયો ।

आज्ञा मिति २०६४।६। १ गते आइतावर तौ दिन युग रैउम सुकुन।  
पहुन्ती लगाम्पल यु रै श अहम श्री मनौन ठाली तौ अहमामा  
स वैहव पली निम प्रस्ता मथि हताम गार्यो

प्रस्ताव नं १ : अखिल राष्ट्रीयता कायदा प्रस्तावित सम्मन्धमा  
प्रस्ताव नं २ अखिल प्रदेशीय सम्मन्धमा  
प्रस्ताव नं ३ : राष्ट्रीयता कायदा अखिल प्रदेशीय सम्मन्धमा  
प्रस्ताव नं ४ : अखिल प्रदेशीय सम्मन्धमा  
प्रस्ताव नं ५ : विविध

1569

અનંત

પ્રસ્તાવ ૨ માટે હતાપણ ગર્ભ સમયા કુલ માન્યતા ૩૬૨૦૮૨  
કુલ અર્ચન ૩૬૬૦ ૨ વાંકી કોષમાં રહેતો અમ ન ૮૦ રહેતો હ।

પ્રસ્તાવ ૩ માટે હતાપણ ગર્ભ ૨૦૬૨/૮૧૨૧ ગમે ગમે તારીખમાં  
સાધારણ ગર્ભ કે અતલ વિદ્યાર્થી યુનિયન, ૨૫૨ સુપ્રતા યુનિયન,  
નિર્ણય મળતલ વલુ કે કિશકલ વાલકાન ગોત્ર ૨ દિવસ સમા  
તરખા ૨ અમ્પૂર્ણ ઉપદેશ કે વિદ્યાર્થી સાથીકલાઈ હાથવા

પ્રસ્તાવ ૪ માટે હતાપણ ગર્ભ આમ મિતિ ૨૦૬૨/૩૧૧ ગમે  
વાર સાધારણ સમા નહિએ સમા ૩, ભાગે સહાયતા નલ કે  
અર્ચન નિર્ણય ગાર્યો।

પ્રસ્તાવ ૫ માટે હતાપણ ગર્ભ પુલ પહિનો હતા યા  
અનાતલ મા તહયા અધ્યાન વિદ્યાર્થીકલ ભાગે વાલકિવા  
સાથે નિર્ણય ગાર્યો। પુલ ૧૨ અગડી ચલ પુલ રેડકલ  
કે સમાધારણ સમા ગર્ભ ૭ સર્વસકલ નિર્ણય ગાર્યો,  
મામ

૨૦૨૧



  
 (Mickit)



ગ્રામ મિતિ ૨૦૦૪/૧૦/૦૬ તાં ૭૧ ગ્રામીણોના નામો પર યુના રેડક્રસ સુકુના પડમુલે કયામ્પસ યુ.રે.આ ગ્રામીણોની મનોમતીઓની ગ્રામીણો વેંઠ વડી નિમ્ન પ્રસ્તાવ માંથી હલકલ ગયો.

ક્ર.સ.	નામ	હસ્તાક્ષર
૧	ગ્રામીણ : મનોમતીઓ	જિલાલકી
૨	ગ્રામીણ : મુમિતીઓ	મુમિતી
૩	સચિવ : રામ કુમાર રાવ	રામ
૪	સહસચિવ : મુશીન સ્વમી (પોડી)	મુશીન
૫	કોષગ્રામીણ : નિહિત વેંધરી	નિહિત
૬	સહાય : ભદ્રાણ સ્વમી	ભદ્રાણ
૭	" રેડક્રસ પોડી	રેડક્રસ
૮	" રામ સ્વમી	રામ
૯	" યમુના દાસ	યમુના
૧૦	" સુર ગ્રામીણ	સુર
૧૧	" સચિવ તામ્રાડ	સચિવ
	ગ્રામીણ નાયક : વાલ કુલ સ્વમી	વાલ
	ગ્રામીણ સહાય : સુરેશ રામ દાસ	સુરેશ

પ્રસ્તાવ ૧ : ગ્રામીણ સહાયોગ સમ્બંધી  
પ્રસ્તાવ ૨ : ગ્રામીણ નિવિધ સમ્બંધી

પ્રસ્તાવ ૧ માંથી હલકલ ગયો સુરેશ રામ નાયકના નામ પર સુરેશ રામ નાયક ગ્રામીણ સહાયોગ માટે સમ્બંધી નિવિધ વર્તે ગયો.  
નિવિધ યુનિયન, સુકુના પડમુલે કયામ્પસ ૫ સર્વ સાધનાનાં ગ્રામીણ સમ્બંધી નિવિધ વર્તે ગયો.

જિલાલકી, રામ, મુમિતી, સુર, જિલાલકી, નિહિત, સચિવ

आज मिति २०७५/१०/१४ गते सांसदगण दिवसका दिन युवा  
रेडक्रस सर्कल सुकुन बहुमुखी क्याम्पस यु. रै. रा.  
को अध्यक्ष श्री मनोज कार्कीले अध्यक्षतामा बैठक  
वसी निम्न प्रस्तावनाहरू पढाएछन् ।

क्र.सं.	नाम	सहस्रक
१.	अध्यक्ष : मनोज कार्की	धामाकी
२.	उपाध्यक्ष : भुमिका विमिरे	भुमिका
३.	सचिव : राजकुमार राउत	
४.	सह-सचिव : सुरील पौडेल (बत्री)	बत्री
५.	कोषाध्यक्ष : निविता चौधरी	
६.	सदस्य : सुविन तामाङ	
७.	" : लक्ष्मण खत्री	
८.	" : रैनुका पौडेल	
९.	" : राजु खतिवडा	
१०.	" : यमुना दाहाल	
११.	" : सखु अधिकारी	
	शिष्टक नाथक : बालकृष्ण खड्का	
	शिष्टक सह-नाथक : ज्योत्स्ना दाहाल	

~~प्रस्तावना~~  
आजको उपस्थिति

१)	मिलन वस्नेत	९८५२०५८७५३	
२)	महेश चौहान	(९८१५९२९६०२)	
३)	मिलन विमिरे	९८६०३४६३६	
४)	नोकन गिरी	९८९२३८९६२०	
५)	पुष्प क. क. ११	९८९९१३९६६३	
६)	सुजन पौडेल	९८९२९६४२३९	
७)	सुमन कार्की	९८९६३९६९४	
८)	सुमन राई	९८२९३४४२२४	
९.	सुशीला नेपाल	९८००९९६२९८	

ॐ. उम्मादेव मठ

११. सुमतीरा राव
१२. मनिश राव
१३. समिन्दरा राव
१४. सुसमा राव
१५. हनुमल स्वतीवडा
१६. इनीस धमला
१८. अमर लिट
१९. मदन मण्डारी
२०. सतेश स्वती
२१. पुजा लकाल
२२. सरगम गेलाल
२३. जिलम न्योपाने
२४. आशिष तालाड
२५. आकृति कटुवाल
२६. समिला पौडेल
२७. अमिषा स्वती
२८. प्रमिला ठाडी
२९. अश्विका देवी गुजेल
३०. छाया निरौला
३१. सबिता मौखान
३२. प्रभा बिष्ट
३३. रिता खड्का
- (३४) पद्मकुला शर्मा
३५. संचिता तामाङ
३६. एलिना बिष्ट
३७. आकृति पराप्पुली
३८. गिता कौला
३९. गरिमा तामाङ
४०. सविता तामाङ
४१. शकुन्तला स्वतीवडा
४२. प्रभा ल्वाङ

३८००३३३४५३

३८२६३४३०४३

३८१६३८६९६४

३८१६३३३९९८

३८१०४३०६६८

३८२२३०९६६४

३८५२०७६३४३/१४००१७४५७५

मन्मथ

३८१२३१३८१२

सुनील

३८२४३३६८६४

सुनील

३८१४३०९३०३

सुनील

३८६२०२६२९१

सुनील

१४१७३५३१४१

सुनील

३८१४०१३९९४

सुनील

३८४१५२९२६५

सुनील

१४०४३११०१४

सुनील

१४११०१४३१५

सुनील

१४११०२१५१६

सुनील

सुनील

सुनील

सुनील

सुनील

सुनील

सुनील

सुनील

सुनील

सुनील

सुनील

सुनील













सुनील

१४१५३५८१७३

१४११५२७७१७

५८१०५०५५७६

१४१६३७६५०७

४२ राहु निराला		9816035175
४३ संजय पण्डित		9804367278
४४ किरण खलिवडा		9829318229
४५ गोपाल ठाकुर		9807048390
४६ गौरीश कुमार श्रेष्ठ		9804334905
४७ अजय बस्नेत		9829312304
४८ सन्तोष पांडेय		9819018581
४९ प्रेमलाल शर्मा		9866257810
५० मनिष खत्री	Manish	9819392087
५१ प्रमोद गजाल		9876723402 Nubari
५२) मनोज कार्की	Manoj K.	9805325366
५३) Sany Adhikari	Sany	9824368466
५४) Yamuna Dahal	Yamuna	9803752789
५५) Suraj Poudel		
५६) Asma Adhikari	Asma	—
५७) Ash Sandhya		—
Neupane		

५८)

५९)

६०)

  
Manoj K.

  
Sany

  
Yamuna



पृष्ठ २०

आज मिति २०७५/११/१९ गते आइतबारका दिन युवा रैडक्रस सर्कल युक्ता बद्धमुखी क्याम्पसका अध्यक्ष श्री मनोरा कार्कीको अध्यक्षतामा बैठक वसी निम्न प्रस्ताव माथि छलफल गरियो ।

क्र.सं.	नाम	हस्ताक्षर
१.	अध्यक्ष : मनोरा कार्की	<i>Manora</i>
२.	उपाध्यक्ष : शर्मिला निमिरे	भूमि,
३.	सचिव : राजकुमार राउत	
४.	सह-सचिव : सुशील पौडेल (बी)	सुशील
५.	कोषाध्यक्ष : निकिता चौधरी	
६.	सदस्य : लक्ष्मण खत्री	<i>Laxman</i>
७.	" : रेनुका पौडेल	
८.	" : राजु खतिवडा	<i>Raju</i>
९.	" : यमुना दाहाल	<i>Yamuna</i>
१०.	" : एक अधिकारी	<i>Ek</i>
११.	" : एविल तामाङ	
	शिक्षक नायक : बम छुप्पा लुक्का	<i>Bam</i>
	शिक्षक सहायक : खगेन्द्र राज पौडेल	<i>Khagendra</i>

प्रस्ताव नं. १: नयाँ समिति गठन गर्ने सम्बन्धमा  
प्रस्ताव नं. २: विविध सम्बन्धमा

प्रस्ताव नं. १ माथि छलफल गरी यदि मिति २०७५/११/१९ गते गठन गरियो तर्फी समिति विघटन गरी पुनः नयाँ समिति यदि मिति २०७५/११/२५ गते गठन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. २ माघि हतफल जाई छति भिति  
२०६२/११/२१ गते मंगलबारक दिनसम्मसा साधारण  
सदस्यदलकौ नगमावली प्रकाशन गरिएकनु पर्ने  
निर्णय गरियो ।

*Pranav*  
मुनि  
*Pranav*

*Pranav* *Pranav*  
*Pranav*  
*Pranav*

आज माने २००५ साल चैत्र २२ गते सोमवार  
का दिन रहे ह का अद्यक्ष श्री प्रोजेक्टर्स को अध्यक्षता  
मा बैठे नसी निम्न प्रस्तावहरू मा हलफल गर्ने  
निर्णय गरियो।

### उपस्थिति

- |      |  |                    |
|------|--|--------------------|
| (१)  | श्री चन्द्रमणि शर्मा (संरक्षक, काभ्रेप्रमुख)         | <i>Chandra</i>     |
| (२)  | श्री बालकृष्ण खड्का (शिक्षक-नामक, धुर्लेख)           | <i>Bal Krishna</i> |
| (३)  | श्री स्वर्णदेवराज दाहाल (सं. शिक्षक-नामक, धु. रे. १) | <i>Swarna</i>      |
| (४)  | श्री प्रताप कामी (अध्यक्ष यु. रे. १)                 | <i>Pratap</i>      |
| (५)  | श्री प्रेमिका धिमिरे उपाध्यक्ष "                     | <i>Premika</i>     |
| (६)  | श्री सन्धिक राजकुमार राउत सचिव "                     | <i>Sandika</i>     |
| (७)  | श्री बालकृष्ण खड्का स. सचिव "                        | <i>Bal Krishna</i> |
| (८)  | श्री चण्डना दाहाल सदस्य                              | <i>Chandana</i>    |
| (९)  | श्री शङ्कर अधिकारी "                                 | <i>Shankar</i>     |
| (१०) | श्री राज खड्का "                                     | <i>Raj</i>         |
| (११) | श्री लक्ष्मण खड्का "                                 | <i>Laxman</i>      |
| (१२) | श्री रेणुका चौडाला "                                 | <i>Renuka</i>      |
| (१३) | श्री सार्वजनिक नामाङ्क "                             | <i>Sarvanika</i>   |
| (१४) | श्री सन्तोष लिम्बु (आयन्त्रित, स्वन्त्रि सभापति)     | <i>Santosh</i>     |
| (१५) | श्री रुद्र धिमिरे (मित्र) ( " " उपसभापति)            | <i>Rudra</i>       |

### प्रस्तावहरू

(१) आजीवन सहयोग गर्ने सम्बन्धमा ।

(२) विनिर्णय गर्ने ।

(३) प्रस्ताव के व उपर हलफल गर्दा वारा २  
पक्षी जित्नुमा होवा हुने ल पुनचारको साथै  
मानविय र भौतिक साथै प्रति यु. रे. १. खुकुना व  
म्याम्पु जाहिरौ दुःख वयक्त उद्देश । साथै भएका  
स्वागतका मानिसहरूलाई दुःख मा प्रत्यक्ष पही गर्ने

अरु पनि शुक्रना बहुमुखी व्याख्यात्मक अद्ययन्त्र विद्यापी.  
 नार संकलित रक्त लक्ष क्षेत्रका बालवाल्किदेखला  
 शैक्षिक सामाग्री रु १६५०० (अमेरेनी रु पन्ध्र हजार एक स  
 नएवरको सामाग्री बितरण गर्ने निर्णय गरियो।  
 राहत बितरणमा जाने प्रतिनिधिहरु

(१) प्रमोद कार्की (अध्यक्ष यु.रे.ले.) १

(२) शम्भुदेवराज दाहाल (स.नाथ यु.रे.ले.)

(३) एलिफ ओम्ला (सदस्य यु.रे.ले.)

निर्णय के २

प्रस्ताव के २ उपर दलबल गरी प्राथमिक प्रकोपले हामी  
 भएका स्थानहरुमा राहत संगै उद्धार कार्यमा पनि संलग्न  
 हुने गरी प्रतिनिधिहरु मिति २०८५ वैशाख ५ गते  
 लक्ष तर्फ जाने निर्णय गरियो। जसमा यु.रे.ले. सह-  
 नाथ यु.रे.ले. दाहाल र यु.रे.ले. अध्यक्ष प्रमोद  
 कार्की तथा सदस्य एलिफ ओम्लाको नेतृत्व मा  
 राहत शैक्षिक सामाग्री तथा उद्धार सहयोग गर्ने  
 लक्ष तर्फ जाने गरी निर्णय गरियो।

मिति २०८५ साल वैशाख ५ गते शुक्र शुक्रना व  
 व्याख्यात्मक राहत तथा उद्धारका लागि गएको  
 प्रतिनिधि समूहलाई बाएँ जिल्लाको न्यौता जाँडमा/  
 स्थानमा बालवाल्किदेखलाहै शैक्षिक सामाग्री  
 (कपि, डटपेन, पेनिसिल, कोला, पुस्तक) उपलब्ध  
 गराएको छ। साथै यी स्थानमा २ दिन सम्म नसी  
 प्रकोप उद्धार कार्यमा सहयोग पु-गएको छ।  
 लक्ष गरी प्रकोप क्षेत्रका मानिसहरुलाई सहयोग गर्न  
 तन मन देखि आफूहरू सहयोग गर्नुहुने सम्पूर्ण  
 विद्यार्थीहरु, शिक्षकहरु तथा उम्मेदारी माहानुभाव  
 प्रति युवा रेडक्रस सकेल, शुक्रना बहुमुखी व्याख्या  
 दालवाफे सौभाग्य गर्दछ।



अज निमि २०६६ साल माघ वधू गते गुहावाका  
दिन गुना बेडकस सकेल, लुबुना बडुमुली व्यापार र  
नेचर मेल, लुबुना बडुमुली व्यापार को समूह आयोगा  
मा व्यापार गरिसर निज सरसफाई कार्यक्रम निम्न  
उपस्थितिमा सम्पन्न गरियो।

- (१) सँरडाउ, (व्यापारमुल्य) : चन्द्रमणि राई ~~संयोजक~~
- (२) शिबुमु नाम्ब (मु.रे. व) : बालबहादुर राई ~~अध्यक्ष~~
- (३) सन्निडाउ नाम्ब (मु.रे. व) : राजेन्द्रराज राई ~~अध्यक्ष~~
- (४) अहमद मु.रे. व. : मनोज कार्की ~~हिलेन~~
- (५) उपाहमद " : शुभिका हिमिरे ~~अध्यक्ष~~
- (६) सचिव : राजकुमार राई ~~अध्यक्ष~~
- (७) स.सचिव : शुभिला राई
- (८) सदस्य : प्रभा राई
- (९) " : शिव अधिकारी ~~अध्यक्ष~~
- (१०) " : राजु कार्की
- (११) समोजक नेचर मेल : लक्ष्मीप्रसाद गुर्गाई
- (१२)
- (१३)
- (१४)
- (१५) स्वनिधु समापति : सन्तोष लिम्बू ~~अध्यक्ष~~
- (१६) " उपसमापति : दिलन हिमिरे ~~अध्यक्ष~~
- (१७) " सदस्य : अनिल कार्की
- (१८) " सदस्य : कप्तन कार्की
- (१९) अहमद अमेस्वनिधु : दिलन राई ~~अध्यक्ष~~

### सहभागी विद्यार्थीहरू

- (२०) युवराज ठाकुरी (९८२५३३७६८३)
- (२१) रमेश ठाकुरी (९८१७३५१८८३)
- (२२) सुनीता ठाकुरी (९८२७३३६९६०)
- (२३) विनेता अधिकारी (९८१९०३५०३९)

(२४)	सुरीता भण्डारी	( 9819049166)	सुरीता
(२२)	प्रमोद जेठवाल	( 9816723402)	P. Jethwal
(२६)	मिलन पुरी	( 9810302478)	Milan
(२६)	मदन भण्डारी	( 9811064523)	Madan
(२१)	शेखर जीरी	( 9810481098)	Shekhar
(२९)	दिल कुमार वि. ठ	(98163707)	Dil Kumar
(३०)	महेश चौहान	(9815929602)	Mahesh
(२९)	रविन भण्डारी	( 9817308400)	Ravin
(३२)	त्रिवेणी पराजुली	( 9865419467)	Triveni
(३३)	विपिन पांडे	9817325077	Vipin
(३४)	शरद न्योपाने	9862362511	Sharad
(३२)	विमल आचार्य	9817334424	Vimal
(३६)	निलम न्योपाने	9819358137	Nilam
(३६)	मनिश पोरखेल	9827351157	Manish
(३७)	हिमाल जीरी	9804373762	Himal
(३९)	हनीका पोरखेल	9810451831	Hanika
(४०)	ऐश्वर्या तामाङ	9861630769	Aishwarya Tamang
(४१)	सारदा कार्की		Sardar
(४२)	सुमना धामला	9817387215	Sumana
(४३)	वर्षा थापा	9824372969	Varsha
(४४)	साहारा जगतम	9824327431	Shahara
(४२)	सन्ध्या न्योपाने	9807954494	Sandhya
(४६)	निद्रता खिलवाल	989087767	Nidrata
(४६)	वन्दना पोख्रेल	989095806	Vandana
(४८)	रोमिसा प्रेष्ठ	9898262469	Romisha
(४९)	जिविका सापडोट	9842968269	Jibika
(५०)	संज्ञा प्रेष्ठ	9807341838	Sanjna

मिति २०८६ साल माघ १५ गते बुधारे तः सुनुना क. व्यापकको आद्योमतारा सरस्वतीपुजा को अवसर पारे।  
 व्यापक परिसर सरसफाई कार्यक्रम मा सहभागी हुनुहुने  
 सम्पूर्ण ण्डापापु, कर्मचारी तथा विद्यार्थीहरूलाई बु. रे. त.  
 सुनुना क. व्यापक दायताद आपग गर्दै।

# Annex 70: List of JCI of the Campus



इन्द्रपुर जेसीज



अध्यक्ष  
जेसी गणेशप्रसाद भट्टराई  
९८५२०२५९८५८

जेसी अतुल ठकाल

जेसी विजोद भट्टराई  
जेसी आकाश दुवाल

जेसी चार्नसि कर्कसल

जेसी सुप्रबल थापा  
मो. ९८५२०५८००००

जेसी अजित बान्तवा

जेसी बबिता दाहाल  
जेसी रमेश बस्नेत  
जेसी रमेश खतिवडा  
जेसी शिरो गुरागाई

जेसी निर्मल अधिकारी

जेसी पद्म ठकाल

जेसी मिलन अधिकारी

जेसी दशरथप्रसाद बस्नेत

जेसी टेकमणि गौडान (विवेक)

जेसी मन्मथ ठकाल

जेसी गणेश कार्की

जेसी विजय सुवेदी आचार्य

जेसी जय खतिवडा

जेसी रामेश लालीखाने

जेसी कञ्जला खड्का

जेसी युजिन आचार्य

जेसी सौरभ ठकाल

जेसी सुनिता भट्टराई थापा

जेसी धारणा खनाल

जेसी गोपाल दाहाल

जेसी बबुना पराई

जेसी एसिस ओज्वा

जेसी लोकप्रकाश भट्टराई

जेसी कञ्जलबहादुर कार्की

जेसी निरु बस्नेत

जेसी कञ्जलप्रसाद ओज्वा

श्रीमान क्याम्पस प्रमुखज्यू  
सुकुना बहुमुखी क्याम्पस  
सुन्दरहरैचा, मोरङ



मिति: २०७६/११/१६

## विषय: जानकारी सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा इन्द्रपुर जेसीज १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने अन्तराष्ट्रिय संस्था रहेको जानकारी गराउँदै यस संस्थामा तपसिल बमोजिमका सदस्य तथा पदाधिकारी साथीहरु सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत, कर्मचारी तथा प्राध्यापक रहनुभएको यसै पत्रमार्फत जानकारी गराउँदछौ ।

### तपसिल:

- १) केशवप्रसाद अधिकारी - पूर्व अध्यक्ष (क्याम्पस संचालक समिति अध्यक्ष)
- २) गोपालबहादुर थापा - मानार्थ सदस्य (क्याम्पस संचालक समिति उपाध्यक्ष)
- ३) टिकाप्रसाद कट्टेल - मानार्थ सदस्य (क्याम्पस संचालक समिति सदस्य)
- ४) शिवप्रसाद ढकाल - पूर्व अध्यक्ष (क्याम्पस संचालक समिति पदेन सदस्य)
- ५) देवेन्द्र कुमार मास्के - मानार्थ सदस्य (क्याम्पस संचालक समिति पूर्व अध्यक्ष)
- ६) प्रमिला गुरागाई - पूर्व प्रथम महिला (क्याम्पस कर्मचारी)
- ७) गणेशप्रसाद भट्टराई - अध्यक्ष (क्याम्पस प्राध्यापक)
- ८) रमेश खतिवडा - उपाध्यक्ष (क्याम्पस प्राध्यापक)
- ९) लोकप्रकाश भट्टराई - सदस्य वृद्धि संयोजक (कर्मचारी)
- १०) एलिस ओझा - खेलकुद संयोजक (विद्यार्थी)
- ११) बालकृष्ण खड्का - सदस्य (प्राध्यापक)
- १२) प्रदिप पोखरेल - सदस्य (कर्मचारी)
- १३) पुष्पराज घिमिरे - सदस्य (कर्मचारी)
- १४) रञ्जु अधिकारी - सदस्य (विद्यार्थी)
- १५) जीवन बस्नेत - सदस्य (विद्यार्थी)

२/१२/२०२०  
जेसी गणेशप्रसाद भट्टराई  
अध्यक्ष  
वर्ष २०२०



"WORLD WIDE FEDERATION OF YOUNG LEADERS AND ACTIVE CITIZENS"

Email : indrapurjaycees2002@gmail.com. dakshatabhattarai@gmail.com